

राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन



नेपाल सरकार

राष्ट्रिय योजना आयोग
सिंहदरबार, काठमाडौं
साउन, २०७५

राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन



नेपाल सरकार

राष्ट्रिय योजना आयोग
सिंहदरबार, काठमाडौं
साउन, २०७५

प्रकाशक : राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौं
सर्वीषिकार : राष्ट्रिय योजना आयोग, सिंहदरबार, काठमाडौं
मुद्रण संख्या : ३००० (तीन हजार) प्रति
मुद्रण सहयोग : दिगो विकास लक्ष्य सहजीकरण आयोजना/यु.एन.डि.पी. नेपाल
मुद्रक : मास्टरप्रिस विथ इम्याजिनेशन (९८५१०३१२५९)



काठमाडौं, नेपाल

प्रधानमन्त्री

मन्त्रव्य

नेपालले अंगीकार गरेको “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालीन लक्ष्य हासिल गर्न विकासका योजना, नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष सबल हुन जस्री छ। छोटो समयावधिमा विकासका लक्ष्यहरू हासिल गर्न तथ्यमा आधारित नीति, योजना र कार्यक्रम तय गर्नु जस्री भइसकेको छ। योजनाको प्रभावकारी कार्यान्वयन र तथ्यमा आधारित नीति निर्माणको लागि अनुगमन तथा मूल्याङ्कनले महत्वपूर्ण भूमिका खेल्दछ। मुलुकको वर्तमान संघीय संरचनाअनुरूप विभिन्न तहमा हुने अनुगमन तथा मूल्याङ्कन पञ्चतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि रहेको छ। दिगो विकास लक्ष्यले तोकेका परिणाम प्राप्त गर्नको लागि समेत अनुगमन तथा मूल्याङ्कन प्रणालीमा थप सुधार र परिमार्जन गर्न यस दिग्दर्शनले सधाउ पुऱ्याउने छ।

प्रस्तुत सन्दर्भमा तयार भएको राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन, २०७५ ले संघीय सरकार लगायतका निकायलाई अनुगमन तथा मूल्याङ्कन कार्यमा ठोस मार्गदर्शन प्रदान गर्ने तथा दिगो विकास लक्ष्यको प्रतिवेदनको लागि आधार तयार गर्नेछ। साथै, यस दिग्दर्शनले संघीय तहको अनुगमन एवम् मूल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाई विकास कार्यक्रम/आयोजनाहरूको अनुगमनको पनि अनुगमन गर्न महत्वपूर्ण योगदान पुऱ्याउने छ।

यस दिग्दर्शनको कार्यान्वयन पक्षको प्रभावकारी अनुगमन राष्ट्रिय योजना आयोगले गर्ने नै छ। साथै, यस दिग्दर्शन तयार गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु।

साउन, २०७५

(के. पी. शर्मा ओली)

प्रधानमन्त्री

तथा

अध्यक्ष, राष्ट्रिय योजना आयोग



नेपाल सरकार

राष्ट्रिय योजना आयोग

सिंहदरबार, काठमाडौं, नेपाल

प्रा.डा. पुष्पराज कङ्गेल

उपाध्यक्ष

पत्र संख्या:-

दुई शब्द

नेपालमा योजनाबद्ध विकास प्रणालीको थालीनीसँगै विकास योजना, नीति, तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन पद्धतिको विकास भएको हो । त्यसबेलादेखि नै अनुगमन तथा मूल्याङ्कनलाई वैज्ञानिक, व्यावहारिक तथा उपयोगी बनाउनेतरफ प्रयासहरू भइरहेका छन् । योजनाको प्रभावकारी कार्यान्वयन र तथ्यमा आधारित नीति निर्माणको लागि अनुगमन तथा मूल्याङ्कनको भूमिका महत्वपूर्ण रहेको छ । यसै सन्दर्भमा वि.सं. २०७० मा राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन तयार गरिएको थियो । मुलुक संघीय संरचनामा रूपान्तरण भैसकेको सन्दर्भमा अनुगमन तथा मूल्याङ्कन सरकारको भूमिकालाई स्पष्ट बनाउन तथा दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गर्न समेत अनुगमन तथा मूल्याङ्कन प्रणाली थप प्रभावकारी र सशक्त हुन जस्ती भएकोले राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन, २०७५ ल्याइएको छ ।

दिग्दर्शनले अनुगमन तथा मूल्याङ्कनको सैद्धान्तिक पक्षका अतिरिक्त नेपालमा अनुगमन तथा मूल्याङ्कन कार्यमा हाल प्रयोग भइरहेका विधि तथा संस्थागत व्यवस्थाबारे जानकारी प्रदान गर्नेछ । यस दिग्दर्शनको प्रयोगबाट अनुगमन तथा मूल्याङ्कन कार्यमा एकरूपता आउनेछ र प्रदेश तथा स्थानीय तहको अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गर्न आधार प्रदान गर्नेछ । विश्वव्यापी र राष्ट्रिय विकासको कार्यसूचीमा समेत रहेको दिगो विकास लक्ष्यको प्रभावकारी अनुगमन तथा मूल्याङ्कनलाई पनि यसले संस्थागत गर्नेछ । साथै, दिग्दर्शनले विकास प्रयासको प्रतिफल, असर तथा प्रभावबारे अध्ययन र विश्लेषण गर्न आधार प्रदान गर्ने र योजना प्रक्रियालाई प्रभावकारी र परिणाममुखी बनाउन ठोस योगदान पुऱ्याउने विश्वास लिएको छु ।

यस दिग्दर्शन तर्जुमा गर्ने कार्यमा राय, सुझाव र प्रतिक्रिया प्रदान गरेर सहयोग गर्नु हुने विभिन्न मन्त्रालय, विभाग तथा केन्द्रीय निकाय, विकासका साफेदार लगायत सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्दछु । दिग्दर्शनलाई यस रूपमा ल्याइपुऱ्याउन सहयोग पुऱ्याउनु हुने राष्ट्रिय योजना आयोगका सदस्य-सचिव श्री लक्ष्मण अर्याल लगायत आयोगका सम्पूर्ण कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ । अनुगमन तथा मूल्याङ्कनसम्बन्धी नवीनतम विषयवस्तुलाई समेत समावेश गरी दिग्दर्शन तयार गर्न महत्वपूर्ण योगदान पुऱ्याउनु हुने राष्ट्रिय योजना आयोग, अनुसन्धान तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. तीर्थराज ढकाललाई विशेष धन्यवाद दिन चाहन्छु ।

साउन, २०७५

(प्रा.डा. पुष्पराज कङ्गेल)
उपाध्यक्ष

विषय सूची

परिच्छेद एक - अनुगमन तथा मूल्याङ्कन व्यवस्थाको परिचय	१
१.१ पृष्ठभूमि.....	१
१.२ अनुगमन तथा मूल्याङ्कनको अवधारणा	२
१.३ नेपालमा अनुगमन तथा मूल्याङ्कन.....	६
१.४ तहगत अनुगमन तथा मूल्याङ्कन.....	७
परिच्छेद दुई - अनुगमन तथा मूल्याङ्कनको संस्थागत संरचना	८
२.१ पृष्ठभूमि	८
२.२ राष्ट्रिय विकास समस्या समाधान समिति.....	८
२.३ राष्ट्रिय विकास समस्या समाधान उपसमिति	१०
२.४ मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति	११
२.५ मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमिति	१३
२.६ केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति	१४
२.७ अनुगमन तथा मूल्याङ्कन महाशाखा तथा शाखाहरू	१५
परिच्छेद तीन - अनुगमन तथा मूल्याङ्कनको विधिहरू	१६
३.१ पृष्ठभूमि.....	१६
३.२ अनुगमन तथा मूल्याङ्कनका विषयवस्तु	१६
३.३ नतिजामूलक अनुगमन तथा मूल्याङ्कनका आधारहरू	१७
३.४ सामाजिक उत्तराधित्व तथा जवाफदेहिता प्रवर्द्धन गर्ने व्यवस्था	२१
३.५ प्रगति प्रतिवेदनसम्बन्धी व्यवस्था.....	२३
परिच्छेद चार - मूल्याङ्कनसम्बन्धी व्यवस्था	३२
४.१ पृष्ठभूमि	३२
४.२ विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको मूल्याङ्कन	३२
४.३ मूल्याङ्कनको समय र किसिम.....	३२
४.४ नीति तथा योजनाको मूल्याङ्कन	३३
४.५ मूल्याङ्कनको नर्मस तथा मापदण्डको निर्धारण.....	३३
४.६ मूल्याङ्कनका विधिहरू.....	३३
४.७ मूल्याङ्कनका लागि सूचना संकलन गर्ने विधिहरू	३६

परिच्छेद पाँच - सूचक तथा सूचनाका स्रोतहरू	४१
५.१ पृष्ठभूमि	४१
५.२ दिगो विकास लक्ष्यका सूचकहरू	४१
५.३ विभिन्न तहका सूचकहरू	४५
परिच्छेद छ - प्रतिवेदनको विश्लेषण, संचार तथा प्रयोग	५१
६.१ अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन विश्लेषण र प्रयोग	५१
६.२ अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको सञ्चार तथा सार्वजनिकीकरण	५२
६.३ अनुगमन तथा मूल्याङ्कन कार्यान्वयन कार्ययोजना	५२
६.४ अनुगमन तथा मूल्याङ्कनमा पृष्ठपोषण	५३
६.५ अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त तथ्य तथा सूचनाको प्रयोग	५४
परिच्छेद सात - विविध	५५
७.१ अनुगमनसम्बन्धी फाराम र प्रतिवेदनमा एकरूपता कायम गर्ने	५५
७.२ अनुगमन योजना कार्यान्वयनका लागि बजेटको व्यवस्था गर्नुपर्ने	५५
७.३ जनशक्तिको विकासको व्यवस्था गर्नुपर्ने	५५
७.४ अनुगमन तथा मूल्याङ्कनसम्बन्धी सूचना प्रविधिक र उपयुक्त विधिको प्रयोग गर्ने	५५
७.५ खारेजी एवम् वचाउ	५५
अनुसूची - १: वार्षिक विकास कार्यक्रम	५६
अनुसूची - २: चौमासिक/वार्षिक प्रगति प्रतिवेदन	६६
अनुसूची - ३: समष्टिगत प्रगति प्रतिवेदन	७४
अनुसूची - ४: आयोजना प्रस्ताव फाराम	७७
अनुसूची - ५: विकास आयोजना/कार्यक्रम निरीक्षण फाराम	८८
अनुसूची - ६: पहिलो प्राथमिकताप्राप्त आयोजनाहरूको प्रगति स्थिति भर्ने फाराम	९३
अनुसूची - ७: दिगो विकास लक्ष्य, परिसूचक र सूचकहरू	९६
अनुसूची - ८: आयोजना कार्यसम्पादन सूचना प्रणालीसम्बन्धी आधारभूत जानकारी	१६८

तालिकाहरूको सूची

तालिका - १	अनुगमन तथा मूल्याङ्कनबीच फरक
तालिका - २	कार्यक्रम/आयोजनाका विभिन्न चरणमा गरिने अनुगमन तथा मूल्याङ्कनको उद्देश्य
तालिका - ३	राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्ने समय तालिका
तालिका - ४	मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बस्ने समय तालिका
तालिका - ५	सोंच तालिका (Logical Framework)
तालिका - ६	सहभागितामूलक ग्रामीण विश्लेषण विधिहरू
तालिका - ७	अनुगमनसम्बन्धी फारामहरू
तालिका - ८	मिश्रित विधिको नमूना ढाँचा
तालिका - ९	मूल्याङ्कन प्रतिवेदनमा समेटिने विषयवस्तुहरू
तालिका - १०	विकास लक्ष्यका सूचकहरू
तालिका - ११	सूचकका तह र स्रोत
तालिका - १२	असर र प्रभाव तहका सूचकहरूको तालिका
तालिका - १३	गणना तथा सर्वेक्षण
तालिका - १४	मूल्याङ्कनका सुभावहरूको कार्यान्वयन कार्ययोजना ढाँचा

परिच्छेद - एक

अनुगमन तथा मूल्याङ्कन व्यवस्थाको परिचय

१.१ पृष्ठभूमि

विकास योजना, नीति, कार्यक्रम तथा आयोजनाको प्रभावकारी कार्यान्वयनमा अनुगमन तथा मूल्याङ्कनको महत्वपूर्ण भूमिका रहन्छ । विकासमा गरिएको लगानीको प्रतिफल मापन गर्ने र सेवाग्राहीको जीवनस्तरमा त्यसले पारेको असर तथा प्रभाव आंकलन गरी उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गर्न यसको थप महत्व रहन्छ । विगतका अनुभवबाट पाठ सिक्कै भावी नीति तथा कार्यक्रमलाई तथ्यपरक र नतिजामुखी बनाउन यस्तो व्यवस्था प्रभावकारी हुनुपर्दछ । नतिजामुखी अनुगमन तथा मूल्याङ्कनलाई संस्थागत गर्ने क्रममा नेपाल सरकारले राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन, २०७० जारी गरी कार्यान्वयनमा ल्याएको थियो ।

नयाँ संविधान जारी भएपछि संघ, प्रदेश तथा स्थानीय तहमा भएको पुनःसंरचना र सन् २०३० सम्ममा हासिल गर्नेगरी कार्यान्वयनमा आएको दिगो विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कनलाई समेत समेद्दे गरी यो दिग्दर्शनको विकास गरिएको छ । यसले अनुगमन तथा मूल्याङ्कनका अवधारणा, अपनाउनुपर्ने विधि तथा प्रक्रिया, सूचक तथा सूचनाका स्रोतहरू, संस्थागत व्यवस्था र प्रतिवेदन प्रणाली एवम् सूचनाको प्रयोगसम्बन्धी विषयलाई समेटेको छ । यसको निर्णाणलाई सहभागितामूलक बनाउन गरिएको सो प्रक्रियामा विभिन्न मन्त्रालय, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी पेशाविद संगठन तथा विकासका साझेदारहरू समेतको सुभाव लिइएको छ ।

मुलुकको विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्न, प्रतिफल तथा प्रभावको विश्वसनीय र प्रभावकारी अनुगमन प्रणालीको विकास गरी तिनलाई नेपाल सरकारका विभिन्न निकायहरूमा लागू गरी संस्थागत गर्न, मूल्याङ्कनका लागि आवश्यक मापदण्ड र प्रक्रिया निर्धारण गरी विषय क्षेत्रगत नीतिहरू र प्राथमिकताप्राप्त कार्यक्रम तथा आयोजनाहरूको प्रभाव मूल्याङ्कन गर्न, गराउन र सोको आधारमा सबै तहको नीति तथा कार्यान्वयनमा सुधार गर्नुका साथै अनुभवको आदान प्रदान गरी विशेषज्ञताको विकास समेत गर्ने उद्देश्य लिई राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसंचालन) आदेश, २०७४ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी यो दिग्दर्शन तयार पारिएको छ ।

यस दिग्दर्शनले अनुगमन तथा मूल्याङ्कनलाई व्यवस्थित, सरल, नतिजामूलक, विश्वसनीय र प्रभावकारी बनाई नीति निर्णय प्रक्रियालाई तथ्यपरक (Evidence-based) बनाउनुका साथै पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरी सुशासन प्रवर्द्धन गर्ने सहयोग गर्ने मूल उद्देश्य लिएको छ । अन्य उद्देश्यहरूमा (क) सञ्चालनमा रहेका कार्यक्रमहरूको लगानी, क्रियाकलाप, प्रक्रिया, प्रतिफल (Output), असर (Outcome) र प्रभाव (Impact) को व्यवस्थित र नतिजामुखी ढंगले अनुगमन तथा मूल्याङ्कन गर्नु, (ख) दिगो विकासका लक्ष्य लगायतका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको कार्यान्वयन, प्रगति मापन र मूल्याङ्कनका लागि सूचक तथा खण्डकृत सूचनाका

झोतहरू विकास गरी त्यसको नियमित अनुगमन तथा मूल्याङ्कन गर्नु र (ग) संघ, प्रदेश र स्थानीय तहमा संचालित विकास कार्यक्रमहरूको समग्र नतिजाको समन्वयात्मक एवम् व्यवस्थित अनुगमन तथा मूल्याङ्कन गर्नु रहेका छन् ।

१.२ अनुगमन तथा मूल्याङ्कनको अवधारणा

१.२.१ अनुगमन

“अनुगमन” भन्नाले नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा लगानी तथा साधनको प्रवाह उचित ढंगले भए, नभएको वा अपेक्षित नतिजा हासिल भए, नभएको सम्बन्धमा कार्यान्वयन गर्ने निकाय वा कानूनबमोजिम अछितयारप्राप्त निकायले तोकेको व्यक्ति वा संस्थाबाट निरन्तर वा आवधिक रूपमा गरिने निगरानी, सूचना संकलन, विश्लेषण तथा सुधारात्मक कार्यलाई बुझिन्छ ।

अनुगमनका देहायका विषयमा सूचना संकलन तथा विश्लेषण गरिन्छ - (क) आयोजनाको दस्तावेज तथा स्वीकृत वार्षिक कार्यक्रम वा समयतालिकाबमोजिम झोत साधनको प्राप्ति तथा प्रयोग र क्रियाकलापहरू कार्यान्वयन भएको छ/ छैन ? कार्यान्वयन क्षमता के-कस्तो छ ?, (ख) कार्यान्वयनमा के-कस्ता समस्या र बाधा व्यवधानहरू देखिएका छन् र तिनको समाधानका निमित्त के-कस्ता उपायहरू अवलम्बन गर्नुपर्छ ? र (ग) अपेक्षित प्रतिफलहरू समयमै र लागत- प्रभावकारी रूपमा हासिल भएका छन्/ छैनन् ?

१.२.२ मूल्याङ्कन

“मूल्याङ्कन” भन्नाले कार्यान्वयन चरणमा रहेका वा सम्पन्न भएका नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता, दिगोपना तथा प्रभावहरूका सम्बन्धमा लैज़िकता तथा समताका दृष्टिले समेत आन्तरिक वा बाह्य मूल्याङ्कनकर्ताबाट उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले गरिएको कार्यलाई जनाउँछ ।

योजना, नीति, कार्यक्रम तथा आयोजना कार्यान्वयनका क्रममा भएका सबल तथा दुर्बल पक्षहरूबाट पाठ सिकी भावी योजना, नीति, कार्यक्रम तथा आयोजनाहरू तर्जुमा तथा कार्यान्वयनमा आवश्यक सुधार गर्नु तथा सम्बन्धित निकाय/पदाधिकारीलाई त्यस्ता योजना, नीति, कार्यक्रम/आयोजनाहरूको कार्यान्वयन र नतिजाप्रति जवाफदेही बनाउनु मूल्याङ्कनको उद्देश्य हो ।

१.२.३ नतिजामूलक अनुगमन तथा मूल्याङ्कन

योजना, नीति, कार्यक्रम तथा आयोजनाको कार्यान्वयनबाट अपेक्षित नतिजा के-कति हासिल भएको छ भनी तुलना गर्नका लागि निरन्तर रूपमा सूचनाको संकलन र विश्लेषण गर्ने प्रक्रिया नतिजामूलक अनुगमन हो । साथै, यसले आयोजनाको नतिजा खाकामा निर्धारित उद्देश्य र लक्ष्यअनुरूप नतिजा प्राप्त हुनेगरी लगानी भए, नभएको र प्रतिफल हासिल भए, नभएको लेखाजोखा गर्दछ । योजना, नीति, कार्यक्रम तथा आयोजनाको कार्यान्वयनबाट हासिल भएको उपलब्धलाई अपेक्षित नतिजासँग तुलना गरी तिनको सान्दर्भिकता, दक्षता, प्रभावकारिता, प्रभाव र दिगोपनाको लेखाजोखा गर्ने कार्य नतिजामूलक मूल्याङ्कन हो ।

नतिजामूलक अनुगमनलाई प्रभावकारी गराउन नतिजामूलक व्यवस्थापनलाई संस्थागत गरिनुपर्दछ । यस्तो व्यवस्थापनले प्रतिफल र असरलाई लगानी र क्रियाकलापसँग आबद्ध गरी लगानीको प्रभावकारिता अभिवृद्धि गर्न जोड दिन्छ । यसले विकास नतिजालाई केन्द्रबिन्दुमा राखी रणनीतिक योजना, जोखिम व्यवस्थापन तथा उपलब्धिको मापन गर्दछ र व्यवस्थापकीय निर्णय प्रक्रियालाई वस्तुगत र सबल बनाउन सहयोग पुऱ्याउँछ ।

यसअन्तर्गत विकास प्रक्रियाका सबै चरणमा नतिजा सुनिश्चित गर्ने, कार्यक्रम तर्जुमा र अनुगमन तथा मूल्याङ्कनलाई नतिजासँग आबद्ध गर्ने, नतिजा मापनका लागि सरल सूचकहरू एवम् फारामको प्रयोग गर्ने, लगानी तथा क्रियाकलापलाई नतिजासँग आबद्ध गर्ने र हासिल भएका नतिजाबाट शिक्षा लिई निर्णय गर्ने विषय पर्दछन् ।

परम्परागत संगठनमा परिवर्तन गर्नुपरेमा नतिजा शृङ्खलाको विकास, व्यवस्थापकीय क्षमता, संगठनको उद्देश्यसँग सबै कार्यहरूको अन्तरसम्बन्ध स्थापना र जनशक्तिलाई उत्प्रेरित गर्नेगरी व्यावसायिक योजनाको विकास तथा कार्यान्वयन एवम् सोको मूल्याङ्कन गर्ने विषय समेट्नु पर्दछ ।

१.२.४ प्रभाव मूल्याङ्कन

प्रभाव मूल्याङ्कनमा कार्यक्रम वा आयोजनाको कार्यान्वयनबाट प्रत्यक्ष वा परोक्ष रूपमा हासिल भएका परिवर्तनहरूको लेखाजोखा गरिन्छ । यसअन्तर्गत कुनै खास कार्यक्रमले ल्याएको वास्तविक नतिजा (Actual Results) र सो कार्यक्रम कार्यान्वयनमा नआएको भए पनि स्वाभाविक रूपले आउनसक्ने अनुमानित परिवर्तन (Counterfactuals) बीच फरक निकाली विश्लेषण गरिन्छ । यी दुईबीचको फरक नै प्रभाव मानिने भएकाले यस्तो मूल्याङ्कनले विभिन्न विधिहरू प्रयोग गरी त्यस्तो प्रभाव आउनु वा नआउनुका कारणहरूको विश्लेषण गरिन्छ ।

प्रभाव मूल्याङ्कनले तथ्यमा आधारित नीति निर्माणलाई टेवा पुऱ्याउँछ । यसले कुन योजना, नीति, कार्यक्रम वा आयोजनाले कहाँ, किन र कसरी काम गर्दछ वा गर्दैन भन्ने प्रश्नहरूको उत्तर खोजदछ । यसबाट नीति निर्माता, योजनाकार तथा कार्यान्वयनकर्ताहरूलाई उत्तरदायी बनाउनुको साथै भावी योजना, नीति, कार्यक्रम र आयोजनाहरूको तर्जुमा र कार्यान्वयनका लागि महत्वपूर्ण पृष्ठपोषण प्राप्त गरिन्छ ।

१.२.५ अनुगमन तथा मूल्याङ्कनबीच भिन्नता

अनुगमन तथा मूल्याङ्कन एक अकासिंग अन्योन्याश्रित छन् । व्यवस्थापकीय पद्धति तथा औजारका रूपमा रहने अनुगमन तथा मूल्याङ्कनले योजना, नीति, कार्यक्रम तथा आयोजनाको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुऱ्याउँछ । तर अनुगमन तथा मूल्याङ्कनका आफैनै विशेषता हुने भएकाले यिनीहरूबीचको फरक निम्नानुसार छुङ्ग्याउन सकिन्छ:

अनुगमन तथा मूल्यांकनबीच फरक


अनुगमन	मूल्यांकन
● कार्यान्वयन अवधिभर निरन्तर गरिने योजनाको एक प्रक्रिया हो, जसलाई आयोजनाको एउटा आन्तरिक कार्यको रूपमा पनि लिइन्छ ।	■ विभिन्न चरणमा गरिने योजना प्रक्रिया हो जस्तैः पूर्वमूल्यांकन (Ex-ante), चालू मूल्यांकन (On-going), अन्तिम वा सम्पन्न मूल्यांकन (Terminal) र कार्यक्रम पछिको मूल्यांकन (Ex-post) वा प्रभाव मूल्यांकन (Impact) ।
● निर्माण चरण र सञ्चालन चरणको अवस्थामा मात्र गरिन्छ ।	■ छनौट चरणदेखि सञ्चालन चरणपछिका अवस्थामा पनि गरिन्छ ।
● निर्माण चरण र सञ्चालन चरणका अवस्थामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्ने संस्थागत प्रक्रिया हो ।	■ निर्माण चरण र सञ्चालन चरणमा आवश्यक सुधार गर्ने तथा कार्यान्वयनका ऋममा भएका कमी कमजोरीबाट पाठ सिक्की भविष्यमा त्यस्तै योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूमा सुधार गर्ने साधन हो ।
● लगानी, प्रक्रिया र प्रतिफलसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ ।	■ पूर्वनिर्धारित लक्ष्य र उपलब्धिको स्थिति तथा सरोकारवालामा परेको असर र प्रभावको अध्ययनसँग सम्बन्धित छ ।
● विकास व्यवस्थापन प्रणालीको एउटा अङ्ग पनि हो ।	■ कार्यान्वयन गरिएका योजना, नीति, कार्यक्रम तथा आयोजनाबाट पाठ सिक्ने कार्यमुखी विकास व्यवस्थापकीय औजार हो ।
● सामान्यतः कार्यान्वयन गर्ने निकायबाट गरिन्छ ।	■ सामान्यतः कार्यान्वयन गर्ने निकायभन्दा बाहिरका स्वतन्त्र व्यक्ति तथा संस्थाहरूबाट गराइन्छ ।

१.२.६ कार्यक्रम/आयोजनामा अनुगमन तथा मूल्यांकन

कुनै पनि कार्यक्रम/आयोजनाको पहिचानको चरणदेखि कार्यान्वयन सम्पन्न भई सञ्चालन अवधिमा समेत अनुगमन तथा मूल्यांकन कार्य गरिरहनुपर्छ । यसरी विभिन्न चरणमा गरिने अनुगमन तथा मूल्यांकनबाट प्राप्त भएका नतिजा, सुभाव तथा सल्लाहलाई पृष्ठपोषणको रूपमा लिई आवश्यकताअनुरूप सुधार गर्दै जानुपर्छ । कार्यक्रम/आयोजनाका विभिन्न समयावधिमा गरिने अनुगमन तथा मूल्यांकन, तिनका प्रकार र फाइदाका प्रवाहहरू चित्र १ मा देखाइएको छ ।

चित्र - १

कार्यक्रम/आयोजनाको विभिन्न सम्यावधिमा अनुगमन तथा मूल्याङ्कन



चित्र १ मा देखाइए अनुसार विभिन्न चरणमा गरिने अनुगमन तथा मूल्याङ्कनका उद्देश्यलाई निम्नानुसार तालिका २ मा प्रस्तुत गरिएको छ ।

तालिका - २

कार्यक्रम/आयोजनाका विभिन्न चरणमा गरिने अनुगमन तथा मूल्याङ्कनको उद्देश्य

अनुगमन तथा मूल्याङ्कनका प्रकार	उद्देश्य
१. निरन्तर अनुगमन	<ul style="list-style-type: none"> कार्यक्रम/आयोजना कार्यान्वयन चरणमा लगानी, क्रियाकलाप, प्रक्रिया र प्रतिफल सूचकहरूको आधारमा कार्यसम्पादन भए नभएको निर्धारण गर्न ।
२. दिगोपना अनुगमन	<ul style="list-style-type: none"> कार्यक्रम/आयोजनाको कार्यान्वयन चरण सम्पन्न भएपछि उक्त कार्यक्रम/आयोजनाको निर्धारित आयुसम्म निरन्तर सञ्चालनको लागि आवश्यक पर्ने स्रोतसाधन तथा मर्मत-सम्भार निश्चित गर्न ।
३. पूर्वमूल्याङ्कन (Ex-ante)	<ul style="list-style-type: none"> कार्यक्रम/आयोजनाको आवश्यकता तथा सुनिश्चितता निर्धारण गर्न, कार्यक्रम/आयोजनाको पूर्ण विवरण स्पष्ट गर्न र सूचकहरू निर्धारण गर्न ।
४. चालू मूल्याङ्कन (On-going)	<ul style="list-style-type: none"> कार्यक्रम/आयोजनाको प्रगतिको समीक्षा गर्न, पूर्वनिर्धारित कार्ययोजनामा परिमार्जन गर्न वा सञ्चालन ढाँचामा आवश्यक परिवर्तन गर्न ।

५. अन्तिम मूल्यांकन (Terminal)	<ul style="list-style-type: none"> ■ कार्यक्रम/आयोजनाको कार्यक्षमता, प्रभावकारिता र दिगोपनालाई ध्यानमा राखेर समीक्षा गर्ने।
६. प्रभाव मूल्यांकन (Ex-post)	<ul style="list-style-type: none"> ■ कार्यक्रम/आयोजनाको प्रभाव र दिगोपनालाई ध्यानमा राखेर समीक्षा गर्ने, ■ भविष्यमा कार्यक्रम/आयोजनाको तर्जुमा र कार्यान्वयन गर्दा सुधार गर्नका लागि सिकाइ र सुझावहरू प्राप्त गर्ने।
७. निरन्तर पृष्ठपोषण	<ul style="list-style-type: none"> ■ विभिन्न चरणमा गरिने अनुगमन र मूल्यांकनबाट प्राप्त पृष्ठपोषणलाई उचित समयमा सम्बोधन गर्नुपर्छ।

१.३ नेपालमा अनुगमन तथा मूल्यांकन

१.३.१ नेपालमा अनुगमन तथा मूल्यांकनको विकासक्रम

नेपालमा विकास कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्थित परिपाटी आ.व. २०३२/०३३ देखि भार प्रणालीको विकास गरी प्रारम्भ भएको पाइन्छ। यसकै निरन्तरतास्वरूप सातौं योजना (२०४२-०४७) मा विषय क्षेत्रगत कार्यसम्पादन सूचकहरूको निर्धारण र आठौं योजना (२०४९-०५४) मा नयाँ अनुगमन तथा मूल्यांकन प्रणालीको नामबाट केही संस्थागत व्यवस्था गरियो। मन्त्रिपरिषद्को २०४९/४/८ को निर्णयानुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समिति (National Development Action Committee-NDAC) र मन्त्रालयहरूमा मन्त्रीको अध्यक्षतामा मन्त्रालयस्तर विकास समस्या समाधान समिति (Ministerial Development Action Committee - MDAC) जस्ता संस्थागत व्यवस्था गरिए जुन हालसम्म पनि रहेका छन्।

दशौं योजना (२०५९-०६४) पछि अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाउने प्रयास प्रारम्भ भयो। यस योजनामा पहिलो पटक नीति तथा नतिजा तालिकाको विकास गर्नुका साथै गरीबी अनुगमन तथा विश्लेषण व्यवस्था (Poverty Monitoring and Analysis System - PMAS) को विकास गरियो। त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्रबाट निर्माणसम्बन्धी आयोजनाहरूको प्राविधिक परीक्षण (Technical Audit), महालेखा नियन्त्रक कार्यालयबाट सार्वजनिक खर्च अनुगमन (Public Expenditure Tracking System - PETS) गर्न थालियो। यसलाई थप नतिजामूलक बनाई संस्थागत गर्ने क्रममा राष्ट्रिय अनुगमन तथा मूल्यांकन दिदर्शन जारी गरी मूल्यांकन, सहभागितामूलक अनुगमन र सामाजिक जवाफदेहिता प्रबर्द्धन गर्ने किसिमबाट अनुगमन तथा मूल्यांकनलाई नयाँ आयाम दिने प्रयास भएको छ।

१.३.२ अनुगमन तथा मूल्याङ्कनमा संलग्न निकाय र कार्यक्षेत्र

विकास कार्यक्रमको केन्द्रदेखि आयोजना तहसम्म अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था छ। महालेखा परीक्षकको कार्यालयबाट सरकारी निकायले उपलब्ध बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा र केही आयोजनाको कार्यमूलक लेखापरीक्षण गरिने गरिन्छ।

सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ अनुरूप नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा रहने केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिबाट सेवा प्रवाह तथा विकास कार्यक्रम प्रभावकारी र स्तरीय भएको, नभएको विषयमा अनुगमन हुन्छ।

आवधिक योजना, दिगो विकास लक्ष्य जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन र महत्वपूर्ण विषय क्षेत्रगत नीति, कार्यक्रम तथा आयोजनाको नियन्त्रण अनुगमन तथा मूल्याङ्कन राष्ट्रिय योजना आयोगले र बजेट वक्तव्यका नीतिहरू र वैदेशिक सहयोगमा सञ्चालित आयोजनाको बजेटको कार्यान्वयन स्थितिको अनुगमन अर्थ मन्त्रालयले गर्दछ।

पूर्वाधार निर्माणसम्बन्धी आयोजनाले गरेको लागत अनुमान, डिजाइन, प्रविधि तथा सामग्रीको प्रयोग, निर्माणको गुणस्तर आदि विषयको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रबाट हुन्छ। बिनियोजित बजेटको खर्चको अनुगमन महालेखा नियन्त्रक कार्यालयबाट र आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयद्वारा हुन्छ।

विगतमा क्षेत्रीय प्रशासन कार्यालय र अन्य क्षेत्रीय कार्यालयबाट आयोजनाको लागि, प्रक्रिया र प्रतिफलको अनुगमन हुन्थ्यो भने जिल्लास्तरमा सुपरिवेक्षण एवम् अनुगमन समितिमार्फत बजेट र लक्ष्यअनुसार काम भए, नभएको सम्बन्धमा अनुगमन गर्ने व्यवस्था थियो। साथै, नियन्त्रक अनुगमनका लागि जिल्ला योजना, अनुगमन तथा विश्लेषण प्रणाली संस्थागत गरिएको भए पनि यो संयन्त्र त्वरित प्रभावकारी भने हुन सकेन।

१.४ तहगत अनुगमन तथा मूल्याङ्कन

यस अनुगमन तथा मूल्याङ्कन दिग्दर्शनमा उल्लिखित विषयहरू मूलतः संघीय सरकारका निकायहरूका लागि हो। तर यसमा प्रस्तुत सैद्धान्तिक पक्षहरूलाई सबै तहका सरकारी निकायहरूले आ-आफ्नो कार्यक्षेत्रभित्रको अनुगमन तथा मूल्याङ्कन प्रणाली बनाउँदा वा कार्यान्वयन गर्दा प्रयोगमा ल्याउन सक्नेछन्। साथै, प्रदेश वा स्थानीय तहबाट केन्द्र तथा संघीय तहमा प्रतिवेदन गर्नुपर्ने कार्यक्रम तथा आयोजनाहरूको हकमा यसै दिग्दर्शनको व्यवस्था अपनाउनुपर्दछ। राष्ट्रिय योजना आयोगले प्रदेश तथा स्थानीय तहका लागि आवश्यक पर्ने अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्देशिका तर्जुमामा सहयोग वा विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नेछ। यसैगरी, संघ, प्रदेश र स्थानीय तहका सरकारहरूमार्फत संयुक्त रूपमा संचालित विकास कार्यक्रम र आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कनमा पनि यस दिग्दर्शनअनुरूप गर्नुपर्नेछ। प्रदेश र स्थानीय तहलाई नेपाल सरकारबाट उपलब्ध गराइएको सशर्त, सम्पूरक र विशेष अनुदानबाट सञ्चालित आयोजना र कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्नुपर्नेछ।

परिच्छेद - दुई

अनुगमन तथा मूल्याङ्कनको संस्थागत संरचना

२.१ पृष्ठभूमि

विकास नीति, योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्नका लागि राष्ट्रिय विकास समस्या समाधान समिति, मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति रहनेछन्। यी समितिहरूलाई सहयोग गर्न तथा अनुगमन तथा मूल्याङ्कन कार्यहरू गर्नका लागि विभिन्न मन्त्रालय तथा निकायहरूमा अनुगमन तथा मूल्याङ्कन महाशाखा तथा शाखा रहनेछन्।

२.२ राष्ट्रिय विकास समस्या समाधान समिति

(१) विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा, समस्याको समाधान लगायत नीतिगत विषयको काम गर्नका लागि अनुगमन तथा मूल्याङ्कनसम्बन्धी सर्वोच्च संयन्त्रका रूपमा देहायका सदस्यहरू रहने गरी एक समिति रहनेछ।

(क)	प्रधानमन्त्री	अध्यक्ष
(ख)	नेपाल सरकारका मन्त्रीहरू	सदस्य
(ग)	उपाध्यक्ष, राष्ट्रिय योजना आयोग	सदस्य
(घ)	प्रदेशका मुख्य मन्त्रीहरू	सदस्य
(ड)	मुख्यसचिव	सदस्य
(च)	राष्ट्रिय योजना आयोगका सदस्यहरू	सदस्य
(छ)	राष्ट्रिय योजना आयोगको सचिव	सदस्य-सचिव

(२) समितिको बैठक प्रत्येक चौमासिकमा एक पटक बस्नेगरी एक वर्षमा कम्तीमा तीन पटक बस्नेछ।

(३) समितिको बैठकमा आवश्यकताअनुसार सम्बन्धित पदाधिकारी वा विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ।

(४) समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने विषयबस्तुउपर सम्बन्धित मन्त्रालय तथा निकायका सचिव तथा प्रतिनिधिहरू संलग्न गराई विस्तृत समीक्षा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उपसमिति रहनेछ।

(५) यस समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

- क) नेपाल सरकारका मन्त्रालयहरूअन्तर्गत सञ्चालित कार्यक्रम वा आयोजना कार्यान्वयन प्रगतिको समीक्षा गर्ने,
- ख) मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुन नसकेका समस्याको

समाधानका लागि उपयुक्त निर्णय लिने,

- ग) कार्यक्रम वा आयोजनाको कार्यान्वयन तहमा भएका अन्तर-मन्त्रालयगत, नीतिगत एवम् कानूनी विषयमा देखिएका समस्याको समाधान गर्ने,
 - घ) प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुन नसकी पेश हुन आएका वा अन्तरप्रदेश प्रकृतिका समस्याको समाधानका लागि उपयुक्त निर्णय लिने वा निर्देशन दिने,
 - ङ) कार्यक्रम वा आयोजनाको कार्यान्वयनमा देखिएका समस्याको अध्ययन तथा मूल्याङ्कन गर्ने, गराउने,
 - च) संघ, प्रदेश र स्थानीय तहमा गरिने अनुगमन तथा मूल्याङ्कन कार्यको समन्वय गर्ने र सोसम्बन्धी आवश्यक निर्देशन दिने र
 - छ) तोकिएबमोजिमका अन्य कार्यहरू गर्ने ।
- (६) उपर्युक्त कार्यका लागि राविससको बैठकको समयतालिका तालिका ३ मा दिइएको छ ।

तालिका - ३

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्ते समयतालिका

समयतालिका	छलफलका विषय
मंसीरको अन्तिम हप्ता	पहिलो चौमासिक अवधिको प्रगति स्थिति
चैत्रको अन्तिम हप्ता	दोस्रो चौमासिक अवधिको प्रगति स्थिति
साउनको अन्तिम हप्ता	तेस्रो चौमासिक तथा वार्षिक अवधिको प्रगति स्थिति

उक्त समयबाहेक राविससको बैठक आवश्यकतानुसार जुनसुकै बेला बस्न सक्नेछ । यस समितिको सचिवालयको रूपमा राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले कार्य गर्नेछ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आयोजना गर्दा गर्नुपर्ने कार्यहरू :

१. विषयगत मन्त्रालय तथा निकायहरूबाट प्राप्त समष्टिगत प्रगति प्रतिवेदन फाराम (रा.यो.आ., अ.मू. फा.नं. ३) बमोजिम राष्ट्रिय योजना आयोगको सम्बन्धित महाशाखा/शाखाहरूले रा.यो.आ. अ.मू. फा.नं. ६ बमोजिम विवरण तयार पारी अनुसन्धान तथा मूल्याङ्कन महाशाखालाई उपलब्ध गराउने ।
२. अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले राविससको विगत बैठकबाट भएका निर्णयहरूको प्रगति स्थिति तयार पार्नुका साथै राविससको बैठकमा प्रस्तुत गर्नुपर्ने मन्त्रालयगत समस्याहरूको सूची तयार पार्ने ।
३. आयोगका विभिन्न महाशाखाहरूबाट फा.नं. ६ अनुसारको विवरण संकलन गरी अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले एकीकृत विवरण तयार पार्ने । साथै, उक्त महाशाखाले समस्याहरूको समाधान गर्न उपयुक्त विकल्पहरूसहितको कार्ययोजना प्रस्ताव तयार गर्ने ।

४. राविससको बैठकका निर्णयहरू कार्यान्वयनको लागि सबै मन्त्रालय/निकायमा उपलब्ध गराउने र सोको कार्यान्वयन स्थितिको अनुगमन गर्ने र समीक्षा प्रतिवेदन तयार गर्ने जिम्मेवारी अनुसन्धान तथा मूल्याङ्कन महाशाखाको हुने ।
५. एकीकृत विवरण तयार भएपछि आयोगका उपाध्यक्षबाट सम्माननीय प्रधानमन्त्रीसँग सम्पर्क गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका लागि समय लिने व्यवस्था हुनेछ । बैठकको कार्यसूची तथा बैठकमा प्रस्तुत गरिने विषयवस्तुहरू राविससका अध्यक्षले निर्देशन दिएबमोजिम हुनेछ ।

२.३ राष्ट्रिय विकास समस्या समाधान उपसमिति

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्यलाई समन्वय गरी व्यवस्थित गर्ने र आवश्यक मार्गदर्शनका लागि देहायबमोजिमको एक राष्ट्रिय विकास समस्या समाधान उपसमिति रहनेछ ।

(क)	उपाध्यक्ष, राष्ट्रिय योजना आयोग	अध्यक्ष
(ख)	आयोगका अनुगमन तथा मूल्याङ्कन क्षेत्र हेतु सदस्य	सदस्य
(ग)	सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	सदस्य
(घ)	सचिव, अर्थ मन्त्रालय	सदस्य
(ङ)	सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	सदस्य
(च)	महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय	सदस्य
(छ)	सचिव, राष्ट्रिय योजना आयोग	सदस्य
(ज)	सचिव, सम्बन्धित मन्त्रालयहरू	सदस्य
(झ)	सम्बन्धित विभागीय प्रमुख	सदस्य
(ञ)	सहसचिव, राष्ट्रिय योजना आयोग, अनुसन्धान तथा मूल्याङ्कन महाशाखा	सदस्य-सचिव

राष्ट्रिय विकास समस्या समाधान उपसमितिका कार्यहरू

१. मन्त्रालयस्तरबाट समाधान हुन नसकी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरूको बारेमा छलफल र विश्लेषण गरी समाधानका लागि उपयुक्त सुझाव तयार गर्ने ।
२. समस्याग्रस्त र विशेष रूपमा अनुगमन गर्नुपर्ने कार्यक्रम तथा आयोजनाहरूको पहिचान गरी तिनीहरूको कार्यान्वयनका लागि गति प्रदान गर्न आवश्यक निर्देशन दिने ।
३. केन्द्रीयस्तरमा अनुगमन एवम् अन्तरमन्त्रालय तथा निकाय समन्वय गरी गरीबीको अवस्थाका वारेमा गरिने सर्वेक्षण, तथ्याङ्क संकलन र विश्लेषण तथा राष्ट्रियस्तरको प्रतिवेदन तयारी सम्बन्धमा आवश्यक मार्गदर्शन दिने ।
४. प्रत्येक आ.व.मा राष्ट्रिय योजना आयोग र मन्त्रालयहरूबाट प्रभाव मूल्याङ्कन गरिने संभाव्य नीति, कार्यक्रम तथा आयोजनाहरूको सिफारिस गर्ने ।
५. अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने र निर्देशन दिने ।

उपसमितिको बैठक चार महिनामा एक पटक राविसससको बैठक बस्नुपूर्व राखिनेछ । उपसमितिको बैठकमा आवश्यकताअनुसार अन्य पदाधिकारीलाई पनि आमन्त्रण गर्न सकिनेछ ।

२.४ मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति

(१) विकास योजना, नीति, कार्यक्रम तथा आयोजनाको नियमित रूपमा अनुगमन तथा मूल्याङ्कन गर्न नेपाल सरकारका सबै मन्त्रालयमा देहायका सदस्यहरू रहनेगरी मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति गठन गरिनेछ ।

(क)	मन्त्री	अध्यक्ष
(ख)	राज्यमन्त्री	सदस्य
(ग)	सहायक मन्त्री	सदस्य
(घ)	राष्ट्रिय योजना आयोगका (सम्बन्धित विषयगत क्षेत्र हेतु) सदस्य	सदस्य
(ङ)	सचिव, सम्बन्धित मन्त्रालय	सदस्य
(च)	प्रतिनिधि, अर्थ मन्त्रालय	सदस्य
(छ)	प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	सदस्य
(ज)	प्रमुख, अनुसन्धान तथा मूल्याङ्कन महाशाखा, राष्ट्रिय योजना आयोग	सदस्य
(झ)	प्रमुख, विषय क्षेत्रगत महाशाखा, राष्ट्रिय योजना आयोग	सदस्य
(ञ)	प्रमुख, सम्बन्धित विभाग	सदस्य
(ट)	प्रमुख, सम्बन्धित मन्त्रालयका योजना महाशाखा	सदस्य
(ठ)	प्रमुख, सम्बन्धित मन्त्रालयका अनुसन्धान तथा मूल्याङ्कन महाशाखा	सदस्य-सचिव

(२) उपदफा (१) बमोजिमको समितिको बैठकमा आवश्यकताअनुसार सम्बन्धित आयोजनाका पदाधिकारी तथा अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

(३) उपदफा (१) बमोजिमको समितिलाई सहयोग गर्ने र समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने विषयबस्तुउपर छलफल गर्न सम्बद्ध मन्त्रालय तथा निकायका सचिव वा प्रमुखको अध्यक्षतामा एक उपसमिति वा कार्यदल रहनेछ ।

(४) उपदफा (१) बमोजिम समितिको बैठक बस्नुअघि उपदफा (३) बमोजिम गठन हुने उपसमिति वा कार्यदलको बैठक बस्नेछ । त्यस्तो उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार समितिले तोकेबमोजिम हुनेछ ।

(५) समितिको बैठक कम्तीमा एक वर्षमा तीन पटक बस्नेछ । यसरी बैठक बस्दा प्रत्येक चौमासिकमा एक पटक बस्नुपर्नेछ ।

(६) यस समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

(क) आफ्नो मन्त्रालय र अन्तर्गत कार्यान्वयन गरिएका नीति, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन स्थितिको समीक्षा गर्ने,

- (ख) खण्ड (क) बमोजिम समीक्षा गर्दा कार्यक्रम तथा आयोजनाको कार्यान्वयनमा देखिएका समस्याहरू छलफल गरी समाधान गर्ने,
- (ग) कुनै कार्यक्रम वा आयोजना कार्यान्वयनमा देखिएका समस्या मन्त्रालयस्तरबाट समाधान हुन नसकेका विषयमा लिनुपर्ने निर्णयका विकल्पहरू परिचान गरी सिफारिस सहित आयोगमार्फत राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउने र
- (घ) मन्त्रालय तथा सम्बन्धित विभागको मातहतमा संचालित आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन तोकिएको संयन्त्रबाट भए, नभएको निर्क्योल गरी आवश्यक निर्देशन दिने।
- (७) उपर्युक्त कार्यका ताणि मविसससको बैठकको समयतालिका तालिका ४ मा दिइएको छ ।

तालिका - ४

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बस्ने समयतालिका

समयतालिका	छलफलका विषय
साउनको तेस्रो हप्ता	गत आ.व. को लक्ष्य र प्रगतिको वार्षिक समीक्षा
मंसीरको तेस्रो हप्ता	प्रथम चौमासिकको प्रगति समीक्षा र समस्याउपर छलफल
चैतको तेस्रो हप्ता	दोस्रो चौमासिकको प्रगति समीक्षा र समस्याउपर छलफल

उक्त समयको अलावा कार्यक्रम/आयोजनाहरूमा देखा परेका समस्या समाधान गर्न आवश्यकताअनुसार जुनसुकै वेलामा पनि समितिको बैठक बस्न सक्दछ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आयोजना गर्दा गर्नुपर्ने कार्यहरू

१. हरेक मन्त्रालय/निकायअन्तर्गत सञ्चालनमा रहेका कार्यक्रम/आयोजनाहरूको चौमासिक/वार्षिक प्रगति प्रतिवेदन (रायोआ अ.मू. फा.नं. २) प्राप्त गर्ने ।
२. मन्त्रालयले सबै प्रगति प्रतिवेदनबाट रायोआ अमू. फा.नं. ३ अनुसारको फाराममा विवरणहरू प्रविष्ट गर्ने ।
३. उक्त फा.नं. ३ मविसससको बैठक हुने दिनको कम्तीमा ३ दिनअघि सबै सदस्यहरूलाई उपलब्ध गराउने ।
४. मविसससका सबै सदस्यहरूको अनिवार्य उपस्थिति गराउन पहल गर्ने ।
५. मविसससको विगत बैठकबाट भएका निर्णयहरूको प्रगति स्थिति र समीक्षा अवधिको वार्षिक/चौमासिक लक्ष्य र प्रगति स्थिति तथा कार्यान्वयनमा आएका समस्याहरूको प्रस्तुति तयार पार्ने ।
६. बैठकमा कार्यक्रम/आयोजना सञ्चालन गर्ने निकायका प्रमुखहरूको अनिवार्य उपस्थिति गराउनुपर्ने ।
७. कार्यक्रम/आयोजनाहरूले कार्यान्वयनक्रममा भोग्नुपरेका समस्याहरूको सूची तयार पार्ने ।

८. उक्त समस्याहरूलाई समाधान गर्ने विकल्पसहितको कार्ययोजना तयार पार्ने ।
९. बैठकको छलफल मुख्यतया कार्यान्वयनमा परेका समस्याहरू र भविष्यमा पर्नसक्ने वाधाहरूको निराकरणमा केन्द्रित रहने कुरालाई ध्यान पुऱ्याउने ।
१०. बैठकबाट भएका निर्णयहरू सबै सदस्यहरूलाई उपलब्ध गराउने ।
११. मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन महाशाखा/शाखाले मविससका निर्णयहरूको कार्यान्वयन स्थितिको अनुगमन तथा प्रगति तयार गर्नुपर्ने ।

२.५ मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमिति

२.५.१ मन्त्रालयअन्तर्गत सञ्चालित विकास कार्यक्रम/आयोजनाहरूको कार्यान्वयनमा देखिएका समस्याहरूको विश्लेषण र समाधानका उपायहरूको पहिचान गरी मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयहरूमा देहायबमोजिमको एक मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमिति रहनेछ ।

(क)	सचिव, सम्बन्धित मन्त्रालय	संयोजक
(ख)	सहसचिव, मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन कार्य हेने	सदस्य
(ग)	प्रमुख, सम्बन्धित विभागहरू	सदस्य
(घ)	प्रमुख, सम्बन्धित कार्यक्रम/आयोजनाहरू	सदस्य
(ङ)	प्रमुख, अनुगमन तथा मूल्याङ्कन शाखा	सदस्य-सचिव

२.५.२ उपसमितिको बैठक सामान्यतया दुई महिनामा एक पटक बस्नेछ वा आवश्यकताअनुसार थप बैठक पनि बस्न सक्नेछ ।

तर यस उपदफाबमोजिम गठन हुने उपसमितिको बैठक नबसी उपदफा २.४ बमोजिम गठित समितिको बैठक बस्ने छैन ।

२.५.३ समितिको बैठकमा आवश्यकताअनुसार अन्य पदाधिकारीलाई पनि आमन्त्रण गर्न सकिनेछ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिका कार्यहरू

मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिले देहायबमोजिमका कार्यहरू गर्नेछ :

१. आयोजना र विभाग तहबाट समाधान हुन नसकी मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरूको बारेमा छलफल र विश्लेषण गरी विभिन्न विकल्प सहित समाधानका लागि उपयुक्त सुझाव तयार गर्ने ।
२. समस्याग्रस्त र विशेष रूपमा अनुगमन गर्नुपर्ने कार्यक्रम/आयोजनाहरूको पहिचान गरी तिनीहरूको कार्यान्वयनलाई गति प्रदान गर्न आवश्यक सुझाव तयार गर्ने ।
३. अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय र व्यवस्थित गर्ने कार्य गर्ने ।

२.६ केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति

मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाउने उद्देश्यले बनेको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३८ को आधारमा बनेको सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम २६, २७, २८ र २९ ले ऋमशः केन्द्रीयस्तरमा, क्षेत्रीयस्तरमा, जिल्लास्तरमा र मन्त्रालयस्तरमा अनुगमन तथा मूल्याङ्कन समितिको व्यवस्था गरेको छ ।

नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिमा देहाय अनुसारका पदाधिकारी रहने व्यवस्था छ :

(क)	मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	-	संयोजक
(ख)	सचिव, गृह मन्त्रालय	-	सदस्य
(ग)	सचिव, अखितयार दुरूपयोग अनुसन्धान आयोग	-	सदस्य
(घ)	सचिव, अर्थ मन्त्रालय	-	सदस्य
(ङ)	सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	-	सदस्य
(च)	सचिव, राष्ट्रिय योजना आयोग	-	सदस्य
(छ)	प्रमुख, राष्ट्रिय सरकर्ता केन्द्र	-	सदस्य
(ज)	सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (विकास निर्माण तथा समन्वय)	-	सदस्य-सचिव

अनुगमन तथा मूल्याङ्कन समितिका बैठकहरूमा विभिन्न मन्त्रालय/निकायका प्रतिनिधिहरूको अनिवार्य सहभागिता रहनुपर्दछ ।

२.७. दिगो विकास लक्ष्य अनुगमन समिति:

प्रधानमन्त्रीको अध्यक्षतामा दिगो विकास लक्ष्यसम्बन्धी उच्चस्तरीय निर्देशक समिति रहेको छ । उक्त निर्देशक समितिको मार्ग निर्देशनमा दिगो विकास लक्ष्य कार्यान्वयन र आवश्यक समन्वय गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा समन्वय समिति रहेको छ । साथै दिगो विकास लक्ष्यका उपलब्ध अनुगमन तथा मूल्याङ्कन गर्नको लागि राष्ट्रिय योजना आयोगका सदस्यहरूको नेतृत्वमा विषयगत समितिहरू क्रियाशील छन् । यी विषयगत समितिहरूमा सम्बन्धित संघीय मन्त्रालय, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । उक्त विषयगत समितिहरूको कार्यक्षेत्र र दिगो विकासका लक्ष्यहरू निम्नअनुसार रहेका छन् ।

सि.नं.	विषयगत समितिहरू	सम्बन्धित मन्त्रालय	दिगो विकासका लक्ष्यहरू
१.	समन्वय	अर्थ र पराष्ट्र	साफेदारी (१७)
२.	ऊर्जा विकास तथा जलवायु परिवर्तन	ऊर्जा र जलस्रोत, वन तथा वातावरण	ऊर्जा(७), जलवायु परिवर्तन(१३), वन तथा पर्यावरण (१५)
३.	सामाजिक विकास	शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्या	स्वास्थ्य (३) शिक्षा (४)
४.	कृषि विकास तथा खानेपानी	कृषि तथा पशुपक्षी, भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण, सिचाइ, खानेपानी	गरीबी(१), खाद्यसुरक्षा(२), खानेपानी तथा सरसफाई(६)
५.	पूर्वाधार विकास	भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, पुनर्निर्माण	उद्योग नवीन खोज र पूर्वाधार(९), दिगो सहरी विकास(११)
६.	दिगो उपभोग तथा लैंड्रिक सशक्तीकरण	सञ्चार तथा सूचना प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, युवा तथा खेलकुद	लैंड्रिक समानता(५), दिगो उपभोग र उत्पादन (१२)
७.	आर्थिक विकास	उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उद्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा	आर्थिक वृद्धि (८), असमानता न्यूनीकरण (१०)

२.८ अनुगमन तथा मूल्याङ्कन महाशाखा तथा शाखाहरू

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायत सबै विषयगत मन्त्रालय तथा निकायहरूमा अनुगमन तथा मूल्याङ्कनको सहजीकरण वा यस कार्यका लागि अनुगमन तथा मूल्याङ्कन महाशाखा, शाखा वा जिम्मेवार व्यक्ति तोक्नुपर्दछ ।

परिच्छेद - तीन

अनुगमन तथा मूल्याङ्कनको विधिहरू

३.१ पृष्ठभूमि

यस परिच्छेदमा अनुगमन तथा मूल्याङ्कनका विषयवस्तु, नतिजामूलक अनुगमन तथा मूल्याङ्कन, अनुगमन तथा मूल्याङ्कनमार्फत सार्वजनिक जवाफदेहिता प्रबर्द्धन, सहभागितामूलक अनुगमन तथा मूल्याङ्कन, प्रगति प्रतिवेदनसम्बन्धी व्यवस्था र मूल्याङ्कन सम्बन्धमा गरिएका विषयवस्तुहरू समावेश गरिएका छन्।

३.२ अनुगमन तथा मूल्याङ्कनका विषयवस्तु

कुनै योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन गर्दा नेपालमा मूलतः निम्न विषयबस्तुलाई समेट्न सकिन्छ। साथै, यिनै विषयहरूको अनुगमन तथा मूल्याङ्कन समेत गर्न सकिन्छ।

- क) **सार्वजनिक नीति (Policy)** : राज्यले तर्जुमा गरेका यस्ता नीतिहरू कार्यान्वयन स्थितिको निरन्तर अनुगमन गरिरहनुपर्ने, सोको कार्यान्वयनबाट परेका असर तथा प्रभावहरूको स्थिति थाहा पाउन मूल्याङ्कन गर्नुपर्ने भएकाले सार्वजनिक नीतिहरू अनुगमन तथा मूल्याङ्कनका प्रमुख विषयबस्तु हुन्।
- ख) **आवधिक योजना (Periodic Plan)** : देशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि तर्जुमा गरिने आवधिक योजनाहरू र सोअन्तर्गतका विषय क्षेत्रगत रणनीति तथा कार्यक्रमहरू अनुगमन तथा मूल्याङ्कनका विषयबस्तु हुन्छन्। त्यस्ता नीति तथा कार्यक्रमहरूको नियमित अनुगमन गरी योजनाको लक्ष्य हासिल गर्ने सम्बन्धमा भएको उपलब्धिका बारेमा समेत जानकारी लिन नियमित अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने हुन्छ।
- ग) **विषय क्षेत्रगत योजना तथा व्यावसायिक योजना (Business Plan)** : विभिन्न विषयगत क्षेत्रका गुरुयोजना, रणनीतिक योजना, दीर्घकालीन योजना, विषय क्षेत्रगत रणनीतिहरू आदिको कार्यान्वयन स्थितिको अनुगमन र ती योजनाहरूको प्रभावकारिता तथा प्रभावका विषयमा समेत अनुगमन तथा मूल्याङ्कन गरिनुपर्दछ। यसैगरी व्यावसायिक योजनामा खासगरी विषयगत क्षेत्रका प्राथमिकता निर्धारण गर्ने र सोअनुसार नतिजा हासिल गर्नका लागि बजेट अनुमान गरिएको हुन्छ। यस्ता योजनाबाट प्राप्त नतिजा मापन कार्यसम्पादन सूचकका आधारमा नियमित रूपमा गर्नुपर्ने हुन्छ।
- घ) **वार्षिक नीति, कार्यक्रम तथा बजेट (Annual Policy, Program and Budget)**: नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटमा समावेश भएका नीति तथा कार्यक्रम कार्यान्वयनको प्रगति अनुगमन गर्नुपर्दछ।
- ड) **कार्यक्रम तथा आयोजनाको दस्तावेज (Program and Project Document)** : आवधिक योजनाले निर्धारण गरेको लक्ष्य हासिल गर्ने कार्यक्रम वा आयोजना तर्जुमा र कार्यान्वयन गरिन्छन्। यस्तो दस्तावेजमा

आयोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, प्रक्रिया र लगानी अनुमान गरिएका हुन्छन्। कार्यक्रमहरूको अनुगमनबाट समस्या पहिचान तथा समाधान गरी कार्यान्वयनलाई गति दिन र समयमै सम्पन्न गर्न मद्दत पुग्छ। साथै, मूल्याङ्कनबाट सान्दर्भिक प्रतिफल हासिल गर्नेतर्फ आयोजनालाई पृष्ठपोषण पनि प्राप्त हुन्छ।

- च) **अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू (International Commitments):** दिगो विकासका लक्ष्यहरू जस्ता राज्यले अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिवद्धताहरू पनि सार्वजनिक निकायले गर्ने अनुगमन तथा मूल्याङ्कनका विषयबस्तु हुने गर्दछन्।

३.३ नतिजामूलक अनुगमन तथा मूल्याङ्कनका आधारहरू

योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गर्नका लागि सोंच तालिका (Logical Framework), नतिजा तालिका (Result Matrix), सूचनाका स्रोतहरू, व्यवस्थापन सूचना प्रणाली (Management Information System-MIS), र अनुगमन तथा मूल्याङ्कन योजनालाई आधारका रूपमा लिन सकिन्छ।

३.३.१ सोंच तालिका (Logical Framework)

सोंच तालिका आयोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, क्रियाकलाप, लगानी आदिका बारेमा ऋमबद्ध र तर्कपूर्ण रूपमा सोच्न र विश्लेषण गर्न सघाउने व्यवस्थापनको एक औजार हो। यसअन्तर्गत आयोजनाको सफल कार्यान्वयनका लागि अनुमान र संभावित जोखिम (Assumption and Risks) पहिचान गरिन्छ। यस तालिकाको मद्दतबाट आयोजना तर्जुमा चरणमै अपेक्षित लक्ष्य र सो मापन गर्ने तरिका आंकलन गरिन्छ। यसका माध्यमबाट अनुगमन तथा मूल्याङ्कनलाई नतिजामूलक एवम् प्रभावकारी बनाउन सकिन्छ।

तालिका - ५

सोंच तालिका (Logical Framework)

आयोजनाको नाम :-	सम्पन्न हुने आ.व. :-		
आयोजनाको अवधि :-	तयार गरेको मिति :-		
आयोजना शुरु हुने आ.व. :-			
विवरणात्मक सङ्केत	कार्यसम्पादन सूचकहरू	पुष्ट्याइँका आधारहरू	अनुमान
लक्ष्य (Goal)	(प्रभाव सूचकहरू)		
उद्देश्य (Purpose)	(असर सूचकहरू)		
प्रतिफल (Output)	(प्रतिफल सूचकहरू)		
क्रियाकलाप (Activities)	लगानी (Input)		

आयोजनाको तर्जुमाको चरणमा तयार गरिने सोंच तालिकामा रहेका लगानी, प्रतिफल, उद्देश्य, लक्ष्य, वस्तुगत रूपमा मापनयोग्य सूचकहरू, त्यसका पुष्ट्याइँका आधारमा कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कन गर्नुपर्दछ । सम्भाव्य जोखिमलाई समयमै सम्बोधन गरी लागत तथा समय बढनसक्ने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।

३.३.२ नितिजा सूचकको प्रयोग

कुनै पनि अवस्थालाई संख्यात्मक तथा व्याख्यात्मक रूपमा सरल तरिकाबाट मापन गर्ने आधार सूचक हो । नितिजामूलक अनुगमन तथा मूल्याङ्कनका लागि सूचकको निर्धारण र यसको मापन गर्नु आवश्यक हुन्छ । सूचकका आधारमा आयोजनामा भएको लगानीबाट प्राप्त हुने प्रतिफल र आउने असर तथा प्रभावको मापन र अनुगमन तथा मूल्याङ्कन गर्न सकिन्छ । यस्ता सूचक आवधिक योजना तर्जुमा, नयाँ आयोजना र वार्षिक कार्यक्रम स्वीकृत गर्दाको अवस्थामा नै तयार गर्नुपर्दछ । कार्यक्रम तथा आयोजनाको व्यवस्थित अनुगमनका लागि उद्देश्यसँग मेलखाने तथा स्पष्ट रूपले मापन तथा पूरा गर्न सकिने, भरपर्दो र समयावधि किटिएका सूचक प्रयोग गर्नुपर्दछ । सूचक निर्माण सरल/स्पष्ट (Simple/Specific), मापनयोग्य (Measurable), पूरा गर्न सकिने (Achievable), भरपर्दो (Reliable), समय तोकिएका (T=Time Bound) अर्थात् SMART हुनुपर्दछ । दिगो विकास लक्ष्य लगायतका सूचकहरू परिच्छेद ५ र सोसम्बन्धी अनुसूचीमा समावेश गरिएको छ ।

३.३.३ नितिजामूलक अनुगमनमा ध्यान दिनुपर्ने विषयहरू

कुनै पनि कार्यक्रम तथा आयोजना कार्यान्वयनमा ल्याउनुपूर्व लक्ष्य निर्धारण गरिएको हुन्छ । तोकिएको लक्ष्य अनुसार नितिजा हासिल भएको छ, छैन, नितिजा हासिल हुन नसक्नुमा के कस्ता कारक तत्वहरू रहेका छन्, लक्ष्य र प्राप्त नितिजाबीच के कस्तो भिन्नता रहेको छ भनी कार्यक्रम वा आयोजनाको नितिजामा जोड दिई गरिने अनुगमन नितिजामूलक अनुगमन हो । नितिजामूलक अनुगमनमा देहायका विषयहरूमा ध्यान दिनुपर्ने देखिन्छ ।

१. विभिन्न सूचकहरूको लक्ष्य र प्रगतिको बीचमा अन्तर रहे नरहेको तुलना गर्ने,
२. सूचकहरूको लक्ष्य र प्रगतिबीच अन्तर भए त्यसको कारण पहिचान गर्ने,
३. लक्ष्य हासिल गर्न कुन कुन कार्यहरू गर्नुपर्ने हो सोको पहिचान गर्ने,
४. कार्यक्रम कार्यान्वयन गर्दा कार्यस्थलको अनुभवको आधारमा सहयोगी र अवरोधात्मक विषयहरू के के छन् केलाउने,
५. त्यसपछि कार्यान्वयन रणनीति र परिवर्तन व्यवस्थापन योजना तयार गर्ने,
६. लगानी, प्रक्रिया, प्रतिफलको असर र प्रभावसंगको अन्तरसम्बन्ध विकास गरी नितिजा शृङ्खला तयार गर्ने ।

३.३.४ सहभागितामूलक अनुगमन तथा मूल्याङ्कन विधिको प्रयोग

आयोजना कार्यान्वयन प्रक्रियालाई पारदर्शी तथा उत्तरदायी बनाउन सेवा प्रदायक र सेवाग्राहीको सहभागितामा अनुगमन तथा मूल्याङ्कन गर्नुपर्दछ । सहभागितामूलक अनुगमन तथा मूल्याङ्कनले संस्थागत सिकाइ अभिवृद्धि

गर्ने, सरोकारवालाका धारणा बुझी आयोजनामा सुधार गर्ने र प्रभाव मूल्याङ्कन गरी सार्वजनिक उत्तरदायित्व वा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको हुन्छ । साथै, यसबाट सरोकारवालालाई आयोजनाको अवस्थाको जानकारी हुनगाई समयमै प्रतिफल प्राप्तिमा सहयोग पुग्ने हुन्छ । यसका लागि तालिका ६ बमोर्जिमका विधिहरू प्रयोग गर्न सकिन्छ ।

तालिका - ६

सहभागितामूलक ग्रामीण विश्लेषण विधिहरू


विधि	प्रयोग तथा उपयोगिता
चित्र (Diagrams)	चित्रका माध्यमबाट सबैले सजिलैसँग बुझेगरी सूचना वा जानकारी प्रस्तुत गर्दा समान बुझाइ हुने र चित्र आफै छलफलको माध्यम पनि बन्दछ । वैकल्पिक तथ्याङ्क उपलब्ध गराउनुका साथै स्थानीय समस्या वा आवश्यकताबारे लाभप्राहीहरूको फरक फरक धारणा प्रतिविम्बित गराउने ।
नक्सा (Map)	गाउँको नक्सा तयार गरी उपलब्ध सेवा, सेवाकेन्द्र र संरचनाको उपलब्धता, त्यसमा पहुँच, आवश्यकता पहिचान र समाधानका बारेमा सहजीकरण गरिन्छ । विभिन्न नक्साबाट स्थानीयवासीका आवश्यकतालाई समेट्न, प्राथमिकता तोक्न र योजना तर्जुमा गर्न सकिन्छ । सहभागीहरूले भूइमा बनाएको नक्सा सहजकर्ताको मद्दतले कागजमा उतारिन्छ र सामाजिक, जनसाइट्यक, स्वास्थ्य, प्राकृतिक स्रोत वा खेतीपाती आदिको विवरण त्रिआयामी (अक्षर, संकेत र चित्र) आधारमा चित्रहरू तयार गरिन्छ । स्थानीयवासीसँग सम्बन्ध प्रगाढ बनाउने र नक्सामा देखाइएका स्थानीय स्रोत तथा आवश्यकतालाई रुजु गर्न सघाउ पुऱ्याउँछ ।
स्थलगत भ्रमण (Transect Walk)	सेवाग्राहीहरूसँगै व्यवस्थित तरिकाले स्थलगत भ्रमण गरी चित्र वा नक्सामा रहेका सूचनाको सत्यता एकिन गरिन्छ । यस्तो भ्रमणले स्थानीय समुदायसँग सम्बन्ध स्थापित गर्न, चित्रमा उल्लेख गरिएका पक्षहरूलाई पुष्ट्याईं गर्न, स्थानीयवासीहरूका विकास कार्यका समस्या र समाधानका उपायका बारेमा अवगत गर्न मद्दत गर्दछ ।
प्राथमिकता तालिका (Priority Matrix)	स्थानीय आवश्यकता अनुसार अत्यावश्यक विकास कार्यको पहिचान र प्राथमिकता निर्धारण तालिकामार्फत गरिन्छ । आवश्यक विकास कार्य कर्तिको महत्वको छ भने कुरालाई गेडागुडी (बीऊका दाना) को संख्या वा थुप्रोले जनाइन्छ, यसका लागि व्यक्ति वा साना समूह र सबै समुदायका पक्षबाट प्राथमिकता अंक (Scoring) गरिन्छ । यसो गर्दा समुदायका सबै व्यक्तिको संलग्नतामा विकासका बारेमा उनीहरूको विचारलाई व्यक्त गर्न मद्दत पुग्दछ ।
मौसमी पात्रो (Seasonal Calendar)	मौसमी पात्रोद्वारा गाउँठाउँमा वर्षभरीमा मौसमअनुसार लगाइने बालीनाली, वर्षात्को समय, मुख्य मौसमी परिवर्तन, गाईवस्तु पालनको क्रम, श्रमिकहरूको माग आदिका बारेमा प्रस्तुत गर्न सकिन्छ । यसले कृषि सामग्रीको अभाव हुने समय, स्रोत नपुग हुने अवधि र श्रमिकको माग हुने समय थाहा हुने भएकाले तदनुसार वैकल्पिक कार्य गर्न सकिन्छ । यस पात्रोलाई अन्य प्रकृतिका विषयगत क्षेत्रहरू (स्वास्थ्य/सिचाइ) का कार्यअनुसार पनि उपयोग गर्न सकिन्छ ।

समय उपक्रम (Time Trends)	यसमा कुनै पनि समुदायमा विगतको निश्चित समय विन्दुका तुलनामा लामो समयपछि आएको परिवर्तन जस्तै खेतीपाती, पशुपालन, वनपैदावर, प्राकृतिक स्रोत, रीतिरिवाज वा इन्धनको प्रयोग आदिलाई चित्र वा संकेतका माध्यमबाट प्रस्तुत गरिन्छ। यस्ता चित्र विभिन्न विषय क्षेत्रका आर्थिक पक्षका बारेमा स्थानीयवासीको धारणा र प्राथमिकताका आधारमा तयार गर्न सकिन्छ।
भेन वा रोटी चित्र (Venn Diagram)	भेन वा रोटी चित्रले स्थानीय व्यक्ति, समूह र संस्थाबीचका सम्बन्धका बारेमा सहभागीको धारणा देखाउँछ। यस्ता चित्र एक अर्कामा खपिट्ने गरी साना ठूला गोलाकार हुनेगरी बनाइने र प्रत्येक रोटीले व्यक्ति वा समूह वा संस्थालाई जनाइन्छ। चित्रका आकारले व्यक्ति वा समूहको महत्व वा प्रभावलाई जनाउँछ। त्यसैगरी निर्णय प्रक्रियामा करिन नजिक वा टाढाको सम्बन्ध छ भन्ने देखाउन चित्र नजिक हुने वा खपिट्ने (Overlap) गरी बनाइन्छ। यस्ता चित्रले कुन कुन व्यक्ति वा समूह वञ्चितकरणमा छन् भन्ने थाहा हुने र तदनुसार विकास योजना तर्जुमा गर्न सघाउँछ।
सामाजिक चित्राङ्कन (Sociogram)	यसमा सेवाग्राहीकै संलग्नता र सहभागितामा सार्वजनिक सेवा सुविधाप्रति जनताको धारणा, पहुँच र उपभोगबीचको सम्बन्ध रेखाचित्रका माध्यमबाट देखाइन्छ। यसका लागि सहजकर्ताले सहभागीको स्तरअनुसार उपलब्ध स्रोत साधनको प्रयोग गरी सामाजिक चित्राङ्कन गर्नुपर्छ।

सामाजिक नक्सांकनबाट स्थानीयवासीहरूले समग्रमा कृषि सेवा, वन पैदावर, शिक्षा, स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गरेको देखिन्छ भने खानेपानीमा गत वर्षको तुलनामा यो वर्ष उल्लेख्य वृद्धि भएको देखिन्छ। यस चित्र बनाउँदा स्थानीयवासीले गाउँ वा टोलमा उपलब्ध कुन कुन सेवामा पहुँचको अवस्था के कस्तो रह्यो भन्ने तथ्यलाई निर्धारण गर्न पहुँचको अवस्थालाई न्यूनतम शून्य (०) देखि अधिकतम दश (१०) अंकसम्म निर्धारण गरी तत्सेवाहरूका अधिल्लो वर्ष र यस वर्षको अवस्थाका बारेमा सहभागीको अवधारणालाई प्रस्तुत गरिन्छ।

चित्र - २

सामाजिक चित्राङ्कन (Sociogram) को नमूना



यसका अतिरिक्त लाभग्राही वर्गको सन्तुष्टि सर्वेक्षण (Client Satisfaction Survey), गुनासा वाकसहरू (Complaint Boxes), सामुदायिक स्कोर कार्ड (Community Score Card) आदि जस्ता थुप्रै सहभागितामूलक विधि प्रचलनमा छन् ।

३.४ सामाजिक उत्तरदायित्व तथा जवाफदेहिता प्रवर्द्धन गर्ने व्यवस्था

सार्वजनिक निकायबाट प्रवाह हुने सेवा सुविधाको प्रक्रिया, उपलब्धता, प्रयोग तथा त्यसको प्रभावकारिता सम्बन्धमा सेवा प्रदायकलाई जनताप्रति जिम्मेवार तथा उत्तरदायी गराउने विषय सामाजिक जवाफदेहितामा पर्दछ । सार्वजनिक निकायबाट सेवा प्रवाह तथा विकास निर्माण गर्दा तथा सोको अनुगमनमा सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइका विधि अपनाउनुपर्दछ । यस्ता निकायले कम्तीमा वर्षको एकपटक बिज्ञको संलग्नतामा सार्वजनिक परीक्षण गर्नुपर्नेछ । राष्ट्रिय योजना आयोगले पनि सार्वजनिक परीक्षण, सामाजिक परीक्षण वा सार्वजनिक सुनुवाइ गराउन सक्नेछ ।

३.४.१ सार्वजनिक परीक्षण (Public Audit)

सार्वजनिक परीक्षण गर्दा सार्वजनिक निकायबाट सञ्चालित कार्यक्रमहरूको अनुमानित लागत तथा वास्तविक खर्च र हाँसिल भएका उपलब्धिका बारेमा सेवाग्राहीको प्रत्यक्ष सहभागितामा सार्वजनिक रूपले जानकारी गराउने, लेखाजोखा गर्ने र मूल्याङ्कन गर्ने गरिन्छ । सरकारी र गैरसरकारी तथा सामुदायिकस्तरबाट हुने विकासका क्रियाकलाप तथा सेवा प्रवाहलाई छिटो, छिरितो, पारदर्शी र मितव्ययी बनाउन सहजकर्ताको माध्यमबाट यस्तो परीक्षण गराउनुपर्छ । सार्वजनिक परीक्षण गर्दा देहायबमोजिमको प्रक्रिया अपनाउनुपर्दछ ।

- (क) सार्वजनिक परीक्षण गर्ने लागेको सूचना सरोकारवालाहरूलाई दिने,
- (ख) आयोजना र उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिलाई आमन्त्रण गर्ने,
- (ग) सार्वजनिक परीक्षण गर्ने आयोजनाको विवरण तयार गर्ने,
- (घ) सार्वजनिक परीक्षणमा उपस्थित सबै जनाको हाजिरी तयार पार्ने,
- (ङ) परीक्षण कार्यक्रमको उद्देश्य, कार्य सञ्चालन विधि, समय र आचारसंहिता सम्बन्धमा जानकारी गराउने,
- (च) सहभागीहरूबीच भएका छलफलहरूको टिपोट तयार गर्ने,
- (छ) सहभागीहरूलाई छलफलमा भाग लिन उत्प्रेरित गर्ने,
- (ज) सहजकर्ताले सार्वजनिक परीक्षणको क्रममा प्राप्त गुनासो, प्रतिक्रिया तथा सुझावको आधारमा स्थलगत अध्ययन र सोको प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई दिने र
- (झ) सार्वजनिक परीक्षण प्रतिवेदनको आधारमा आवश्यक कारबाही गरी सार्वजनिक गर्ने ।

३.४.२ सार्वजनिक सुनुवाइ (Public Hearing)

सार्वजनिक सुनुवाइअन्तर्गत सरोकारवाला, सर्वसाधारण नागरिक र सार्वजनिक निकायका पदाधिकारीबीच सार्वजनिक चासोका विषयमा खुला छलफल गरिन्छ । सार्वजनिक निकायसँग संवाद गर्दा जनताले गुनासो तथा पीरमर्का पदाधिकारीसमक्ष राख्न पाउने र निर्माण तथा सेवा प्रवाहमा पारदर्शिता बढ्नुका साथै गुणस्तर बढाउन मद्दत पुग्दछ । सम्बद्ध निकायले नै सहजकर्ताको सेवा लिई यस्तो सुनुवाइ गराउने र देहायको प्रक्रिया अपनाउनुपर्दछ ।

- (क) अधिल्लो सार्वजनिक सुनुवाइमा व्यक्त गरिएका प्रतिबद्धताको समीक्षा गरी विवरण तयार पार्ने,
- (ख) कम्तीमा पन्थ दिनअगावै नागरिक प्रतिवेदन र बहिर्गमन अभिमत आदिका माध्यमबाट सूचना संकलन गर्ने,
- (ग) नागरिक प्रतिवेदन र बहिर्गमन अभिमत दिने व्यक्तिलाई सुनुवाइ कार्यक्रममा आमन्त्रण गर्ने,
- (घ) सार्वजनिक सुनुवाइलाई व्यवस्थित गर्न सहजकर्ताको व्यवस्था गर्ने,
- (ड.) सार्वजनिक सुनुवाइ हुने स्थान, मिति र समय खुलाई सार्वजनिक सूचना गर्ने,
- (च) सर्वसाधारण, पत्रकार, संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्ने,
- (छ) सुनुवाइ क्रममा उद्नसक्ने प्रश्नहरूको जवाफ दिने पदाधिकारी तोक्ने,
- (ज) सुनुवाइ कार्यक्रमको समाप्तिपछि त्यसको समीक्षा गर्ने र
- (झ) सहजकर्ताबाट सुनुवाइ कार्यक्रमको प्रतिवेदन प्राप्त गर्ने ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १९ मा देहायको व्यवस्थाको पनि परिपालना गर्ने ।

- (१) सार्वजनिक सुनुवाइ प्रत्येक चार महिनामा कम्तीमा एकपटक गराउनुपर्नेछ र त्यस्तो सार्वजनिक सुनुवाइको क्रममा सेवाग्राहीसमक्ष प्रतिबद्धता जनाएका कुराहरू पूरा गर्न कार्यालयले गरेका प्रयासहरूबारे जानकारी दिनुपर्नेछ ।
- (२) सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दा अन्य कुराको अतिरिक्त देहायका विषयहरू समावेश गर्न सकिनेछ:-
 - (क) आफ्नो कार्यालयबाट सेवाग्राहीहरूलाई उपलब्ध गराइएका वा गराइने सेवासुविधाबारे जानकारी दिने,
 - (ख) आफ्नो कार्यालयसँग सम्बन्धित समस्या, जनगुनासो तथा उजुरी,
 - (ग) आफ्नो कार्यालयबाट चालू आर्थिक वर्षमा सञ्चालन गर्न लागिएका योजना, परियोजना, कार्यक्रम, बजेट आदिका बारेमा सम्बन्धित सरोकारवाला तथा अन्य इच्छुकलाई विस्तृत जानकारी दिने विषय,
 - (घ) कार्यालयले आफूले सञ्चालन गरेका कार्यक्रमको सकारात्मक वा नकारात्मक प्रभावबारे मूल्याङ्कन गर्ने विषय,

- (ड) अधिल्लो सार्वजनिक सुनुवाइमा औल्याइएका विषयमा भएका सुधारको उपलब्धि र
- (च) अन्य समसामयिक विषय ।

३.४.३ सामाजिक परीक्षण (Social Audit)

सरोकारवालाको प्रत्यक्ष संलग्नतामा सार्वजनिक सेवा प्रवाहका सम्पूर्ण गतिविधिको परीक्षण तथा प्रतिवेदन गर्ने कार्य सामाजिक परीक्षण हो । यसले पारदर्शिता बढाउन, स्रोत साधनको सदुपयोग बढाउन, सेवा प्रवाहमा रहेका कमजोरीलाई समयमै हटाउन, अपेक्षित नतिजा हासिल गरी जनजीवनस्तर सुधार गर्ने र उत्तरदायित्व बढाउन मद्दत गर्दछ । सम्बद्ध निकायले सामाजिक परीक्षकको सेवा लिई यस्तो परीक्षण देहायका प्रक्रिया अपनाई गराउन सक्नेछन् ।

- (क) आयोजना कार्यालयसँग प्रत्यक्ष सम्बन्ध नभएका विज्ञलाई सामाजिक परीक्षकका रूपमा सेवा करार गर्ने ।
- (ख) सामाजिक परीक्षकलाई निकायको नीति, नियम, निर्देशिका, वार्षिक कार्यक्रम र प्रगति विवरण उपलब्ध गराउने ।
- (ग) सामाजिक परीक्षकलाई कार्यस्थलको भ्रमण तथा सरोकारवालासँग भेटघाट छलफल व्यवस्था गर्ने ।
- (घ) सामाजिक परीक्षकले विभिन्न प्रतिवेदन र छलफलबाट सूचना संकलन तथा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने ।
- (ड) सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुति कार्यक्रममा सबै सरोकारवाला पक्षको उपस्थिति हुने व्यवस्था गर्ने ।
- (च) सामाजिक परीक्षकले प्रतिवेदन पेश गरी सोउपर छलफल गर्न उपस्थित सबैलाई समान अवसर दिने ।
- (छ) सहभागीहरूका विचारहरूलाई टिपोट गर्ने र त्यसलाई अन्तिम प्रतिवेदनमा समावेश गर्ने ।
- (झ) सम्बद्ध निकायले सामाजिक परीक्षकबाट अन्तिम प्रतिवेदन प्राप्त गरी त्यसलाई सार्वजनिक गर्ने ।

३.५ प्रगति प्रतिवेदनसम्बन्धी व्यवस्था

विकास कार्यक्रम संचालन गर्ने आयोजना तथा निकायहरूले प्रत्येक चौमासिक अवधि सम्पन्न भएपछि वा आवश्यकताअनुसार माग भएको बेलामा माथिल्लो निकायमा भौतिक तथा वित्तीय प्रगति, हासिल भएको प्रतिफल तथा नतिजा र कुनै समस्या भए सो समेत खुलाई अनुसूची ८ मा उल्लेख गरिएबमोजिम आयोजना कार्यसम्पादन सूचना प्रणाली (PPIS) सफृतवेयरमार्फत प्रगति प्रतिवेदन पठाउनुपर्दछ । तर उक्त सफृतवेयर पूर्णरूपमा कार्यान्वयन नभएसम्म निम्न तालिका ७ मा उल्लेख गरिएबमोजिमका फारामहरूमा प्रगति प्रतिवेदन पठाउन सकिनेछ । यी फारामहरूको नमूना तथा सो भर्ने तरिका अनुसूची १, २, ३, ४, ५ र ६ मा रहेका छन् ।

अनुगमनसम्बन्धी फारामहरू

फाराम नं. र नाम	प्रयोजन तथा जिम्मेवार निकाय	भर्ने समय
रायोआ (अमू) फा.नं. १ वार्षिक विकास कार्यक्रम	विकास कार्यक्रम संचालन गर्ने हरेक कार्यालयले वार्षिक कार्यक्रम तयार गरी खुलाई तोकिएको निकायबाट स्वीकृत गराई कार्यान्वयनमा लैजानका लागि भर्ने ।	वार्षिक कार्यक्रम तर्जुमाका लागि चैत्रमा र चौमासिक विभाजन स्वीकृतका लागि श्रावणमा भर्ने ।
रायोआ (अमू) फा.नं. २ चौमासिक/ वार्षिक प्रगति प्रतिवेदन	चौमासिक/वार्षिक लक्ष्यको दाँजोमा भएको प्रगति र कार्यान्वयनमा देखिएका समस्याको जानकारीसहित सबै निकायहरूले सम्बन्धित माथिल्लो निकायमा पठाउने र मन्त्रालयले रा.यो.आ.मा पठाउने ।	प्रत्येक चौमासिक/वार्षिक अवधि समाप्त भएको ७ दिनभित्र ।
रायोआ (अमू) फा.नं. ३ P1 आयोजनाको समष्टिगत चौमासिक/वार्षिक प्रगति प्रतिवेदन	पहिलो प्राथमिकताप्राप्त (P1) कार्यक्रम/ आयोजनाको प्रगति विवरणका आधारमा मन्त्रालयहरूले एकीकृत रूपमा यो फाराम भरी रा.यो.आ. मा पठाउने ।	प्रत्येक चौमासिक/वार्षिक अवधि समाप्त भएपछिको २१ दिनभित्र ।
रायोआ (अमू) फा.नं. ४ आयोजना प्रस्ताव फाराम	नयाँ आयोजनामा हुने लगानी, प्रतिफल तथा अन्य सान्दर्भिक विवरण र संचालनमा रहेका आयोजनाको म्याद थपका लागि मन्त्रालयले भरी रा.यो.आ. मा पठाउने ।	आवश्यकताअनुसार ।
रायोआ (अमू) फा.नं. ५ विकास कार्यक्रम/आयोजना निरीक्षण फाराम	आयोजनाको स्थलगत निरीक्षण गर्ने अधिकारीले यस फाराम भरी कार्यालयमा प्रस्तुत गर्ने ।	स्थलगत निरीक्षण गर्दा अनिवार्य रूपमा भर्ने ।
रायोआ (अमू) फा.नं. ६ पहिलो प्राथमिकताप्राप्त (P1) आयोजना/कार्यक्रमहरूको चौमासिक/वार्षिक प्रगति स्थिति, कार्यान्वयनमा देखिएका समस्याहरू र समाधानार्थ भएका प्रयासहरू	रा.वि.स.स.स. बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि रा.यो.आ.को सम्बन्धित महाशाखा/शाखाहरूले भरी अनुसन्धान तथा मूल्याङ्कन महाशाखामा पठाउने ।	प्रत्येक चौमासिक/वार्षिक अवधि समाप्त भएपछिको २१ दिनाभित्र ।

उपर्युक्त फारामको प्रयोगले प्रतिवेदन एकरूपको र सरल भई विश्लेषण पनि सहज हुनजान्छ ।

३.५.१ आयोजना कार्यसम्पादन सूचना प्रणालीमार्फत प्रतिवेदन पठाउने

अनुगमन तथा मूल्याङ्कनमा सूचना प्रविधिको प्रयोग गरी प्रतिवेदनलाई सरल, नितिजामूलक, भरपर्दो र सामयिक बनाउन आयोजना कार्यसम्पादन सूचना प्रणाली (Project Performance Information System -PPIS) नामक सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याइएको छ । यसले आयोजनाहरूसम्बन्धी आधारभूत सूचना, वार्षिक लक्ष्य तथा प्रगति र कार्यान्वयनमा देखिएका समस्याहरू सफ्टवेयरका माध्यमबाट समयमै र पूर्ण रूपमा प्रतिवेदन गर्न सजिलो तथा प्रभावकारी बनाउँछ । यसको प्रयोगको आधारभूत जानकारी अनुसूची ८ मा संलग्न रहेको छ ।

विद्युतीय प्रणालीमा आधारित यस प्रणालीमा आयोजनाहरू सञ्चालन गर्ने निकायहरूले अनुसूचीमा रहेका फारामहरू भरी त्यसकै आधारमा आयोजनासम्बन्धी सूचना प्रविष्ट तथा प्रतिवेदन गर्नुपर्दछ । यसका लागि राष्ट्रिय योजना आयोगबाट पासवर्ड प्राप्त गरिसकेका निकायले आफ्नो कम्प्युटरमा www.ppis.gov.np मा खोजी गर्नासाथ प्रयोग निर्देशिका (म्यानुअल) उपलब्ध हुन्छ जहाँ विस्तृत जानकारी समावेश गरिएको छ ।

यसको प्रयोग निर्देशिकाको अध्ययन गरेर यो प्रणाली सजिलैसँग प्रयोगमा ल्याउन सकिन्छ । पासवर्ड प्राप्त गरिसकेका निकायले आयोजनासम्बन्धी आधारभूत विवरण तथा प्रतिफल सूचकसहितका लक्ष्य किटान गर्ने तथा उक्त लक्ष्यबमोजिमको चौमासिक तथा वार्षिक प्रगति विवरण प्रविष्ट गर्न सक्नेछन् । यसरी आयोजनासम्बन्धी सम्पूर्ण विवरण प्रविष्ट गरेपछि तयार हुने पूर्ण दस्तावेज सम्बन्धित मन्त्रालय र आयोगबाट सजिलै हेर्न सकिन्छ । यो दस्तावेज नीति निर्माणको लागि प्रयोग गर्न सकिने हुँदा तथ्यमा आधारित नीति तथा योजना निर्माणमा यसको प्रयोग उपयोगी हुन्छ ।

आयोजनाहरूले सोंच तालिका तथा वार्षिक कार्यक्रममा निर्धारित लगानी, क्रियाकलाप, प्रतिफल सूचकलाई निरन्तर रूपमा अध्यावधिक गरी सम्बन्धित मन्त्रालयमा पठाउनुपर्छ । मन्त्रालयहरूले त्यस्ता सूचकहरूको प्रगति एकीकृत गरी समीक्षासहित निर्धारित समयतालिकाअनुरूप राष्ट्रिय योजना आयोगमा पेश गर्नुपर्दछ । यसैगरी तोकिएका निकायहरूले प्रभाव तथा असर तहका सूचकहरू पनि सर्वेक्षण तथा विभिन्न विधिहरूको प्रयोग गरी मापन गर्नुपर्दछ ।

३.५.२ स्थलगत अनुगमन

विकास आयोजनाहरूको प्रगति विवरण वा सूचनाका आधारमा गरिने समीक्षा अपर्याप्त भएमा वा अनुगमन गर्ने निकायले कार्यथलोमा नै गई आफ्नै आँखाले तथ्य एकिन गर्न वा आयोजनाको व्यवस्थापन लगायत सम्बद्ध सरोकारवालाहरूको धारणा सङ्कलन गरी कार्यान्वयनमा आउनसक्ने समस्या समयमै पहिचान तथा समाधान गर्न आवश्यक देखेमा स्थलगत निरीक्षण गर्नुपर्दछ । बुँदागत रूपमा आयोजनाको स्थलगत अनुगमन/निरीक्षणका देहायबमोजिमका उद्देश्यहरू हुन्छन् :-

- (क) आयोजनाबाट प्राप्त प्रगति प्रतिवेदनको सत्यता एकिन गर्न वास्तविकता अबलोकन गर्नु ।
- (ख) कार्यान्वयन ऋममा आइपरेका समस्याहरूबारे जानकारी लिनु ।
- (ग) समस्या समाधानमा सहयोग गर्नु, स्थलगत रूपमा नै निर्देशन दिनु, समस्या समाधानका लागि व्यवस्थापनले गरेका प्रयासबारे जानकारी लिनु, समस्या समाधानका निमित्त समन्वय गर्नु एवम् विभिन्न विकल्पहरू पहचान गर्नु र समस्या तथा समाधानका विकल्पका वारेमा निर्णयकर्तालाई जानकारी गराउनु ।
- (घ) आयोजनाका सम्बन्धमा लाभग्राही वर्ग लगायत अन्य पक्षको धारणाबारे जानकारी लिनु ।
- (ङ) आयोजना र अन्य पक्षबीच कुनै विवाद परेमा समाधानका लागि सहयोग गर्नु ।
- (क) स्थलगत अनुगमन/निरीक्षणको पूर्वतयारी**
- आयोजनाको स्थलगत अनुगमन भ्रमणमा जानुअघि सम्बद्ध आयोजनाको उद्देश्य र स्थिति थाहा पाउन उपलब्ध भएसम्म देहायका दस्तावेजहरूको अध्ययन गर्नु जरुरी हुन्छ :-
- (क) आयोजना दस्तावेज र आयोजनाको विस्तृत सोच तालिका ।
 - (ख) आयोजनाको कार्यान्वयन योजना वा ग्रान्ट चार्ट र वार्षिक विकास कार्यक्रम ।
 - (ग) आयोजनाका प्रगति प्रतिवेदनहरू र यसपूर्व भएका निरीक्षण तथा अनुगमन प्रतिवेदनहरू ।
 - (घ) आयोजनाको वेसलाइन तथा अन्य कुनै मूल्याङ्कन भएको भए सोको प्रतिवेदन ।
 - (ङ) विदेशी सहयोगको आयोजनाको हकमा विभिन्न मिसनका प्रतिवेदनहरू ।

(ख) स्थलगत अवलोकन

ख.१) चेकलिष्टको तयारी: यस चरणमा आयोजनाको अनुगमन गर्नुअघि देहायबमोजिमको चेकलिष्ट बनाउनुपर्नेछ :-

- (क) स्थलगत भ्रमण प्रारम्भ गर्नुअघि संकलन गर्नुपर्ने विवरणको सूची तयार गर्ने ।
- (ख) प्राप्त विवरण लेखाजोखा गरी के विषयमा अवलोकन गर्न थलोमा जानुपर्ने हो प्रष्ट हुने ।
- (ग) थलोमा के सोध्ने, कसलाई सोध्ने र कसरी सोध्ने भन्ने प्रारम्भिक विषय तयार गर्ने ।
- (घ) प्राप्त सूचना तथा तथ्यांक कसरी विश्लेषण गर्ने हो प्रष्ट हुने ।
- (ङ) अन्य विषयहरू ।

चेकलिष्ट बनाउँदा कुन चौमासिकमा अनुगमन गर्ने हो त्यसका आधारमा कुन विषयमा केन्द्रित हुने वा कुन कुन विषय समेट्ने भन्ने कुरा भर पर्दछ । सामान्यतः प्रथम, दोस्रो र तेस्रो चौमासिकमा देहायका विषय न्यूनतम रूपमा समेट्नुपर्छ :-

चौमासिक	समेटिनुपर्ने विषयहरू
प्रथम	(क) सो आयोजनाको गत वर्षको वार्षिक प्रगति कस्तो छ ? (ख) चालू वर्षको वार्षिक कार्यक्रम र अखितयारी प्राप्त भए, नभएको ? (ग) मुआब्जा वितरण गर्नुपर्नेमा सो भए, नभएको ? (घ) ठेक्कापट्टा सम्झौता भए, नभएको ? (ङ) कार्यान्वयनको प्रगति, समस्याको पहिचान र समाधानका उपायहरू आदि ।
दोस्रो	(क) ठेक्कापट्टा सम्झौताबमोजिम कार्य प्रगति भए, नभएको ? (ख) सम्झौताबमोजिम कार्य अधि नबढेको भए ठेकेदारलाई कारवाही अधि बढे, नबढेको ? (ग) खर्च रकमको शोधभर्ना माग भए, नभएको ? (घ) कार्यान्वयनको प्रगति, समस्याको पहिचान र समाधानका उपायहरू आदि ।
तेस्रो	(क) ठेक्कापट्टा सम्झौताबमोजिम कार्य प्रगति भए, नभएको ? (ख) सम्झौताबमोजिम कार्य अधि नबढेको भए ठेकेदारलाई कारवाही अधि बढे, नबढेको ? (ग) खर्च रकमको शोधभर्ना माग भए, नभएको ? (घ) बिनियोजित बजेट खर्च हुनसक्ने स्थिति रहे, नरहेको ? (ङ) काम भैसकेको रकम भुक्तानी भए, नभएको ? (च) कार्यान्वयनको प्रगति र समस्याको पहिचान तथा समाधानका उपायहरू आदि ।

ख.२) तथ्याङ्क सङ्कलन तथा यसका विधिहरू: तथ्यांक संकलन एवम् विश्लेषणमा गुणस्तरीयता एवम् विश्वसनियता कायम गर्नका लागि एकभन्दा बढी पद्धति, समय तथा तरिकाको प्रयोग र एकभन्दा बढी व्यक्ति वा संस्थाबाट सूचना लिनु उपयुक्त हुन्छ । यसलाई तथ्यांक संकलन तथा विश्लेषणमा त्रिभुजीकरण (Triangulation) भनिने गर्दछ । यस्ता तथ्य तथा सूचना परिमाणात्मक र गुणात्मक दुबै किसिमका हुनसक्ने र समानान्तर वा अधिपछि गरी तथ्यांक संकलन र विश्लेषण गर्न सकिने हुन्छ । सबै तरिका वा पद्धतिबाट संकलित तथ्यांक तथा सूचनालाई अन्तरसम्बन्धित गरी निष्कर्ष निकाल्न सकिन्छ । समीक्षा तथा प्रतिवेदन तयार गर्न आवश्यक सबै तथ्यांक तथा सूचना देहायबमोजिम संकलन गरिनुपर्दछ :-

- (क) आयोजनाको प्रगति विवरण, संक्षिप्त टिपोट वा प्रस्तुतीकरणको सफृत तथा छापिएको प्रति ।
 - (ख) कार्यथलोको प्रत्यक्ष अवलोकन गर्दा वा लाभग्राही जनतासँग छलफल गर्दाको फोटो, नक्सा आदि ।
 - (ग) समूहकेन्द्रित छलफल वा उपभोक्ता समिति वा लाभग्राहीसँगको छलफलको माइन्यूट ।
 - (घ) जानिफकारसँगको अन्तर्वार्ताका सूचनाहरू ।
- (अ) आयोजनाको पहिलो ब्रिफिड: आयोजनाबाट ब्रिफिड लिई अन्तरक्रिया र विवरण संकलन गरिँदा कार्यथलोमा हेर्ने विषय र समस्या पहिचानमा सहयोग पुग्दछ । यस्तो अन्तरक्रियामा देहायका विषयहरू समेट्न लगाउनुपर्दछ:-
- (क) आयोजना शुरु भएको मिति तथा समाप्त हुने अनुमानित मिति ।

- (ख) आयोजनाबाट अपेक्षित लाभान्वित जनसंख्या ।
- (ग) आयोजनाको शुरु लागत र संशोधन भएको भए सोको विवरण ।
- (घ) आयोजनाको ठेकका लागे, नलागेको अवस्था ।
- (ङ) समयअनुसार लक्षित प्रगति भए, नभएको जानकारी ।
- (आ) कार्यस्थलको अवलोकन: आयोजनाको निर्माणस्थलमा गई भैरहेका कार्यहरूको प्रत्यक्ष अवलोकन सबैभन्दा महत्वपूर्ण अनुगमन विधि हो । अवलोकन गर्दा फिल्ड बुकमा रहेका विवरणहरू, कार्यस्थलको नक्सा वा भिडियो रेकर्ड प्रमुख सूचनाको स्रोत हुने भएकाले यस्ता विषयहरू संकलन गरिनु पर्दछ ।
- (इ) सार्वजनिक सुनुवाइ/परीक्षण वा समूहकेन्द्रित छलफल: आवश्यकताअनुसार जिल्लास्तरमा कार्यालय प्रमुखहरूको बैठक गर्ने वा धेरै व्यक्तिहरूलाई एक ठाउँमा भेला गरेर सार्वजनिक सुनुवाइ वा सार्वजनिक परीक्षण गर्ने वा समूहकेन्द्रित छलफल गर्न सकिन्छ । यसमा देहायबमोजिमका क्रियाकलापहरूको आवश्यकता पर्दछ :-
- (क) सार्वजनिक सुनुवाइ वा परीक्षणमा आवश्यकताअनुसारका व्यक्तिहरू आमन्त्रण गर्न सकिने भए पनि समूहकेन्द्रित छलफलमा आयोजनासंग सम्बन्धित जानिफकार ५-७ जनालाई छलफलमा संलग्न गराई तथ्याङ्क सिर्जना गर्ने ।
- (ख) मिश्रित वा खास समूह, लिंग, वर्गका आधारमा पृथक समूह बनाउन सकिने ।
- (ग) आयोजनाबाट लाभान्वित र लाभ नपाउने दुबैथरी व्यक्तिलाई छलफलमा संलग्न गराउने ।
- (घ) छलफलको प्रारम्भमै आफ्नो परिचय र छलफलको उद्देश्यबारे जानकारी दिने ।
- (ङ) एकजनाले सहजीकरण गर्ने र सबैको आवाज सुन्ने वातावरण सिर्जना गर्ने ।
- (च) टेप रेकर्ड गर्ने, फोटो खिच्ने र छलफलको नोट विस्तृत रूपमा टिजे ।
- (छ) आयोजनाबाट प्रेषित परिमाणात्मक तथ्याङ्कसँग गुणात्मक सूचनालाई भिडाउन प्रयास गर्ने ।
- (ई) जानिफकार व्यक्तिसँगको अन्तरवार्ता/कुराकानी: कहिलेकाहीं ठूलो समूहमा सूचना प्राप्त गर्न कठिन हुनसक्ने हुँदा केही व्यक्तिसँग देहायबमोजिम पृथक रूपमा अन्तरवार्ता/कुराकानी गरी सूचना संकलन गर्ने उपयुक्त हुन्छ :-
- (क) अन्तर्वार्ता/कुराकानीका लागि उपयुक्त व्यक्ति छनौट गर्ने र यस्तो अन्तर्वार्ता आयोजनाबाट लाभान्वित हुने वा नहुने व्यक्तिसँग समेत लिन सकिने ।

- (ख) अन्तर्वार्ता/कुराकानीमा प्रश्न राख्दा जातीय, धार्मिक, सांस्कृतिक, लैगिंक, क्षेत्रीय, भाषिक आदि संवेदनशीलतालाई ध्यान दिने ।
- (ग) यस तरिकाबाट सूचना संकलन गर्दा सम्बद्ध व्यक्तिसँग सहमति लिई अन्तर्वार्ता/कुराकानीको रेकर्ड गर्ने, फोटो खिच्ने, छलफलको नोट विस्तृत रूपमा टिने ।
- (घ) यस्ता अन्तर्वार्ता/कुराकानी आयोजनाले पेश गरेका परिमाणात्मक प्रगति विवरणको तथ्य एकिन गर्न उपयोगी हुने भएकाले प्रश्न राख्दा यस पक्षलाई विशेष ध्यान दिनुपर्ने ।
- (ङ) अन्तर्वार्ता/कुराकानीबाट प्राप्त सूचना के विषयमा कसरी प्रयोग गर्ने हो पहिले नै प्रष्ट हुनुपर्ने ।
- उ) आयोजनासँग दोस्रो अन्तरक्रिया: केन्द्रमा उपलब्ध विवरण, आयोजनाबाट प्राप्त तथ्य तथा तथ्यांक, स्थलगत अवलोकन तथा समूह वा व्यक्तिहरूसँगको अन्तर्वार्ताबाट प्राप्त सूचनाका आधारमा सूचनाहरूको त्रिभुजीकरण तथा प्रारम्भिक विश्लेषण गरी आयोजनासँगको दोस्रो विस्तृत छलफलमा राख्नुपर्छ । यसो गर्दा विभिन्न तथ्याङ्क तथा विवरणहरूको तथ्य एकिन गर्न र आयोजनालाई अनुगमनका प्रारम्भिक निष्कर्षबारे जानकारी दिन र पुष्ट्याई गर्नुपर्ने भए सो गर्ने अवसर हुन्छ । यस्तो छलफलको अनिवार्य रूपमा टिपोट गरी प्रतिवेदनमा समावेश गर्नुपर्दछ ।
- ख.३) तथ्याङ्क तथा सूचनाको विश्लेषणका आधारहरू:
- स्थलगत रूपमै प्राप्त सूचनाहरूको देहायबमोजिमको संक्षिप्त विश्लेषण गरी सोबारे प्रष्ट जानकारी लिनुपर्ने हुन्छ । यस्तो प्रारम्भिक विश्लेषणमा निम्नबमोजिम तथ्याङ्कहरू भिडाउन सकिने :-
- (क) ठेक्का लगाइसकिएको संख्या/रकम र ठेक्का लगाउनुपर्ने कुल संख्या/रकमको तुलना (प्रतिशतमा) ।
- (ख) विभिन्न अबिधिको पुँजीगत तथा चालू खर्च र विनियोजित बजेटको तुलना ।
- (ग) आयोजनाको वितेको समयसँग भौतिक तथा वित्तीय प्रगतिको तुलना ।
- (घ) ठेक्का सम्भौताअनुरूप कार्य सम्पन्न गर्नुपर्ने समय र सोको प्रगति ।
- (ङ) अपेक्षित अनुमान तथा जोखिम र वर्तमान स्थितिको समीक्षा ।
- (च) लक्ष्य र प्रगतिको तुलना गरी अन्तरको विश्लेषण ।
- (छ) आयोजनाबाट अपेक्षित नतिजा हासिल गर्ने सम्बन्धमा भएको प्रगति ।
- (ज) विभिन्न स्रोतबाट संकलित तथ्याङ्क वा सूचनाको त्रिभुजीकरण ।

लक्ष्य र प्रगतिको अन्तर विश्लेषण गर्दा देहायबमोजिमको तालिका प्रयोग गर्नुपर्दछ :-

सूचक	लक्ष्य	प्रगति	लक्ष्य र प्रगतिको अन्तर	कारण	समाधानका उपायहरू

ख.४) स्थलगत अनुगमन/निरीक्षणमा सूचकको प्रयोग

विकास आयोजनाहरूका सूचकहरू आयोजनाको दस्तावेज, लगफ्रेम र वार्षिक कार्यक्रम फाराममा समेत समावेश गरिएको हुन्छ । तर व्यवहारमा कठिनाई आयोजनाहरू मूलतः स्थानीय स्तरका आयोजनाहरूको दस्तावेज र लगफ्रेम पनि नबनेको हुनसक्ने भएकाले वार्षिक कार्यक्रम फारामको पाना नं. २ मा समावेश गरिएका सूचकहरूलाई नै स्थलगत अनुगमन/निरीक्षणका क्रममा प्रयोगमा ल्याउनुपर्दछ । यिनै सूचकहरूलाई आधार मानी लक्ष्य र प्रगतिको अन्तर विश्लेषण गरिनुपर्दछ ।

(ग) प्रतिवेदनको तयारी

आयोजनाको निरीक्षण गरेपछि सम्बद्ध पदाधिकारी तथा व्यक्तिहरूले देहायका विषय समावेश गरी प्रतिवेदन तयार गर्नुपर्नेछ:-

- (क) पृष्ठभूमि
- (ख) आयोजनाको समग्र चिनारी (अपेक्षित उपलब्धि, स्रोत व्यवस्था समेत)
- (ग) गत आ.व.सम्मको प्रगति स्थिति
- (घ) चालू आ.व. को अछितयारी र स्वीकृत कार्यक्रम प्राप्त भए, नभएको
- (ङ) वार्षिक लक्ष्यका तुलनामा भौतिक तथा वित्तीय प्रगति स्थिति
- (च) जनशक्तिको व्यवस्था र यस सम्बन्धमा देखिएका विषयहरू
- (छ) विभिन्न सरोकारवालाहरूको धारणा
- (ज) विद्यमान समस्या तथा समाधानका प्रयासहरू
- (झ) टोलीबाट समस्या समाधानका लागि गरिएका प्रयासहरू
- (ञ) सुझावहरू तथा सोको कार्यान्वयन योजना
- (ट) निष्कर्ष ।

(घ) प्रतिवेदनका सुभावको सम्प्रेषण तथा कार्यान्वयन

- (१) नेपाल सरकारको वार्षिक बजेटबाट खर्च हुने वा अन्य कुनै स्रोतबाट दैनिक भ्रमण भत्ता भुक्तानी लिनेगरी विकास आयोजनाको अनुगमनका लागि काजमा खरिटे कर्मचारीले पेश गर्नुपर्ने भ्रमण प्रतिवेदन अनिवार्य रूपमा सम्बद्ध निकायको वेवसाइटमा राख्नुपर्नेछ ।
- (२) राष्ट्रिय योजना आयोग लगायत सम्बद्ध अनुगमन गर्ने निकायहरूले आयोजनाहरूको स्थलगत निरीक्षण गरी प्रतिवेदनमार्फत पेश गरेका सुभावहरू देहायबमोजिमको कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी सम्बद्ध निकायहरूको हुनेछ :-

सुभावहरू	प्रमुख कार्यहरू	समय सीमा	जिम्मेवार निकाय	आवश्यक साधन	अनुगमन गर्ने निकाय

(ङ) स्थलगत निरीक्षण प्रक्रियामा सहयोग

विकास आयोजनाहरूको कार्यान्वयन गर्ने सम्बद्ध मन्त्रालय, विभाग, कार्यालय, आयोजनाहरूले आवश्यक सूचना तथा विवरण उपलब्ध गराउने, ब्रिफिंग दिने र स्थलगत रूपमा भ्रमण गराई अनुगमन गर्ने व्यक्ति वा टोलीलाई सहयोग गर्नुपर्नेछ ।

(च) आचारसंहिता

अनुगमन गर्ने व्यक्तिले प्रचलित कानूनी प्रावधानको सम्मान एवम् अवलम्बन गर्ने, स्थलगत भ्रमण आवश्यकताअनुसार आयोजना सञ्चालन गर्ने निकायसँगको छलफलमार्फत तय गरिएको समयमा आयोजनाको नियमित कार्यसम्पादनमा वाधा नपर्ने गरी गर्ने र स्थलगत अनुगमन गर्न जाँदा खाने, बास बस्ने र सवारी साधन टोली आफैले व्यवस्था गर्नुपर्नेछ ।

परिच्छेद - चार

मूल्याङ्कनसम्बन्धी व्यवस्था

४.१ पृष्ठभूमि

कार्यान्वयनमा रहेका वा सम्पन्न भइसकेका नीति, योजना, कार्यक्रम वा आयोजनाको सान्दर्भिकता, कार्यकुशलता, प्रभावकारिता, दिगोपना र हासिल भएको प्रतिफल, असर तथा प्रभावको लेखाजोखा गरी सम्बन्धित पक्षलाई नितिजाप्रति जवाफदेही गराउन र विगतबाट पाठ सिकेर भावी योजना, नीति, कार्यक्रम र आयोजनाको तर्जुमालाई तथ्यपरक बनाउन मूल्याङ्कनको महत्वपूर्ण भूमिका रहन्छ । यसरी मूल्याङ्कन गर्दा आन्तरिक वा स्वःमूल्याङ्कन (Internal or Self Evaluation) वा स्वतन्त्र तथा विज्ञ तेस्रो पक्ष (External of Third Party) मार्फत् गराउन सकिनेछ । मूल्याङ्कनलाई संस्थागत गर्न यससम्बन्धी सहजीकरण, मूल्याङ्कन कार्य संचालन र मूल्याङ्कनको नितिजाको प्रयोगसम्बन्धी क्षमता विकास हुनुपर्दछ । मूल्याङ्कन गराइएपछि प्राप्त हुने सुझावहरूको कार्यान्वयनले नै भावी नीति तथा कार्यक्रमलाई तथ्यपरक बनाउन र जिम्मेवार पक्षलाई जवाफदेही गराउन मद्दत पुग्दछ ।

४.२ विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको मूल्याङ्कन

- (क) सार्वजनिक निकायले विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको डिजाइन, लाभ-लागत, प्राविधिक एवम् वातावरणीय पक्ष, लैगिक समानता र समावेशिता समेतको आधारमा मूल्याङ्कन गर्नु, गराउनुपर्नेछ ।
- (ख) यस्तो मूल्याङ्कन गर्दा सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता, प्रभाव, दिगोपना र राष्ट्रिय योजना आयोगले समय समयमा निर्धारण गरेका विषयहरूलाई समेत आधारका रूपमा लिनुपर्नेछ ।

४.३ मूल्याङ्कनको समय र किसिम

विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको मूल्याङ्कन देहायबमोजिम कार्यान्वयन गर्ने निकाय आफैले वा स्वतन्त्र निकायमार्फत गर्न गराउन सकिनेछ :-

- (क) कार्यक्रम तथा आयोजनामा स्रोत साधनको लगानी वा कार्यान्वयन शुरू गर्नुअघिकै अवस्थामा सोको औचित्य र लाभ-लागतका आधारमा पूर्वमूल्याङ्कन,
- (ख) कार्यक्रम तथा आयोजनाको कार्यान्वयनको अवस्थामा आवश्यकताअनुसार सोको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता र दिगोपनाको आधारमा चालू मूल्याङ्कन,
- (ग) कार्यक्रम तथा आयोजना सम्पन्न हुने समयमा वा सम्पन्न भइसकेपछि सोको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता तथा दिगोपनाको स्थिति समेत लेखाजोखा गरी आयोजना सम्पन्न प्रतिवेदन वा आयोजना सम्पन्न मूल्याङ्कन,

- (घ) आयोजना संचालन गर्ने सार्वजनिक निकायले आयोजना सम्पन्न हुने समयमा वा सम्पन्न भएपछि तत्काल आयोजना सम्पन्न प्रतिवेदन वा आयोजना सम्पन्न मूल्याङ्कन,
- (ड.) कार्यक्रम तथा आयोजना सञ्चालन वा कार्यान्वयन गर्ने क्रममा आकस्मिक रूपमा समस्या आएमा वा आउनसक्ने संभावना देखिएमा वा अन्य कुनै कारणले जुनसुकै बेला गरिने मूल्याङ्कन।

४.४ नीति तथा योजनाको मूल्याङ्कन

- (क) सार्वजनिक निकायले आफूसंग सम्बन्धित नीतिमा व्यवस्था भएबमोजिम सो नीतिको आफैले वा तेस्रो पक्षबाट मूल्याङ्कन गर्नु गराउनुपर्नेछ। यसरी गरिएको मूल्याङ्कनबाट प्राप्त सुभावलाई उक्त नीतिमा परिमार्जन गर्दा वा नयाँ नीति तर्जुमा गर्दा पृष्ठपोषणको रूपमा लिनुपर्नेछ।
- (ख) राष्ट्रिय योजना आयोगले दीर्घकालीन र आवधिक योजनाको बीचमा र अन्त्यमा आवश्यकताअनुसार तेस्रो पक्षलाई समेत संलग्न गराई मूल्याङ्कन गराउनुपर्नेछ।

४.५ मूल्याङ्कनको नम्स तथा मापदण्डको निर्धारण

- (क) राष्ट्रिय योजना आयोगले समय समयमा सार्वजनिक निकाय, गैरसरकारी संस्थाहरूबाट गरिने मूल्याङ्कनको नम्स तथा मापदण्डको विधि तथा प्रक्रिया निर्धारण गर्नेछ।
- (ख) कुनै आयोजनामा सार्वजनिक स्रोत साधन लगानी गर्नुअघि भविष्यमा हुने आम्दानी र खर्चलाई वर्तमान मूल्यमा आर्थिक तथा वित्तीय विश्लेषण गर्नुपर्नेछ। यस्तो विश्लेषण गर्दा विषय क्षेत्रगत छुट (डिस्काउन्ट) दर राष्ट्रिय योजना आयोगबाट तोकेबमोजिम हुनेछ।
- (ग) आयोगबाट निर्धारण गरिएका नम्स तथा मापदण्डको सार्वजनिक निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र, विकासका साझेदार लगायत सम्बन्धित सबै पक्षले पालना गर्नुपर्नेछ।
- (घ) सार्वजनिक निकायले सञ्चालन गरेका विकास योजना, नीति, कार्यक्रम तथा आयोजनाको स्वःमूल्याङ्कन र तेस्रो पक्षबाट गरिने मूल्याङ्कनमा मूल्याङ्कनकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको समय समयमा आयोगले निर्धारण गर्नेछ।

४.६ मूल्याङ्कनका विधिहरू

कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनको प्रक्रिया (Process) र प्रभाव (Impact) को मूल्याङ्कन गर्न सकिन्छ। प्रक्रियाको मूल्याङ्कन गर्दा कार्यान्वयन प्रक्रिया तथा स्थिति, कार्यान्वयन कार्ययोजनाको पालना र समस्याको बोरेमा पूर्वजानकारी प्रक्रियालाई जोड दिइएको हुन्छ। यसले कार्यान्वयन तहका समस्या पहिचान र समाधान गर्न मद्दत पुर्याउँछ।

प्रभाव मूल्याङ्कनअन्तर्गत आयोजनाको कार्यान्वयनबाट प्रत्यक्ष वा परोक्ष रूपमा हासिल भएका परिवर्तनहरूको लेखाजोखा गरिन्छ। यसले कुनै खास कार्यक्रम वा आयोजनाको अभावमा के कर्ति परिवर्तन मात्र संभव

थियो भनी Counterfactuals को समेत विश्लेषण गर्दछ । प्रभाव मूल्याङ्कन Experimental, Quasi-experimental/Experimental विधिहरूको प्रयोग गरेर गर्ने गरिन्छ । प्रभाव मूल्याङ्कनका देहायबमोजिम विभिन्न विधिहरू छन् :

४.६.१ कार्यक्रम/आयोजना सञ्चालन हुनुअघि र सञ्चालन भइसकेपछिको अवस्थाको तुलना (Before and After Analysis)

सम्बन्धित कार्यक्रम/आयोजना सञ्चालन हुनुअघिको अवस्था र सञ्चालन भइसकेपछि लाभग्राही समूह (Treatment Group) मा आएको अवस्थाबीच तुलना गरी तथ्याङ्क विश्लेषण गरिन्छ ।

उदाहरणका लागि साक्षरतासम्बन्धी कुनै कार्यक्रम सञ्चालन गर्नुअघि कुनै गाउँको साक्षरता २०६५ सालमा ४५ प्रतिशत थियो र उक्त कार्यक्रम सञ्चालन भइसकेपछि त्यस गाउँको साक्षरता २०७३ मा ५६ प्रतिशत पुग्यो भने यस पद्धतिअनुसार सो कार्यक्रमले ८ वर्षमा ११ (५६-४५) प्रतिशत साक्षरता बढाएको मानिन्छ । यस विधिले साक्षरता कार्यक्रम त्यहाँ सञ्चालन नभएकै भए पनि केही प्रतिशत साक्षरता आँफै बढनसक्दर्थो भन्ने कुरा मान्दैन र बढेको साक्षरताको दरको जस यस कार्यक्रमलाई मात्र दिन्छ, जुन सही होइन । त्यसैले यो कमजोर विधि हो र धैरै कम मात्र प्रचलनमा रहेको छ ।

४.६.२ साधारण रूपमा परिवर्तन हेतु विधि (Simple Difference Method):

यसमा सम्बन्धित कार्यक्रम वा आयोजना सम्पन्न भइसकेपछि त्यसले लाभग्राही समूह (Treatment Group) मा ल्याएको परिवर्तन र सो कार्यक्रम वा आयोजनाले नसमेटेका समूह (Comparison Group) को स्थिति विभिन्न सूचकका आधारमा तुलना गरी परिवर्तनको मूल्याङ्कन गरिन्छ ।

उदाहरणका लागि साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन भैसकेपछि कार्यक्रम सञ्चालन भएको गाउँमा साक्षरता २०७३ मा ५६ प्रतिशत पुग्यो तर उक्त साक्षरता कार्यक्रमले नसमेटेको विशेषताहरू भएको गाउँमा भने साक्षरता ४२ प्रतिशत मात्र छ भने यस पद्धतिअनुसार सो कार्यक्रमले १४ (५६-४२) प्रतिशत साक्षरता बढाएको मानिन्छ । यस विधिले साक्षरता कार्यक्रम सञ्चालन गर्नुअघि ती दुबै गाउँको साक्षरताको स्थिति कस्तो थियो भन्ने नहेरी कार्यक्रम सम्पन्न भएपछि मात्रै कार्यक्रमले समेटेको र नसमेटेको गाउँको साक्षरता स्थितिको तुलना गरी मूल्याङ्कन गर्ने भएकाले यो पनि निकै कमजोर विधि हो । त्यसैले, यो विधि पनि धैरै कम मात्र प्रचलनमा रहेको छ ।

४.६.३ दोहोरो रूपमा परिवर्तन हेतु विधि (Difference in Difference or Double Difference method):

यसमा सम्बन्धित आयोजना प्रारम्भ हुनुपूर्व लाभग्राही समूह (Treatment Group) को विभिन्न सूचकको स्थिति र आयोजना सम्पन्न भइसकेपछि त्यही समूहको सूचकमा आएको परिवर्तनको फरक निकालिन्छ । त्यसैरी आयोजनाले नसमेटेका समूह (Comparison Group) को पनि तिनै सूचकका आधारमा आयोजना प्रारम्भ हुनुपूर्व र सम्पन्न भइसकेपछिको स्थिति तुलना गरी फरक हेरिन्छ । यसरी आयोजनाका लाभग्राही समूह र लाभ

नपाएका समूहको विभिन्न सूचकका आधारमा देखिएको परिवर्तनको पुनः फरक निकालिन्छ । यसरी निकालिने फरक नै सो आयोजनाले त्याएको वास्तविक परिवर्तन वा प्रभाव हो ।

उदाहरणका लागि साक्षरता कार्यक्रम संचालन गर्नुअघि सो कार्यक्रम लागू भएको कुनै गाउँ (Treatment Village) को साक्षरता २०६५ सालमा ४५ प्रतिशत थियो र उक्त कार्यक्रम संचालन भैसकेपछि त्यस गाउँको साक्षरता २०७३ मा ५६ प्रतिशत पुग्यो भने ८ वर्षमा ११ (५६-४५) प्रतिशत साक्षरता बढेको देखियो । त्यसैगरी साक्षरता कार्यक्रम लागू नभएको त्यस्तै गाउँ (Comparison Village) मा २०६५ मा साक्षरता ४३ प्रतिशत थियो र २०७३ मा ४८ प्रतिशत पुगेको पाइएकाले सो ८ वर्षमा त्यहाँ ५ (४८-४३) प्रतिशत साक्षरता कुनै कार्यक्रमविना नै बढेको पाइयो । यस स्थितिमा दोहोरो रूपमा परिवर्तन हेर्ने विधिबाट मूल्याङ्कन गर्दा उक्त साक्षरता कार्यक्रमले ६ (११-५) प्रतिशतले साक्षरता दर बढाएको मानिन्छ । यो विधिअन्तर्गत कार्यक्रम नभएको अवस्थामा पनि के कति साक्षरता दर बढ्यो त भन्ने विषयलाई Counterfactual का रूपमा लिई दुई पटक फरक निकाली मूल्याङ्कन गरिन्छ । प्रभाव मूल्याङ्कन गर्दा यो विधि राम्रो मानिने गरिएकाले यो धेरै प्रचलनमा रहेको छ ।

४.६.४ Randomized Control Trial (RCT) विधि

माथि उल्लिखित विधिहरूअनुरूप प्रभाव मूल्याङ्कन गर्दा कार्यक्रम वा आयोजना सम्पन्न भएपछि Retrospective मूल्याङ्कन गरिन्छ भने यस विधिअनुरूप कार्यक्रम संचालन भएदेखि नै मूल्याङ्कन Prospective प्रारम्भ गरिन्छ । यसैगरी यस विधिमा कार्यक्रम पाउने समूह र कार्यक्रमले नसमेट्ने वा कार्यक्रमको मूल्याङ्कनका लागि मात्र छानिने समूह छ्नौट गर्दा Randomization गरिने हुँदा समूहभित्रका जोसुकै परिवार वा व्यक्ति पनि Treatment वा Comparison Group मा पर्न सक्दछन् । यस हिसाबले अन्य विधिमा जस्तो कार्यक्रमले कुनै समुदायमा पारेको प्रभाव मूल्याङ्कन गर्ने प्रयोजनका लागि मात्र अर्को समूहलाई कार्यक्रम नदिइराख्ने जस्तो नैतिकताको प्रश्न यसमा कम मात्र उठ्छ किनकि यसमा कार्यक्रम पाउने र नपाउने समूहहरू छुट्याउँदा पैसा फडकारेर (Coin Toss) वा यस्तै विधि अपनाएर छुट्याउने गरिन्छ । यसरी समूह छुट्याउँदा जो कोही पनि एउटा समूहमा पर्नसक्ने स्थिति रहन्छ । त्यसैले यस विधिलाई प्रभाव मूल्याङ्कनको Gold Standard विधि पनि भन्ने गरिन्छ । यसको प्रचलन व्यापक रूपमा बढ्दै गएको छ ।

उल्लिखित तीन विधिका अतिरिक्त थुप्रै अन्य विधिहरू पनि छन् । मूल्याङ्कन गर्नुपर्ने नीति, कार्यक्रम र आयोजनाको प्रकृति र मूल्याङ्कनको उद्देश्यका आधारमा कुन विधि अपनाउने भन्ने फरक पर्दछ ।

४.७ मूल्याङ्कनका लागि सूचना संकलन गर्ने विधिहरू

कार्यक्रम/आयोजनाको मूल्याङ्कनका विधिहरूबाट प्राप्त हुने तथ्याङ्क वा सूचनाहरू देहायबमोजिम परिमाणात्मक, गुणात्मक र मिश्रित गरी तीन प्रकारका हुन्छन् :-

४.७.१ परिमाणात्मक विधि (Quantitative Method)

कार्यक्रम/आयोजनाले अपेक्षित प्रभाव वा असर के कति हदसम्म प्राप्त गर्न सक्यो वा सकेन भन्ने विषयलाई संख्या, प्रतिशत लगायत अन्य तथ्याङ्कीय पद्धतिहरूमार्फत मापन र परीक्षण गर्ने विधि परिमाणात्मक विधि हो ।

लक्षित कार्यक्रम/आयोजनाबाट सेवाग्राहीहरूले प्राप्त गरेका लाभलाई परिमाणात्मक रूपमा प्रस्तुत गर्न र तुलनात्मक रूपमा कार्यक्रम/आयोजनाको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता, प्रभाव र दिग्गोपना हेनका लागि यस विधिको प्रयोग गर्नुपर्दछ । प्रचलनमा रहेका केही परिमाणात्मक तथ्याङ्क प्राप्त गर्ने तरिकाहरू तल प्रस्तुत गरिएको छ ।

- क) प्रश्नावली र सर्वेक्षण विधि: सहभागितात्मक यो विधि आयोजनासँग सम्बन्धित धेरै सरोकारवालालाई उत्तरदाताका रूपमा सहभागी गराउनका लागि प्रयोग गरिन्छ । यस विधिबाट प्राप्त भएका सूचना तथा तथ्यांकलाई औसत, मध्य आदि परिमाणात्मक सूचकमा ढालेर विश्लेषण गरिन्छ ।
- ख) विद्यमान आधारभूत आंकडाहरू: मन्त्रालय, सम्बद्ध निकायहरूमा स्थापित व्यवस्थापन सूचना प्रणालीहरू र कार्यक्रम/आयोजनाको कार्यालयहरूद्वारा आवधिक प्रगति प्रतिवेदनहरूको तथ्याङ्क तथा सूचनाहरूको आधारमा अद्यावधिक गरिएका आधारभूत आंकडाहरूको उपयोग मूल्याङ्कन कार्यमा गरिन्छ । प्राप्त भएका तथ्याङ्क तथा सूचनाहरू प्रयोजनको तह र यसको उपादेयतालाई मध्यनजर गरी विश्लेषण गरिन्छ ।

४.७.२ गुणात्मक विधि (Qualitative Method)

सामान्यतया तथ्याङ्क वा सूचनाको प्रकृतिअनुसार परिमाणात्मक रूपमा मापन गर्न नसकिने अवस्थामा गुणात्मक विधिको प्रयोग गरिन्छ । विशेषतः सेवाग्राहीहरूको बानी व्यवहार, धारणा, सार्वजनिक सेवाप्रतिको सन्तुष्टि जस्ता विविध पक्षहरूलाई शब्द, भनाइ, चित्र र नक्साङ्कन जस्ता गुणात्मक विधिमार्फत मापन तथा विश्लेषण गर्नुपर्दछ । यस्तो विधिबाट गहन तहका सूचना तथा तथ्यांकहरू प्राप्त गर्ने र विश्लेषण गर्ने गरिन्छ ।

- क) प्रत्यक्ष अवलोकन विधि: यो विधि मुख्यतः परिमाणात्मक वा गुणात्मक परिवर्तन हुने क्षेत्रको मूल्याङ्कनमा प्रयोग गर्नुपर्दछ । उदाहरणका लागि कुनै पुल बनाउने कार्यक्रम रहेकोमा सो पुल बन्यो/बनेन भन्ने कुरा स्थलगत अवलोकनबाट थाहा पाइन्छ ।
- ख) लक्षित समूह विधि: यो सहभागितात्मक विधि भएकाले गुणात्मक परिवर्तन हुने क्षेत्रमा अन्य पक्षले तयार पारेका प्रतिवेदनहरू पुनरावलोकनका लागि प्रयोग गर्नुपर्छ । उदाहरणका लागि परामर्शदाताले तयार पारेको प्रतिवेदन ठीक छ/छैन भनी हेर्नका लागि यस विधिको प्रयोग गरिन्छ ।

- ग) अन्तर्वार्ता विधि: यो पनि सहभागितात्मक विधि भएकाले परिवर्तनको कारण र प्रत्यक्ष अवलोकनबाट तथ्यगत विषयहरू पत्ता लगाउन प्रयोग गर्नुपर्दछ । उदाहरणका लागि मुख्य सरोकारवालासँग छलफलका लागि अन्तर्वार्ता लिन सकिन्छ । तथ्याङ्क वा सूचनाका आवश्यकता हेरी अन्तर्वार्ता मुख्य गरी अर्द्ध-संरचित (Semi-Structured), सघन (Indepth), लक्षित समूह (Focused Group) र प्रमुख सूचनादाता (Key Informant) का माध्यमबाट लिन सकिन्छ । अर्द्ध-संरचित अन्तर्वार्ताको प्रयोग गर्दा आवश्यक मुख्य सूचनाको सूची तयार गरी खुला प्रश्नावलीका माध्यमबाट कुराकानीलाई अभिलेख गरिन्छ । सघन अन्तर्वार्ताका लागि अन्तर्वार्ता लिने व्यक्ति सीपयुक्त हुनुपर्छ र उत्तरदातासँग प्रत्यक्ष वा टेलिफोनका माध्यमबाट अन्तर्वार्ता गरी सूचना संकलन गरिन्छ । अन्तर्वार्ता लिंदा प्रश्नकर्ताले शिष्ट, सभ्य, सरल र सान्दर्भिक तबरबाट प्रस्तुत हुनुपर्दछ । कुनै पनि प्रकृतिको शक्ति प्रदर्शन नगर्नेतर्फ सजग रहनुपर्दछ । यसैगरी, प्रमुख सूचनादातासँगको अन्तर्वार्ता सो कार्यक्रम/आयोजनासँग सरोकार राख्ने विज्ञ वा दक्ष व्यक्तिसँग कुराकानी गरी सूचना संकलन गरिन्छ ।
- घ) नमूना विधि: कुन सहभागितात्मक विधिबाट मूल्याङ्कन गतिविधिमा कुन कुन सरोकारवालालाई सहभागी गराउने भन्ने कुराको एकिन गरी प्रतिनिधिमूलक हुनेगरी गरिने सर्वेक्षण कार्यका लागि यो विधिको प्रयोग गरिन्छ ।
- ड) सबल, दुर्बल, अवसर र चुनौती (SWOT) विश्लेषण गर्ने विधि: यो विधि सबल, दुर्बल, अवसर र चुनौतीहरू पत्ता लगाउन तथा खासगरी गुणात्मक तथ्याङ्क र मूल्याङ्कन नितिजालालाई एकीकृत गर्ने प्रयोग गरिन्छ ।
- च) दस्तावेज अध्ययन: कार्यक्रम/आयोजना सम्बन्धित विभिन्न समयमा तयार गरिएका वा विद्यमान स्रोत सामग्रीहरूको दस्तावेज अध्ययन गरी निचोड निकालिन्छ ।

४.७.३ मिश्रित विधि (Mixed Method)

मिश्रित विधि कार्यक्रम/आयोजनाको मूल्याङ्कन गर्दा अपनाइने परिमाणात्मक विधि र गुणात्मक विधि दुवैको मिश्रण हो । परिमाणात्मक र गुणात्मक विधिबाट प्राप्त हुने तथ्याङ्क वा सूचनाका प्रकृति, दिगोपना, सूचनादाताको ज्ञान वा दक्षताका आधार जस्ता सैद्धान्तिक पक्ष र मूल्याङ्कन प्रक्रिया अवलम्बन गर्दाका व्यावहारिक पक्षहरू जस्तै: भरपर्दा निचोडहरू, कर्मचारीका सीपहरू, लागत र समयसीमाले निर्धारण गर्ने भएकोले मिश्रित विधि अवलम्बन गरिन्छ । सामाजिक क्षेत्रको अध्ययन अनुसन्धानमा यो विधिको प्रयोग बढौदै गएको पाइन्छ । परिमाणात्मक र गुणात्मक विधिबाटको प्राप्त निचोडको वैधता र विश्वसनीयता परीक्षण गरी निर्णय गर्न सहज हुने भएकोले मिश्रित विधिको प्रयोग बढी हुने गरेको छ । मिश्रित विधिको एक नमूना तलको तालिकामा दिइएको छ ।

तालिका - ८

मिश्रित विधिको नमूना ढाँचा

परिमाणात्मक	गुणात्मक	गुणात्मक
(प्रश्नावली)	(लक्षित समूहसँग खोजमूलक छलफल)	(मुख्य सूचनादातासँगको अन्तर्वार्ता)
१.		
२.		

यस तालिकाअनुसार निश्चित गरिएको सूचना वा तथ्याङ्क प्रश्नावलीका माध्यमबाट प्राप्त गरी सो सूचना वा तथ्याङ्क भरपर्दो हो वा होइन भन्ने पक्षको सत्य तथ्य एकिन गर्न समूह छलफलबाट खोज गरिने वा अझ विश्वस्त हुन प्रमुख सूचनादातासँग अन्तर्वार्ताका माध्यमबाट सुनिश्चित गर्ने गरिन्छ । यस विधिको अवलम्बन गर्दा अवस्था हेरी पहिले गुणात्मक र त्यसपछि परिमाणात्मक विधि अपनाउने वा पहिले परिमाणात्मक र त्यसपछि गुणात्मक विधि अपनाउने वा दुवैवटा विधिअन्तर्गत सँगसँगै तथ्याङ्क संकलन गर्न पनि सकिन्छ ।

यसरी प्राप्त गरिएका सूचना वा तथ्याङ्कलाई विश्लेषण गर्दा उही प्रकृतिका अन्तरविषयवस्तुसँग (Intra-case Analysis) वा अन्य विषयवस्तुसँग (Cross-case Analysis) तुलना गर्नुपर्छ । उदाहरणका लागि अन्तरविषयवस्तुसँग तुलना गर्दा एउटा विद्यालयको विद्यार्थीका सिकाइ असर मापन गर्दा उही कक्षाका सबै विद्यार्थीहरूको असरका बारे विद्यार्थीहरू, शिक्षकहरू वा अधिभावकहरूसँगको छलफल वा कुराकानीबाट प्राप्त निचोडलाई तुलना गरिन्छ । मूल्याङ्कन गराउनुको उद्देश्य र मूल्याङ्कनका प्रश्नहरू मूल्याङ्कनबाट प्राप्त नतिजाको प्रयोग, नतिजा चाहिने समय र सोका लागि आवश्यक लगानी समेतलाई आधार मानी मूल्याङ्कनका विधि निर्धारण गर्नुपर्दछ । मिश्रित विधिको प्रयोगबाट तथ्याङ्क तथा सूचनाहरूको विश्वसनीयता कायम राख्न सकिने भएकाले कार्यक्रम/आयोजनाको उपलब्धि र सिकाइबारे वस्तुगत तथ्य प्राप्त हुन्छ ।

४.७.४ मूल्याङ्कन कार्यमा विभिन्न निकायहरूको भूमिका

सम्पन्न भएका कार्यक्रम/आयोजना वा चालू रहेका कार्यक्रम/आयोजनाको तेस्रो पक्षबाट मूल्याङ्कन गराउने सार्वजनिक निकायहरूले निम्न कार्यहरू गर्नुपर्दछ :

- क) मूल्याङ्कनको लागि उपयुक्त कार्यक्रम/आयोजनाको छनौट गर्ने ।
- ख) आन्तरिक वा बाह्य मूल्याङ्कनकर्ता कसबाट मूल्याङ्कन गराउने हो निर्कीर्ति गर्ने । छनौट भएको कार्यक्रम/आयोजनाको मूल्याङ्कनको लागि कार्यशार्त बनाउने ।
- ग) मूल्याङ्कन कार्यको लागि चाहिने उपयुक्त समूह (Team) को पूर्वअनुभव आवश्यक पर्ने भए सो समेत समावेश गरी मूल्याङ्कनका आधारहरू (Evaluation Criteria) निर्धारण गर्ने ।

- घ) बाह्य मूल्यांकन भएमा सार्वजनिक पत्रपत्रिकाको माध्यमबाट मूल्यांकनका लागि प्रस्ताव आहवान गर्ने ।
- ङ) प्राप्त भएका मूल्यांकनका प्रस्तावहरू, निर्धारित कार्यशर्त तथा मूल्यांकनका आधारहरूअनुसार भए, नभएको मूल्यांकन गरी उपयुक्त प्रस्तावकसेँग सम्झौता गर्ने ।
- च) मूल्यांकन समूहसँग मूल्यांकनका उद्देश्य तथा आवश्यकता सम्बन्धमा छलफल गर्ने ।
- छ) मूल्यांकनकर्ताबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार तयार भएका प्रश्नावली र मूल्यांकन नमूना सम्बन्धमा छलफल गर्ने ।
- ज) स्थलगत अध्ययनबाट प्राप्त प्रतिवेदनलाई मूल्यांकनको कार्यशर्तअनुसार भए, नभएको र प्रश्नावलीअनुसारका विषयहरूलाई समेटिएको छ, छैन भन्ने सम्बन्धमा छलफल गर्ने ।
- झ) मूल्यांकनकर्ताबाट प्राप्त मस्यौदा प्रतिवेदनभित्र स्थलगत अध्ययन प्रतिवेदनमा औल्याइएका चुँदाहरू समावेश भए नभएको हेरी सरोकारवालाहरू सबैको उपस्थितिमा प्रतिवेदनमाथि छलफल गर्ने ।
- ञ) मस्यौदा प्रतिवेदनमा भएको छलफलबाट आएको राय सुझावलाई समावेश गराई अन्तिम प्रतिवेदन प्राप्त गर्ने ।
- ट) अन्तिम प्रतिवेदनले दिएका सुझावहरूलाई तालिका १४ मा दिइएको मूल्यांकन कार्ययोजना ढांचामा प्रस्तुत गरी आवश्यक कार्यको व्यवस्था गर्ने ।

४.७.५ मूल्यांकन प्रतिवेदनमा समेटिनुपर्णे विषयवस्तुहरू

मूल्यांकनकर्ताले मुख्यतः तालिका ९ मा प्रस्तुत भएको विषयवस्तु समेटिने गरी मूल्यांकन प्रतिवेदन तयार गर्नुपर्छ ।

मूल्याङ्कन प्रतिवेदनमा समेटिने विषयवस्तुहरू

कार्यकारी सारांश	मूल्याङ्कनबाट सिकिएको कुरा, सुभाव, विकास नतिजाको लागि विकास व्यवस्थापनलाई सहयोग गर्न यसको उपयोग
प्रतिवेदनको मुख्य भाग	<p>मूल्याङ्कनको परिचय</p> <ul style="list-style-type: none"> -पृष्ठभूमि -उद्देश्य -मूल्याङ्कनका प्रश्नहरू तथा परिकल्पना -उपलब्ध सामग्रीहरूको अध्ययनको सारांश- नीति, विगतका अध्ययनको निष्कर्ष आदि <p>मूल्याङ्कनको कार्यपद्धति</p> <ul style="list-style-type: none"> -समग्र मूल्याङ्कनको रूपरेखा -मूल्याङ्कन विधिहरू -तथ्यांक संकलन विधि-जनसंख्या तथा नमूना आकार (Population and Sample Size) -तथ्याङ्क तथा सूचनाको विश्लेषण विधि -मूल्याङ्कनको सीमाहरू <p>संकलित तथ्यांकहरूको विश्लेषण</p> <ul style="list-style-type: none"> -मूल्याङ्कनको सोच तालिका (Logical Framework) र विवरणात्मक सारांश -कार्यसम्पादन स्थिति (भौतिक तथा वित्तीय प्रगति तथा उपलब्धिहरू) -मूल्याङ्कन गरिएका हरेक पद्धतिको नतिजा -सान्दर्भिकता -प्रभावकारिता -कार्यदक्षता -असर तथा प्रभाव -दिगोपना <p>सबाल, निष्कर्ष तथा सुझावहरू</p> <ul style="list-style-type: none"> -मूल्याङ्कनबाट देखिएका सुझावहरू -नतिजाको सारांश, सिकाइ र सुझावहरू -सुझावहरूको कार्यान्वयन कार्ययोजना
अनुसूचीहरू	<ul style="list-style-type: none"> -कार्यान्वयनका लागि प्रयोग गरिएको शुरुको वस्तुगत खाका -मूल्याङ्कन सोच तालिका (Logical Framework) र प्रगति स्थिति देखिने तालिका -मूल्याङ्कन प्रश्न र सूचकहरूको मापनबाट विश्लेषण गरिएको नतिजा -अन्तर्वार्ता, सर्वे, सीधा सम्पर्क आदि माध्यमबाट संकलन गरिएको अपरिष्कृत तथ्याङ्क -सन्दर्भ सामग्रीको पुनरावलोकन

आयोजना तथा कार्यक्रमको सान्दर्भिकता, प्रभावकारिता, कार्यदक्षता, प्रभाव र दिगोपनाजस्ता विषय समेटी आवधिक रूपमा मूल्याङ्कन प्रतिवेदन समेत तयार गरी आयोगमा पठाउनुपर्दछ ।

परिच्छेद - पाँच

सूचक तथा सूचनाका स्रोतहरू

(दिगो विकासका लक्ष्यहरूको अनुगमन तथा मूल्याङ्कन रुपरेखा)

५.१ पृष्ठभूमि

नतिजामूलक अनुगमन तथा मूल्याङ्कनको प्रमुख आधार सूचकहरू हुन्। आवधिक योजना र यसको नतिजा खाका, वार्षिक कार्यक्रम तथा बजेट र आयोजनाका दस्तावेज तथा लगफ्रेमा विभिन्न तहका सूचकहरू समावेश गरिएका हुन्छन्। साथै, ती सूचकको समय समयमा मापन तथा प्रतिवेदनका लागि सूचनाका स्रोतहरू विकास गरिनुपर्दछ। नेपालले अन्तर्राष्ट्रिय रूपमा प्रतिवद्धता जाहेर गरेको दिगो विकास लक्ष्य लगायतका विभिन्न दस्तावेजहरूमा रहेका सूचकहरूको स्थिति सम्बन्धमा पनि नियमित सूचना लिने, प्रतिवेदन तयार गर्ने र ती सूचकहरू हासिल गर्न आवश्यक नीति, कार्यक्रम र स्रोत परिचालनका सम्बन्धमा पनि सुझाव दिइराख्नुपर्दछ। यसबाट ती सूचकहरू हासिल गर्न अनुकूल नीतिगत वातावरण तयार हुनजान्छ।

५.२ दिगो विकास लक्ष्यका सूचकहरू

सन् २०३० सम्ममा हासिल गर्नेगरी संयुक्त राष्ट्रसंघबाट जारी भएको दिगो विकासको लक्ष्यअन्तर्गत १७ वटा लक्ष्यहरू (Goals), १६९ परिमाणात्मक लक्ष्यहरू (Targets) र २३४ बटा विश्वव्यापी सूचकहरू (Global Indicators) रहेका छन्। राष्ट्रिय योजना आयोगद्वारा दिगो विकासको लक्ष्यअन्तर्गतका परिमाणात्मक लक्ष्यहरूको मापनका लागि विश्वव्यापी सूचकहरूले मात्र नपुने देखी नेपालको सन्दर्भलाई समेटनसक्ने केही सूचकहरू थप गरिएका छन्। यस दिग्दर्शनको अनुसूची ७ मा समावेश गरिएका ती सूचकहरूको २०१६ को स्थिति र सन् २०१९, २०२२, २०२५ र २०३० का लक्ष्यहरू समावेश गरी तयार गरिएको सूचकहरूको सूची आयोगबाट २०१७ डिसेम्बरमा प्रकाशित Nepal Sustainable Development Goals: Status and Roadmap: 2016-2030 नामक प्रतिवेदनमा समावेश गरिएको छ। साथै उक्त प्रतिवेदनमा ती सूचकको नियमित अनुगमनका लागि सूचनाका स्रोतहरू, सूचनाको खण्डीकरणका तहहरू (Level of Disaggregation), प्रतिवेदन गरिरहने समय (Frequency) र जिम्मेवार निकायहरू (Responsible Agencies) सम्बन्धी व्यवस्था समावेश गरिएको छ। दिगो विकास लक्ष्य, परिसूचक र सूचकहरू अनुसूची ७ मा उल्लेख गरिएको छ।

तालिका - १०

विकास लक्ष्यका सूचकहरू

सि.नं.	लक्ष्य (Goal)	परिमाणात्मक लक्ष्य (Target)	सूचकहरू		
			विश्वव्यापी (Global)	नेपालले थप गरेका	कुल संख्या
१.	गरीबीको अन्त्य सबै क्षेत्रमा रहेको सबै स्वरूपको गरीबीको अन्त्य गर्ने (End poverty in all its forms everywhere)	७	१४	१४	२८
२	शून्य भोकमरी भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण हासिल गर्ने र दिगो कृषिको प्रबद्धन गर्ने (End hunger, achieve food security and improved nutrition and promote sustainable agriculture)	८	१३	१७	३०
३	आरोग्यता तथा कल्याण स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवर्द्धन गर्ने (Ensure healthy lives and promote well-being for all at all ages)	१३	२७	३२	५९
४	गुणस्तरीय शिक्षा सबैका लागि समावेशी तथा न्यायोचित र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवर्द्धन गर्ने (Ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all)	१०	११	३५	४६
५	लैंगिक समानता लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीहरूको सशक्तीकरण गर्ने (Achieve gender equality and empower all women and girls)	९	१४	२२	३६
६	सफा पानी तथा सरसफाई सबैका लागि सफा पानी तथा सरसफाईमा पहुँच सुनिश्चित गर्ने (Ensure availability and sustainable management of water and sanitation for all)	८	११	१४	२५

सि.नं.	लक्ष्य (Goal)	परिमाणात्मक लक्ष्य (Target)	सूचकहरू		
			विश्वव्यापी (Global)	नेपालले थप गरेका	कुल संख्या
७	खर्चले धान्नसक्ने स्वच्छ ऊर्जा सबैका लागि खर्चले धान्नसक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने (Ensure access to affordable, reliable, sustainable and modern energy for all)	५	६	९	१५
८	मर्यादित काम तथा आर्थिक वृद्धि सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवर्द्धन गर्ने (Promote sustained, inclusive and sustainable economic growth, full and productive employment and decent work for all)	१२	१७	१४	३१
९	उद्योग, नवीन खोज र पूर्वाधार बलियो पूर्वाधार निर्माण गर्ने, औद्योगिकीकरणलाई दिगो बनाउने तथा नवीन खोजलाई प्रोत्साहन गर्ने (Build resilient infrastructure, promote inclusive and sustainable industrialization and foster innovation)	८	१२	८	२०
१०	न्यून असमानता देशभित्र र देशहरूबीच रहेको असमानतालाई न्यून गर्ने (Reduce inequality within and among countries)	१०	११	१६	२७
११	दिगो सहर र समुदायहरू सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने (Make cities and human settlements inclusive, safe, resilient and sustainable)	१०	१५	१५	३०
१२	जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्ने (Ensure sustainable consumption and production patterns)	११	१३	१०	२३

सि.नं.	लक्ष्य (Goal)	परिमाणात्मक लक्ष्य (Target)	सूचकहरू		
			विश्वब्यापी (Global)	नेपालले थप गरेका	कुल संख्या
१३	जलवायुसम्बन्धी कारबाही जलवायु परिवर्तन तथा यसका प्रभावहरूविरुद्ध लड्न तत्काल कारबाही थाल्ने (Take urgent action to combat climate change and its impacts)	५	८	११	१९
१४	जलमुनिको जीवन समुद्र, महासागर र समुद्री प्रोत्तराको संरक्षण तथा दिगो प्रयोग गर्ने (Conserve and sustainably use the oceans, seas and marine resources for sustainable development)	१०	१०	०	१०
१५	जमिनमाथिको जीवन वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरणविरुद्ध लड्ने, भूक्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्द याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने (Protect, restore and promote sustainable use of terrestrial ecosystems, sustainably manage forests, combat desertification, and halt and reverse land degradation and halt biodiversity loss)	१२	१४	१७	३१
१६	शान्ति, न्याय र सशक्त संस्थाहरू न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवर्द्धन गर्ने (Promote peaceful and inclusive societies for sustainable development, provide access to justice for all and build effective, accountable and inclusive institutions at all levels)	१२	२३	८	३१
१७	यी लक्ष्यका लागि साझेदारी दिगो विकासका लागि विश्वब्यापी साझेदारीलाई पुनर्जीवन दिने (Strengthen the means of implementation and revitalize the Global Partnership for Sustainable Development)	१९	२५	३	२८
कुल जम्मा		१६९	२४४	२४५	४८९
लक्ष्य (Goal) १४ बाहेक		१५९	२३४	२४५	४७९

५.३ विभिन्न तहका सूचकहरू

योजना, नीति, कार्यक्रम तथा आयोजनाको प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्ने कार्यक्रमका क्रियाकलापदेखि प्रभावसम्मका सूचक निर्धारण गरिएको हुन्छ । प्रचलनमा रहेका यस्ता सूचकको तह र प्राप्त गर्ने स्रोत यस प्रकार छ :-

तालिका - ११

सूचकका तह र स्रोत

कार्यक्षेत्रगत तह	सूचक	स्रोत	अनुगमन अवधि
योजना/विषयगत क्षेत्र	असर तथा प्रभाव	<ul style="list-style-type: none"> ● सर्वेक्षणहरू ● राष्ट्रिय लेखा 	आवधिक
	प्रतिफल, प्रक्रिया, लगानी	<ul style="list-style-type: none"> ● व्यवस्थापन सूचना प्रणाली ● प्रगति विवरण वा मूल्यांकन प्रतिवेदन 	वार्षिक
कार्यक्रम/आयोजना	असर तथा प्रभाव	<ul style="list-style-type: none"> ● प्रगति विवरण वा मूल्यांकन प्रतिवेदन ● कार्य सम्पन्न प्रतिवेदन ● व्यवस्थापन सूचना प्रणाली 	आवधिक/वार्षिक
	प्रतिफल, प्रक्रिया, लगानी र कार्य सम्पादन तह	<ul style="list-style-type: none"> ● व्यवस्थापन सूचना प्रणाली ● प्रगति विवरण वा स्थलगत अनुगमन प्रतिवेदन 	चौमासिक/वार्षिक

अनुगमन तथा मूल्यांकन गर्दा असर तथा प्रभाव तहका सूचकहरू र लगानी, प्रक्रिया, प्रतिफल वा कार्यसम्पादन सूचकहरूलाई आधार मान्युपर्छ ।

योजना तथा विषयगत क्षेत्रको सूचकका तह: कुनैपनि योजना, नीति, विषयगत क्षेत्रअन्तर्गत कार्यान्वयन गरिने विभिन्न कार्यक्रम/आयोजनाबाट प्राप्त प्रतिफल र स्रोतको एकमुष्ट असर तथा प्रभाव आंकलन गर्नका लागि सूचक निर्धारण गरिएको हुन्छ । यस्ता सूचकहरूलाई अन्तिम तह र अन्तरिम तह गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।

क) असर र प्रभाव सूचकहरू: योजना, नीति तथा विषयगत क्षेत्रका लक्ष्य प्राप्तिका लागि कार्यान्वयन गरिएका कार्यक्रमबाट हासिल भएका प्रतिफलले लक्षित वर्ग वा समुदायको जीवनयापनमा पारेको प्रभाव र त्यसउपर लाभग्राही वर्गको सन्तुष्टिसम्बन्धी जानकारी दिने सूचकहरू असर र प्रभाव तहका सूचक हुन् । यिनै सूचकका आधारमा योजना, नीति, कार्यक्रम तथा आयोजनाको असर र प्रभाव मापन गरिन्छ । विभिन्न विषयगत क्षेत्रका असर र प्रभाव तहका सूचकहरू तलको तालिकामा दिइएको छ :-

तालिका - १२

असर र प्रभाव तहका सूचकहरूको तालिका

विषय / क्षेत्र	सूचकहरू
१. आर्थिक क्षेत्र (१८ सूचकहरू)	
अ) मानव विकास/गरीबी	मानव विकास सूचकाङ्क प्रतिव्यक्ति कुल गार्हस्थ आमदानी मानव सम्पत्ति सूचकाङ्क आर्थिक जोखिम सूचकाङ्क गरीबीको रेखामुनिको जनसंख्या (प्रतिशत) गिनी गुणाङ्क
आ) आर्थिक वृद्धि	कुल गार्हस्थ उत्पादन वृद्धि (प्रतिशत प्रतिवर्ष) कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादन वृद्धि गैरकृषि क्षेत्रको कुल गार्हस्थ उत्पादन वृद्धि (प्रतिशत प्रतिवर्ष) प्रतिव्यक्ति आयमा वृद्धि वास्तविक (प्रतिशत प्रतिवर्ष) मुद्रास्फीति दर
इ) उद्योग, व्यापार र आपूर्ति	वस्तुको निर्यात/आयात अनुपात (प्रतिशत) व्यापार घटामा वार्षिक परिवर्तन (प्रतिशत)
ई) श्रम	पूर्ण बेरोजगार (प्रतिशत) श्रमशक्ति सहभागिता दर
उ) पर्यटन	प्रतिदिन प्रतिपर्यटक खर्च (अमेरिकी डलर) पर्यटक बसाइ दिन पर्यटनबाट प्राप्त बैदेशिक मुद्रा रकम (अ. डलरमा)
२. कृषि, वन, भूमिसुधार तथा वातावरण क्षेत्र (६ सूचकहरू)	
अ) कृषि/सिचाइ	प्रमुख खाद्यान्न बालीको उत्पादन परिणाम (मे. टन) वर्षेभरि सिचाइ सुविधाप्राप्त क्षेत्रफल (हेक्टर)
आ) वन तथा भू-संरक्षण	वनले ढाकेको क्षेत्र (प्रतिशत) संरक्षित वनले ढाकेको क्षेत्र (प्रतिशत)
ई) वातावरण	प्रतिव्यक्ति ऊर्जाको खपत (giga jule/mega jule) कार्बनडाईअक्साइड उत्सर्जन मापन (हजार मे. ट. र मे. ट. प्रतिव्यक्ति)

३. पूर्वाधार क्षेत्र (५ सूचकहरू)	
अ) ऊर्जा (शक्ति)	ऊर्जा स्रोतबाट लाभान्वित जनसंख्या/घरधुरी (प्रतिशत)
	उत्पादित ऊर्जा (मेगावाट) जलाविद्युत र अन्य
आ) सूचना तथा सञ्चार	टेलिफोन घनत्व (प्रतिशत)
	इन्टरनेट घनत्व (प्रतिशत)
इ) सडक पूर्वाधार	आधाधण्टाको दूरीमा वर्षेभरि सडक पहुँच भएका जनसंख्या (प्रतिशत)
४. सामाजिक क्षेत्र (२१ सूचकहरू)	
अ) शिक्षा	कुल भर्ना दर (प्राथमिक, आधारभूत, माध्यमिक, उच्च शिक्षा)
	खुद भर्ना दर (प्राथमिक, आधारभूत, माध्यमिक)
	कक्षा एकमा बालविकासको (ECD) अनुभवसहित भर्ना हुनआउने बालबालिकाको दर
	साक्षरता दर (६ वर्षभन्दा वढी, १५ वर्षभन्दा वढी, १५-२४ उमेर समूह)
	लैज़िक समता वा समानता सूचकाङ्क (प्राथमिक, आधारभूत, माध्यमिक, उच्च शिक्षा)
	सिकाइको दर (कक्षा ८ र १०, विषय- गणित, अंग्रेजी, विज्ञान र नेपाली)
आ) स्वास्थ्य	जन्मदाको बेलाको आधारमा अपेक्षित आयु वर्ष
	मातृ मृत्युदर (प्रतिलाख)
	बाल मृत्युदर (प्रतिहजार जीवित जनममा)
	शिशु मृत्युदर (प्रतिहजार जीवित जनममा)
	नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जनममा)
	कुल प्रजनन दर (१५-४९ वर्षको महिला)
इ) खानेपानी तथा सरसफाई	कम तौल भएका, कम उचाइ र कुपोषित ५ वर्षमुनिका बालबालिका प्रतिशत
	सुरक्षित खानेपानीको स्रोतमा दिगो पहुँच हुने जनसंख्या (प्रतिशत)
	सुधारिएको खानेपानी सेवामा पहुँच भएका जनसंख्या (प्रतिशत)
उ) लैज़िक विकास तथा सहभागिता	आधारभूत सरसफाई (शौचालय)मा पहुँच भएका जनसंख्या (प्रतिशत)
	सशक्तीकरण सूचकाङ्क
	लैज़िक विकास सूचकाङ्क
	लैज़िक सशक्तीकरण मापक
	संसद्मा प्रतिनिधित्व (सामाजिक समूह र महिलाको प्रतिशत)
५. शासकीय क्षेत्र	
सुशासन तथा सेवा प्रवाह	दुर्गम क्षेत्रका घरधुरीबाट १५ मुख्य सेवा (प्राथमिक विद्यालय, स्वास्थ्य चौकी, सडक यातायात, प्रहरी चौकी, बजार केन्द्र, कृषि केन्द्र, बैड्क, खानेपानीको स्रोत र पुस्तकालय जान लाने औसत समय (मिनेटमा)

तालिका नं. १३ मा उल्लेख गरिएका असर तथा प्रभाव सूचकहरू ५ विषयगत क्षेत्रहरू जस्तैः आर्थिक क्षेत्र, कृषि, सिचाइ, वन, भूमिसुधार तथा वातावरण क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक क्षेत्र र शासकीय क्षेत्रमा वर्गीकृत गरिएका राष्ट्रिय तहका योजना तथा विषयगत क्षेत्रका अन्तिम सूचकहरू हुन् ।

- ख) अन्तरिम तह (प्रतिफल, प्रक्रिया र लगानी) : योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनबाट उत्पादन हुने वस्तु तथा सेवाको मापन गर्ने प्रतिफल सूचकहरू निर्धारण गरिन्छ । साथै यस्ता योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूमा गरिएका लगानी र भएका क्रियाकलापहरू मापन गर्ने निश्चित लगानी तथा प्रक्रियासम्बन्धी सूचकहरू बनाइन्छ । यी सबै लगानी, प्रक्रिया तथा प्रतिफल सूचकहरूको समग्रतालाई अन्तरिम सूचक भनिन्छ ।

आवधिक योजनाको दस्तावेजमा समेत विभिन्न क्षेत्रमा लिइएका उद्देश्य हासिल गर्नका लागि लिइएका रणनीति तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्नका लागि नियमित फ्रेमवर्कमा सूचकहरू निर्धारण गर्ने गरिएको छ ।

५.३.१ आयोजना तहका सूचक

कार्यक्रम/आयोजनाहरूको तर्जुमा गर्दा तयार गरिने आयोजना दस्तावेजको प्रमुख पाठोका रूपमा रहने सोंच तालिकाले लगानी, क्रियाकलाप, प्रतिफल, उद्देश्य र लक्ष्यका सूचकहरू निर्धारण गरेको हुन्छ । यिनै सूचकहरूका आधारमा यस्ता कार्यक्रम/आयोजनाहरूको समयबद्ध अनुगमन तथा मूल्याङ्कन गरिन्छ ।

- क) अन्तिम तह (असर तथा प्रभाव): कार्यक्रम/आयोजनाबाट प्राप्त हुने प्रतिफलबाट निर्दिष्ट उद्देश्य र लक्ष्य हासिल भई जनताको जीवनस्तरमा केकस्तो असर तथा प्रभाव परेको छ सोको अनुगमन तथा मूल्याङ्कन गर्न यस्ता सूचकहरू निर्धारण गर्नुपर्छ ।
- ख) लगानी, प्रक्रिया तथा प्रतिफल सूचकहरू: कार्यक्रम/आयोजना कार्यान्वयनको लागि तोकिएको लगानी र विभिन्न क्रियाकलाप तथा प्रक्रियाबाट प्राप्त हुने नियमित अनुगमन गर्न यस्ता सूचकहरू निर्धारण गर्नुपर्छ ।
- ग) कार्यसम्पादन तह: कार्यक्रम/आयोजनाको समयावधिअनुसार क्रियाकलापहरू निर्धारण भएको हुन्छ । उक्त क्रियाकलापहरू हरेक वर्ष बनाउनुपर्ने वार्षिक विकास कार्यक्रम फाराम नम्बर १ मा राखिएको हुन्छ । ती क्रियाकलापहरू अनुगमन गर्ने प्रयोजनका लागि विभिन्न सूचकहरूको व्यवस्था गर्नुपर्छ । उल्लेख भएका सूचकहरूको अनुगमन चौमासिक/वार्षिक प्रगति प्रतिवेदन फाराम नम्बर २ बाट गर्न सकिन्छ । लक्षित उपलब्धि हासिल भयो भएन भनी यी सूचकहरूमार्फत निरन्तर अनुगमन गर्नुपर्छ । उदाहरणका लागि वार्षिक विकास कार्यक्रमको पाना नं. २ मा उल्लेख हुने जग्गा प्राप्ति, जनशक्ति आपूर्ति, परामर्शदाताको नियुक्ति, ठेक्कापट्टा जस्ता प्रक्रियागत कार्यहरूको सूचकका साथै क्रियाकलापबाट प्राप्त हुने उपलब्धिको अवस्थाको अनुगमन गर्नुपर्छ ।

५.३.२ सूचकहरूको खण्डीकृत सूचनाका स्रोतहरू

सूचकहरूका लागि आवश्यक तथ्याङ्क, विवरण तथा सूचनाहरू नियमित र व्यवस्थित रूपमा प्राप्त गर्न तथा अद्यावधिक गर्न सूचनाका विभिन्न स्रोतहरू प्रयोग गर्न सकिन्छ । यस्ता स्रोतहरू सूचकका तहअनुसार फरक-फरक हुन्छन् ।

आयोजना / विषयगत क्षेत्र (केन्द्रीय तह) का सूचकाकास्रोतहरू

- क) असर तथा प्रभाव तहका सूचकहरू: यस तहमा निर्धारण गरिएका विभिन्न सूचकहरूका निमित्त देहायका स्रोतबाट तथ्याङ्क तथा सूचना उपलब्ध गर्न सकिन्छ।
- १) सर्वेक्षण : विभिन्न प्रतिवेदन तथा व्यवस्थापन सूचना प्रणालीहरूबाट नियमित रूपमा तथ्याङ्क र सूचनाहरू संकलन गर्न नसकिने सूचकहरूका लागि जनगणना तथा विभिन्न सर्वेक्षणबाट तथ्याङ्क तथा सूचनाहरू प्राप्त गर्न सकिन्छ। यस्ता जनगणना / सर्वेक्षण हाल निम्नानुसार छन् :-

तालिका - १३

गणना तथा सर्वेक्षण

सि.नं.	जनगणना / सर्वेक्षण	अवधि (वर्ष)	निकाय
१	जनगणना	१०	केन्द्रीय तथ्याङ्क विभाग
२	कृषिगणना	१०	केन्द्रीय तथ्याङ्क विभाग
३	आर्थिक गणना	-*	केन्द्रीय तथ्याङ्क विभाग
४	नेपाल जीवनस्तर मापन सर्वेक्षण (NLSS)	५-८	केन्द्रीय तथ्याङ्क विभाग
५	नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण (NDHS)	५	स्वास्थ्य सेवा विभाग
६	ओद्योगिक गणना	५	केन्द्रीय तथ्याङ्क विभाग
७	बाली तथा पशु सर्वेक्षण	१	कृषि तथा पशुपक्षी विकास मन्त्रालय
८	नेपाल श्रमशक्ति सर्वेक्षण (NLFS)	५-८	केन्द्रीय तथ्याङ्क विभाग
९	वार्षिक घरपरिवार सर्वेक्षण	१	केन्द्रीय तथ्याङ्क विभाग
१०	बहुसूचकांक कलष्टर सर्वेक्षण (MICS)	५	केन्द्रीय तथ्याङ्क विभाग

*वि.सं. २०७५ मा प्रथम पटक गणना भएको।

- २) राष्ट्रिय लेखा (National Accounts) : केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक चौमासिक र वार्षिक रूपमा राष्ट्रिय लेखा प्रतिवेदन प्रकाशित गर्ने गरेको छ।
- ३) लगानी, प्रक्रिया र प्रतिफल तह: यस तहमा निर्धारण गरिएका विभिन्न सूचकहरूका लागि देहायका स्रोतहरूबाट तथ्याङ्क तथा सूचना प्राप्त गर्न सकिन्छ।
- ४) व्यवस्थापन सूचना प्रणाली (Management Information System - MIS) : योजना, नीति, कार्यक्रम, आयोजना तथा विभिन्न क्रियाकलापहरूबाट तल्लो तहदेखि प्राप्त गरिएका सूचनाहरूलाई व्यवस्थित रूपमा

एकत्रित गरी माथिल्लो निकायसम्म पुऱ्याउने पद्धति व्यवस्थापन सूचना प्रणाली हो । यसले व्यवस्थापनलाई तथ्यमा आधारित, स्तरीय, छिटोछारितो र प्रभावकारी रूपमा नीति निर्माण वा निर्णय गर्न आवश्यक पर्ने तथ्याङ्क, सूचना र विवरणहरू उपलब्ध गराउँछ । नेपाल सरकारका विभिन्न निकायहरूले MIS बाट प्राप्त सूचनाका आधारमा अनुगमन तथा मूल्याङ्कन गर्दै आएका छन् । शिक्षा मन्त्रालयको शिक्षा व्यवस्थापन सूचना प्रणाली (Education Management Information System-EMIS) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Health Management Information System-HMIS) यसको राम्रा उदाहरणहरू हुन् । यस्ता MIS को प्रयोगबाट नियमित, भरपर्दो र एकीकृत रूपमा सूचना तथा विवरणहरू प्राप्त गर्न सकिन्छ । कार्यक्रम/आयोजनाका लगानी, प्रक्रिया, प्रतिफल, असर तथा प्रभाव तहका सूचकका लागि समेत व्यवस्थापन सूचना प्रणाली सूचनाका स्रोतहरू हुन् ।

२) कार्यक्रम/आयोजना तहका सूचकका स्रोतहरू

कार्यक्रम/आयोजनाका अन्तिम तह, अन्तरिम तह तथा कार्यसम्पादन तहका सूचकका स्रोतहरू प्रायः एकै प्रकारका भएतापनि उद्देश्यअनुसार फरक-फरक प्रयोग गरिन्छ ।

क) व्यवस्थापन सूचना प्रणाली (Management Information System): कार्यक्रम/आयोजना तहका सूचकहरूका लागि समेत यसबाट सूचनाहरू प्राप्त गर्न सकिन्छ ।

ख) प्रगति प्रतिवेदन (Progress Report): मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनबाट समेत आवश्यक सूचनाहरू प्राप्त गर्न सकिन्छ ।

ग) मूल्याङ्कन प्रतिवेदन (Evaluation Report): कार्यक्रम सञ्चालन गर्ने मन्त्रालय/निकाय तथा राष्ट्रिय योजना आयोगले विभिन्न अवस्था र समयमा गर्ने गराउने मूल्याङ्कनबाट प्राप्त नतिजाहरू प्रभाव तथा असर तहका सूचकका स्रोतहरू हुन् ।

घ) कार्यसम्पन्न प्रतिवेदन (Work Completion Report): कार्यक्रम/आयोजना सम्पन्न भएपश्चात तयार गरिने सम्पन्न प्रतिवेदनहरू प्रतिफल प्रभाव तथा असर सूचकका निम्नि आवश्यक स्रोतहरू हुन् ।

ड) स्थलगत अनुगमन प्रतिवेदन: कार्यक्रम/आयोजनाहरूको स्थलगत अनुगमन प्रतिवेदनबाट प्राप्त सूचना तथा जानकारीहरू पनि विभिन्न तहका सूचकका निम्नि आवश्यक स्रोतहरू हुन् ।

५.३.३ दिगो विकासका लक्ष्यहरूको मूल्याङ्कन

मूल्याङ्कनलाई दिगो विकासका लक्ष्यहरूअनुरूप संस्थागत गर्नको लागि नेपालको एकीकृत राष्ट्रिय मूल्याङ्कन कार्ययोजना (सन् २०१६-२०२०) मा उल्लेख गरिएअनुसार EvalSDGs सम्बन्धी कार्यपत्रहरू तयार गरिनेछन् । विश्वव्यापी रूपमा प्रकाशित EvalSDGs सम्बन्धी कार्यपत्रहरू नेपाली भाषामा अनुवाद गरिनेछ । साथै, राष्ट्रिय रूपमा विभिन्न SDGs मा भएका उपलब्धिहरूको आवधिक रूपमा लेखाजोखा गरी पृष्ठपोषण प्राप्त गर्ने र उत्तरदायित्व सुनिश्चित गरी दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ ।

प्रतिवेदनको विश्लेषण, सञ्चार तथा प्रयोग

६.१ अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन विश्लेषण र प्रयोग

सम्बन्धित कार्यक्रम/आयोजना प्रमुख वा प्रतिवेदन प्राप्त गर्ने उपल्लो निकायहरूले अनुगमन प्रतिवेदनबाट प्राप्त तथ्याङ्क, सूचना, समस्याहरू र समाधानका उपायहरूको बारेमा आफैनै तहबाट निराकरण गर्न सकिने वा अन्य निकायहरूको संलग्नता आवश्यक पर्ने हो सो एकिन गरी समस्याको समाधान गर्नुपर्दछ ।

त्यसैगरी, मूल्याङ्कन प्रतिवेदनमा समेटिएका निचोडहरू एवम् प्राप्त सुभावहरू कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्छ । यसरी कार्यान्वयन गर्दा आवश्यक पर्ने लागत, प्रविधि अन्य पूर्वाधारको व्यवस्थाबारे समेत विश्लेषणसहित निक्यौल गर्नुपर्दछ । अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनहरूमार्फत् प्राप्त सुभावहरूको सारांश विभिन्न तहका व्यवस्थापनले नीति निर्माण तथा निर्णय प्रक्रियामा प्रयोग गर्ने गर्नुपर्दछ । सुभाव तथा प्रतिवेदनहरूको उपयोग देहायका अवस्थामा गर्न सकिन्छ :-

- क) **चौमासिक / वार्षिक प्रगति प्रतिवेदन:** कार्यक्रम/आयोजनाको निर्धारित लक्ष्यअनुरूप प्रगति भए/नभएको यथार्थ स्थितिको जानकारी प्राप्त गर्ने । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, वृत्ति विकासका अवसर, दण्ड र पुरस्कारसम्बन्धी निर्णय लिंदा आयोजनाको चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनको उपयोग गर्ने ।
- ख) **आधारभूत तथ्याङ्क विवरण तथा अध्यावधिक फाराम:** आवधिक योजना र वार्षिक विकास कार्यक्रम तथा बजेट तर्जुमाका अवस्थामा आयोजनाका अध्यावधिक स्थितिको जानकारी लिन यस फारामको उपयोग गर्ने ।
- ग) **स्थलगत अनुगमन प्रतिवेदनहरू:** आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक सुधारका लागि व्यवस्थापनले निर्णय लिनुपर्ने अवस्थामा यसको उपयोग गर्ने ।
- घ) **मूल्याङ्कन प्रतिवेदन:** आयोजनाको चालू अवस्थामा सुधार गर्ने र अर्को चरण (Phase) को तर्जुमा वा म्याद थप गर्नुपर्ने अवस्थामा यसको उपयोग गर्ने ।
- ङ) **मासिक प्रतिवेदन:** आयोजनाको महत्वको आधारमा केही आयोजनाको मासिक रूपमा प्रगति प्रतिवेदन प्राप्त गरी प्रगति तथा समस्याको बारेमा यथासमयमा तालुक निकायमा जानकारी गराउन यसको उपयोग गर्ने ।
- च) **दाताहरूबाट प्राप्त प्रतिवेदनहरू:** दाताहरू र अन्य सरोकारवालाहरूसंगको छलफल तथा निर्णयका अवसरमा यसको उपयोग गर्ने ।
- छ) **अन्य सूचना तथा प्रतिवेदनहरू:** सञ्चार माध्यमहरूबाट प्राप्त सूचना तथा जानकारीहरू सम्बन्धित निकायहरूले आवश्यक सुधार कार्यका लागि उपयोग गर्ने ।

६.२ अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको सञ्चार तथा सार्वजनिकरण

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदनहरू निम्नानुसारका प्रक्रियामार्फत सार्वजनिक गर्नुपर्दछ :-

१. यस्ता प्रतिवेदनहरू सम्बन्धित मन्त्रालय वा निकायको वेबसाइट (website) मा राख्ने ।
२. अनुगमन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदनहरूका वारेमा छलफल, बैठक, अन्तरक्रिया, कार्यशाला आदिको माध्यमबाट सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने ।
३. महत्वपूर्ण विवरण, तथ्याङ्क एवम् सूचनाहरूको प्रतिवेदन नीति निर्माण गर्ने निकायहरू राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय आदिमा पेश गर्ने ।

६.३ अनुगमन तथा मूल्याङ्कन कार्यान्वयन कार्ययोजना

विकाससम्बन्धी योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूको मूल्याङ्कनबाट प्राप्त नतिजा तथा सुभावहरूको उचित रूपमा प्रयोग गरी विकासका नतिजाहरूलाई सुनिश्चित गर्नु अति आवश्यक हुन्छ । यसैगरी तेस्रो पक्षबाट गराइने अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त सुभावहरूलाई त्यसले पार्ने प्रभाव तथा असरहरूको लेखाजोखा गरी चाहिने साधन अनुमानसहित कार्यान्वयन योजना तयार गर्नुपर्दछ ।

मूल्याङ्कनबाट प्राप्त सुभावहरू सबै जस्ताको तस्तै अवलम्बन गर्न नसकिने हुनसक्छन् । कुनै सुभावहरू तत्काल सम्बोधन गरिहाल्नुपर्ने अवस्थाका पनि हुनसक्छन् । यस्तो अवस्थामा मूल्याङ्कनकर्ताहरूबाट सुभाइएका उपायहरूलाई कार्यान्वयन गर्न मूल्याङ्कन गराउने निकायले व्यवस्थापकीय प्रतिवद्धता र कार्ययोजना (Management Response and Action Plan) तयार गरी तदनुसार कार्यान्वयन गर्नुपर्छ । व्यवस्थापकीय प्रतिवद्धता तथा कार्ययोजनामा निम्न बुँदाहरू समेटनुपर्दछ :

- मुख्य सुभावहरू वा मुद्दाहरू: के यी मुद्दाहरू वा सुभावहरू सान्दर्भिक वा ग्रहणयोग्य छन् ?
- मुख्य कदमहरू: सुभावहरूलाई अवलम्बन गरिने ठोस प्रस्तावित कार्यहरू के छन् ? यी कार्यहरू कार्यान्वयन गर्ने साफेदार निकायहरू कुन कुन हुन् ?
- सुभाइएका कार्यहरूको कार्यान्वयन: जिम्मेवार निकायहरू कुन कुन हुन् ? सो कार्य कुन समयावधिसम्ममा कार्यान्वयन गरिसक्ने हो ?

मूल्याङ्कनका सुभावहरूको कार्यान्वयन कार्ययोजना ढाँचा

सुभावहरू	प्रमुख कार्यहरू	समय सीमा	जिम्मेवार निकाय	स्रोत/साधन	अनुगमन गर्ने निकाय
(१)	(२)	(३)	(४)	(५)	(६)
१.	१.१				
	१.२				
२.	२.१				
	२.२				

मूल्याङ्कन कार्ययोजना तालिका नं. १४ अनुरूप निम्नबमोजिम तयार गर्नुपर्दछ । प्रतिवेदनको प्रकार उल्लेख गर्ने स्थानमा पूर्वमूल्याङ्कन प्रतिवेदन, चालू मूल्याङ्कन कार्यसम्पादन प्रतिवेदन, प्रभाव मूल्याङ्कन वा लागत प्रभावकारिता मूल्याङ्कन आदि उल्लेख गर्ने । महल (१) मा प्रतिवेदनले सुभाइएका महत्वपूर्ण सुभावहरू क्रमबद्ध रूपमा राख्ने र महल (२) मा सुभाइएका सुभावहरू कार्यान्वयन गर्ने गरिने प्रमुख कार्यहरू उल्लेख गर्नुपर्दछ । महल (३) मा उल्लिखित कार्यहरू सम्पन्न गर्ने समयसीमा र महल (४) मा ती कार्यहरू कार्यान्वयन गर्ने जिम्मेवार निकाय उल्लेख गर्नुपर्दछ । महल (५) मा ती कार्यहरू सम्पादन गर्न लाग्ने स्रोत/साधन र महल (६) मा निर्दिष्ट समयभित्र जिम्मेवार निकायले उक्त कार्य गरे वा नगरेको अनुगमन गर्ने निकायको नाम उल्लेख गर्नुपर्दछ ।

६.४ अनुगमन तथा मूल्याङ्कनमा पृष्ठपोषण

अनुगमनबाट प्राप्त विवरण, तथ्याङ्क एवम् सूचनाको पृष्ठपोषण तथा मूल्याङ्कन प्रतिवेदनको सञ्चार र उपयोग निम्नबमोजिम गर्नुपर्दछ ।

- अनुगमनकर्ताले अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त जानकारी हुन आएका महत्वपूर्ण विवरण, तथ्याङ्क एवम् सूचनाहरूको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नुपर्दछ ।
- अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनले औल्याएका कुराहरू र दिएका सुभावहरूको अध्ययन गरी व्यवस्थापनका विभिन्न तहले उपयुक्त सुभावहरू कार्यान्वयन गर्नुपर्दछ ।
- प्रतिवेदनका सुभावहरूको कार्यान्वयन अन्य निकायबाट हुनुपर्ने देखिएमा प्रतिवेदनको व्यहोरासहित सम्बन्धित निकायमा आवश्यक कार्यार्थ पठाउनुपर्दछ ।
- अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनहरूबाट प्राप्त महत्वपूर्ण तथा प्राथमिकीकरणमा परेका कार्यहरूलाई अनुगमन तथा मूल्याङ्कन कार्यान्वयन कार्ययोजनामा समावेश गरी कार्यान्वयन गर्नुपर्दछ ।

६.५ अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त तथ्य तथा सूचनाको प्रयोग

(क) नीति तथा निर्णय प्रक्रियालाई तथ्यमा आधारित गराउने

मूल्याङ्कनका नियम तथा सुभावहरू नीति तथा निर्णयलाई तथ्यमा आधारित गराउनका लागि उपयुक्त आधार हुन्। कुनै नीति तथा कार्यक्रम किन सफल भयो वा हुन सकेन, विगतमा त्यसको कार्यान्वयनमा के कस्ता गल्तीहरू रहे, ती गल्तीहरू दोहोरिन नदिन के गर्नुपर्दछ, नियम तथा सूचनाले सहयोग पुऱ्याउँछन्। समग्रमा विश्लेषित तथ्यका आधारमा निर्णय वा नीति निर्माण हुने पद्धतिलाई संस्थागत गर्न पनि मूल्याङ्कनका सूचना तथा प्रमाणहरूको प्रयोग बढाउन जरुरी हुन्छ।

(ख) सामाजिक उत्तरदायित्व एवम् जवाफदेहिता प्रबद्धन गर्ने

अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त सूचनाहरूले राज्यबाट प्रवाह गरिने सेवा र सञ्चालन गरिने विकास निर्माणका कार्यहरूको पारदर्शिता अभिवृद्धि गर्न र त्यसमा गरिने लगानी र हासिल हुने नियम तथा सामाजिक उत्तरदायित्व एवम् जवाफदेहिता प्रबद्धन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछन्। कार्यक्रम सञ्चालनका सम्बन्धमा सरोकारवाला निकाय तथा व्यक्तिले जानकारी लिन खोजेका विषयवस्तु तथा सवालहरूका सम्बन्धमा समयमै उचित सूचना उपलब्ध गराउन यसरी सेवा प्रवाह वा विकास कार्यमा संलग्न हुने निकायको कर्तव्य रहन्छ। सामाजिक उत्तरदायित्व प्रबद्धनका निमित्त लाभग्राही जनताको संलग्नतामा गरिने सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाइबाट प्राप्त तथ्य तथा सूचना बढी प्रभावकारी हुन्छन्।

(ग) संसदीय समितिबाट तथ्यप्रक विसाबले जवाफदेही गराउन उपयोगी हुने

संसदीय समितिहरूले विभिन्न सरकारी निकायको नीति तथा कार्यक्रमको समीक्षा, स्रोत परिचालन एवम् राजस्व र व्ययसम्बन्धी अनुमानको परीक्षण, सार्वजनिक सम्पत्तिको सुरक्षा व्यवस्था, प्रचलित ऐन, नियमको परिपालना जस्ता विषयमा समीक्षा गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने गर्दछन्। सरकारबाट भएका कार्यहरूको तथ्यप्रक समीक्षा गरी संसदप्रति जवाफदेही गराउन अनुगमन तथा मूल्याङ्कनसम्बन्धी तथ्यहरू उपयोगी हुन्छन्। समितिहरूले विभिन्न निकायले उपलब्ध गराउने प्रतिवेदनमाथि छलफल गरी सुभाव तथा निर्देशन दिने गर्दछन्।

सरकारद्वारा समय-समयमा गठन हुने छानबिन आयोग/समिति र जाँचबुझ आयोग/समितिहरूद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने।

परिच्छेद - सात

विविध

७.१ अनुगमनसम्बन्धी फाराम र प्रतिवेदनमा एकरूपता कायम गर्ने

विकास कार्यसम्बन्धी अनुगमन फाराम र प्रतिवेदन व्यवस्थामा एकरूपता ल्याई विकास कार्यको अनुगमन तथा मूल्याङ्कनमा रहेको दोहोरोपना हटाउनुका साथै एकै प्रकारका फारामहरूको प्रयोग गरिनेछ ।

तर सुशासन र आर्थिक विवरण लगायतका विवरणहरूको लागि आवश्यकताअनुसार सम्बन्धित मन्त्रालयहरूले छुट्टै फाराम प्रयोगमा ल्याउन सक्नेछन् ।

७.२ अनुगमन योजना कार्यान्वयनका लागि बजेटको व्यवस्था गर्नुपर्ने

अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने सबै मन्त्रालय/निकायहरूले अनुगमन योजना तयार गर्नुपर्छ । यस्ता अनुगमन योजनाअनुसार वार्षिक अनुगमन कार्ययोजना कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था वार्षिक बजेटमा नै गर्नुपर्दछ ।

७.३ जनशक्तिको विकासको व्यवस्था गर्नुपर्ने

अनुगमन तथा मूल्याङ्कन कार्यमा संलग्न जनशक्तिको सीप र क्षमता विकासका लागि वार्षिक कार्यक्रममा बजेटको व्यवस्था गरी क्षमता अभिवृद्धि गर्नुपर्छ । राष्ट्रिय योजना आयोगले अनुगमन तथा मूल्याङ्कनसम्बन्धी अवधारणा नीतिगत विषयमा केन्द्रीयस्तरका जनशक्तिको विकासका लागि मन्त्रालयहरूलाई सहयोग गर्नेछ । मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयहरूको जनशक्ति विकासको व्यवस्था मन्त्रालयले मिलाउनुपर्दछ । प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकायहरूले पनि अनुगमन तथा मूल्याङ्कन गर्ने दिग्दर्शन तयार गरी दिग्दर्शनमा भएको व्यवस्थाअनुसार अनुगमन तथा मूल्याङ्कन गर्नेछ । यसका लागि आवश्यक प्राविधिक सहायता संघीय सरकारले प्रदान गर्नेछ ।

७.४ अनुगमन तथा मूल्याङ्कनसम्बन्धी सूचना प्रयोग गर्दा प्राविधिक र उपयुक्त विधिबाट गर्ने

अनुगमन तथा मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने क्रममा उपयुक्त ठानिएका नयाँ विधि र औजारलाई समेत अनुगमन तथा मूल्याङ्कन पद्धतिमा समाहित गर्दै लैजान सकिनेछ ।

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्यलाई व्यवस्थित र छिटो छिरितो बनाउन व्यवस्थापन सूचना प्रणालीको विकास र सञ्जालीकरण गरी विद्युतीय माध्यमबाट आधारभूत विवरण तथा प्रगति प्रतिवेदनहरूको सञ्चार गर्ने व्यवस्था मिलाउँदै लगिनेछ ।

७.५ खारेजी एवम् वचाउ :

७.५.१. राष्ट्रिय योजना आयोगबाट यसअधि जारी भएको राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन, २०७० तथा सो अधिका तत्सम्बन्धी निर्देशिकाहरू यो दिग्दर्शन लागू भएपछि स्वतः खारेज हुनेछ ।

७.५.२.उप-दफा ७.५.१ बमोजिम भए गरेका काम कारवाही यसै दिग्दर्शन बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची १ : वार्षिक विकास कार्यक्रम

(बजेट तर्जुमासंग सम्बन्धित आ.का. नियमावली २०(१) बमोजिमको फाराम)

रा.यो.आ.(अम्) फा.न. १
पाना नं. १/२

१. आ.व. :-
२. बजेट उपशिष्ठिक नं. :-
३. मन्त्रालय :-
४. विभाग/संस्था :-
५. कार्यक्रम/आयोजनाको नाम :-
६. स्थान :- (क) जिल्ला :-
(ख) गा.वि.स./न.पा./वडा नं. :
७. आयोजना शुरू भएको मिति :-
८. आयोजना पूरा हुने मिति :-
९. आयोजना/कार्यालय प्रमुखको नाम:-

१०. वार्षिक बजेट रु. :-
(क) आन्तरिक (१) नेपाल सरकार :-
(२) स्थानीय निकाय/संस्था :-
(३) जनसहभागिता :-
(४) वैदेशिक (१) ऋण :-
(२) अनुदान :-
११. गत आ.व. सम्मको खर्च रु. (सोधै भुक्तानी र वस्तुपात समेत)
(क) आन्तरिक (१) नेपाल सरकार :-
(२) स्थानीय निकाय/संस्था :-
(३) जनसहभागिता :-
(४) वैदेशिक (१) ऋण :-
(२) अनुदान :-

क्र. सं.	कार्यक्रम/ क्रियाकलाप	एकाइ	आयोजनाको कुल क्रियाकलापको	सम्पूर्ण कार्यमयो गत आ.व. सम्मको	वार्षिक			प्रथम चौमासिक			दोस्रो चौमासिक			तेस्रो चौमासिक			(क्रम नं. लाखमा)				
					परिमाण	लागत	भार	भारीत	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार					
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५	१६	१७	१८	१९	२०	२१	२२

(अ) दुर्जित खर्चकर्ताका कार्यक्रमहरू :

क्र. सं.	कार्यक्रम/ क्रियाकलाप	एकाइ	आयोजनाको कुल क्रियाकलापको सम्पूर्ण कार्यक्रमसंग्रह गत आ.व.		सम्पूर्ण कार्यक्रमसंग्रह गत आ.व.						आ.व को लक्ष्य						
			सम्मको		वार्षिक		प्रथम चौमासिक		दोस्रो चौमासिक		तेस्रो चौमासिक		चौमासिक		चौमासिक		
			परियाण	लागत	भार	सप्तन्त्र परियाण	खर्च	भारीत प्रगति	परियाण	भार	बजेट	परियाण	भार	बजेट	परियाण	भार	बजेट
?	?	?	?	?	?	?	?	?	?	?	?	?	?	?	?	?	?
(क)	पुँजीगत खर्चअन्तर्गतका कार्यक्रमको जम्मा																
(ग)	चालू खर्चअन्तर्गतका कार्यक्रमहरू																
(घ)	चालू खर्चअन्तर्गतका कार्यक्रमको जम्मा																
(ग)	कुल खर्चको जम्मा (क + घ)																

नोट :

- सालवसाली आयोजनाले महल ४-९ सम्म Hide गर्न सकिने तर महल नं. हरू साविकअनुसारको नै हुन्नपर्ने ।
- प्रत्येक क्रियाकलाप (Activity) को भार निर्धारण गर्ने सकिन्त विधि :

सालवसाली आयोजनाको लाभि

$$\text{क्रियाकलापको वार्षिक बजेट} = \frac{\text{भार महल ११}}{\text{(ग) कुल खर्चतर्फको (महल १२ को जम्मा)}}$$

वार्षिक परियाण (महल १६)

$$\text{भार महल १४} = \frac{\text{क्रियाकलापको वार्षिक परियाण (महल १२)}}{\text{(ग) कुल खर्चतर्फको (महल १२ को जम्मा)}}$$

चौमासिक परियाण (महल १६)

भार महल १७ र २० को लाभि सोहीअनुसार भार निकाल्ने

भार महल ११ = $\frac{\text{क्रियाकलापको लगात (महल १२)}}{\text{(ग) कुल खर्चतर्फको (महल १२ को जम्मा)}}$	भार महल ६ = $\frac{\text{क्रियाकलापको लगात (महल १२)}}{\text{(ग) कुल खर्चतर्फको (महल ५ को जम्मा)}}$
भार महल १२ = $\frac{\text{क्रियाकलापको वार्षिक परियाण (महल १२)}}{\text{भार महल १७ र २० को लाभि सोहीअनुसार भार निकाल्ने}}$	भार महल ६ = $\frac{\text{सम्बन्धित क्रियाकलापको कुल परियाण (महल ५)}}{\text{भार महल १७, २० र २३ को लाभि सालवसाली के अधारमा भार निकाल्ने}}$

आयोजनाका अपेक्षित नतिजा सूचकहरू

खण्ड (क) आयोजना / कार्यक्रम सम्पन्न भएपछि हासिल हुने नतिजा

नतिजा सूचकका विवरण	एकाइ	आयोजनाको लक्ष्य	गत आर्थिक वर्षसम्मको उपलब्धि	चालू आ.व. मा थप हुने उपलब्धि
१.	१	२	३	४
क१ असर तथा प्रभाव (Outcome/Impact)				५
१.				
२.				
३.				
क२ अपेक्षित प्रतिफल (Output)				
१.				
२.				
३.				

खण्ड (ख) आयोजनाको लक्ष्यानुसर चालू आ.व.को अपेक्षित नतिजा : (प्रतिफल)

चालू आ.व.को अपेक्षित प्रतिफलको विवरण	एकाइ	वार्षिक लक्ष्य	प्रथम	द्वितीय	तृतीय
१.	१	२	३	४	५
अपेक्षित प्रतिफल (Output)					६
१.					
२.					
३.					

तारा गर्नेको नाम, पद :-

दस्ताखत :-

मिति :-

आयोजना/ कार्यालय प्रमुखको नाम, पद :-

दस्ताखत :-

मिति :-

प्रमाणित गर्नेको नाम, पद :-

वार्षिक विकास कार्यक्रम फाराम भर्ने निर्देशिका

वार्षिक विकास कार्यक्रम फाराम २ वटा पानामा विभाजित छ । पाना १ मा आयोजनाको परिचयात्मक विवरण, आयोजनाका क्रियाकलाप तथा त्यसको वार्षिक र चौमासिक विभाजन र क्रियाकलापका लागि निर्धारित बजेट एवं भारका विवरणहरू छन् । पाना १ अर्थ मन्त्रालयले वार्षिक बजेट बिनियोजन गर्दा भर्ने । पाना नं. २ मा वार्षिक विकास कार्यक्रममा उल्लिखित क्रियाकलापहरूको कार्यान्वयनबाट हासिल हुने अपेक्षित प्रतिफलहरूको विवरण नतिजा सूचकहरू अनिवार्य रूपमा भर्नुपर्दछ । यो फाराम भर्ने तरिका यसप्रकार छ :-

पाना नं. १ को माथिल्तो भाग भर्ने तरिका:

१. आ.व. :	कार्यक्रम सञ्चालन गरिने आर्थिक वर्ष उल्लेख गर्ने ।
२. बजेट उपशीर्षक नं. :	अर्थ मन्त्रालयबाट प्रकाशित बजेट किताब (रातो किताब) को बजेट उपशीर्षक नं उल्लेख गर्ने ।
३. मन्त्रालय :	सम्बन्धित मन्त्रालयको नाम उल्लेख गर्ने ।
४. विभाग/संस्था :	सम्बन्धित विभाग/संस्थाको नाम उल्लेख गर्ने ।
५. कार्यक्रम/आयोजनाको नाम :	बजेट किताब (रातो किताब) मा उल्लेख भएनुसारको कार्यक्रम/आयोजनाको नाम उल्लेख गर्ने
६. स्थान :	कार्यक्रम सञ्चालन हुने खास ठाउँ निम्नानुसार उल्लेख गर्ने । (क) जिल्ला - सम्बन्धित जिल्लाको नाम उल्लेख गर्ने । (ख)पालिका/वडा नं.- कार्यक्रम सञ्चालन हुने पालिका र वडासमेत उल्लेख गर्ने ।
७. आयोजना शुरू भएको मिति :	आयोजना शुरू भएको मिति उल्लेख गर्ने ।
८. आयोजना पूरा हुने मिति :	आयोजनासम्पन्न हुने मिति (म्याद थप भएको भए, संशोधन भएनुसारको अन्तिम मिति उल्लेख गर्ने) संशोधन भएकोमा कर्ता पटक भएको हो, सो समेत उल्लेख गर्ने ।
९. आयोजना/कार्यालय प्रमुखको नाम :	फाराम भर्दाको समयको आयोजना/कार्यालय प्रमुखको नाम उल्लेख गर्ने ।
१०. वार्षिक बजेट :	सम्बन्धित आ.व.को वार्षिक बजेटको कुल अद्वितीय उल्लेख गर्ने ।
क. आन्तरिक	
१. नेपाल सरकार	नेपाल सरकारको आन्तरिक स्रोतबाट उपलब्ध हुने रकम उल्लेख गर्ने ।
२. स्थानीय निकाय/संस्था	स्थानीय निकाय/संस्थाले ब्यहोर्ने रकम उल्लेख गर्ने ।
३. जनसहभागिता	जनसहभागिताबाट ब्यहोर्ने अंशलाई रकममा उल्लेख गर्ने ।
ख. वैदेशिक	
१. ऋण	वैदेशिकको कुलमध्ये ऋण कर्ता हो रु. मा उल्लेख गर्ने ।
२. अनुदान	वैदेशिकको कुलमध्ये अनुदान कर्ता हो रु. मा उल्लेख गर्ने ।
ग. सटही दर	वैदेशिक सहयोग रकमको विदेशी मुद्राको सटही दरको हकमा एप्रेजलमा उल्लिखित सटही दर उल्लेख गर्ने ।
घ. दातृसंस्था	आयोजनामा संलग्न दातृ संस्थाको नाम उल्लेख गर्ने ।

११.	आयोजनाको कुल लागत रु. क. आन्तरिक	आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने लाग्ने कुल रकम (शुरूको अद्दक र संशोधन भएको भए सोसमेत उल्लेख गर्ने (उल्लेख भएको विनिमय दरअनुसार)।
१२.	गत आ.व.सम्मको खर्च (सोभै भुक्तानी र वस्तुगत समेत) क आन्तरिक	१० नं वुँदाको क. मा जस्तै आयोजनाको कुल लागतमध्ये आन्तरिक स्रोततर्फको नेपाल सरकार, स्थानीय निकाय र जनसहभागिताबाट व्यहोरिने अंश रकम उल्लेख गर्ने। १० नं वुँदाको ख. मा जस्तै आयोजनाको कुल लागतमध्ये वैदेशिक स्रोततर्फको ऋण र अनुदानबाट व्यहोरिने अंश रकम उल्लेख गर्ने। आयोजना शुरू भएको मितिदेखि जुन वर्षको लागि यो फाराम भरिदैछ सोभन्दा अधिल्लो वर्ष वा गत आ.व.सम्मको खर्च उल्लेख गर्ने। १० नं वुँदाको क. मा जस्तै, आयोजनाको कुल लागतमध्ये आन्तरिक स्रोततर्फको नेपाल सरकार, स्थानीय निकाय र जनसहभागिताबाट शुरुदेखि गत आ.व.सम्म भएको खर्च रकम उल्लेख गर्ने। १० नं वुँदाको क. मा जस्तै, आयोजनाको कुल लागतमध्ये वैदेशिक स्रोततर्फको ऋण र अनुदानबाट शुरुदेखि गत आ.व.सम्म भएको खर्च रकम उल्लेख गर्ने।
	ख. वैदेशिक	
पाना नं. १ को तल्लो भाग भर्ने तरिका: बहुवर्णीय आयोजनाको लागि		
	(अ) पुँजीगत खर्चअन्तर्गतका कार्यक्रमहरू	खण्ड (अ) मा पुँजीगत खर्च शीर्षकबाट सञ्चालन हुने प्रकृतिका कार्यहरूलाई उल्लेख गर्नुपर्दछ।
	(आ) चालू खर्चअन्तर्गतका कार्यक्रमहरू	खण्ड (आ) मा चालू खर्च शीर्षकबाट सञ्चालन हुने कार्यहरूलाई उल्लेख गर्नुपर्दछ।
१.	ऋ.सं.	आयोजनाको सम्पूर्ण क्रियाकलापहरूको क्रमसङ्ख्या उल्लेख गर्ने।
२.	क्रियाकलाप विवरण	आयोजनाअन्तर्गतका सबै क्रियाकलापहरू (Activities) उल्लेख गर्नुपर्छ। यसमा आयोजनाको निर्धारित उद्देश्य हासिल गर्न आयोजना अवधिभित्र गरिने भौतिक कार्यहरू (Physical Works) अथवा आयोजनाको विभिन्न खण्ड (Component) अन्तर्गतका क्रियाकलापहरू (Activities) उल्लेख गर्नुपर्छ। यस महलका क्रियाकलापहरू उल्लेख गर्दा आयोजना प्रतिवेदन, आयोजनाको लागत इस्टमेट तथा एप्रेजल रिपोर्टको आधारमा गर्नुपर्छ। आयोजनाको किसिमअनुसार त्यसका क्रियाकलापहरूलाई नाप्न सकिने (Measurable) एकाइहरूमा विभाजन गर्नुपर्छ।
३	एकाइ	नं. २ महलमा उल्लिखित क्रियाकलापको परिमाणात्मक (Quantity), सङ्ख्यात्मक आदि एकाइ जनाउने सङ्ख्या, गोटा, घ.मि., कि.मि., प्र.श., आदि उल्लेख गर्ने। एकाइ उल्लेख गर्दा “आवश्यकतानुसार” “माग भएअनुसार” जस्ता अनिश्चयबोधक एकाइ राख्न हुँदैन।
४	आयोजनाको कुल क्रियाकलापको परिमाण	आयोजनाअन्तर्गतका सबै क्रियाकलापहरू (महल २ मा उल्लिखित क्रियाकलाप) को कुल भौतिक परिमाण/सङ्ख्या आदि उल्लेख गर्ने।
५	आयोजनाको कुल क्रियाकलापको लागत	एप्रेजलको लागत अनुमानअनुसार आयोजना सम्पन्न गर्न लाग्ने जम्मा रकमबाट उपभोग र कार्यालय सञ्चालन (प्रशासनिक) खर्च महल (घ) र (ड) मा भर्ने र बाँकीबाट माथि नं. २ मा उल्लिखित प्रत्येक क्रियाकलाप (Activity) पूरा गर्न कठि रकम लाग्ने हो, सो यस महलमा उल्लेख गर्ने।

- ६ आयोजनाको कुल क्रियाकलापको भार प्रत्येक क्रियाकलाप (Activity) को भार निर्धारण गर्दा सम्बन्धित क्रियाकलापहरूको महल ५ मा छुट्याइएको लागतलाई सोही महलको हरफ (ग) को रकम (कुल कार्यक्रमको रकम) ले भाग गरी आउने अंशलाई प्रतिशतमा राख्ने । उदाहरणका लागि सिचाइ आयोजनाको कुल लागत रु. ५० लाख छ र सो लागतमध्ये हेडवर्कस निर्माणिका लागि रु. ३० लाख, नहर निर्माणिका लागि रु. १० लाख र पाइप कल्भर्ट निर्माणिको लागि रु. १० लाख छ र उपभोग खर्च र कार्यालय सञ्चालन खर्च (प्रशासनिक खर्च) मा रु. ५ लाख छ भने यी क्रियाकलापहरूको भार क्रमशः निम्नानुसार हुन्छ ।
- $$\frac{३०}{५०} \times १०० = ६०, \quad \frac{१० \times १००}{५०} = २०, \quad \frac{१० \times १००}{५०} = २०$$
- प्रशासनिक खर्च (उपभोग खर्च + कार्यालय सञ्चालन खर्च) को भार हुदैन । सालवसाली आयोजनाहरूको भार निर्धारण गर्दा सो आयोजना/ कार्यक्रमलाई एकबर्षे आयोजना मान्ने र वार्षिक बजेटलाई आयोजनाको कुल लागत मानी उपर्युक्तानुसार भार निर्धारण गर्ने ।
- ७ गत आ. ब. सम्मको सम्पन्न परिमाण आयोजना शुरू भएदेखि अधिल्लो वर्ष (गत आ.व.) सम्म सम्पन्न गरिसकेका सम्बन्धित क्रियाकलापहरूको परिमाण, सझूया आदि उल्लेख गर्ने । गत आ.व. सम्मको सम्पन्न परिमाण गत आ.व. को वार्षिक प्रगति प्रतिवेदनको महल १२ मा उल्लेख हुने भएकाले त्यही परिमाण, सझूया आदिलाई नै यस महलमा सार्नुपर्छ । तर आयोजनाको पहिलो वर्षमा महल ७, ८ र ९ भर्नुपर्दैन ।
- ८ गत आ.व. सम्मको लागत आयोजना शुरू भएदेखि गत आ.व. सम्पन्न सम्बन्धित क्रियाकलापका लागि भएको खर्च रकम उल्लेख गर्नुपर्दछ ।
- ९ गत आ.व. सम्मको भारित प्रगति गत आ.व. सम्म सम्पन्न भइसकेका सम्बन्धित क्रियाकलापहरूको प्रगति आयोजना अवधिभरका लागि निर्धारित भारका आधारमा कर्ति प्रतिशत हो, उल्लेख गर्ने । भारित प्रगति निकाल्दा त्यस अवधिसम्मको प्रगति र कुल क्रियाकलापको अनुपातलाई त्यस क्रियाकलापको निर्धारित भारले गुणन गर्नुपर्दछ । जस्तै : हेडवर्कस निर्माणिको कुल क्रियाकलाप (१००%) मध्येको गत आ.व. सम्मको प्रगति ५० प्र.श. भयो र हेडवर्कसको भार ६० प्र.श. छ भने गत आ.व. सम्मको भारित प्रगति :
- $$\frac{\text{प्रगति}}{\text{लक्ष्य}} \times \text{भार} = \frac{५०}{१००} \times ६० = ३० \text{ हुन्छ ।}$$
- अर्थात् गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदनको महल नं. १५ को अड्क यस महलमा सर्नजान्छ ।
- यसलाई यसरी पनि गणना गर्न सकिन्छ ।
- महल ९ (भारित प्रगति) = $\frac{\text{महल ७ (सम्पन्न परिमाण)}}{\text{महल ४ (परिमाण)}} \times \text{महल ६ (भार)}$
- एक आ.व. भन्दा बढी अवधिमा पूरा हुने आयोजनाको हकमा महल ४ मा उल्लिखित क्रियाकलापहरूमध्ये यस आ.व. मा गरिने क्रियाकलापको (सझूया, परिमाण, आदि) उल्लेख गर्ने ।

११ वार्षिक कार्यलक्ष्य भार

एक आ.व. भन्दा बढ़ी अवधिमा पूरा हुने आयोजनाको हकमा यस आ.व.मा गरिने सम्बन्धित क्रियाकलापहरूको परिमाणका आधारमा वार्षिक भार उल्लेख गर्ने । यो भार वार्षिक बजेटको अडक्का आधारमा होइन, आयोजनाको कुनै क्रियाकलापको कुल परिमाणमध्ये यस वर्ष गरिने परिमाणका आधारमा निकाल्नुपर्छ । अर्थात् प्रत्येक क्रियाकलापको वार्षिक कार्यलक्ष्यको महल १० को परिमाणलाई महल ४ को सम्बन्धित क्रियाकलापको परिमाणले भाग दिने र महल ६ को सम्बन्धित भारले गुणा गरेर महल ११ को वार्षिक भार निकाल्ने । अर्थात्,

$$\text{महल } 11(\text{भार}) = \frac{\text{महल } 10}{\text{महल } 4} \times \text{महल } 6$$

१२ वार्षिक बजेट

महल नं. १० मा उल्लिखित विभिन्न क्रियाकलापहरूका लागि यस आ.व.मा छुट्याइएको बजेट रकम उल्लेख गर्ने ।

१३ प्रथम चौमासिक परिमाण

महल नं. १० मा उल्लिखित वार्षिक कार्यलक्ष्यमध्ये प्रथम चौमासिक अवधिमा सम्पन्न गरिने परिमाण उल्लेख गर्ने ।

१४ प्रथम चौमासिक भार

प्रथम चौमासिकमा गरिने क्रियाकलापहरूका भार उल्लेख गर्ने । भार निकाल्दा वार्षिक कार्य लक्ष्यमध्ये प्रथम चौमासिकमा कर्ति काम गरिने हो, प्रथम चौमासिक लक्ष्यका आधारमा निकाल्ने । प्रत्येक क्रियाकलापको महल १३ को परिमाणलाई महल १० को परिमाणले भाग दिने र महल ११ को भारले गुणा गरेर महल १४ को भार अडक निकाल्ने ।

$$\text{महल } 14 (\text{भार}) = \frac{\text{महल } 13}{\text{महल } 10 \text{ को परिमाण}} \times \text{महल } 11 \text{ को भार}$$

१५ प्रथम चौमासिक बजेट

महल नं. १२ मा उल्लिखित बजेटमध्ये प्रथम चौमासिकका लागि छुट्याइएको बजेट उल्लेख गर्ने ।

१६ देखि नं. २१ सम्म

ऋग्मशः दोझो र तेझो चौमासिक महलहरूमा वार्षिक लक्ष्य र वार्षिक बजेटमध्येबाट यी चौमासिकका लागि छुट्याइएको लक्ष्यको परिमाण, भार र बजेट महलमा प्रथम चौमासिकमा उल्लेख गरिएजस्तै हिसाव गरेर उल्लेख गर्ने । प्रथम चौमासिक भार निकाल्न प्रयोग गरिएको सूत्र प्रयोग गर्ने ।

$$(\text{अर्थात् } \frac{\text{चौमासिक लक्ष्य परिमाण}}{\text{वार्षिक लक्ष्य परिमाण}} \times \text{वार्षिक भार} = \text{क्रियाकलापको चौमासिक भार})$$

२५ कैफियत

कैफियत जनाउनुपर्ने आवश्यक कुरा भए यस महलमा उल्लेख गर्ने ।

सालवसाली आयोजनाको हकमा भार निकालने तरिका :

कोलम नं. १, २, ३ को विवरण माथि उल्लेख गरिएकै तरिकाले भर्न सकिन्छ ।

कोलम नं. ४, ५, ६, ७, ८ र ९ भर्न पर्दैन ।

कोलम नं. १० परिमाण यो आ.व.मा गर्नु पर्ने लक्ष्य राख्ने ।

कोलम नं. ११ : कोलम १२ को कुल जोड याने कुल बजेटलाई एकाइगत बजेटले भाग गरेर आएको अंकलाई १०० गुणा

गर्दा आउने अंक नै यसको भार हुन्छ । कोलम ११ = $\frac{\text{कोलम } 12 \text{ को एकाइगत बजेट}}{\text{कोलम } 12 \text{ को कुल जोड}} \times 100$

कोलम नं. १२ यस वर्ष बिनियोजित बजेट एकाइगत राख्ने ।

कोलम नं. १३ देखि २१ सम्म भर्ने तरिका वहुवर्षीय आयोजनाकै तरिकाले भर्न सकिन्छ ।

हरफतर्फ

हरफतर्फ सबै कार्यक्रम/क्रियाकलापहरू उल्लेख गरिसकेपछि जोडजम्मा गर्नुपर्दछ ।

हरफ (क) :

(१) खण्ड (अ) को महल नं. ३, ४, ७, १०, १३, १६, १९ मा उल्लिखित क्रियाकलापहरूको एकाइ र परिमाणहरूको जम्मा गर्नु नपर्ने,

(२) खण्ड (अ) को महल नं. ५, ६, ८, ९, ११, १२, १४, १५, १७, १८, २०, २१ मा उल्लिखित क्रियाकलापहरूको लागत, भार, बजेट र खर्च रकमहरूको ठाडो जोड गरी हुनआउने अङ्क उल्लेख गर्ने,

हरफ (ख) :

(१) खण्ड (आ) को महल नं. ३, ४, ७, १०, १३, १६, १९ मा उल्लिखित क्रियाकलापहरूको एकाइ र परिमाणहरूको जम्मा गर्नु नपर्ने,

(२) खण्ड (आ) को महल नं. ५, ६, ८, ९, ११, १२, १४, १५, १७, १८, २०, २१ मा उल्लिखित क्रियाकलापहरूको लागत, भार, बजेट र खर्च रकमहरूको ठाडो जोड गरी हुनआउने अङ्क उल्लेख गर्ने,

हरफ (ग) :

खण्ड (अ) को हरफ (क) र खण्ड (आ) को हरफ (ख) मा भएको अङ्क जोडेर उल्लेख गर्ने ।

नोट :

१. फारामको लहर (Row) तर्फ सबै विवरण भरिसकेपछि जम्मा गरी जम्मा अङ्क उल्लेख गर्नुपर्छ । यसरी जम्मा गर्दा एकाइ र परिमाणका महलहरूको जम्मा हुँदैन । लागत (बजेट) र भार वा भारित प्रगतिको मात्र जोड गरी हुनआउने अङ्क उल्लेख गर्नुपर्छ ।

जोड मिले नमिलेको कसरी थाहा पाउने ?

बहुवर्षीय आयोजनाको हकमा :

(क) कोलम नं ५ को जोड नै आयोजनाको कुल लागत (माथि ऋ.सं.११ मा उल्लिखित) बराबर हुनु पर्छ । उदाहरणको लागि ३ वर्षमा सम्पन्न गर्ने गरी शुरु गरिएको आयोजनाको लागि आयोजना शुरु भएका ३ आ.व.हरूमा बाँडिएको बजेटसंग बराबर हुनुपर्छ ।

(ख) कोलम नं ६ को कुल जोड १०० हुनैपर्दछ ।

सालबसाली आयोजनाको हकमा :

(क) कोलम नं. १० को ठाडो जोडिदैन तर यस कोलममा लेखिएको अंक (परिमाण), चौमासिक रूपमा विभाजन हुने कोलम नं. १३, १६ र १९ मा लेखिने एकाइगत परिमाण भन्दा घटीबढी हुनसक्दैन । उदाहरणको लागि यो आर्थिक वर्षमा ६०० जना शिक्षकहरूलाई तालिम दिने लक्ष्यलाई ३ चौमासिकभित्र तालिम दिने गरी चौमासिक लक्ष्य निर्धारण गरिनुपर्छ ।

- (ख) कोलम ११ को कुल जोड १०० हुनैपर्दछ । त्यस्तै कोलम नं १४, १७ र २० को कुल जोड पनि १०० हुनैपर्दछ ।
- (ग) कोलम नं. १२ को जोडसंग कोलम नं. १५, १८ र २१ को जोड बराबर हुनुपर्दछ ।

पाना नं २ आयोजनाका अपेक्षित नतिजा सूचकहरू भर्ने तरिका :

खण्ड (क) : आयोजना / कार्यक्रम सम्पन्न भएपछि हासिल हुने नतिजा : (प्रभाव, असर तथा प्रतिफल)

क१ असर तथा प्रभाव (outcome/Impact)

१. नतिजा सूचकका विवरण : आयोजनाको लजिकल फ्रेमवर्क छ भने फ्रेमवर्कमा दिइएको असर प्रभावस्तरका सूचकहरू यस महलमा भर्नुपर्नेछ । आयोजनाको पूर्ण कार्यान्वयन भएपछि प्राप्त हुने वा हासिल हुने प्रतिफलबाट हासिल हुने नतिजालाई असर तथा प्रभावको सूचक मानेर उल्लेख गर्ने । यस्तो असर वा प्रभाव तहको सूचकहरू २/३ वटा उल्लेख गर्न सकिन्छ ।
२. एकाइ : कोलम १ मा उल्लिखित सूचकलाई कसरी मापन गरिने हो सो सूचकको एकाइ उल्लेख गर्ने ।
३. आयोजनाको लक्ष्य : आयोजनाको कुल लक्ष्यलाई संख्यात्मक रूपमा उल्लेख गर्ने ।
४. गत आर्थिक वर्षसम्मको उपलब्धि : बहुवर्षीय आयोजनाको हकमा गत वर्षसम्म हासिल भएका प्रतिफल / उपलब्धिहरूलाई संख्यात्मक रूपमा लेख्ने । सालबसाली आयोजनाहरूको हकमा उल्लेख गर्नपर्दैन ।
५. चालू वर्षमा हासिल हुने उपलब्धि : चालू आ.व.मा थप हुने प्रतिफललाई एकमुष्ट संख्यात्मक रूपमा लेख्ने ।

क२ अपेक्षित प्रतिफल (output)

- | | |
|----------------------------|---|
| १ नतिजा
सूचकका
विवरण | कार्यक्रम फारामको पाना नं १ मा उल्लिखित क्रियाकलापहरूको कार्यान्वयनबाट हासिल हुने ३ देखि ५ वटा प्रतिफलहरू यस महलमा उल्लेख गर्ने । जस्तै : |
| | १. जग्गा अधिग्रहण (“जग्गा अधिग्रहण भएको हुने” लेख्न आवश्यक छैन) |
| | २. सिचाइ कुलो निर्माण/मर्मत |
| | ३. शिक्षक तालिम |
| | ४. निःशुल्क पाद्यपुस्तक वितरण |
| | ५. बालबालिकालाई खोप इत्यादि |
| | हेरेक क्रियाकलापको छुट्टाछुट्ट प्रतिफल प्राप्त नहुन सक्छ, तसर्थ वार्षिक कार्यक्रम (पाना १) मा उल्लेख भएका सबै क्रियाकलापहरूलाई यसमा प्रतिफल सूचकका रूपमा राख्न जरूरी हुँदैन । |

कोलम १ मा उल्लेख गरिएका प्रतिफललाई परिमाणमा व्यक्त गर्न उपयुक्त हुने एकाइहरू राख्ने । जस्तै:

- जग्गा प्राप्तीको हकमा एकाइ लेखदा रोपनी, हेक्टर, वर्ग मिटरमा उल्लेख गर्ने ।
- सडक नहर निर्माणको सन्दर्भमा कि.मि वा मिटर उल्लेख गर्ने ।
- तालिम दिने छात्रबृत्ति बितरणमा जना वा सझौत्या उल्लेख गर्ने ।
- Work in Progress (काम निरन्तर भइरहने र आयोजनाको अन्तमा मात्र सिंगो प्रतिफल हासिल हुने) प्रकृतिको कार्यको लक्ष्य निर्धारण गर्दा एकाइमा प्रतिशत उल्लेख गर्ने ।

उदाहरणको रूपमा यो आर्थिक वर्षमा ३ वटा कोठा निर्माण गर्ने कार्यक्रमको प्रतिफल सूचक उल्लेख गर्ने ऋममा एकाइ लेख्ने महलमा संख्या, वटा वा प्रतिशत के उल्लेख गर्ने भनेर द्विविधा हुनसक्छ । प्रत्येक चौमासिकमा १/१ वटा कोठा निर्माण गर्ने लक्ष्य राख्नु भनेको वास्तविकताभन्दा टाढाको लक्ष्य हुनजान्छ । चौमासिक रूपमा केही कार्य भएको हुने, तर सो कार्यलाई सख्यात्मक रूपमा उल्लेख गर्न, सो कार्य पूर्ण रूपमा सम्पन्न भइनसकेको हुन्छ । यस्तो अवस्थामा चौमासिक रूपमा हुने वा गर्न सकिने कार्यहरूलाई प्राविधिकको राय सुझाव, नर्मसुनुसार प्रतिशतको आधारमा कुल लक्ष्य १०० किटान गर्ने र एकाइमा प्रतिशत लेख्ने ।

खण्ड (ख): आयोजना / कार्यक्रमको चालू आ.व.मा हासिल हुने नतिजा (प्रतिफल)

माथि कर मा आयोजनाको सम्पूर्ण कार्यान्वयन सम्पन्न भएपछि हासिल हुने प्रतिफलहरूमध्ये यस आ.व. हासिल हुने प्रतिफललाई यस खण्डमा चौमासिक रूपमा विभाजन गर्ने । आयोजनाको कुल प्रतिफलहरूमध्ये चालू आ.व.मा हासिल गरिने प्रतिफलको स्वरूपमा केही फरक हुनसक्छ । यस्तो प्रतिफललाई चौमासिक रूपमा विभाजन गरेर लक्ष्य किटान गर्ने ।

वार्षिक विकास कार्यक्रमको पाना १ र २ भरिसकेपछि फाराम तयार गर्ने, आयोजना/कार्यालय प्रमुख र फारामको विवरण प्रमाणित गर्ने पदाधिकारीले नाम, पद उल्लेख गरी दस्तखत गर्नुपर्दछ ।

अनुसूची - २ : चौमासिक / वार्षिक प्रगति प्रतिवेदन

बजेट फालं.६.०४.०५
रा.शो.आ. (अमृ) फालं.२
पाना नं. १/२

१. आ.व. :-
२. बजेट उपशार्थिक नं. :-
३. मन्त्रालय :-
४. कार्यक्रम / आयोजनाको नाम :-
५. आयोजना / कार्यालय प्रमुखको नाम :-
६. यस अवधिको बजेट (रु.) :-
- (क) आन्तरिक (१) नेपाल सरकार :-
(२) संस्था :-
(३) जनसहभागिता :-
(छ) वैदेशिक (१) ऋण :-
(२) अनुदान :-
७. यस अवधिको खर्च रकम र प्रतिशत :-
(क) आन्तरिक (१) नेपाल सरकार :-
(२) स्थानीय निकाय / सङ्घस्था :-
(३) जनसहभागिता:-
(४) वैदेशिक (१) ऋण :-
(२) अनुदान :-
८. चालू आ.व.को हालसम्मको खर्च रकम र प्रतिशत :-
९. कुल लागतमध्ये शुरुदेख यस अवधिसम्मको कुल खर्च रकम र प्रतिशत :-
१०. आयोजनाको शुरुदेख यस अवधिसम्मको भौतिक प्राप्ति प्रतिशत :-
११. आयोजनाको कुल अवधिमध्ये वितेको समय प्रतिशतमा :-

(रकम रु. लाखमा)

क्र.सं.	कार्यक्रम / क्रियाकलाप	एकाइ	वार्षिक लक्ष्य		 चौमासिक लक्ष्य	चौमासिक / वार्षिक प्रगति	अवधिसम्म यस आवधिकारीका प्रगति	प्रतिवेदन	मूलकमा आधारित प्रमुख प्रतिफल / उत्तराधिकारीका प्रगति
			परिमाण	भार	बजेट					
?			?	?	?	?	?	?	?	?
(क)	पुँजीगत खर्च कार्यक्रमको जम्मा									

क्र.सं.	कार्यक्रम/क्रियाकलाप	एकाइ	वार्षिक लक्ष्य चौमासिक लक्ष्य	चौमासिक/वार्षिक प्रगति	प्रतिवेदन अवधिसम्म यस आवधि को प्राप्ति	प्रतिवेदन अवधिसम्म यस आवधि प्राप्ति	मूचकमा आधीरित प्रमुख प्रतिफल/उपलब्धि कैफियत
१	२	३	४	५	६	७	८	९
	(आ) चालू खर्चअंतर्गतका कार्यक्रमहरू :							
(ख)	चालू खर्च कार्यक्रमको जमा							
(ग)	कार्यक्रम खर्चको जमा (क + ख)							
(घ)	उपभोग खर्च							
(ङ)	कार्यालय सञ्चालन खर्च							
(च)	कुल जमा खर्च (ग + घ + उ)							

चौमासिक प्रगति गणना गर्दा प्रतिवेदन अवधिको भारित प्राप्ति : हफ्फ (ग) को महल ११/८X १०० वार्षिक प्रगति गणना गर्दा प्रतिवेदन अवधिको भारित प्राप्ति : हफ्फ (ग) को महल ११/५X १००

दस्तावेजः :-

१. सालवसाली कार्यक्रमहरूको हक्कमा महल १४ र १५ भर्जिहरैन् ।
२. वार्षिक लक्ष्य प्रगति प्रस्तुत गर्दा महल ७, ८ र ९ भर्जिहरैन् ।
३. वार्षिक लक्ष्य, प्रगति प्रस्तुत गर्दा सो आ.व.को प्रगति महल १२ र १३ भर्जिहरैन् ।

वार्षिक तथा चौमासिक भारित प्राप्ति निकाले तरिका

$$\text{वार्षिक भारित प्राप्ति} = \frac{\text{क्रियाकलापको प्रगति परिमाण (महल १०)}}{\text{क्रियाकलापको लक्ष्य परिमाण (महल ५)}} \times \text{भार महल ५}$$

$$\text{चौमासिक भारित प्राप्ति} = \frac{\text{क्रियाकलापको प्रगति परिमाण (महल १०)}}{\text{क्रियाकलापको लक्ष्य परिमाण (महल ७)}} \times \text{भार महल ७}$$

आयोजनाको समस्यासम्बन्धी विवरण

क्र. सं.	आयोजना कार्यालयनमा देखिएका मूल्य मुख्य समस्याहरू	समस्या देखापन्नका कारणहरू	समस्या समाधान गर्ने गरिएका प्रयासहरू	मविसस समिति (MDAC) मा प्रस्तुत गर्नुपर्ने देखिएका समस्याहरू	समस्या समाधानको लागि सुझाव
?	२	३	४	५	६

यो पानाअनुसारको विवरण भरी चौमासिक/वार्षिक अवधिका साथै २/ २ महिनामा बस्ने मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) मा पेश गर्ने प्रभालयमा पठाउनुपर्नेछ ।

तथार गर्नेको नाम, पद:-

दस्तखत:-

मिति :-

आयोजना/कार्यालय प्रमुखको नाम, पद:-

दस्तखत:-

मिति :-

प्रमाणित गर्नेको नाम, पद:-

दस्तखत:-

मिति :-

.....चौमासिक/वार्षिक प्रगति प्रतिवेदन फाराम भर्ने निर्देशिका

आयोजनाको स्वीकृत चौमासिक/वार्षिक कार्यलक्ष्यको तुलनामा के-कति प्रगति हासिल भयो भन्ने जानकारी लिन यो फाराम प्रयोग गरिन्छ । आर्थिक वर्षको प्रत्येक चार महिना (चौमासिक) र एकवर्ष (वार्षिक) लाई प्रतिवेदन अवधि मानिनेछ । सोहीअनुसार प्रत्येक चौमासिक र वार्षिक अवधिभित्र गरिएका काम र खर्चको विवरण यस फाराममा सम्बन्धित आयोजनाले भर्नुपर्नेछ । यो फारामलाई तीन पानामा विभाजन गरिएको छ । फारामको पहिलो पानाको माथिल्लो भागमा आधारभूत विवरण र तल्लो भागमा आयोजनाको प्रगतिको विवरण भर्ने महलहरू रहेका छन् । पाना नं.२ मा विभिन्न क्रियाकलापहरूबाट हासिल प्रतिफल (Output) को प्रगति, आयोजना कार्यान्वयन सम्बन्धमा महत्व राख्ने प्रकृतिका कार्यहरूको प्रगति र आयोजनाको लजिकल फ्रेमवर्कअनुसारको प्रतिफलको प्रगति स्थिति देखाउने महलहरू रहेका छन् । त्यसैगरी पाना ३ मा आयोजना कार्यान्वयनमा देखिएका समस्या, सुझाव आदि विवरणहरू रहेका छन् । प्रतिवेदन तयार गर्दा यस फारामका सबै पानाहरू भर्नुपर्छ । यो फाराम भर्ने तरिका यसप्रकार छ :-

पाना नं.१ को माथिल्लो भाग भर्ने तरिका :

१. आ.व. :	सम्बन्धित आर्थिक वर्ष लेख्ने ।	
२. बजेट उपशीर्षक नं. :	बजेट किताब (रातो किताब) अनुसार आयोजनाको बजेट उपशीर्षक नं. उल्लेख गर्ने ।	
३. मन्त्रालय :	आयोजनासँग सम्बन्धित मन्त्रालयको नाम उल्लेख गर्ने ।	
४. कार्यक्रम/आयोजनाको नाम :	बजेट किताब (रातो किताब) अनुसारको आयोजनाको नाम उल्लेख गर्ने	
५. आयोजना/कार्यक्रम प्रमुखको नाम :	फाराम भर्दाको समयको आयोजना/कार्यालय प्रमुखको नाम उल्लेख गर्ने ।	
६. यस अवधिको बजेट (रु.) :	सम्बन्धित चौमासिक/वार्षिक अवधिको बजेट उल्लेख गर्ने ।	
क. आन्तरिक		
१. नेपाल सरकार	नेपाल सरकारको आन्तरिक स्रोतबाट उपलब्ध हुने रकम उल्लेख गर्ने ।	
२. स्थानीय निकाय/संस्था	स्थानीय निकाय/संस्थाले व्यहोर्ने रकम उल्लेख गर्ने ।	
३. जनसहभागिता	जनसहभागिताबाट व्यहोर्ने अंशलाई रकममा उल्लेख गर्ने ।	
ख. वैदेशिक		
१. त्रट्ट	वैदेशिकको कुलमध्ये त्रट्ट कर्ति हो रु.मा उल्लेख गर्ने ।	

२. अनुदान	वैदेशिकको कुलमध्ये अनुदान कर्ति हो रु.मा उल्लेख गर्ने ।
ग. दातृ संस्था	वैदेशिक सहयोगमा सञ्चालन भएकोमा दातृ संस्थाको नाम उल्लेख गर्ने ।
७. यस अवधिको खर्च (रु.) :	यस अवधिको खर्च रु.मा उल्लेख गर्ने । (क) आन्तरिकमा माथि ६ नं. मा जस्तै नेपाल सरकार, स्थानीय निकाय र जनसहभागिताबाट भएको खर्च रकम उल्लेख गर्ने । (ख) वैदेशिकमा पनि वैदेशिक अनुदान र ऋण रकमबाट भएको खर्च उल्लेख गर्ने ।
८ चौमासिक/वार्षिक बजेटको तुलनामा खर्च प्रतिशत	चौमासिक/वार्षिक बजेटको तुलनामा सो अवधिमा भएको खर्च प्रतिशतमा उल्लेख गर्ने ।
९ शुरुदेखि यस अवधिसम्मको कुल खर्च प्रतिशत (कुल लागतको तुलनामा)	आयोजनाको कुल लागतको तुलनामा शुरुदेखि प्रतिवेदन अवधिसम्म भएको खर्चलाई प्रतिशतमा उल्लेख गर्ने ।
१० यस अवधिसम्मको भौतिक प्रगति प्रतिशत	यस चौमासिक/वार्षिक अवधिसम्ममा आयोजनाले कर्ति भौतिक प्रगति गरेको हो १०० भारको आधारमा प्रतिशतमा उल्लेख गर्ने ।
११ वितेको समय प्रतिशतमा (कुल अवधिको तुलनामा)	यस चौमासिक/वार्षिक अवधिसम्ममा आयोजनाको कर्ति समय व्यतित भएको हो कुल अवधिलाई आधार मानी प्रतिशतमा उल्लेख गर्ने ।
१२ शोधभर्ना स्थिति	वैदेशिक ऋण सहयोगमा सञ्चालित आयोजनाको शोधभर्ना माग गर्नुपर्ने रकम, माग गरेको रकम र प्राप्त हुन बाँकी रकम उल्लेख गर्ने ।
पाता नं. १ को तल्लो भाग भर्ने तरिका:	
महल नं. १ देखि ६ सम्म	यी महलहरूका विवरणहरू स्वीकृत वार्षिक विकास कार्यक्रम फारामबाट जस्ताको तस्तै सार्ने ।
७, ८, ९ चौमासिक लक्ष्य, परिमाण, भार, बजेट :	यी महलहरूका विवरणहरू पनि स्वीकृत वार्षिक विकास कार्यक्रम फाराममा उल्लिखित सम्बन्धित चौमासिकबाट जस्ताको तस्तै सार्ने । वार्षिक प्रगति प्रस्तुत गर्दा ७, ८ र ९ महलहरूमा उल्लेख गरिने विवरण ४, ५ र ६ महलमा नै उल्लेख हुने भएकाले महल ७, ८ र ९ भर्नुपर्दैन ।
१० चौमासिक/वार्षिक प्रगति, परिमाण:	निर्धारित कार्य लक्ष्यमध्ये यस अवधिमा हासिल भएको प्रगति परिमाण, सङ्ख्या, प्रतिशत आदि उल्लेख गर्ने ।

११ चौमासिक/वार्षिक प्रगति,
भारित :

(क) चौमासिक प्रगति/भारित: यसमा सम्बन्धित कार्यक्रम/क्रियाकलापको चौमासिक प्रगति, परिमाणलाई चौमासिक लक्ष्य परिमाणले भाग गरी भारले गुणन गरी हुनआउने अङ्क उल्लेख गर्नुपर्दछ ।

(अर्थात् भारित प्रगति = $\frac{\text{प्रगति परिमाण महल } 10}{\text{लक्ष्य परिमाण महल } 4} \times \text{भार महल } 8$)

(ख) वार्षिक प्रगति/भारित : यसमा सम्बन्धित कार्यक्रम/क्रियाकलापको वार्षिक प्रगति परिमाण र वार्षिक लक्ष्य परिमाणको वार्षिक भारले गुणन गरी हुनआउने अङ्क उल्लेख गर्नुपर्दछ ।

अर्थात्, भारित प्रगति = $\frac{\text{प्रगति परिमाण महल } 10}{\text{लक्ष्य परिमाण महल } 4} \times \text{भार महल } 5$

१२, १३ प्रतिवेदन अवधिसम्म यस
आ.व.को प्रगति परिमाण र भारित:

(१) प्रथम चौमासिक प्रगति प्रतिवेदनको लागि :-

महल १२: प्रथम चौमासिक प्रगति प्रतिवेदनको महल १० को परिमाण नै यस महलमा उल्लेख गर्ने ।

महल १३: यसमा महल १२ को परिमाणलाई महल ४ (वार्षिक लक्ष्य परिमाण) ले भाग गर्ने र महल ५ को सम्बन्धित कार्यक्रम/क्रियाकलापको भारले गुणा गरी आउने अङ्क उल्लेख गर्ने ।

अर्थात्: भारित प्रगति = $\frac{\text{प्रगति परिमाण महल } 12}{\text{लक्ष्य परिमाण महल } 4} \times \text{भार महल } 5$

अथवा महल ११ को भारित प्रगति नै यस महलमा सार्न सकिन्छ ।

(२) दोस्रो चौमासिक प्रगति प्रतिवेदनको लागि :-

महल १२: प्रथम चौमासिक प्रगति प्रतिवेदनको महल १० र दोस्रो चौमासिक प्रगति प्रतिवेदनका महल १० का परिमाणहरू जोडेर उल्लेख गर्ने ।

महल १३: यसमा महल १२ को परिमाणलाई महल ४ ले भाग गर्ने र महल ५ को सम्बन्धित कार्यक्रम/क्रियाकलापको भारले गुणा गरी आउने अङ्क उल्लेख गर्ने । अर्थात् प्रथम चौमासिक प्रगति प्रतिवेदनको महल १३ को सूत्र प्रयोग गर्ने ।

(३) तेस्रो चौमासिक प्रगति प्रतिवेदनको लागि :-

महल १२: प्रथम, दोस्रो र तेस्रो चौमासिक प्रगति प्रतिवेदनका महल १० को प्रगति परिमाणहरू जोडेर उल्लेख गर्ने । अथवा दोस्रो चौमासिकको महल १२ र तेस्रो चौमासिकको महल १० को प्रगति परिमाणहरू जोडेर उल्लेख गर्ने ।

महल १३: महल १२ को परिमाणलाई महल ४ ले भाग गर्ने र महल ५ को सम्बन्धित कार्यक्रम/क्रियाकलापको भारले गुणा गरी आउने अङ्क उल्लेख गर्ने । अर्थात, प्रथम चौमासिक र दोस्रो चौमासिक प्रगति प्रतिवेदनको महल १३ को सूत्र प्रयोग गर्ने ।

महल नं. १४ सूचकमा आधारित प्रमुख प्रतिफल/उपलब्धि

यसमा वार्षिक विकास कार्यक्रम पाना नं. २ मा उल्लेख भएको महल २ अनुसारको अपेक्षित प्रतिफल के कर्ति उपलब्ध भयो सो उल्लेख गर्नुपर्छ ।

हरफतर्फ :

हरफतर्फ सबै कार्यक्रम/क्रियाकलापहरू उल्लेख गरी सकेपछि जोड जम्मा गर्नुपर्दछ ।

हरफ (क)

(१) खण्ड (अ) को महल नं. ३, ४, ७, १०, १२, १४ मा उल्लिखित कार्यक्रम/क्रियाकलापहरूको एकाइ र परिमाणहरूको जम्मा गर्नु नपर्ने ।

(२) खण्ड (अ) को महल नं. ५, ६, ८, ९, ११, १३, मा उल्लिखित कार्यक्रम/क्रियाकलापहरूको भार र बजेट रकमहरूको ठाडो जोड गरी हुनआउने अङ्क उल्लेख गर्ने ।

हरफ (ख)

(१) खण्ड (आ) को महल नं. ३, ४, ७, १०, १२, १४ मा उल्लिखित कार्यक्रम/क्रियाकलापहरूको एकाइ र परिमाणहरूको जम्मा गर्नु नपर्ने ।

(२) खण्ड (आ) को महल नं. ५, ६, ८, ९, ११, १३ मा उल्लिखित कार्यक्रम/क्रियाकलापहरूको भार र बजेट रकमहरूको ठाडो जोड गरी हुनआउने अङ्क उल्लेख गर्ने ।

हरफ (ग) :

खण्ड (अ) को हरफ (क) र खण्ड (आ) को हरफ (ख) मा भएको अङ्क जोडेर उल्लेख गर्ने ।

हरफ (घ) र (ड) :

महल ६ र ९ मा वार्षिक कार्यक्रमअनुसार, छट्ट्याइएको रकम उल्लेख गर्ने ।

हरफ (च) :

हरफ (ग), हरफ (घ) र हरफ (ड) मा भएको अङ्क जोडेर उल्लेख गर्ने ।

द्रष्टव्य : प्रतिवेदन अवधिको भारित प्रगतिलाई प्रतिशतमा निकाल्ने सूत्र प्रगति प्रतिवेदन फराममै दिइएको छ । त्यस्तै प्रतिवेदन अवधिसम्म यस आ.व.को भारित प्रगति निकाल्दा महल १३ को भारित प्रगतिको योगफललाई त्यस वर्षको लागि निर्धारित वार्षिक भारको योगफलले भाग गर्ने र १०० ले गुणा गरेर भारित प्रगति प्रतिशत निकाल्ने । त्यसैगरी, आयोजनाको कुलमध्ये हालको अवधिसम्मको भारित प्रगति प्रतिशत निकाल्दा महल १३ को भारित प्रगतिको योगफललाई आयोजनाको कुल भारको योगफलले भाग गर्ने र १०० ले गुणा गरेर निकाल्ने । (यो अङ्क महल १३ को सबै क्रियाकलापहरूको भारित प्रगतिको योगफल बराबर नै हुन्छ ।)

वार्षिक प्रगति प्रतिवेदनको लागि यो प्रगति फाराम भर्दा निम्नअनुसार गर्ने:-

(क) महल १, २, ३, ४, ५ र ६ चौमासिक प्रतिवेदन फाराम भरेअनुसार नै भर्ने ।

(ख) महल ४, ५, ६ मा नै सो विवरण उल्लेख हुने भएकोले विवरण महल ७, ८ र ९ भर्नु नपर्ने ।

(ग) महल १० मा तेस्रो चौमासिक प्रगति प्रतिवेदनको महल १२ को परिमाण उल्लेख गर्ने ।

- (घ) महल ११ मा तेस्रो चौमासिक प्रगति प्रतिवेदनको महल १३ को भारित प्रगति उल्लेख गर्ने ।
- (ङ) वार्षिक प्रगति महल १० र ११ मा नै आउने भएकोले महल १२ र १३ भर्नु नपर्ने ।
- (च) महल १४ मा तेस्रो चौमासिक प्रगति प्रतिवेदनमा उल्लेख भएअनुसारको विवरण नै भर्ने ।

नोट :-

- (१) यदि कुनै चौमासिकमा त्यस चौमासिकको निर्धारित लक्ष्य परिमाणभन्दा बढी प्रगति हासिल गरेमा (त्यो अधिल्लो चौमासिकमा पूरा हुन नसकेको कार्य पूरा गरेर होस् वा पछिल्लो चौमासिकको लक्ष्यमध्ये केही कार्य गरेर होस्) पनि लक्ष्यभन्दा बढी प्रगति परिमाण वा भार उल्लेख गर्नु हुदैन । यस्तोमा बढी प्रगति गरेको परिमाणलाई प्रतिवेदन अवधिसम्म यस आ.व. को Cummulative प्रगति देखाउने महल १२ मा उक्त चौमासिकमा गरेको वढी प्रगति परिमाण समेत जोडेर उल्लेख गर्ने र सोही आधारमा महल १३ मा भारित प्रगति उल्लेख गर्ने । यसलाई कैफियत महलमा जनाउने ।
- (२) यदि स्वीकृत वार्षिक कार्यक्रम को चौमासिक विभाजन समेतको लक्ष्य, भार र बजेटमा संशोधन गरिएको भए संशोधन भएको मिति र निकाय उल्लेख गरी कैफियत महलमा जनाउनुपर्दछ । तर सम्बन्धित निकायको स्वीकृतिविना स्वीकृत वार्षिक/चौमासिकको लक्ष्य, भार र बजेटमा फरक पारी उल्लेख गर्नुहुदैन ।

पाना नं. २ भर्ने तरिका :

१.	क्र.सं.	समस्याको विवरणहरूको ऋमसङ्ख्या उल्लेख गर्ने
२.	आयोजना कार्यान्वयनमा देखिएका मुख्य मुख्य समस्याहरू	आयोजना कार्यान्वयनमा देखिएका मुख्य मुख्य समस्याहरूलाई गम्भीरता ऋमअनुसार बुँदागत रूपमा उल्लेख गर्ने ।
३.	समस्या देखिनुका कारणहरू	उल्लेख गरिएका समस्या देखापर्नुमा खास कारण के हुन स्पष्ट रूपमा उल्लेख गर्ने ।
४.	समस्या समाधान गर्न गरिएका प्रयासहरू	समस्या समाधान गर्न आयोजना वा विभाग वा मन्त्रालयतहबाट भएका प्रयासहरूलाई बुँदागत रूपमा उल्लेख गर्ने ।
५.	मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) मा प्रस्तुत गर्नुपर्ने देखिएका समस्याहरू	कार्यान्वयनमा देखिएका समस्याहरूमध्ये मविसस बैठकमा प्रस्तुत गर्नुपर्ने देखिएका समस्याहरू भए गम्भीरता ऋममा बुँदागत रूपमा उल्लेख गर्ने ।
६.	समस्या समाधानको लागि सुझाव	मविसस समितिबाट उल्लिखित समस्याहरू के कसरी समाधान गर्नु उपयुक्त हुन्छ, त्यसको लागि सुझाव समेत बुँदागत रूपमा उल्लेख गर्ने ।

चौमासिक/वार्षिक प्रगति प्रतिवेदन फारामको पाना १, २ र ३ भरिसकेपछि फाराम तयार गर्ने, आयोजना/कार्यालय प्रमुख र फारामको विवरण प्रमाणित गर्ने पदाधिकारीले नाम, पद उल्लेख गरी दस्तखत गर्नुपर्दछ ।

अनुसुची - ३ : समस्तिगत प्रगति प्रतिवेदन

..... चैमासिक / वार्षिक प्रगति प्रतिवेदन

- १०८ आव.

२. मन्त्रालय / क्षेत्रको नाम :-

३. मन्त्रालयस्तरीय समस्या समाधान समिति (MDAC) को पारिषद्वालो बेठक बसेको मिति

— अस्याद्युपर्याप्तं विषयं इति श्रीमद्भगवत् ।

॥ अद्याजनहङ्कि ॥ ववरु ॥ ५ ॥ अ०. मा० सब (प॑, प॒, प॓) ॥

MDAC को पहुँचले थे तबका निर्णय हड्डी को कार्यान्वयन लिथर्टि:

6

J. R. 13

M

१३

तथार गर्नेको नाम, पद:-

अनुग्रहान महाशराखा / शाखा प्रमुखको नाम पद:-
प्रमुखपदीत गर्नेको नाम पद:-

दस्तावेतः:-

मिति:-

समष्टिगत चौमासिक / वार्षिक प्रगति प्रतिवेदन फाराम भर्ने निर्देशिका

आयोजनाहरूले भेर पठाएका चौमासिक/वार्षिक प्रगति प्रतिवेदन (फा.नं. २) र मविसस समितिको बैठकको आधारमा मन्त्रालयहरूले आफ्नो मन्त्रालयअन्तर्गत सञ्चालित सबै कार्यक्रम/आयोजनाहरूको समष्टिगत प्रगति विवरण यस फाराममा भर्नुपर्दछ । सबै आयोजनाहरूको विवरण भरी पहिलो प्राथमिकताप्राप्त (P1) आयोजनाहरूको समष्टिगत प्रतिवेदन राष्ट्रिय योजना आयोगमा पठाउनुपर्दछ भने दोस्रो र तेस्रो प्राथमिकताप्राप्त आयोजनाहरूको विवरण मन्त्रालयको प्रयोजनको लागि प्रयोग गर्नुपर्दछ । यो फाराम भर्ने तरिका यसप्रकार छ :-

माथिल्लो खण्ड भर्ने तरिका

	शीर्षक	कुन प्राथमिकताका आयोजनाहरूको समष्टि विवरण भरिने हो सो खुलाउने र कुन चौमासिक वा वार्षिक प्रगति हो, सो खुलाउने ।
१.	आ.व.	सम्बन्धित आर्थिक वर्ष लेख्ने ।
२.	मन्त्रालय/क्षेत्रको नाम	आयोजनाहरू सञ्चालन गर्ने मन्त्रालय वा निकायको नाम उल्लेख गर्ने ।
३.	मविसस समितिको पछिल्लो बैठक बसेको मिति	यो प्रगति प्रतिवेदन तयार गर्नुअघि बसेको मन्त्रालयस्तर विकास समस्या समाधान समितिको पछिल्लो बैठक भएको मिति उल्लेख गर्ने ।

तल्लो खण्डका महलहरू भर्ने तरिका:

१.	ऋ.सं	मन्त्रालयअन्तर्गत सञ्चालन भएका आयोजनाहरूको ऋम सङ्ख्या उल्लेख गर्ने ।
२.	बजेट उप शीर्षक नं.	बजेट किताब (रातो किताब) अनुसार आयोजनाको बजेट उपशीर्षक नं. उल्लेख गर्ने ।
३.	आयोजनाको नाम	बजेट किताब (रातो किताब) अनुसार आयोजनाको नाम उल्लेख गर्ने ।
४.	भौतिक प्रगति	सम्बन्धित आयोजनाले प्रगति प्रतिवेदन अवधिसम्म हासिल गरेको भौतिक प्रगति प्रतिशतमा उल्लेख गर्ने । यो विवरण आयोजनाले पठाउने प्रगति प्रतिवेदन फाराम (फा.नं. २) को माथिल्लो खण्डको १० नं. बाट लिन सकिन्छ ।
५.	वित्तीय प्रगति	सम्बन्धित आयोजनाको प्रगति प्रतिवेदन अवधिसम्म भएको वित्तीय प्रगति प्रतिशतमा उल्लेख गर्ने । यो विवरण आयोजनाले पठाउने प्रगति प्रतिवेदन फाराम (फा.नं. २) को माथिल्लो खण्डको ९ नं. वुँदाबाट लिन सकिन्छ ।
६.	व्यतित समय	सम्बन्धित आयोजनाको प्रगति प्रतिवेदन अवधिसम्ममा व्यतित भएको समय उल्लेख गर्ने । यो विवरण सम्बन्धित आयोजनाले भरी पठाउने प्रगति प्रतिवेदन फाराम (फा.नं. २) को माथिल्लो खण्डको ११ नं.बाट लिन सकिन्छ ।

७.	भौतिक प्रगति	सम्बन्धित आयोजनाले प्रगति प्रतिवेदन अवधिमा हासिल गरेको भौतिक प्रगति प्रतिशतमा उल्लेख गर्ने । यो विवरण आयोजनाले पठाउने प्रगति प्रतिवेदन फाराम (फा.नं. २) को तल्लो खण्डको ११ नं. महलबाट लिन सकिन्छ ।
८.	वित्तीय प्रगति	सम्बन्धित आयोजनाको प्रगति प्रतिवेदन अवधिमा भएको वित्तीय प्रगति प्रतिशतमा उल्लेख गर्ने । यो विवरण आयोजनाले पठाउने प्रगति प्रतिवेदन फाराम (फा.नं. २) को माथिल्लो खण्डको ८ नं. बाट लिन सकिन्छ ।
९.	यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरू	सम्बन्धित आयोजनाले प्रतिवेदन अवधिसम्पर्कमा हासिल गरेको मुख्य मुख्य उपलब्धिहरू उल्लेख गर्ने ।
१०.	आयोजना कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरू	सम्बन्धित आयोजना कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरूलाई गम्भीरता ऋमअनुसार बुँदागत रूपमा उल्लेख गर्ने ।
११.	समस्या समाधानार्थ भएका प्रयासहरू	समस्या समाधान गर्ने आयोजना/विभाग/मन्त्रालयतहबाट भएका प्रयासहरूलाई बुँदागत रूपमा उल्लेख गर्ने ।
१२	समस्या समाधानार्थ सुझावहरू	प्रस्तुत समस्याहरू समाधानका उपयुक्त सुझाव बुँदागत रूपमा उल्लेख गर्ने ।
१३	राखिसको बैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरू	१० नं. मा उल्लेख भएका समस्याहरूमध्ये राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रस्तुत गर्नुपर्ने समस्याहरू यस महलमा उल्लेख गर्ने ।
तल्लो खण्डको बुँदाहरू भर्ने तरिका :		
४.	मविससको अधिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन स्थिति	पछिल्लो बैठकभन्दा अधिको मन्त्रालयस्तर समस्या समाधान समितिको बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन स्थिति उल्लेख गर्ने ।
५.	मविससको बैठकमा भएका प्रमुख निर्णयहरू	पछिल्लो पटक वसेको मन्त्रालयस्तर विकास समस्या समाधान समितिले गरेका प्रमुख निर्णयहरू उल्लेख गर्ने । (अर्थात्, फारामको माथिल्लो भागको बुँदा नं. ३ मा उल्लिखित मितिमा बसेको बैठकको निर्णय मिति उल्लेख गर्ने ।)

यो फाराम भरिसकेपछि फाराम तयार गर्ने, मन्त्रालयको अनुगमन महाशाखा वा अनुगमन शाखाको प्रमुख र फारामको विवरण प्रमाणित गर्ने पदाधिकारीको नाम, पद उल्लेख गरी दस्तखत गर्नुपर्छ ।

अनुसूची - ४ : आयोजना प्रस्ताव फाराम

नेपाल सरकार

... मन्त्रालय

खण्ड क : आयोजनाका आधारभूत विवरण

१. आयोजनाको नामः

नाम नेपालीमा

नाम अंग्रेजीमा

२. आयोजनाको लक्ष्य ^१:

३. आयोजनाको उद्देश्य :

४. आयोजनाको प्रतिफल :

५. आयोजनाका प्रमुख क्रियाकलापहरू :

६. दिगो विकास लक्ष्यः दिगो विकास गन्तव्यः

दिगो विकास सूचकः

७. क्षेत्र (Sector) :

८. उपक्षेत्र (Sub-sector) :

९. आयोजनासित सम्बन्धित आवधिक योजनाको रणनीति:

१०. आयोजनासित सम्बन्धित आवधिक योजनाको कार्यनीति:

११. गरीबी सद्केतः

गरीबी निवारणमा प्रत्यक्ष योगदान पुऱ्याउने गरीबी निवारणमा अप्रत्यक्ष योगदान पुऱ्याउने अन्य

१२. लैंगिक सद्केतः

लैंगिक समानताका लागि प्रत्यक्ष योगदान पुऱ्याउने लैंगिक समानताका लागि अप्रत्यक्ष योगदान पुऱ्याउने अन्य

१३. जलवायु सद्केतः

अत्यन्त सान्दर्भिक सान्दर्भिक तटस्थ

^१ लजिकल फ्रेमवर्कअनुसार उल्लेख गर्ने ।

१४. आयोजनाको किसिम:

सेवाप्रधान अनुसन्धानप्रधान उत्पादन प्रधान निर्माणप्रधान सुशासन

१५. आयोजना कार्यान्वयन हुने क्षेत्र र छनौट गर्दा अपनाइएका आधारहरू :

क) कार्यान्वयन क्षेत्र: जिल्ला

निर्वाचन क्षेत्र

न.पा./गा.पा.

ख) छनौटका आधारहरू:

१६. आयोजनाको कुल लागतः

१७. आयोजनाको अवधि (प्रस्तावित जम्मा वर्ष):

(क) शुरू हुने मिति:

(ख) सम्पन्न हुने मिति:

१८. आयोजना कार्यान्वयन गर्ने निकायः

खण्ड ख : आयोजनाको वित्तीय /आर्थिक

१९. आयोजनाको कुल लागत र स्रोतको विवरण (रु. हजारमा) :

स्रोत विवरण	भुक्तानी प्रकार	आन्तरिक स्रोत		बैदेशिक स्रोत		
		नेपाल सरकार	स्थानीय स्रोत	अनुदान	ऋण	प्राविधिक सहायता
नेपाल सरकार						
दातृ निकाय						
आन्तरिक/वाह्य						
प्राविधिक सहायता						
स्रोतगत जम्मा						
कुल लागत						

२०. आयोजनाको कुल रकमको वार्षिक वॉडफॉट (रु. हजारमा):

आर्थिक वर्ष	वॉडफॉट

२१. परामर्शदातासम्बन्धी विवरणः

क) आयोजनामा रहने कुल परामर्शदाताको संख्या: स्वदेशी: विदेशी:

ख) आयोजनामा रहने कुल परामर्शदाताको वार्षिक बाँडफाँट रकम (रु.हजारमा):

आर्थिक वर्ष	अनुमानित खर्च रकम	
	स्वदेशी	विदेशी
जम्मा		

२२. आयोजनाको ठेक्का संख्या र रकमः

आयोजना अवधिको	
संख्या	रकम

२३. आयोजनाको सम्भाव्यता अध्ययनः

(क) आर्थिक प्राविधिक सम्भाव्यता अध्ययन भएको छ, छैन ? नभएको भए हुन नपर्ने कारणः

(ख) आर्थिक प्राविधिक सम्भाव्यता अध्ययन भएको वर्षः

(ग) आर्थिक प्राविधिक सम्भाव्यता अध्ययनको निष्कर्षः

२४. आयोजनाको आर्थिक तथा वित्तीय विश्लेषणः

- लागत फिर्ता अवधि (Pay-back Period)
- लाभ-लागत अनुपात (Benefit Cost Ratio)
- वित्तीय प्रतिफल दर (Financial Internal Rate of Return –FIRR)
- आर्थिक प्रतिफल दर (Economic Internal Rate of Return – EIRR)
- खुद वर्तमान मूल्य (Net Present Value – NPV)
- लागत प्रभावकारिता अध्ययन (Cost Effectiveness Analysis)
- सम्भाव्यता अध्ययन गर्ने निकायः

२५. वातावरणीय प्रभाव मूल्याङ्कनको सङ्क्षिप्त विवरण (नभएको भए कारण उल्लेख गर्ने):

२६. आयोजनाको कार्यान्वयनबाट हुने लाभ र लाभको प्रकृति:

(क) लाभान्वित भएको कुल जनसङ्ख्या:

महिला	बालबालिका	आदिवासी जनजाति	दलित	मधेशी	मुस्लिम	अन्य

(ख) रोजगारी सिर्जना सङ्ख्या (श्रम दिन):

(ग) उत्पादनमा वृद्धि हुने अनुमानित परिमाणः

(घ) क्षेत्रीय सन्तुलनमा हुने योगदानः

खण्ड ग : प्रशासनिक तथा व्यवस्थापकीय विवरण

२७. आयोजना कार्यान्वयनमा आवश्यक पर्ने जनशक्ति व्यवस्था:

(क) भइरहेको जनशक्तिबाट हुने:

(ख) थप चाहिने जनशक्तिको विवरण

(ग) थप चाहिने जनशक्ति सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रायः

२८. आयोजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने संस्थागत व्यवस्था:

(क) अनुगमन तथा मूल्याङ्कनका लागि छुटाइएको रकमः

(ख) दातृ संस्थाबाट गरिने अनुगमन तथा मूल्याङ्कनको विवरणः

(ग) नेपाल सरकारबाट गरिने अनुगमन तथा मूल्याङ्कनको विवरणः

(घ) आयोजनाको प्रतिफल र प्रभाव हेर्ने सूचक विवरणः

२९. आयोजनाका लागि आवश्यक प्रमुख भौतिक सामग्रीहरूः

सामग्रीको नाम	एकाइ	अनुमानित मूल्य रु.

३०. आयोजना प्रस्ताव गरिएको क्षेत्रका यस्तै प्रकारका अन्य आयोजनाको विवरणः

(क) यस्तै प्रकारका सम्पन्न भइसकेका आयोजनाहरूको विवरण र सबल र दुर्बल पक्षहरूः

(ख) यस्तै प्रकारका हाल सञ्चालन भइरहेका आयोजनाहरूको विवरणः

(ग) यस्तै प्रकृतिका अन्य आयोजना पनि सञ्चालन हुन गइहेको भए सोको विवरणः

३१. आयोजनाको दिगोपना र सम्पन्न भएपछि सञ्चालन (**Phase-out Plan**) सम्बन्धी व्यवस्था:

खण्ड घ : आयोजनाको अवधि थप गर्नुपर्ने भएमा :

३२. आयोजनाको अवधि थप गर्नुपर्नाका कारणहरू

१.

२.

३३. थप अवधिमा गरिने कार्यहरू र त्यसबाट प्राप्त हुने प्रतिफल

क्र.सं	क्रियाकलापहरू	एकाइ	परिमाण	बजेट	प्रतिफल

३४. आयोजनाको थप हुने अवधिका लागि आवश्यक पर्ने जनशक्ति:

(क) भइरहेको जनशक्तिबाट हुने:

(ख) थप चाहिने/नचाहिने :

(ग) थप चाहिने भए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रायः

३५. आयोजनाको थप अवधिका लागि आवश्यक प्रमुख भौतिक सामग्रीहरू:

सामग्रीको नाम	एकाइ	अनुमानित मूल्य रु.

३६. आयोजनाको म्याद थप भएको अवस्थामा आयोजनाका साविक कार्यहरू, scope परिवर्तन, विस्तार (**Expansion or Upscaling**) सोच तालिका/सूचक लगायतका कुनै कुरामा परिवर्तन हुनेभए आयोजनासम्बन्धी हालको विवरणमा हुन जाने परिवर्तनको विवरण उल्लेख गर्ने:

३७. आयोजनाको कार्यान्वयनमा देखिएका मुख्य समस्या एवं सबल तथा दुर्बल पक्षहरू उल्लेख गर्ने:

३८. मध्यमकालीन खर्च संरचना (**Medium-term Expenditure Framework –MTEF**) अनुरूप आयोजनाको प्राथमिकताक्रमः

पहिलो प्राथमिकता दोस्रो प्राथमिकता तेस्रो प्राथमिकता

३९. यस आयोजनाको दिगोपना र सम्पन्न भएपछि सञ्चालनको व्यवस्था (Phase out Plan):

४०. आयोजनाको म्याद थप सम्बन्धमा सम्बन्धित मन्त्रालयको राय:

राष्ट्रिय योजना आयोगले भर्ने

४१. प्रस्तावित नयाँ आयोजना/आयोजनाको म्याद थप प्रस्ताव आयोगको बैठकमा पेश गर्न स्वीकृति दिने पदाधिकारीको नाम र स्वीकृति मिति :

पदः

नामः

स्वीकृति मिति:

४२. सम्बन्धित महाशाखाको रायः

(क) राष्ट्रिय योजना आयोगबाट स्वीकृति/म्याद थप गर्न सहमति दिन उचित भएको/नभएकोः

(ख) उचित देखिनु/नदेखिनुका कारणहरूः

(ग) निर्णय हुनुपर्ने बुँदाहरूः

नोटः यो आयोजना विवरण फारामसँग निम्न विवरणहरू संलग्न गर्नुपर्नेछ ।

१. आयोजनाको लजिकल फ्रेमवर्क ।

२. वैदेशिक सहयोगसम्बन्धी सम्झौता पत्र/आशय पत्र ।

३. स्थानीय निकायको संलग्नता हुने भएमा सो निकायको जिम्मेवारी र सहमति पत्र ।

आयोजना प्रस्ताव फाराम भर्ने निर्देशिका

कुनै पनि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्नुपूर्व सम्बन्धित मन्त्रालयले विस्तृत आयोजना प्रस्तावसहित यो फाराम भरी राष्ट्रिय योजना आयोगमा स्वीकृतिका लागि पठाउनुपर्छ । राष्ट्रिय योजना आयोगको सम्बन्धित शाखाले विस्तृत आयोजना प्रस्तावको अध्ययन गरी आयोजना प्रस्तावमा उल्लिखित कुराहरूको सङ्गीकृति विवरण उल्लेख गरी टिप्पणी पेश गर्नुपर्छ । राष्ट्रिय योजना आयोगका पदाधिकारीबाट स्वीकृतिका लागि आयोगको बैठकमा पेश गर्ने निर्णय टिप्पणीमा भएपछि आयोगको बैठकमा पेश भई छलफल हुन्छ र बैठकको निर्णयबाट स्वीकृति प्राप्त भएपछि उक्त आयोजना कार्यान्वयनको प्रक्रियामा अघि बढ्छ । यो फाराम भर्ने तरिका यसप्रकार छ :

माथिल्लो भाग भर्ने तरिका :

खण्ड क : आयोजनाका आधारभूत विवरण		
१	आयोजनाको नाम	प्रस्तावित आयोजनाको डकुमेन्टमा उल्लिखित नाम नेपाली र अंग्रेजी नाम उल्लेख गर्ने ।
२	आयोजनाको लक्ष्य	आयोजनाको सोच तालिकामा लेखिएको लक्ष्य उल्लेख गर्ने ।
३	आयोजनाको उद्देश्य	आयोजनाको सोच तालिकामा लेखिएको उद्देश्य उल्लेख गर्ने ।
४	आयोजनाको लक्षित प्रतिफल	आयोजनाको सोच तालिकामा लेखिएको लक्षित प्रतिफल उल्लेख गर्ने ।
५	आयोजनाका प्रमुख क्रियाकलापहरू	आयोजनाको सोच तालिकामा लेखिएको क्रियाकलापहरू उल्लेख गर्ने ।
६.	दिगो विकास लक्ष्यको सूचक	आयोजनाले दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा योगदान गर्ने भए दिगो विकासका १७ ओटा मूल लक्ष्यहरूमध्ये कुन लक्ष्य र त्यस लक्ष्यकोओटा लक्ष्य सूचकहरूमध्ये कुन लक्ष्य सूचकअन्तर्गत पर्दछ सो उल्लेख गर्ने । दिगो विकास लक्ष्यसँग सरोकार नभएको आयोजनाले सम्बन्धित नभएको भन्ने उल्लेख गर्ने ।
७.	क्षेत्र	रा.यो.आ.को वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख भएअनुसारको क्षेत्र उल्लेख गर्ने । क्षेत्र र उप क्षेत्रको सूची यसै निर्देशिकाको आधारभूत तथ्याङ्क फाराम भर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
८.	उपक्षेत्र	रा.यो.आ.को वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख भएअनुसारको उपक्षेत्र उल्लेख गर्ने ।
९.	आयोजनासित सम्बन्धित आवधिक योजनाको रणनीति	आयोजना आवधिक योजनाको कुन नीति र रणनीतिको कार्यान्वयनसँग सम्बन्धित छ सो नीति र रणनीति उल्लेख गर्ने ।
१०.	आयोजनासित सम्बन्धित आवधिक योजनाको कार्यनीति	आयोजना आवधिक योजनाको कुन कार्यनीतिसँग सम्बन्धित छ, सो कार्यनीति उल्लेख गर्ने ।

११.	गरीबी सङ्केत	आयोजनाले गरीबी निवारणका लागि प्रत्यक्ष योगदान गर्ने भए पहिलो बाकसमा र अप्रत्यक्ष रूपमा योगदान गर्नेभए दोस्रो बाकसमा चिन्ह लगाउने । गरीबी निवारणमा योगदान नगर्ने भए तेस्रो बाकसमा चिन्ह लगाउने ।
१२.	लैंड्रिंग सङ्केत	आयोजनाले लैंड्रिंग समानताका लागि प्रत्यक्ष योगदान गर्ने भए पहिलो बाकसमा र अप्रत्यक्ष रूपमा योगदान गर्ने भए दोस्रो बाकसमा चिन्ह लगाउने । लैंड्रिंग समानतामा कुनै प्रकारले पनि योगदान नगर्ने भए तेस्रो बाकसमा चिन्ह लगाउने ।
१३.	जलवायु संकेत	जलवायु परिवर्तनसंग अत्यन्त सान्दर्भिक भए पहिलो बाकसमा, सान्दर्भिक भए दोस्रो बाकसमा र तटस्थ भए तेस्रो बाकसमा चिन्ह लगाउने ।
१४.	आयोजनाको किसिम	फाराममा उल्लेख गरिएका किसिमहरूमध्ये जुन किसिमअन्तर्गत पर्दछ सोही किसिमको अगाडिको बाकसमा चिन्ह लगाउने ।
१५.	आयोजना कार्यान्वयन हुने क्षेत्र र छनोट गर्दा अपनाइएका आधारहरू (क) जिल्ला (ख) निर्वाचन क्षेत्र ग) न.पा./गा.पा. (घ) छनोटका आधारहरू	(क) जिल्ला : आयोजना सञ्चालन हुने जिल्लाको नाम उल्लेख गर्ने । (ख) निर्वाचन क्षेत्र : आयोजना सञ्चालन हुने निर्वाचन क्षेत्रको नाम उल्लेख गर्ने । (ग) न.पा./गा.पा. : आयोजना सञ्चालन हुने न.पा. वा गा.पा. नाम उल्लेख गर्ने । (घ) छनोटका आधारहरू : आयोजना सञ्चालन हुने जिल्ला/ निर्वाचन क्षेत्र/न.पा.वा गा.पा. छनोट के आधारमा भएको हो, सो उल्लेख गर्ने ।
१६.	आयोजनाको कुल लागत	आयोजनाका सबै क्रियाकलापहरू सम्पन्न गर्न प्रस्तावित वा अनुमानित लागत अझैक उल्लेख गर्ने ।
१७.	आयोजनाको अवधि	आयोजना कति वर्षमा सम्पन्न हुने हो, सो वर्ष उल्लेख गर्ने । साथै कहिलेदेखि शुरू हुने र कहिले सम्पन्न हुने हो, सो मिति पनि उल्लेख गर्ने ।
१८.	आयोजना कार्यान्वयन गर्ने निकाय	आयोजना सञ्चालन गर्ने निकायको नाम उल्लेख गर्ने ।
खण्ड ख : आयोजनाको वित्तीय / आर्थिक / प्राविधिक र वातावरणीय विवरण		
१९.	आयोजनाको कुल लागत र स्रोतको विवरण	आयोजनाको कुल लागतमध्ये कुन-कुन स्रोतहरूबाट के कति रकम ब्यहोरिने हो, दातृ निकायहरूको नामसहित रकम रु.हजारमा उल्लेख गर्ने ।
२०.	आयोजनाको कुल रकमको वार्षिक बाँडफॉट	आयोजनाको कुल रकममध्ये कुन-कुन आर्थिक वर्षमा के कति रकम खर्च हुने प्रस्ताव गरिएको छ सो रकम उल्लेख गर्ने
२१.	आयोजनाको परामर्शदातासम्बन्धी विवरण	आयोजनाबाट कुन-कुन आर्थिक वर्षमा के कति रकम परामर्शदाताका लागि खर्च हुने गरी प्रस्ताव गरिएको छ, सो रकम स्वदेशी र विदेशी परामर्शदाताको छुट्टाछुट्टै रूपमा उल्लेख गर्ने ।

२२.	आयोजनाको ठेककापटा संख्या र रकम	आयोजनको अवधिमा गरिने कुल ठेककापटा संख्या र रकम उल्लेख गर्ने ।
२३.	आयोजनाको सम्भाव्यता अध्ययन	यसअन्तर्गत (क) मा आर्थिक/प्राविधिक सम्भाव्यता अध्ययन भए/नभएको उल्लेख गर्ने र नभएको भए नहुनुको कारण उल्लेख गर्ने । (ख) मा आर्थिक/प्राविधिक सम्भाव्यता अध्ययन कुन वर्ष भएको हो, सो वर्ष उल्लेख गर्ने र (ग) मा आर्थिक/प्राविधिक सम्भाव्यता अध्ययनको मुख्य मुख्य निष्कर्षको व्यहोरा उल्लेख गर्ने ।
२४.	आयोजनाको आर्थिक तथा वित्तीय विश्लेषण	यसअन्तर्गतका विश्लेषणहरूमध्ये कुन- कुन विश्लेषण गरिएको छ, तिनीहरूका अगाडी चिन्ह लगाउने र विश्लेषणले देखाएको अवधि/अनुपात/दर आदि उल्लेख गर्ने र सम्भाव्यता विश्लेषण गरेको निकायको नाम समेत उल्लेख गर्ने ।
२५.	वातावरणीय प्रभाव मूल्याङ्कनको सङ्क्षिप्त विवरण	वातावरणीय प्रभाव मूल्याङ्कनको नतिजा छोटकरीमा उल्लेख गर्ने । यदि वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छैन भने त्यसको कारण उल्लेख गर्ने ।
२६.	आयोजनाको कार्यान्वयनबाट हुने लाभ र लाभको प्रकृति	यसअन्तर्गतको (क) को तल भएका बाकसमा कुन कुन वर्ग वा समुदायलाई यस आयोजनाबाट कर्ति सङ्ख्यामा लाभ पुगे हो, सो सङ्ख्या उल्लेख गर्ने । (ख) मा यस आयोजनाबाट कर्ति श्रमदिनको रोजगारी सिर्जना हुन्छ सो कुल श्रमदिन उल्लेख गर्ने । (ग) यस आयोजनाको कार्यान्वयनबाट कुन परिमाणको उत्पादन वृद्धि हुने अनुमान गरिएको छ, सो परिमाण उल्लेख गर्ने । (घ) यस आयोजनाको कार्यान्वयनबाट क्षेत्रीय सन्तुलन कायम गर्न योगदान पुगे भए सो कुरा उल्लेख गर्ने ।

खण्ड ग : प्रशासनिक तथा व्यवस्थापकीय विवरण

२७.	आयोजना कार्यान्वयनमा आवश्यक पर्ने जनशक्ति व्यवस्था	यसअन्तर्गतको (क) मा आयोजनाका लागि आवश्यक जनशक्ति मौजुदा जनशक्तिबाट व्यवस्था गरिने भई थप जनशक्ति व्यवस्था गर्न नपर्ने भएमा 'क' मा चिन्ह लगाउने । (ख) थप जनशक्ति चाहिने भएमा कुन कुन जनशक्ति के कर्ति सङ्ख्यामा चाहिने हो सोको विवरण उल्लेख गर्ने । (ग) थप जनशक्ति चाहिने भएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको के राय प्राप्त भएको छ सो व्यहोरा उल्लेख गर्ने ।
-----	--	---

२८.	आयोजनाको अनुगमन तथा मूल्यांकन गर्ने संस्थागत व्यवस्था	यसअन्तर्गतको (क) मा यस आयोजनाको अनुगमन तथा मूल्यांकनका लागि कति रकम छुट्ट्याइएको छ सो रकम उल्लेख गर्ने । (ख) मा दातुसंस्थाबाट पनि अनुगमन तथा मूल्यांकन गरिने भए अनुगमन का लागि आउने मिसन तथा मध्यावधि तथा सम्पन्न मूल्यांकन जस्ता आवधिक मूल्यांकनका लागि कति रकम छुट्ट्याइएको छ, सो रकम उल्लेख गर्ने । (ग) नेपाल सरकारका तर्फबाट कुन-कुन निकायले के-कस्तो अनुगमन तथा मूल्यांकन कार्य गरिने हो, सो स्पष्ट रूपमा उल्लेख गर्ने । (घ) आयोजनाको प्रतिफल र प्रभाव मूल्यांकन हेर्ने सूचकहरू के-के छन्, ती सूचकहरू उल्लेख गर्ने ।
२९.	आयोजनाको लागि आवश्यक प्रमुख भौतिक सामग्रीहरू	आयोजनाको कार्यान्वयनमा के-कति परिमाणमा के-कस्ता भौतिक सामग्रीहरू आवश्यक पर्ने हो, सोको विवरण उल्लेख गर्ने ।
३०.	आयोजना प्रस्ताव गरिएको क्षेत्रमा यस्तै प्रकारका अन्य आयोजनाको विवरण	यसअन्तर्गत (क) मा यो आयोजना सञ्चालन गरिने क्षेत्र वा स्थानमा यस्तै प्रकारका अन्य आयोजनाहरू सञ्चालन भइसकेका भए तिनीहरूका सबल र दुर्बल पक्षहरू के के थिए सो उल्लेख गर्ने । (ख) मा यो आयोजना सञ्चालन गरिने क्षेत्र वा स्थानमा यस्तै प्रकारका अन्य आयोजनाहरू सञ्चालन भइहेका भए तिनीहरूको नाम उल्लेख गर्ने । (ग) मा यो आयोजना सञ्चालन गरिने क्षेत्र वा स्थानमा यस्तै प्रकारका अन्य आयोजनाहरू पनि सञ्चालन हुन प्रस्ताव गरिएका छन् भने तिनीहरूको नाम उल्लेख गर्ने ।
३१.	आयोजनाको दिगोपना र सम्पन्न भएपछि सञ्चालनसम्बन्धी व्यवस्था	यो आयोजनाको कार्यान्वयन अवधि पूरा भएपछि पनि यस आयोजनालाई दिगो वनाइराख्न र आयोजना सम्पन्न भई सञ्चालनको चरणमा गएपछि यसको सञ्चालनको लागि आवश्यक जनशक्ति र बजेटको व्यवस्था कसरी गरिन्छ, सो उल्लेख गर्ने ।

खण्ड ८ : आयोजनाको अवधि थपसम्बन्धी विवरण

३२.	आयोजनाको अवधि थप गर्नुपर्नाका कारणहरू	आयोजनाको निर्धारित समयपछि पनि किन अवधि थप गर्नुपर्नाका कारणहरू बुँदागत रूपमा उल्लेख गर्ने ।
३३.	थप अवधिमा गरिने कार्यहरू र त्यसबाट प्राप्त हुने प्रतिफल	थप अवधिमा सञ्चालन गरिने क्रियाकलापहरू र त्यसको परिमाण, लागत र त्यसबाट प्राप्त हुने प्रतिफल / उपलब्धि सम्बन्धित महलहरूमा उल्लेख गर्ने ।
३४.	आयोजनाको थप हुने अवधिका लागि आवश्यक पर्ने जनशक्ति:	यसअन्तर्गतको (क) मा आयोजनाको लागि आवश्यक जनशक्ति हाल भइहेको जनशक्तिबाट नै हुने भई थप जनशक्ति व्यवस्था गर्न नपर्ने हो वा थप चाहिने हो, सो कुरा उल्लेख गर्ने । (ख) थप जनशक्ति चाहिने भएमा कुन- कुन जनशक्ति के कति सझ्यामा चाहिने हो, सोको विवरण उल्लेख गर्ने । (ग) थप जनशक्ति चाहिने भएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रायको व्यहोरा उल्लेख गर्ने ।

३५.	आयोजनाको थप अवधिका लागि आवश्यक प्रमुख भौतिक सामग्रीहरू	आयोजनाको थप अवधिका लागि के-कति परिमाणमा के-कस्ता भौतिक सामग्रीहरू आवश्यक पर्ने हो, सोको विवरण उल्लेख गर्ने ।
३६.	आयोजनाको म्याद थप भएको अवस्थामा आयोजनाका साधिक कार्यहरू, scope परिवर्तन, विस्तार, सोच तालिका/सूचक लगायतका परिवर्तनसम्बन्धी विवरण	आयोजनाको म्याद थप भएको अवस्थामा आयोजनाका साधिक कार्यहरू, scope परिवर्तन, विस्तार (Expansion or Upscaling), सोच तालिका/सूचक लगायतका विभिन्न कुरामा परिवर्तन हुन जाने भए आयोजनाको हालको व्यवस्थामा के-के कुराहरूमा परिवर्तन हुने हो, सोको सझिक्षित विवरण बुँदागत रूपमा उल्लेख गर्ने ।
३७.	आयोजनाको कार्यान्वयनमा देखिएका मुख्य समस्या एवं सबल तथा दुर्बल पक्षहरू	आयोजना कार्यान्वयनको अवस्थामा देखिएका प्रमुख समस्याहरू र यस आयोजनाका सबल र दुर्बल पक्षहरूको सझिक्षित विवरण बुँदागत रूपमा उल्लेख गर्ने ।
३८.	मध्यमकालीन खर्च संरचना	मध्यमकालीन खर्च संरचनाअनुसार यो आयोजना पहिलो, दोस्रो वा तेस्रोमध्ये कुन प्राथमिकतामा राखिएको छ, सो प्राथमिकतामा चिन्ह लगाउने ।
३९.	आयोजनाको दिगोपना र सम्पन्न भएपछि सञ्चालनसम्बन्धी व्यवस्था	आयोजना कार्यान्वयन अवधि पूरा भएपछि पनि यस आयोजनालाई दिगो बनाइराख्न र आयोजना सम्पन्न भई सञ्चालनको चरणमा गएपछि यसको सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेटको व्यवस्था कसरी गरिन्छ, सो उल्लेख गर्ने ।
४०.	आयोजनाको म्याद थप सम्बन्धमा सम्बन्धित मन्त्रालयको राय	आयोजनाको म्याद थप गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयको राय उल्लेख गर्ने ।
४१.	आयोजना प्रस्ताव आयोगको बैठकमा पेश गर्न स्वीकृति दिने पदाधिकारीको नाम, पद र स्वीकृति मिति	आयोजनाको म्याद थप गर्ने प्रस्ताव आयोगको बैठकमा पेश गर्न कुन पदाधिकारीको स्वीकृति प्राप्त भएको हो, सो पदाधिकारीको नाम, पद र स्वीकृति मिति उल्लेख गर्ने ।
४२.	सम्बन्धित महाशाखाको राय	यसअन्तर्गत (क) यो आयोजना प्रस्तावमा सहमति प्रदान गर्न उचित देखिएको भए उचित र उचित नदेखिएको भए उचित नभएको भन्ने उल्लेख गर्ने । (ख) यो आयोजना प्रस्तावमा सहमति प्रदान गर्न उचित देखिएको भए उचित देखिनुका कारणहरू र उचित नदेखिएको भए नदेखिनुका कारणहरू उल्लेख गर्ने । (ग) यस आयोजनामा सहमति/स्वीकृति वा असहमति/अस्वीकृतिको लागि के कस्तो निर्णय हुनुपर्ने हो, सो व्यहोरा बुँदागत रूपमा उल्लेख गर्ने ।

अनुसूची - ५ : विकास आयोजना/कार्यक्रम निरीक्षण फाराम

(आयोजना निरीक्षण गर्ने अधिकारीले भर्ने फाराम)

१. बजेट उपशीर्षक नं. :-
२. आयोजनाको नाम :-
३. मन्त्रालय :-
४. आयोजना सञ्चालन गर्ने निकाय :-
५. आयोजना स्थल : (क) जिल्ला :- (ख) न.पा./गा.पा. :-
६. खर्चको स्रोत/दाता संस्था:-
७. आयोजनाको विगतको प्रगति :-

गत आ.व. को भौतिक प्रगति प्रतिशत	गत आ.व सम्मको भौतिक प्रगति प्रतिशत	गत आ.व. को वित्तीय प्रगति प्रतिशत	गत आ.व. सम्मको वित्तीय प्रगति प्रतिशत	लक्षित प्रगति हुन नसकेको भए सोको कारण

८. आयोजनाको चालू आ.ब..... को कार्यक्रम र बजेटसम्बन्धी विवरण :-

(क) चालू आ.व. को अखितयारी र स्वीकृत चौमासिक विभाजन प्राप्त भएको मिति :

(ख) चालू आ.व. को बजेट निकासाका लागि माग गरेको मिति :

(ग) चालू आ.व. को बजेट निकासा भएको मिति :

(घ) बजेट निकासा हुन नसकेको भए सो को कारण :

९. आयोजनाको चालू आ.ब.को क्रियाकलाप र प्रगति विवरण :-

क्र.सं.	प्रमुख क्रियाकलापहरू	अपेक्षित प्रतिफलहरू	वार्षिक लक्ष्यको तुलनामा अधिल्लो चौमासिकसम्मको भौतिक प्रगति %		आयोजनाको हालसम्मको प्रतिफल, उपलब्धि
			प्रथम चौमासिक	दोस्रो चौमासिक	

१०. आयोजनाको चालू आ.व.को बजेट विवरण (रु हजारमा) :-

चालू आ.व. को विनियोजित बजेट	हालसम्मको निकासा	हालसम्मको खर्च	कैफियत

११. व्यवस्थापकीय पक्ष :

(क) भौतिक

भौतिक साधन तथा औजारहरू र संख्या	सवारी साधन र संख्या	आयोजनाको खुद उपयोगमा रहेका सवारी संख्या	चालू अवस्थामा रहेका सवारी संख्या	थप कुनै साधन आवश्यकता भए सोको नाम र संख्या

(ख) जनशक्ति

दरवन्दीअनुसारको पद र श्रेणी	पदपूर्ति भएको संख्या	रिक्त रहेको संख्या	रिक्त रहेको अवधि र रिक्त रहनाको कारण	दरवन्दीको पर्याप्तता / अपर्याप्तता

१२. आयोजना कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरू र समाधानका उपायहरू (महत्वको क्रम अनुसार) :

क्र.सं.	समस्या विवरण	समाधानका लागि गरिएका प्रयासहरू	समाधानका उपायहरू

१३. यस आ.व.मा यसअधि भएको निरीक्षणको विवरण :

क्र.सं.	निरीक्षण गर्ने पदाधिकारीको नाम, पद, श्रेणी र कार्यालय	निरीक्षण गरेको मिति

१४. आयोजनाका सम्बन्धमा आयोजना प्रमुखका भनाइ/सुभावहरू:-

१५. आयोजना प्रमुखको : (क) नाम, पद, श्रेणी :-

(ख) आयोजनामा संलग्न अवधि :-

१६. स्थलगत निरीक्षणबाट देखिएका आयोजनाका उल्लेखनीय पक्षहरू :-

(क) उल्लेखनीय क्रियाकलाप :

(ख) उल्लेखनीय प्रतिफल :

(ग) सवल पक्ष :

(घ) दुर्वल पक्ष :

१७. आयोजनाका सम्बन्धमा निरीक्षकको मन्तव्य / सुझावहरू :-

निरीक्षण गर्ने पदाधिकारीको विवरण

नाम	पद, श्रेणी	दस्तखत	निरीक्षण मिति	निरीक्षण प्रतिवेदन पेश गरेको मिति

द्रष्टव्य : (१) उल्लिखित वुँदाहरूमा स्थान नपुग भएमा थप पानामा उल्लेख गर्न सकिनेछ ।

(२) यो फारामको एक एक प्रति रा.यो.आ. को सम्बन्धित महाशाखा र अनुसन्धान तथा मूल्याङ्कन महाशाखामा पठाउनुपर्नेछ ।

विकास आयोजना/कार्यक्रम निरीक्षण फाराम भर्ने निर्देशिका

मन्त्रालय/निकायहरूअन्तर्गत सञ्चालन भएका आयोजनाहरूको स्थलगत निरीक्षण कार्य गरी सकेपछि आयोजनाको यथार्थ अवस्थाको प्रतिवेदन गर्ने प्रयोजनको लागि यस फारामको प्रयोग गर्ने गर्नुपर्दछ । आयोजनाहरूको चौमासिक रूपमा मात्र तोकिने हुँदा लक्ष्यअनुसार सम्पन्न गर्नुपर्ने क्रियाकलापहरूको प्रक्रियागत कार्यहरूको कार्यान्वयनको आवस्थाको जानकारी लिन र कार्यान्वयनमा कुनै समस्या देखिएप्ला त्यसको जानकारी लिई समयमै समाधानका उपायहरू खोजी कार्यान्वयनलाई सहज बनाउने यस फारामको उद्देश्य हो । यो फाराम भर्ने तरिका यसप्रकार छ :

फाराम भर्ने तरिका :

१.	बजेट उपशीर्षक नं.	बजेट किताब (रातो किताब) अनुसार आयोजनाको बजेट उपशीर्षक नं. उल्लेख गर्ने ।
२.	आयोजनाको नाम	रातो किताबअनुसार आयोजनाको नाम उल्लेख गर्ने ।
३.	मन्त्रालयको नाम	आयोजना सञ्चालन गर्ने मन्त्रालयको नाम उल्लेख गर्ने ।
४.	आयोजना सञ्चालन गर्ने निकाय	आयोजना सञ्चालन गरिरहेको निकायको नाम उल्लेख गर्ने ।
५	आयोजना स्थल	आयोजना सञ्चालन हुने जिल्ला र नगरपालिका तथा गाउँपालिकाको नाम उल्लेख गर्ने ।
६	खर्चको स्रोत/दातृ संस्था:	आयोजनाको लागि आवश्यक पर्ने खर्चको स्रोतहरू के के हुन् र दातृ निकायको सहयोग छ भने सोको नाम उल्लेख गर्ने ।
७	आयोजनाको विगतको प्रगति	आयोजनामा गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगतिको साथै गत आर्थिक वर्षसम्म भएको भौतिक तथा वित्तीय प्रगति प्रतिशत उल्लेख गर्ने, त्यस्तै लक्षित प्रगति हुन नसकेको भएप्ला सोका कारणहरू उल्लेख गर्ने ।
८	आयोजनाको चालू आ.व..... को कार्यक्रम र बजेटसम्बन्धी विवरण	आयोजना निरीक्षणमा जाँदाको वर्षको कार्यक्रम र बजेटसम्बन्धी विवरण निम्नानुसार उल्लेख गर्ने (क) चालू आ.व. को अखिलयारी र स्वीकृत चौमासिक विभाजन प्राप्त भएको मिति, (ख) चालू आ.व. को बजेट निकासाका लागि माग गरेको मिति, (ग) चालू आ.व. को बजेट निकासा हुन नसकेको भए सोको कारण र (घ) कुनै निकायबाट बाँडफाँट भै खर्च गर्ने उपलब्ध भएको रकम प्राप्त भएको मिति ।
९	आयोजनाको चालू आ.व.को क्रियाकलाप र प्रगति विवरण	आयोजनाको यस अवधिमा भएका प्रमुख क्रियाकलापहरू र सोबाट प्राप्त हुने अपेक्षित प्रतिफलहरू उल्लेख गर्ने । वार्षिक लक्ष्यको तुलनामा अघिल्लो चौमासिकसम्म हासिल भएको भौतिक प्रगति प्रतिशतहरू क्रमशः प्रथम चौमासिक र दोस्रो चौमासिक महलमा उल्लेख गर्ने, र आयोजनाको हालसम्म उपलब्धिगरेको प्रमुख प्रतिफल र सोबाट प्राप्त गरेको उपलब्धिको केही भए सो समेत उल्लेख गर्ने ।

१०.	आयोजनाको चालू आ.व.को बजेट विवरण (रु हजारमा)	आयोजना निरीक्षण समयमा भएको चालू आर्थिक वर्षको आयोजनाको बजेट विनियोजित रकम, सोमध्ये हालसम्म भएको निकासा रकम, त्यस अवधिसम्म भएको खर्च रकम र कैफियत केही भए सो समेत उल्लेख गर्ने ।
११.	व्यवस्थापकीय पक्ष क) भौतिक पक्ष	आयोजनाको सञ्चालन सम्बन्धमा प्रयोग भएका विभिन्न किसिमका भौतिक सामग्रीहरूको विवरण उल्लेख गर्ने, जसअनुसार आयोजना नाममा भएका भौतिक साधन तथा औजारहरूको संख्या, सवारी साधनको संख्या, सोमध्ये आयोजनामा खुद प्रयोगमा आएको सवारी संख्या, चालू अवस्थामा रहेका सवारी संख्या र थप कुनै साधनको आवश्यकता भएको भनी आयोजनाबाट व्यक्त भएमा सोको नाम र संख्या उल्लेख गर्ने ।
	ख) जनशक्ति पक्ष	आयोजनामा भएका जनशक्तिहरूको स्थिति विवरणको लागि, दरवन्दीअनुसारको पद र श्रेणी, सोमध्ये पदपूर्तिको संख्या, रिक्त रहेको संख्या, रिक्त रहेको अवधि र रिक्त रहनाको कारण तथा दरवन्दी प्रयोगित भए नभएको आयोजनाका पदाधिकारीसँगको वार्तालापअनुसार उल्लेख गर्ने ।
१२.	आयोजनामा देखिएका समस्या र समाधानका उपायहरू	आयोजनाको कार्यान्वयनमा आइप्रेको प्रमुख समस्याहरू महत्वको आधारमा क्रमबद्ध रूपमा उल्लेख गर्ने, समस्या समाधानार्थ हुनसक्ने उपायहरू उल्लेख गर्ने र समस्या समाधानार्थ आयोजनाको तर्फबाट अपनाइएका प्रयासहरू उल्लेख गर्ने ।
१३.	यस आ.व.मा यसअधि भएको निरीक्षणको विवरण :	आयोजनामा यस आर्थिक वर्षमा यसअधि विभिन्न निकायहरूबाट भएको निरीक्षण, अनुगमनका कार्यहरू आयोजनाको निरीक्षण पुस्तिका भए सोबाट र नभए सोधेर समेत निरीक्षण गर्ने पदाधिकारीहरूको नाम पद कार्यालय र निरीक्षण गरेको मिति क्रमशः उल्लेख गर्ने ।
१४.	आयोजनाका सम्बन्धमा आयोजना प्रमुखका भनाइ/सुझावहरू	आयोजना सञ्चालनका सम्बन्धमा आयोजना प्रमुखको केही थप भनाइ, जानकारी र केही सुझावहरू भएमा सो समेत महत्वका आधारमा उल्लेख गर्ने ।
१५.	आयोजना प्रमुखको नाम र संलग्न अवधि	निरीक्षणको समयमा कार्यरत आयोजना प्रमुखको नाम, पद र श्रेणी उल्लेख गरी त्यस आयोजनामा संलग्न भएको अवधि उल्लेख गर्ने ।
१६.	स्थलगत निरीक्षणबाट देखिएका आयोजनाका उल्लेखनीय पक्षहरू	आयोजना निरीक्षण गर्ने अधिकारीले आयोजनामा निरीक्षणमा देखिएका विविध जानकारीहरू क्रमशः उल्लेखनीय क्रियाकलापहरू, उपलब्धिहरू, आयोजनाका देखिएका सबल पक्ष एवम् दुर्बल पक्ष केही भए सो समेत उल्लेख गर्ने ।
१७.	आयोजनाका सम्बन्धमा निरीक्षकको मन्तव्य/सुझावहरू	माथिका विवरणहरू वाहेक आयोजना निरीक्षणकर्ताले उल्लेख गर्नुपर्ने केही अन्य कुराहरू र आयोजना सञ्चालन सम्बन्धमा केही सुझावहरू भए सो उल्लेख गर्ने ।

फारामका सम्पूर्ण विवरणहरू भरी निरीक्षण गर्ने पदाधिकारीले आफ्नो नाम, पद, श्रेणी, निरीक्षण मिति र निरीक्षण प्रतिवेदन पेश गरेको मिति उल्लेख गरी दस्तखत गर्ने । यस फाराम राष्ट्रिय योजनाको सम्बन्धित महाशाखा र अनुसन्धान तथा मूल्याङ्कन महाशाखामा पठाउनुपर्दछ ।

अनुसूची - ६ : पहिलो प्राथमिकताप्राप्त आयोजनाहरूको प्रगति स्थिति भर्ते फाराम

पहिलो प्राथमिकताप्राप्त (P1) आयोजना / कार्यक्रमहरूको आ.व. को चौमासिक / वार्षिक प्रगति स्थिति, कार्यान्वयनमा देखिएका समस्याहरू
र समाधानार्थ भएका प्रयासहरू

- मन्त्रालय / निकायको नाम :-
- पहिलो प्राथमिकताप्राप्त (P1) आयोजना / कार्यक्रमहरूको जम्मा सझैङ्गा :-
- सोमाञ्चे प्रगति विवरणात आयोजना / कार्यक्रमहरूको सझैङ्गा :-
- ८० प्रतिशत वा सोभन्दा माथि प्रगति हासिल गरेका आयोजना / कार्यक्रमहरूको सझैङ्गा :-
- ५० प्रतिशतदेखि ७९.९९ प्रतिशतसम्म प्रगति हासिल गरेका आयोजना / कार्यक्रमहरूको सझैङ्गा :-
- ५० प्रतिशतभन्दा कम प्रगति हासिल गरेका आयोजना / कार्यक्रमहरूको सझैङ्गा :-
- यस अवधिमा चौमासिक लक्ष्य नम्पएका आयोजना / कार्यक्रमहरूको सझैङ्गा :-

क्र.सं	बजेट उपशाखिक नं.	आयोजना / कार्यक्रमको नाम	प्रगति स्थिति(%)मा भौतिक	प्रगति स्थिति(%)मा वित्तीय	यस अवधिसम्म हासिल भएको मुख्य-मुख्य उपलब्धहरू	कार्यान्वयनमा देखिएका समस्याहरू	समस्या समाधानार्थ भएका प्रयासहरू	कैफियत
?	?	?	?	?	?	?	?	?

नोट: १. यो फारम गट्टिय योजना आयोगको सञ्चालित महाशाखावा शाखाले भर्नुपर्नेछ।

२. आवश्यकताउनुसार पाना थप गर्न सकिनेछ।

तथा गर्नेको नाम, पद र दस्तखत:-
भिति :-

..... महाशाखा/शाखा प्रमुखको नाम, पद र दस्तखत:-
भिति :-

प्रभागित गर्नेको नाम, पद र दस्तखत
भिति :-

**पहिलो प्राथमिकताप्राप्त (P1) आयोजना/कार्यक्रमहरूको आ.व. को
चौमासिक/वार्षिक प्रगति स्थिति, कार्यान्वयनमा देखिएका समस्याहरू र समाधानार्थ भएका
प्रयासहरू**

फाराम भर्ने निर्देशिका

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न मन्त्रालय तथा निकायअन्तर्गत सञ्चालित विकास कार्यक्रम/आयोजनाहरूको प्रगति स्थिति तथा कार्यान्वयनमा आएका समस्याहरूको विवरण यस फाराममा प्रस्तुत गरिन्छ । यो फाराम सम्बन्धित मन्त्रालय/निकायहरूले पठाएका चौमासिक/वार्षिक प्रगति प्रतिवदन (फाराम नं. ३) का विवरणहरूका आधारमा राष्ट्रिय योजना आयोगको सम्बन्धित महाशाखा/शाखाहरूले तयार गरी अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा पठाउनुपर्दछ । यो फाराम भर्ने तरिका यसप्रकार छ :

फारामको माथिल्लो भाग भर्ने तरिका :

मन्त्रालय/निकायको नाम	आयोजना/कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धित मन्त्रालय वा निकायको नाम उल्लेख गर्ने ।
पहिलो प्राथमिकताप्राप्त (P1) आयोजना	त्यस आ.व.मा मन्त्रालय/निकायअन्तर्गत सञ्चालनमा रहेका आयोजनाहरूको सङ्ख्या उल्लेख गर्ने, प्रगति प्राप्त भएका आयोजनाको सङ्ख्या उल्लेख गर्ने, त्यस्तै ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गर्ने आयोजना, ५० - ७९.९९ प्रतिशत र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाहरूको सङ्ख्या सम्बन्धित स्थानमा उल्लेख गर्ने र कुनै चौमासिक अवधिमा कुनै आयोजनाको लक्ष्य नहुने भएकाले त्यस्ता आयोजनाको सङ्ख्या उल्लेख गर्ने ।

तल्लो भाग भर्ने तरिका :

१. क्र.सं.	आयोजनाका नामहरूका लागि क्र.सं. उल्लेख गर्ने ।
२. बजेट उपशीर्षक नं.	रातो किताबअनुसार आयोजनाको बजेट उपशीर्षक नं. उल्लेख गर्ने ।
३. आयोजना/कार्यक्रमको नाम	रातो किताबअनुसार आयोजनाको नाम उल्लेख गर्ने ।
४. भौतिक प्रगति स्थिति	आयोजनाले त्यस चौमासिक/वार्षिक अवधिमा हासिल गरेको भौतिक प्रगति उल्लेख गर्ने (फाराम नं. २ र ३ अनुसार भौतिक प्रगति उल्लेख गर्ने) ।
५. वित्तीय प्रगति स्थिति	आयोजनाले त्यस चौमासिक/वार्षिक अवधिमा हासिल गरेको वित्तीय प्रगति उल्लेख गर्ने (फाराम नं. २ र ३ अनुसार वित्तीय प्रगति उल्लेख गर्ने) ।
६. यस अवधिसम्म हासिल भएको मुख्य-मुख्य उपलब्धिहरू	आयोजनाले त्यस अवधिसम्म हासिल गरेका मुख्य-मुख्य उपलब्धिहरू उल्लेख गर्ने ।

७. कार्यान्वयनमा देखिएका समस्याहरू	आयोजना सञ्चालनमा आएका समस्याहरू महत्वको क्रममा उल्लेख गर्ने ।
८. समस्या समाधानार्थ भएका प्रयासहरू	उल्लेख गरिएका समस्याहरू समाधानार्थ भएका प्रयासहरू उल्लेख गर्ने ।
९. कैफियत	अन्य खुलाउन पर्ने केही भए यस महलमा उल्लेख गर्ने ।

यो फारामका विवरण भरिसकेपछि फाराम तयार गर्ने, सम्बन्धित महाशाखा/शाखा प्रमुख र प्रमाणित गर्ने पदाधिकारीको नाम, पद र मिति उल्लेख गरी दस्तखत गरी अनुसन्धान तथा मूल्याङ्कन महाशाखामामा पठाउनुपर्दछ ।

अनुसूची - ७ : दिगो विकास लक्ष्य, परिस्तंबक र सूचकहरू (नेपालको सन्दर्भमा उपयोगी हुने सूचकहरू समेत समावेश भएको)

तालिका १: दिगो विकास लक्ष्य १ – सबै क्षेत्रमा रहेको सबै स्वरूपहरूको गरिबीको अन्य गर्ने (End poverty in all its forms everywhere)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू	अनुगमन तालिका/ खाका			
	तथ्याङ्कको स्रोत	छण्डीकरणको तह	मापन सम्य	जिम्मेदार निकाय
परिमाणात्मक लक्ष्य १.१ : २०३० सम्ममा जहाँसुकै रहेका भएपनि सबै जनताको चरम गरिबी उन्मत्तन गर्ने (हल प्रतिदिन १.२५ डलरभन्दा कम आमदातीमा जीवन निर्वाह गरिरहेका जनताको रूपमा मापन गरिएको)				
१.१.१ लिङ्ग, उमेर, रोजारीको अवस्था र भौगोलिक अवस्थिति (सहरी / ग्रामीण) अनुसार अन्तर्राष्ट्रिय गरिबीको रेखामूलि रहेका जनसङ्ख्याको अनपात रूपमा मापन गरिएको)	ने.जी.स.	प्रादेशिक/ ग्रामीण-सहरी क्षेत्र	५ वर्ष	के.त.वि.
१ प्रतिदिन १.२५ अमेरिकी डलर(पीपीयी मूल्य) मुनि रहेको जनसङ्ख्या (प्रतिशत)	ने.जी.स., प.स.	प्रादेशिक/ ग्रामीण-सहरी क्षेत्र	५ वर्ष	के.त.वि.
२ प्रतिदिन १.९ डलर (पीपीयी मूल्य)	ने.जी.स., प.स.	प्रादेशिक/ ग्रामीण-सहरी क्षेत्र	५ वर्ष	के.त.वि.
३ प्रतिव्यावित कुल गरिष्ठ आय (अमेरिकी डलर)	उद्यमीको सर्वेक्षण		वार्षिक	के.त.वि.
परिमाणात्मक लक्ष्य १.२ : २०३० सम्ममा राष्ट्रिय परिभावहरूमात्रमा गरिबीका सबै आवासहरू (In all its dimensions) मा बाँचिरहेका (Living) सबै उमेरका पुरुषहरू, महिलाहरू व बालबालिकाहरूको अनुपात कलतीमा आधा घटाउने				
१.२.१ लिङ्ग र उमेरअनुसार राष्ट्रिय गरिबी रेखामूलि रहेका जनसङ्ख्याको अनुपात	ने.जी.स., प.स.	प्रादेशिक/ ग्रामीण-सहरी क्षेत्र	५ वर्ष	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकोंको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१	राष्ट्रिय गरीबीको रेखापुनि हेका सबै उमेरका महिलाहरू (प्रतिशत)	ने. जी.स., प.स.	प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	५ वर्ष	के.त.वि.
१.२.२	राष्ट्रिय परिचालनबमाजिम गरीबीका सबै आयामहरूमा रहेका सबै उमेरका पुरुष, महिला र बालबालिकाहरूको अनुपात बहुआयामिक गरीबी सूचकाइक बास्तविक गणना (Headcount) अनुपात	सर्वेक्षण	प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	५ वर्ष	के.त.वि.
१	बहुआयामिक गरीबी सूचकाइक बास्तविक गणना (Headcount) अनुपात (प्रतिशत)	सर्वेक्षण / व्य.मू.प्र.	प्रादेशिक	५ वर्ष	के.त.वि.
२	राष्ट्रिय गरीबी रेखापुनि का बालबालिका (५ वर्षपुनिका, प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	प.वा.ज्ये.ना.म. के.त.वि.,
परिमाणात्मक लक्ष्य १.३ : राष्ट्रिय रूपमा उपयुक्त सामाजिक सुरक्षा प्रणालीहरू र फ्लोरस् (Floors) लगायतका उपयाहरू सबैका लागि कार्यान्वयन गर्ने र सन् २०३० सम्ममा गरिब र संकटग्रस्त / कमजोर अवस्थामा (Vulnerable) रहेका व्यक्तिहरूलाई उल्लेख्य रूपमा समावेश गरिएको					
१.३.१	सामाजिक सुरक्षणा प्रणालीहरूद्वारा समेटिएका जनसद्भ्याको अनुपात (Proportion) लिङ्ग, बालबालिका, बेरोजगार व्यक्तिहरू, ज्येष्ठ नागरिकहरू, अपार्द्धाता भाएका, गर्भवती महिला, शिशु, कार्यस्थलमा लागाको चोटपटक र गराब तथ सकटग्रस्त / कमजोर व्यावधानसर	सर्वेक्षण / व्य.मू.प्र.	लौटिक, सामाजिक समूह, प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	वार्षिक	के.त.वि., प.वा.ज्ये.ना.म.
१	कुल बजेटमा सामाजिक सुरक्षा खर्च (प्रतिशत)	व्य.मू.प्र.	लौटिक, सामाजिक समूह, प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	वार्षिक	प.वा.ज्ये.ना.म. के.त.वि.
२	रोजगारी प्राप्त गर्ने कुल व्यक्तिहरूमध्ये प्रतिदिन १.२५ अमेरिकी डलरभन्दा कम प्राप्त गर्ने व्यक्तिहरू (प्रतिशत)	सर्वेक्षण	लौटिक, सामाजिक समूह, प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	वार्षिक	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१.४.१	परिमाणात्मक लक्ष्य १.४ : सबै महिला तथा पुरुषहरू विशेषारेर गरीब र संकटप्रस्त (Vulnerable) अवस्थामा रहेका महिला र पुरुषहरूको आधिक शोत्राधिहरूमा समाज अधिकार सुनिश्चित गर्ने, यसको साथै आधारभूत सेवासुविधाहरूमा पहुँच, भूमिकाशिको स्वामित्व र नियन्त्रण एवम् अन्य स्वरूपका सम्पति, उत्तराधिकार (Inheritance) पैदृक सम्पति, प्राकृतिक शोत्राधिहरू, उपचक्र तथा प्रविधि तथा लघुवित लगायतका वित्तीय सेवाहरूमा चिनाहरूको पहुँच सुनिश्चित गर्ने	ने. जी.स., प.स.	लैटीझाइक, सामाजिक समूह, प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	वार्षिक के.त.वि.
१	३० मिनटको पैदलयात्रामा बजारको केन्द्रस्थान पहुँच भएका परिवारहरू (कुल जनसङ्ख्याको प्रतिशत)	ने. जी.स., प.स.	लैटीझाइक, सामाजिक समूह, प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	वार्षिक के.त.वि.
२	औपचारिक वित्तीय सेवाहरूबाट समेटिएका परिवार (कुल परिवारको प्रतिशत)	ने. जी.स., प.स.	लैटीझाइक, सामाजिक समूह, प्रादेशिक / ग्रामीण-सहरी क्षेत्र	वार्षिक के.त.वि.
१.४.२	कानूनी रूपमा माल्यताप्राप्त कागजातसहितका जमिनमालि मोहियानी (Tenure) भएका र जमिनमालिको अधिकार सुरक्षित ठान्ने कुल बयस्क जनसङ्ख्याको अनुपात (लिंडगा र मोहियानिको किसिमअनुसार)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक भू.व्य.स.ग.नि.म.
१	आधिक दृष्टिकोणले जनसङ्ख्याको तल्लो पञ्चमक (Bottom Quintile) को रास्त्रिय अधिकारी हिस्सा (प्रतिशत)	ने. जी.स.	सामाजिक समूह, प्रादेशिक	वार्षिक के.त.वि.
२	महिलाहरूको नाममा रहेको सम्पति /ठोस देखिने धनसम्पति (कुल सम्पत्तिको प्रतिशत)	MICS, यानल	सामाजिक समूह, प्रादेशिक	वार्षिक भू.व्य.स.ग.नि.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईकोंको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १.५ :गरिब र सकटप्रत्त (Vulnerable) अवस्थाहरूमा रहेका मानिसहरूको उत्थानशीलता (Resilience) निर्माण गर्ने र यस्ता मानिसहरूको बातावरणसँग सम्बन्धित विषम घटनाहरूका साथै अन्य आर्थिक, सामाजिक र बातावरणीय तकारात्मक धडकाहरू (Shocks) र विपद्दहरूका जाखिमहरू तथा कमजोरपतालाई कम गर्ने				
१.५.१ विपद्दका कारणले मृत्यु हुने, बेपता भएका व्यक्तिहरू र प्रत्यक्ष रूपमा प्रभावित व्याक्तिहरूको सदृश्या (प्रति १ लाख जनसँदूङ्यामा)	व्य.सू.प्र.	सामाजिक समूह, प्रादेशिक	वार्षिक	गृ.म.
१ विपद्दका घटनाहरूबाट मृत्यु (सदृश्या)	व्य.सू.प्र.	सामाजिक समूह, प्रादेशिक	वार्षिक	गृ.म.
२ हाराइहेका र विपद्दको कारण प्रभावित भएका व्यक्तिहरू (सदृश्या, प्रति १ लाख जनसँदृश्यामा)	व्य.सू.प्र.	सामाजिक समूह, प्रादेशिक	वार्षिक	गृ.म.
१.५.२ विपद्दहरूका कारण विश्वको कुल गाहर्थ्य उत्पादनमा भएको प्रत्यक्ष आर्थिक अस्ति	व्य.सू.प्र., वि.प.आ.म.	सामाजिक समूह, प्रादेशिक	वार्षिक	गृ.म.
१ विपद्दहरूको कारण राष्ट्रिय कुल गाहर्थ्य उत्पादनमा भएको प्रत्यक्ष आर्थिक क्षति	व्य.सू.प्र., वि.प.आ.म.	सामाजिक समूह, प्रादेशिक	वार्षिक	गृ.म.
१.५.३ विपद्द जाऊखिम न्यूनीकरणको नियन्त्र सन्डाई फ्रेमवर्क (Sendai Framework) २०१५-२०३० अनुरूप राष्ट्रिय विपद्द जाऊखिम न्यूनीकरण रणनीतिहरू लागू गर्ने देशहरूको सदृश्या	व्य.सू.प्र.		वार्षिक	गृ.म.
१.५.४ राष्ट्रिय विपद्द जाऊखिम न्यूनीकरण रणनीतिहरूअनुरूप स्थानीय विपद्द जाऊखिम न्यूनीकरण रणनीतिहरू लागू गर्ने स्थानीय सरकारको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	गृ.म.

परिमाणात्मक लक्ष्य १ र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथाईको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य १ क : सबै आयामहरूका गरिबी अन्त्य गंतको निस्ति कार्यालयमन गरिने नीति तथा कार्यक्रमहरूका लाभि विकासशील र रुद्धहरूको नितित खासगरी अति कम विकसित देशहरूका निस्ति पर्याप्त एवम् अनुमतयाग्य साधनहरू उगलनहरू गराउनका लाभि विकास सहयोग लगाउन तिभिन्न माध्यहरूबाट खेत साधनहरूको उल्लेखिय परिचालनको सुनिश्चितता गर्ने					
१.क्र. १ गरिबी न्यूनीकरणका लाभि सरकारद्वारा अन्तरिक रूपमा सिँजित (Generated) तथा प्रत्यक्ष रूपमा विनियोजित साधनहरूको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.	
१.क्र. २ आवश्यक सेवाहरू (शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा) मा कुल सरकारी भर्चको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.	
१.क्र. ३ गरिबी न्यूनीकरण कार्यक्रममा प्रत्यक्ष रूपमा छुट्याइएको अनुदान र गैरकृणा सिँजना गर्ने (Non-debt creating) आप्रवाहरू (In flows) को कुल योग (कुल गार्हस्थ्य उत्पादनको अनुपात)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.	
परिमाणात्मक लक्ष्य १.ख : गरिबी निवारण कार्यक्रमहरूमा बढ्दै गएको लगानीलाई सहयोग पूऱ्याउन गरिबमध्यी तथा तेंदुगाक सेवेनशील विकास राजनीतिहरूको आधारमा राखिए, क्षेत्रीय र अन्तर्राष्ट्रीय स्तरमा दरिलो नीतिगत संरचनाहरू सिँजना गर्ने					
१.ख. १ महिला, गरिब र संकटप्रति (Vulnerable) अवश्यमा रहेका समूहहरूलाई असमानपात्रिक रूपमा लाभ पुऱ्याउने क्षेत्रहरूमा सरकारको चालू र पुऱ्यागत खर्चको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म./ म.बा.ज्ये.ना.म.	
१.ख. २ लैखिक समानतालाई प्रत्यक्ष रूपमा योगदान पुऱ्याउने राष्ट्रिय बोर्डको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म./ म.बा.ज्ये.ना.म.	

तालिका २: दियो विकास लक्ष्य २ - भोकमरी अन्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दियो कृषि प्रवर्द्धन गर्ने (End hunger, achieve food security and improved nutrition and promote sustainable agriculture)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाइकाको थोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य २.१ : सन् २०३० सम्ममा भोकमरी अन्य गर्ने र खासगरी गिशलगायत गरीब र संकटप्रस्त (Vulnerable) अवस्थामाहूमा रहेका व्यक्तिहरूमा हित सर्वे जनताको सुरक्षित, पोषणात्मक र पर्याप्त खानामा वर्तमान एहुँच सुनिश्चित गर्ने	MICS, यानल.	प्रादेशिक, लैदियाक, सामाजिक समूह, ग्रामीण-समर्थी	वार्षिक / ५ वर्ष	के.त.वि. / स्वा.ज.म.
२.१.१ न्तून पोषित (Prevalence of undernourishment)	ने.जी.स., प.स.	प्रादेशिक, लैदियाक, सामाजिक समूह, ग्रामीण-समर्थी	वार्षिक / ५ वर्ष	के.त.वि.
२.१.२ खाद्य असुरक्षा अनुभव मापन (FIES) मा आधारित जनसङ्ख्यामा रहेको मध्यम वा चरम खाद्य असुरक्षाको फैलावट (prevalence)	ने.जी.स., प.स.	प्रादेशिक, लैदियाक, सामाजिक समूह, ग्रामीण-समर्थी	वार्षिक / ५ वर्ष	के.त.वि.
१ कुल उपभोगको दुर्बितीहाइभन्दा बढी खानामा खर्च गर्ने जनसङ्ख्या (प्रतिशत)	ने.जी.स., प.स.	प्रादेशिक, लैदियाक, सामाजिक समूह, ग्रामीण-समर्थी	५ वर्ष	के.त.वि.
२ प्रतिव्यक्ति खाद्यान्त उत्पादन (के. जी.)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
३ विश्वव्यापी खाद्य सुरक्षा सूचकाङ्क (अंडक) स्कोर	GFSI वेबसाइट			

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथ्यांकको स्रोत	बण्डीकणाको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य २.२ : सबै प्रकारका कृपोषण अन्त्य गर्ने, २०३० सम्ममा ५ वर्षमुनिका बालबालिकाको वृद्धि रोक्ने र उचाइअनुसार कम तौल हुने (Wasting) सम्बन्धिता अत्यराष्ट्रिय रूपमै सहस्रै भएका लक्ष्यहरू सन् २०२५ सम्ममा हासिल गर्ने लगायतका पारमणात्मक लक्ष्यहरू र विश्वोरी, गभिरी र दृष्ट खाइरहेकी महिला तथा ज्येष्ठ नागरिकहरूको पोषणसञ्चार्थी आवश्यकताहरूलाई सम्बोधन गर्ने					
२.२.१ पाँच वर्षमुनिका बालबालिकामा दोखिने पुङ्केपोषना (Stunting) (विश्व स्वास्थ्य संघटनको बालबालिका वृद्धि मानहरू (Height for age <2 standard deviation from the median)	ने.ज.स्वा.स ने.ब.सू.स., यानल	प्रादेशिक	५ वर्ष	के.त.वि./ स्वा.ज.म.	
२.२.२ प्रकार (Type) अनुसार पाँच वर्षमुनिका बालबालिकामा रहेको कुपोषण (उचाइअनुसार तौल कम हुने र बढी तौल हुने) (Weight for height) + 2 or -2 SD from the median of the WHO Child Growth Standards)	ने.ज.स्वा.स., ने.ब.सू.स यानल	प्रादेशिक	५ वर्ष	के.त.वि./ स्वा.ज.म.	
१ पाँच वर्षमुनिका कम तौल हुने बच्चाहरूको तौल (-2 SD)	ने.ज.स्वा.स., ने.ब.सू.स., यानल	प्रादेशिक, लैखिक, सामाजिक समूह	५ वर्ष	के.त.वि./ स्वा.ज.म.	
२ प्रजनन उमेरसम्पूर्णका महिलाहरूमा रहत अल्पताको स्थिति (Prevalence) (प्रतिशत)	ने.ज.स्वा.स., ने.ब.सू.स., यानल	प्रादेशिक, सामाजिक समूह,	५ वर्ष	के.त.वि./ स्वा.ज.म.	
३ ५ वर्षमुनिका बालबालिकामा रहेको रक्त अल्पताको स्थिति (प्रतिशत)	ने.ज.स्वा.स., ने.ब.सू.स., यानल	प्रादेशिक, लैखिक, सामाजिक समूह	५ वर्ष	के.त.वि./ स्वा.ज.म.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथ्यांकको स्रोत	बण्डीकणाको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य २.३ : सन् २०३० सम्मा विशेषत महिला, आदिवासी जनजातिहरू, पारिवारिक कृषकहरू, वस्तुभाउ पाले व्यक्तिहरू र मछुवारहरूको कृषि उत्पादकत्व, जमिन, अन्य उत्पादनशील साधनहरू तथा लगानी, जान, वित्तीय सेवाहरू, बजारका साथै मूल्य अधिकावृद्धि (Value added) र मौरकृषि / कार्म जस्ता सुविधा अवसरहरूमा मुरुक्षित र समान पहुँचका माध्यमबाट सानास्तरका खाइन्न उत्पादकत्व तथा आन्वनीहरू दोब्बर पार्ने	व्याप्र. / कृ.ग. / आ.ग. सर्वेक्षण	प्रादेशिक	वार्षिक	के.त.वि., कृ.प.वि.म.
२.३.१ कृषि फार्मिड / प्यु व्यवसाय / वन उद्यमीहरूअनुसार प्रतिक्रमदार एकाइ उत्पादनको मात्रा	व्याप्र. / कृ.ग. / आ.ग. सर्वेक्षण	प्रादेशिक	वार्षिक	के.त.वि., कृ.प.वि.म.
२.३.२ लिङ्ग र आदिवासी पहिचान / हैसियत (Status) को अनुसार सानास्तरका खाइन्न उत्पादकहरूको औसत आय	व्याप्र. / कृ.ग. / आ.ग. / सर्वेक्षण	प्रादेशिक	वार्षिक	के.त.वि., कृ.प.वि.म.
२ जमिनको उत्पादकत्व (AGPA/ha), अमेरिकी डलरमा	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
परिमाणात्मक लक्ष्य २.४ : सन् २०३० सम्मा दिगो खाइन्न उत्पादन प्रणाली / पद्धतिहरू सुनिश्चित गर्ने साथै उत्थानशील (Resilient) कृषि अध्यासहरू (Practices) जसले उत्पादकत्व र उत्पादन वृद्धि गर्दछ, जलवाय परिवर्तन (विषम मौसम, सुख्खा, बाढी र अल विपद्धहरूसँग अनुकूलता (Adaptation) को निम्न क्षमता बढाउँछन् र जमिन र माटोको गुणस्तर अग्रामी रूपमा अधिकावृद्धि गर्दछन् त्यस्ता अध्यासहरू कार्यान्वयन गर्ने	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
२.४.१ उत्पादनशील र दिगो कृषिअन्तर्गत रहेको कृषि क्षेत्र (Areas) को अनुपात	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
१ हाल कार्यम रहेको कृषि भूमि (हजार हेक्टरमा)	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
२ वन लगायतको होस भएको (Degraded) भूमि (हजार हेक्टरमा)	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
३ कुल खेतीयोग्य भूमिमध्ये वर्षीयभरि सिचाइ सुनिधा पुगेको भूमि (प्रतिशत)	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
४ माटोमा जैविक पदार्थ (बाली लगाइएको भूमिको प्रतिशत)	व्याप्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईको स्रोत	बण्डीकण्ठको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य २.५: सन् २०३० सम्ममा राधिग्य, क्षेत्रीय तथा अन्तर्राष्ट्रीयस्तरमा राख्नेहो व्यवस्थापन तथा विविधीकरण गरिएको बीज र वनस्पति बैंकहरू विभिन्नको अनुवाशिक विविधता, खेती गरिएका (Cultivated) वनस्पति र फार्मसा राखिएका तथा घरपालबाबा जनावरहरू र तिनका सम्बन्धित जडानाती प्रजातिहरूलाई व्यवस्थित तुल्याउने सार्व अन्तर्राष्ट्रीय स्तरमा सहमति भएअनुसार अनुवाशिक झोतहरू तथा सख्कु ध परम्परागत जानबाट निस्तृत भएका लाभहरूमा पूँज र स्वतिश्वेत गर्वे गिनिहरूको उचित तथा व्यायोचित हिस्सेवारी गर्ने जनावरका अनुवाशिक झोतहरूको सदृश्या				
२.५.१	मध्यम वा दीर्घालीन संरक्षणद्वारा खाइ तथा कृषिका निम्न सुरक्षित वनस्पति १ जनावरका अनुवाशिक झोतहरूको सदृश्या	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक कृ.प.विम., ने.कृ.अ.प., स.मा.सा.प्र.प., व.वा.म.,
२.५.२	जीर्खिममा परिरहेका, जीर्खिममा नरहेका वा नासिने जोरिखिमको स्तर आहा तथाईको भन्नी वर्गीकरण गरिएका स्थानीय नस्लहरू (Breeds) को प्रकार	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक कृ.प.विम., व.वा.म., ने.कृ.अ.प.
१	विभिन्न प्रकारका वीजिभिन्नहरूको निम्न डीएनए बैंकको (सदृश्या)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक कृ.प.विम., ने.कृ.अ.प.
२	विभिन्न प्रकारका वनस्पतिहरूको निम्न डीएनए बैंकको सदृश्या	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक व.वा.म., ने.कृ.अ.प.
३	सझटापन प्राणी / जीव प्रजातिहरूको निम्न स्थापित डीएनए बैंकको सदृश्या	व्य.सू.प्र.	प्रादेशिक	व.वा.म., ने.कृ.अ.प.
४	सामुदायिक बीज बैंकहरूको सदृश्या	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक कृ.प.विम., ने.कृ.अ.प.
५	स्वेच्छी प्रजातिहरूको निम्न Arboretum वनस्पति र प्रजनन (Breeding) केन्द्रको सदृश्या			

परिमाणात्मक लक्ष्य र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथ्यांकको स्रोत	बण्डीकणाको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य २ क : गरीबीका सबै आयामहरूको अन्त्य गर्नका लिमि विकासशील देशहरू विशेषगरी अति कम विकसित देशहरूमा कृषिको उत्पादकत्व अझिर्दि, ग्रामीण पूर्वाधार, कृषि अनुसन्धान तथा प्रसारण (Extention) सेवाहरू, प्रविधि विकास र बनास्पति तथा प्रणाली/जीवी बैंकहरूमा अन्तर्राष्ट्रिय सहायता समेतको माध्यमबाट लगानी बढाए गर्ने				
२.क.१ सरकारी खर्चहरूको लिमि कृषि अधिकारीकरण सूचकांक (Index)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
२.क.१ कृषिमा सरकारी खर्च (कुल बजेटको प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.म.
२.क.२ कृषि क्षेत्रमा सरकारीस्तरबाट प्रवाहित भागको कुल रकम (आधिकारिक विकास सहायता लगायत अन्य आधिकारिक सहयोग)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.
परिमाणात्मक लक्ष्य २ ख: दोहा विकास राजपद्धतिमा जिम कृषि उपजहरूको नियांतका विश्व कृषि बजारमा रहेका सबै प्रकारका सहायता/अनुदानहरू र पस्ते समान प्रकारका नियांतका व्यवस्थाहरू हटाई व्यापार गतिविहार वा व्यवधानहरूलाई सचाउने				
२.ख.१ कृषि उपजहरूको नियांतका लागि दिएको अनुदान/सहायताहरू	व्य.सू.प्र.		वार्षिक	अ.म.
परिमाणात्मक लक्ष्य २ ग : खाद्य सामग्रीहरूको मूल्यमा हुने उच्च उत्तर चढावलाई समित गर्नका लागि खाद्य सामग्रीका बजारहरू र तिमीहरूद्वारा व्युत्पादित स्पष्टन्तरहरू (Derivatives) को उपयुक्त तवरले सञ्चालनको सुनिश्चितता गर्न उपयहरू अपनाउने र खाद्य सञ्चय लगायत बजारका सूचनाहरूमा सामग्रिक पहुँचका लागि सहजीकरण गर्ने				
२.ग.१ खाद्यपार्थको मूल्यको असदूरीताहरूको मूल्क	व्य.सू.प्र.		वार्षिक	अ.म. / ने.रा.वै.
२.ग.२ खाद्य उभयोक्ता मूल्य सूचकांक	व्य.सू.प्र.		वार्षिक	अ.म. / ने.रा.वै.
२.ग.२ खाद्य सञ्चय डिपोहरूको मूल्य	व्य.सू.प्र.		वार्षिक	कृ.प.वि.म., उ.वा.आ.म.

तालिका ३: दिगो विकास लक्ष्य ३ - सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवनस्तर प्रवर्द्धन गर्ने (Ensure healthy lives and promote well-being for all at all ages)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथाइकको श्रेत्र	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य ३.१ : सन् २०३० सम्मा, विश्वव्यापी मातृ मृत्युदर (प्रत्येक १ लाख जीवित जनसमा) लाई ७० बढाए कर्म गर्ने					
३.१.१	मातृ मृत्युदर	ने.ज.स्वा.स.	५ वर्ष	स्वा.ज.म.	
३.१.२	दस्य प्रसूतिकर्महरूको सहयोगमा गराइएको जन्महरूको अनुपात	ने.ज.स्वा.स.ने.व.सू.स.	५ वर्ष, वार्षिक	स्वा.ज.प.	
परिमाणात्मक लक्ष्य ३.२ : सबै देशहरूको नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जनसमा) लाई कम्तीमा १२ मा घटाउने र ५ वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जनसमा) लाई कम्तीमा २५ मा ओराले परिमाणात्मक लक्ष्य भएकाले सन् २०३० समसमा नवजात शिशुहरू र ५ वर्षमुनिका बालबालिकाको राखन सकिने (Preventable) मृत्युको अन्त्य गर्ने					
३.२.१	पाँच वर्षमुनिका बाल मृत्युदर	ने.ज.स्वा.स./ ने.ब.सू.स.	प्रादेशिक, लैडिगिक, सामाजिक समूह	वार्षिक, ५ वर्ष	स्वा.ज.प.
३.२.२	नवजात शिशु मृत्युदर	ने.ज.स्वा.स./ ने.ब.सू.स.	प्रादेशिक, लैडिगिक, सामाजिक समूह	वार्षिक, ५ वर्ष	स्वा.ज.प.
परिमाणात्मक लक्ष्य ३.३ : २०३० सम्मा एकआईभी एक्स, क्षयरेग, औलोजरो र उष्णप्रदेशीय उपचिकित्स हरूको महामारी (Epidemics) अन्त्य गर्ने र हेपाटाइटिस, पातीजन्य रोगहरू एवं अन्य सर्वा रोगहरू नियन्त्रण (Combat) गर्ने					
३.३.१	लिङ्ग, उमेर र मुख्य जनसङ्ख्याअनुसार एकआईभी एक्स, क्षयरेग, औलोजरो र उष्णप्रदेशीय (स्टडकमित नभएका प्रतिहजार जनसङ्ख्यामा)	स्वा.व्य.सू.प्र.	प्रादेशिक लैडिगिक, सामाजिक समूह	वार्षिक	स्वा.ज.प.
	क) नयाँ एकआईभी सङ्क्रमण भएका १५ देशि ४९ वर्ष उमेरका बयाकहरू (सझ क्रिमित नभएका प्रतिहजार जनसङ्ख्यामा)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिगिक, सामाजिक समूह	वार्षिक	स्वा.ज.प.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईको बोत	छण्डीकरणको तह	मपन समय	जिम्मेवार निकाय
३.३.२	क्षयरोग लाग्ने दर (Incidence) (प्रति १ लाख जनसङ्ख्यामा)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
३.३.३	औलोजरी लाग्ने दर (प्रति १ लाख जनसङ्ख्यामा)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
३.३.४	हेपाटाइटिस बी भएका (Prevalence) बिरामीहरू (प्रति १ लाख जनसङ्ख्यामा)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
३.३.५	उच्चप्रदेशीय उपेक्षित रोगहरूकिरदृ उपचार गर्ने आवश्यक (Requiring Interventions) भएका मानिसहरूको सदस्या क)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
ख)	कालाजा (Leishmaniasis) का बिरामी (Cases)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
ग)	हातीपाइले (Lymphatic Filariasis) का बिरामी (सङ्ख्या हजारमा) (Cases)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
घ)	डेक्युका बिरामी (Cases)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
ङ)	सर्किय ट्कोमाका बिरामी (Cases)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.
क.)	पिछिलो दुई हप्तामा पखाला लागेका पाँच वर्षमूनिका बालबालिकाको प्रतिशत ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	५ वर्ष	स्वा.ज.म./ के.त.वि.	
ख.)	प्रयोगशाला परीक्षणबाट पता लागेका इफ्टलुएन्जाका बिरामीहरू (H1N1)	स्वा.व्य.सू.प्र.	प्रादेशिक, लैडिपीक, सामाजिक समूह	वार्षिक	स्वा.ज.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईको स्रोत	छण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
३.४.१ परिमाणात्मक लक्ष्य ३.४ : सन् २०३० सम्मान नसर्ने रोगबाट हुने असामिक मृत्युरलाई रोकथाम र उपचारबाट एकत्रिताइले कम गर्नुका साथै मानिसक स्वास्थ्य तथा समृद्धि प्रवर्द्धन गर्ने				
३.४.१ कार्डियोआस्ट्रक्लर रोग, क्यान्सर, मधुमेह वा स्वास्थ्यवासासम्बन्धी दीर्घकालीन रोगहरूका कारण हुने मृत्युर				
अ) ३० वर्षिक्ति ७० वर्ष अमेर समूहका मानिसहरूमा कार्डियोआस्ट्रक्लर रोग, क्यान्सर, मधुमेह वा स्वास्थ्यवासासम्बन्धी दीर्घकालीन रोगहरूबाट हुने मृत्यु (प्रति १ हजार जनसङ्ख्यामा)	CRVS	प्रादेशिक, लैझीक, सामाजिक समूह	३ वर्ष	स्वा.ज.प.
क) कार्डियोआस्ट्रक्लर रोग				
ख) क्यान्सर				
ग) मधुमेह				
घ) स्वास्थ्यवासासम्बन्धी दीर्घकालीन रोग (अस्थामा, दमा)				
३.४.२ आस्तहत्याबाट हुने मृत्युर (हरेक १ लाख जनसङ्ख्यामा)	व्य.सू.प्र.	प्रादेशिक, लैझीक, सामाजिक समूह	३ वर्ष	गृ.प.
परिमाणात्मक लक्ष्य ३.५ : लागूपदार्थ तथा मादक पदार्थको प्रयोगको रोकथाम तथा उपचार पद्धतिलाई सुदृढ तुल्यात्मने				
३.५.१ लागूपदार्थको प्रयोगबाट हुने बिकारहरूको उपचार सेवाहरू (Interventions) (औषधी विज्ञान, मनोविज्ञानिक र पुस्तकान्तरिका सेवाहरू) को विस्तार (Coverage)	सर्वेक्षण	प्रादेशिक	३ वर्ष	स्वा.ज.प./गृ.प.
वृलू सेवाहरूको निर्मान पुस्तकान्तरिका केन्द्रहरूमा ख्राण गोका कडा लागूपदार्थ प्रयोगकरताहरूको प्रतिशत	उ.नि.सू. सर्वेक्षण	प्रादेशिक	३ वर्ष	स्वा.ज.प./गृ.प.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
३.५.२	राष्ट्रिय सदर्भमा परिभाषित गोपनीयानुसार १५ वर्ष र सोभन्दा माथिका व्यवितहरूले उपर्याग गर्ने मदिरको एक क्यालेन्डर वर्षभित्र हुने प्रतिव्यक्ति हानिकारकयुक्त प्रयोग (शुद्ध मदिरा लिटरमा)	STEPS	प्रादेशिक, लैझीक, सामाजिक समूह	३ वर्ष	स्वा.ज.म.
	मदिरको हानिकारक प्रयोग गर्ने (राष्ट्रिय सदर्भमा परिभाषित गोपनीयानुसार १५ वर्ष र सोभन्दा माथिका जनसङ्ख्याको प्रतिशत (पुरुषको हक्कमा \geq ६० ग्राम विशुद्ध मतिरा र महिलाको हक्कमा \geq ४० ग्राम प्रतिदिन विगत ३० दिनमा)	STEPS	प्रादेशिक, लैझीक, सामाजिक समूह	३ वर्ष	स्वा.ज.म.
३.६.६	परिमाणात्मक लक्ष्य ३.६ : सन् २०२० सम्मा विश्वभर सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेहरूको संख्यालाई आधा घटाउने				
३.६.१	सडक यातायात दुर्घटनाबाट हुने मृत्युदर	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ग.म.
३.७.७	परिमाणात्मक लक्ष्य ३.७ : सन् २०३० सम्ममा यैन तथा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नका साथै परिवार नियोजन, स्वच्छा र शिक्षा तथा प्रजनन स्वास्थ्यलाई राष्ट्रिय रणनीति र कार्यक्रममा एकीकरण गर्ने	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, सामाजिक समूह	५ वर्ष	स्वा.ज.म.
	परिवार नियोजनसम्बन्धी आवश्यकताहरू आधिकारिक विधि / साधनदारा पूरा भएका प्रजनन उमेरका (१५ देखि ४९ वर्ष उमेरका) महिलाहरूको अनुपात क) परिवार नियोजनको साधन प्रयोग दर (आधुनिक विधि) (प्रतिशत)	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, सामाजिक समूह	५ वर्ष	स्वा.ज.म.
	ख) कुल प्रजनन दर (१५ देखि ४९ वर्ष उमेरका प्रातिमहिलाले जन्म दिएका बच्चाको औसत सङ्ख्या)	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, सामाजिक समूह	५ वर्ष	स्वा.ज.म.
३.७.२	१० देखि १४ वर्ष र १५ देखि १९ वर्ष उमेर समूहहरूका कशोरीहरूको प्रजनन दर (उक्त उमेर समूहका होक १ हजार किशारी/महिलामा)	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, सामाजिक समूह	५ वर्ष	स्वा.ज.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू						अनुगमन तालिका / खाका	
	तथाईकको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय			
परिमाणात्मक लक्ष्य ३.८ : स्वास्थ्य सेवामा संवर्चनाएँ पहुँच हासिल गर्नका लिस्ट लितौय जोडिम सुरक्षा कायम गर्दै सुरक्षित, प्रभावकारी र उपलब्धिरय अन्यावश्यक स्वास्थ्य सेवाहरूका साथै सबैका लाभि क्षमताओनुसार धाल सकिने मूल्यमा अन्यावश्यक ईषाई तथा खोलहरूको उपलब्धता बढाउने	अन्यावश्यक स्वास्थ्य सेवाहरूमा पहुँच (अन्यावश्यक सेवाहरूको औसत वित्तार (Coverage) को रूपमा परिशोधित गरिएको र समाप्तात्त्व तथा संवर्चनामा पहुँचका जल्दाइखामा बढाई करिन्दै हुने देखार इन्टरफ़ेन्सेसउल्लंगत समावेश भएका प्रतरान, मानूदारमध्य, तब्बात विषु र बालस्वास्थ्य, सदृकामाकर रोगाहरू, तस्वै रोगाहरू र सेवा क्षमता तथा पहुँच जस्ता सेवासुविधाहरू)	स्वा.व्य.सू.प्र., ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, लैझिक, समाजिक समूह	५ वर्ष	स्वा.ज.म.		
३.९ प्रोटोकलअनुसार चारपटक पूर्णिमूलि सेवा प्राप्त नन्है महिलाहरूको प्रतिशत (जीवित जनन्मा का) प्रोटोकलअनुसार चारपटक पूर्णिमूलि सेवा प्राप्त नन्है महिलाहरूको प्रतिशत (जीवित जनन्मा द्वारा अस्पताल संचालकमा बच्चा जन्माउने प्रतिशत	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, समाजिक समूह	५ वर्ष	स्वा.ज.प.			
ग) प्रोटोकलअनुसार बच्चाको जन्मपछि तीन एकक उत्तर १ प्रमुख सेवा प्राप्त नन्है महिलाहरूको प्रतिशत	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, समाजिक समूह	५ वर्ष	स्वा.ज.प.			
घ) हेपाइटाइट बी भायांसिनको तीनपटक ढोका प्राप्त नन्है शिशुहरूको प्रतिशत	ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, लैझिक, समाजिक समूह	५ वर्ष	स्वा.ज.प.			
ङ) पाठेकरको व्यानासको निमित परीक्षण (Screening) प्राप्तिका ३० देखि ४५ वर्ष उमेरका महिलाहरूको प्रतिशत	सर्वेक्षण	प्रादेशिक, समाजिक समूह	५ वर्ष	स्वा.ज.म.			
च) एचआईभी सइक्रियताहरूमध्ये एन्टिएमाइल कमिकेसन (Antiretroviral combination) थ्रेरापी पाउनेको प्रतिशत	स्वा.व्य.पू.प्र.	प्रादेशिक, लैझिक, समाजिक समूह	५ वर्ष	स्वा.ज.म.			
छ) उच्च रक्तचापको औषधी सेवन गरिरहेका १५ वर्ष र माथिको जनसङ्ख्याको प्रतिशत	सर्वेक्षण	प्रादेशिक, लैझिक, समाजिक समूह	३ वर्ष	स्वा.ज.म.			
ज) गातमा गुलकोजको मात्रा बढाई औषधि प्रयोग गरिरहेका १५ वर्ष र सोभान्ता बढी ऊर भएका जनसङ्ख्यालाई प्रतिशत	सर्वेक्षण	प्रादेशिक, लैझिक, समाजिक समूह	३ वर्ष	स्वा.ज.म.			
झ) घरबाट स्वास्थ्य सेवा (Health facility) मा पुग ३० मिनट वा सोभान्ता कम समय लाग्ने परिवाहरूको प्रतिशत	ने.जी.स., वा.प.स.	प्रादेशिक, लैझिक, समाजिक समूह	३ / ५ वर्ष	केति.वि.			
ञ) स्वास्थ्य विपामा आबद्ध/भर्ना (Enrolled) भएका गरिबहरूको प्रतिशत	वि.व्य.पू.प्र.	प्रादेशिक, लैझिक, समाजिक समूह	वार्षिक	स्वा.ज.प.			

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू						अनुगमन तालिका / खाका
		तथाईको स्रोत	छण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
३.८.२	कुल पारिवारिक खर्च वा आमदानीमध्ये स्वास्थ्य सेवाहरूका लाभी ठूलो पारिवारिक खर्चहरू बेहोरेका जनसङ्ख्याको अनुपात स्वास्थ्यसम्बन्धी कुल खर्चहरूमध्ये आफूनो खलीबाट बेहोर्नपर्ने खर्च (प्रतिशतमा)	वा.प.स.	प्रादेशिक	वार्षिक	कें.त.वि.	स्वा.ज.म.
३.९.१	परिमाणात्मक लक्ष्य ३.९ : सन् २०३० सम्ममा हानिकारक रसायनिक पदार्थ, हाता, पानी एवम् मानोंको प्रूषणा र फोहोर हुर्मिझबाट मृत्यु हुतेहरूको सदृश्या उत्तेजय रूपमा घटनउने परिवार र परिवेशीय वायुमण्डलको कारणबाट हुते मृत्युबाट (हरेक १ लाख जनसङ्ख्यामा क) घरबाहिहको (Ambient) वायु प्रदूषणको कारणबाट हुने मृत्युदर ख) घरभित्रको वायु प्रदूषणको कारणबाट हुने मृत्यु ३.९.२ असुरक्षित पानी, सरफाइ र राम्री हात नधने गरेको कारणबाट हुते मृत्युबाट (प्रति १ लाख जनसङ्ख्यामा)	GBD अध्ययन	प्रादेशिक	३ वर्ष	स्वा.ज.म.	स्वा.ज.म.
३.९.३	थाहा नपाइकृत प्रयोग गरिएको / भएको बिष (Poisoning) को कारण हुने मृत्युबाट परिमाणात्मक लक्ष्य ३ क : सौंदे देवाहरूमा विवर स्वास्थ्य सदृशानको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अधिकृतताले तथार पारेको मापडूप कार्यात्मकतालाई आवश्यकताउनसार सुइदू गर्ने	GBD अध्ययन	प्रादेशिक	३ वर्ष	स्वा.ज.म.	स्वा.ज.म.
३.९.१	७५ वर्ष र माथिका व्यावितहरूको उमेर मानकीकरण गरिएको (Age-standardized) सूक्ती सेवन गरिरहेका व्यक्तिहरूको दर (Prevalence)	STEPS	प्रादेशिक, लैझीगीक, सामाजिक समूह	३ वर्ष	स्वा.ज.म.	स्वा.ज.म.

परिमाणात्मक लक्ष्य ३. ख : विकासोन्पुर देशहरूमा नकारात्मक असर पूऱ्हाइहेका सर्वे तथा अनुगमन तालिका / खाका		अनुगमन तालिका / खाका	
तथाईकको स्रोत	बण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ३. ख : विकासोन्पुर देशहरूमा नकारात्मक असर पूऱ्हाइहेका सर्वे तथा अनुगमन तालिका / खाका सर्वे तथा अनुगमन तालिका / खाका			
३. ख.१ राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएका सबै खोपहरूद्वारा समोटिएका लाईकित स्वा.व्य.मृ.प., ने.ज.स्वा.स., ने.ब.सू.स.	प्रादेशिक, लैझापीक, सामाजिक समूह	५ वर्ष	स्वा.ज.म.
३. ख.२ चिकित्सासम्बन्धी अनुसन्धान र आधारभूत स्वास्थ्य क्षेत्रहरूमा प्रवाह भएको कुल खुद आधिकारिक विकास सहायता (कुल स्वास्थ्य बजेटमा स्वास्थ्य क्षेत्रको निर्मित प्राप्त बाट्य बजेटको प्रतिशत)	ने.स्वा.ले. प्रादेशिक	वार्षिक	स्वा.ज.म.
३. ख.३ सम्बन्धित अत्यावश्यक औषधीहरूको महत्वपूर्ण सेट उपलब्ध भएका र दिगो रूपमा आर्थिक क्षमताले धान्न स्वास्थ्य सुविधाहरूको अनुपात अत्यावश्यक औषधीहरूको मौजूदात शून्य नभएका सरकारी स्वास्थ्य संस्थाहरू (Health facilities) को प्रतिशत	ने.स्वा.ले. प्रादेशिक	वार्षिक	स्वा.ज.म.
परिमाणात्मक लक्ष्य ३. ग : विकासशील देशहरू खासगरेर अति कम विकाशित देशहरू र विकासोन्पुर साता टापु राष्ट्रहरूमा स्वास्थ्यकर्मीको भारा, विकास, तातिम र थम्मेती समस्तका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख मात्रामा बजेटको बढ्दि गर्ने	LMS	प्रादेशिक	वार्षिक
३. ग.१ स्वास्थ्यकर्मीहरूको जनघनतत्व र वितरण (हरेक १ लाख जनसङ्ख्यामा) स्वास्थ्य क्षेत्रको कुल खर्च (कुल गार्हस्थ्य उत्पादनको प्रतिशत)	HRH निवरण ने.स्वा.ले.	प्रादेशिक	वार्षिक
		प्रादेशिक	वार्षिक

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
३ घ. १	परिमाणात्मक लक्ष्य ३ घ : रास्तिय तथा विश्वस्तरका स्वास्थ्यसम्बन्धी जोखिमहरूको पूर्ववेत्ताएँ, जोखिम न्यूनीकरण र व्यवस्थापनको निम्न सबै देशहरू विशेषणरी विकासशील देशहरूको क्षमता अभिवृद्धि गर्ने	परिमाणात्मक लक्ष्यहरूको क्षमता अभिवृद्धि गर्ने			

तालिका ४: विगो विकास लक्ष्य ४- समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्ने सबैका लागि आजीवन सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने
(Ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
४.१.१	परिमाणात्मक लक्ष्य ४.१ : सन् २०३० सम्ममा सबै छात्राशाहीहरूलाई सार्वभिक साथै सिकाइका सकारात्मक अवसरहरू प्राप्त हुन्नेको भन्ने उद्देश्यले उत्तिरुक्त न्यायोचित तथा गुणात्मक प्राथमिक र माध्यमिक शिक्षाको सुनिश्चितता गर्ने	परिमाणात्मक लक्ष्य ४.१ : सन् २०३० सम्ममा सबै छात्राशाहीहरूलाई सार्वभिक साथै सिकाइका सकारात्मक अवसरहरू प्राप्त हुन्नेको भन्ने उद्देश्यले उत्तिरुक्त न्यायोचित तथा गुणात्मक प्राथमिक र माध्यमिक तहको अन्त्यमा (१) पढ्दन र (२) गणितमा कम्तीमा त्यन्ततम तिपुण्ठात र (Proficiency level) हासिल गर्ने बालबालिका तथा युवाहरूको अनुपात			
१	प्राथमिक तहमा खुद भर्नार्द (प्रतिशत)	लिउअंडर (क) कक्षा २/३ मा, (छ) प्राथमिक तहको अन्त्यमा, र (ग) निम्न माध्यमिक तहको अन्त्यमा (१) पढ्दन र (२) गणितमा कम्तीमा त्यन्ततम तिपुण्ठात र (Proficiency level) हासिल गर्ने बालबालिका तथा युवाहरूको अनुपात	ने.जी.स., वि.उ.ग.म., MICS	प्रादेशिक / सामाजिक सम्झौ	शि.वि.प्र.प. के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू			अनुगमन तालिका / खाका		
	तथाड़कनो बोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
२	प्राथमिक तह पूरा गर्ने दर (प्रतिशत)	ने.जी.स., वि.उ.ग.पू., MICS	प्रादेशिक / सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म./ के.त.वि.
३	कक्षा १ मा भर्ना भएका विद्यार्थीहरूमध्ये कक्षा ८ सम्म पुग्ने विद्यार्थीहरूको प्रतिशत	ने.जी.स., वि.उ.ग.पू., MICS	प्रादेशिक / सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म./ के.त.वि.
४	कक्षा १ मा भर्ना भएका छात्राहरूको (छात्रहरूको तुलनामा) कक्षा ८ सम्म पुग्ने अनुपात (Ratio of girls to boys)	ने.जी.स., वि.उ.ग.पू., MICS	प्रादेशिक / सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म./ के.त.वि.
५	कक्षा १ मा भर्ना भएका छात्राहरूको (छात्रहरूको तुलनामा) कक्षा १२ सम्म पुग्ने अनुपात	ने.जी.स., वि.उ.ग.पू., MICS	प्रादेशिक / सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म./ के.त.वि.
६	कक्षा ५ को निमित सिकाइ उपलब्धि (प्रतिशत) (गणित, नेपाली, अंग्रेजी)				
	क) गणित				
	ख) नेपाली	वि.उ.ग.पू.	प्रादेशिक, लैखिक, सामाजिक समूह	३ वर्ष	शि.वि.प्र.म., ERO
	ग) अंग्रेजी				
७	माध्यमिक शिक्षा(कक्षा ९ देखि १२ सम्म) को कुल भनादर (प्रतिशत)	शि.वि.प्र.म., ने.जी.स., वि.उ.ग.पू.	प्रादेशिक / सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म., के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईकको भाग	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ४.२ : सन् २०३० सम्ममा सबै बालवालिकाहरूलाई प्राथमिक शिक्षाको लागि तयार गर्न गुणात्मक प्रारम्भिक बालविकास, हेरचाह र पूर्वाधारिक शिक्षामा चिनीहरूको पहुँच सुनिश्चित गर्ने				
४.२.१ स्वास्थ्य, सिकाइ र मतोसामाजिक रूपमा सुखी हुने बाटोमा अगस्त भएका अनुपात (Proportion)	MICS, च्यानल	प्रादेशिक, लौटिक, सामाजिक समूह	३ वर्ष	शि.वि.प्र.म./ कै.त.वि.
४.२.२ लिङ्ग अनुसार व्यवस्थित सिकाइ (प्राथमिक तहमा प्रवेश गर्ने आधिकारिक उमेरभद्रा १ वर्ष आगाडिको) मा सहभागिता दर	MICS, च्यानल	प्रादेशिक, लौटिक, सामाजिक समूह	३ वर्ष	शि.वि.प्र.म./ कै.त.वि.
१ पूर्वाधारिक शिक्षाको लागि बाल अनुदान पाएका (सझेया, हजारामा)	शि.व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	शि.वि.प्र.म.
२ पूर्वबालकाल शिक्षामा उपस्थिति / हारिजी	शि.व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	शि.वि.प्र.म.
परिमाणात्मक लक्ष्य ४.३ : सन् २०३० सम्ममा क्षमताले धन्तन सकिने तथा गुणात्मकरिय प्राविधिक, व्यावसायिक र विविदात्यसम्मको शिक्षामा सबै महिला र पुरुषहरूको सम्पादन पहुँचको सुनिश्चितता गर्ने				
४.३.१ लिङ्गअनुसार पाठ्यलो १२ महिनामा औपचारिक तथा अनौपचारिक शिक्षा र तात्त्विक शिक्षा युवा तथा वयस्कहरूको सहभागिता दर	सर्वेक्षण, जनगणना	प्रादेशिक, लौटिक, सामाजिक समूह	५ देशब १० वर्ष	शि.वि.प्र.म., कै.त.वि.
१ प्राविधिक र व्यावसायिक शिक्षामा छात्राहरूको भर्ना अनुपात	शि.व्य.सू.प्र.	प्रादेशिक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.
२ माध्यमिक शिक्षापछिको शिक्षा (स्नातक तह) मा छात्राहरूको भर्ना अनुपात	शि.व्य.सू.प्र.	प्रादेशिक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.
३ छात्रवृत्ति (कुल विद्यार्थीहरूमा छात्रवृत्ति पाउने विद्यार्थीहरूको प्रतिशत)	शि.व्य.सू.प्र.	प्रादेशिक, लौटिक, सामाजिक समूह, विद्यालयहरूको तह	वार्षिक	शि.वि.प्र.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको भाग	छण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ४.४ : सन् २०३० सम्मा रोजगारी, मध्यवित जगीर र उद्यमशीलताका निष्ठ प्राविधिक एवम् व्यावसायिक दक्षता लगायतका सांबंधिक सीप/दक्षता भएका युवा र वयस्कहरू (Adults) को सड्क्या बढ्दि गर्ने					
४.४.१ सीप/दक्षताको पकारअनुसारका सूचना तथा सञ्चार प्रविधिसञ्चालनी सीप/दक्षता भएका युवा र वयस्कहरूको अनुपात		सर्वेक्षण	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	५ वर्ष	शि.वि.प्र.म., के.त.वि.
१ प्राविधिक तथा व्यावसायिक तालिमप्राप्त युवा तथा वयस्कहरू (सद्युत्था हजारा, वार्षिक)		शि.व्य.सू.प्र.	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.
२ काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिमप्राप्त जनसङ्ख्या		शि.व्य.सू.प्र.	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.
३ इटरनेट प्रयोगकर्ताहरू (वयस्क जनसङ्ख्याको प्रतिशत)		शि.व्य.सू.प्र., सर्वेक्षण	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	वार्षिक	सं.प्र.प्र.म./ के.त.वि.
परिमाणात्मक लक्ष्य ४.५ : सन् २०३० सम्ममा शिक्षामा लैटिगिक असमानताहरूको अन्य गर्ने र समान पहुँचको सुनिश्चितता गर्ने					
४.५.१ यो सूचीमा रहेका छण्डीकरण गर्न सकिने सबै शिक्षासञ्चालनी सञ्चाकहरूको निम्नि समाता सूचकाङ्कहरू (महिला/पुरुष, ग्रामीण क्षेत्र/सहरी क्षेत्र, सम्पत्तिका दृष्टिकोणले सबैभान्दा तलको पञ्चमक/माथिल्लो पञ्चमक जनसङ्ख्या र अन्य सूचकाईकहरू, जस्तै अपाईगाताको अववस्था, आदिवासीहरू र दृढपीडितहरू, जस्ता वा विषयहरूमा उपलब्ध हुनसक्ने तथ्याईकहरू)					
१ लैटिगिक सम्मा सूचकाईक (प्राथमिक विद्यालय)		शि.व्य.सू.प्र.	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.
२ लैटिगिक सम्मा सूचकाईक (माध्यमिक विद्यालय)		शि.व्य.सू.प्र.	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.
३ साक्षरतामा आधारित लैटिगिक सम्मा सूचकाईक (१५ वर्षमाथिका)		शि.व्य.सू.प्र.	प्रोटेशिक, लैटिगाक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईको भाग	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ४.६ : सन् २०३० सम्ममा सबै युवा र कन्तीमा ९५ प्रतिशत बघस्कहरू (दुवै पुरुषहरू र महिलाहरू) लाई साकरता र साइधिक (सामाजिक गणित) ज्ञान हासिल गर्न सक्षम तुन्हाउने				
४.६.१ कार्यमूलक (क) साकरता र (ख) गणितसङ्करन्धी तिथिक्रतसरको प्रविणता (Proficiency) हासिल गरेका तोकिएको उमेर समूहको जनसङ्ख्याको अनुपात	जनगणना	प्रोदेशिक, लैटिनायक, सामाजिक समूह	१० वर्ष	के.त.वि.
१ १५ देखि २४ वर्ष उमेर समूहको साकरता दर (प्रतिशत)	जनगणना	प्रोदेशिक, लैटिनायक, सामाजिक समूह	१० वर्ष	के.त.वि.
२ १५ देखि २४ वर्ष उमेर समूहको महिला साकरता दर (प्रतिशत)	जनगणना	प्रोदेशिक, लैटिनायक, सामाजिक समूह	१० वर्ष	के.त.वि.
३ साइधियक ज्ञान (सङ्कल्पयमा व्यक्त गरिएका कुराहरू पछन र लेखन सबै) भएका १५ वर्ष र माधिका जनसङ्ख्या (प्रतिशत)	सर्वेक्षण	प्रोदेशिक, लैटिनायक, सामाजिक समूह	५वर्ष	शि.वि.प्र.म., के.त.वि.
४ साइधियक ज्ञान भएका १५ वर्ष र सोभन्दा माधिका महिलाहरू (प्रतिशत)	सर्वेक्षण	प्रोदेशिक, सामाजिक समूह	५वर्ष	शि.वि.प्र.म., के.त.वि.
५ प्रतिविद्यार्थी सार्वजनिक खर्च (आधारभूत शिक्षा, रकम हजारपा)	शि.व्य.सू.प्र.	प्रोदेशिक, सामाजिक समूह	वार्षिक	शि.वि.प्र.म.

परिमाणात्मक लक्ष्य ८.७ र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
८.७.१ परिमाणात्मक लक्ष्य ४.७ : सन् २०३० सम्ममा संबै शिकायहरूले दिगो विकास प्रवर्द्धन गर्न आवश्यक ज्ञान र साधारण हासिल गरिसक्ने कुराको सुनिश्चितता गर्ने । यस किसिसको ज्ञान र साधारण अन्य कुराहरूको अलावा दिगो विकास र दिगो जीवन पद्धति, मानव अधिकारहरू, लैगिक समाजता, शान्तिकामी सम्झौति र अंतिःकाङ्क्षा प्रवर्द्धन, विश्वकर्थुन्त्र (Global Citizenship) र सम्झौतिक विविधाको आन्तरिक साथै दिगो विकासमा सम्झौतिको योगावलसब्दन्ती शिकायको माध्यमद्वारा प्रदान गर्ने ।				
४.७.१ (अ) विश्व नामारिकता शिक्षा र (आ) लैटिनिक समाजता र मानव अधिकारहरू (का) राष्ट्रिय शिक्षा नीतिहरू, (ख) पाठ्यक्रम, (ग) शिक्षक विद्यार्थी मूल्यांकन (० देखि ५ सम्म)को स्केलमा: जहाँ ० भनेको हुँदै नभएको) का सबै तहहरूमा गरिएको मूलप्रवाहीकरणको अवस्था/हृद (Extent)	शिव्य.मू.प्र.	प्रादेशिक	३ वर्ष	शिविप्र.म., राय.आ.
१ मानव समर्पित सूचकाईक	शिव्य.मू.प्र	प्रादेशिक	३ वर्ष	शिविप्र.म., राय.आ.
२ लैटिनिक विकास सूचकाईक	शिव्य.मू.प्र	प्रादेशिक	३ वर्ष	शिविप्र.म., राय.आ.
परिमाणात्मक लक्ष्य ४ क : बालबालिका, अपाङ्गनाता र लैटिनिक संवेदनशील शिक्षाका संरचना/ सुविधाहरू निर्माण र स्तरोन्नति गर्ने र सबैको निमित सुरक्षित, अहिंसात्मक, समावेशी र प्रभावकारी सिकाइ बाटावरण प्रदान गर्ने ।				
४.क.१ (क) विद्युत, (ख) अध्यापनशालाक्रमान्वयी उद्योगहरूका निमित इन्टररेत, (ग) शैक्षणिक कार्यहरूका लाभि कम्प्युटर, (घ) अपाङ्गनाता भाष्यका विद्यार्थिहरूको निमित बनाइएका पर्वद्वारा तथा सामग्रीहरू, (ड) आधारभूत ज्ञानपत्री, (ज) छात्राहरूका लाभि शूट्टै शैक्षालय लगाएत सरसफाईका सुविधाहरू, र (छ) हात धुनका लाभि आधारभूत सविधाहरू, (वास सूचकका परिमाणात्मकरूप) भएका विद्यालयहरूको अनुपात	शिव्य.मू.प्र.	प्रादेशिक	३ वर्ष	शिविप्र.म., राय.आ.
४.क.२ विद्युतमा पहुँच भएका विद्यालयहरू (प्रातिशात)	शिव्य.मू.प्र.	प्रादेशिक	३ वर्ष	शिविप्र.म., राय.आ.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू			अनुगमन तालिका / खाका		
	तथाईको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
४.क.२	इंस्टरेनट्पा पहुँच भएका विद्यालयहरू (प्रतिशत)	शि.व्य.मू.प्र. प्रोदेशिक	३ वर्ष	शि.वि.प्र.म., ग.यो.आ.	
४.क.३	वास (WASH) सुविधाहरू भएका आधारभूत विद्यालयहरू (प्रतिशत)	शि.व्य.मू.प्र. प्रोदेशिक	३ वर्ष	शि.वि.प्र.म., ग.यो.आ.	
४.क.४	अपाइयामैत्री विद्यालयहरू (प्रतिशत)	शि.व्य.मू.प्र. प्रोदेशिक	३ वर्ष	शि.वि.प्र.म., ग.यो.आ.	
४.ख.१	परिमाणात्मक लक्ष्य ४.ख : २०२० सम्ममा विकसित मूलकहरू र अर्क विकासशील देशहरूमा व्यावसायिक तालिम, सूचना तथा सञ्चार प्रविधि, प्राविधिक र इन्जिनियरिङ, डैन्जानिक कार्यक्रम आदि विषयहरूमा उच्च शिक्षाको निम्न भर्ताका लागि विकासशील देशहरू विशेषगरी अति कम विकसित देशहरू, विकासशील साता टापु राष्ट्रहरू र अफिकी देशहरूलाई उपलब्ध भएका छानवृत्तिहरूको सङ्झेया विश्वव्यापी रूपमा विस्तार गर्ने आधिकारिक विकास सहयोगको अकार / मात्रा				
४.ग.१	परिमाणात्मक लक्ष्य ४.ग : सन् २०३० सम्ममा विकासशील देशहरू विशेषगरी कम विकसित देशहरू र विकासोन्पुर्व साना टापु राष्ट्रहरूमा शिक्षक तालिमका निम्न प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोग समेत उपयोग गरी दक्ष / योग्य शिक्षकहरूको अपूर्ण बढाउने	शि.व्य.मू.प्र. प्रोदेशिक, समाजिक समूह	वार्षिक	शि.वि.प्र.म.	
४.ग.१	कृतै विशेष देशमा कृतै खास तहमा अध्यापनको निम्न आवश्यक पर्ने कस्तीमा न्यूनतम व्यवस्थित तालिम (उदाहरणका लागि अध्यापनसंस्कृदी पूर्वसेवकालीन वा सेवकालीन तालिम) प्राप्त गरेका (क) पूर्वाधारिमिक, (ख) प्राथमिक, (ग) निम्न माध्यमिक, र (घ) उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरूको अनुपात	शि.व्य.मू.प्र. प्रोदेशिक, समाजिक समूह	वार्षिक	शि.वि.प्र.म.	
४.ग.१	न्यूनतम रूपमा संरचारित / व्यवस्थित (Organised) शिक्षक तालिम प्राप्त गरेका आधारभूत शिक्षा क्षेत्रमा कार्यरत शिक्षकहरूको अनुपात (प्रतिशत)	शि.व्य.मू.प्र. प्रोदेशिक, समाजिक समूह	वार्षिक	शि.वि.प्र.म.	
४.ग.२	न्यूनतम रूपमा संरचारित / व्यवस्थित शिक्षक तालिम प्राप्त गरेका माध्यमिक शिक्षा क्षेत्रमा कार्यरत शिक्षकहरूको अनुपात (प्रतिशत)	शि.व्य.मू.प्र. प्रोदेशिक, समाजिक समूह	वार्षिक	शि.वि.प्र.म.	

परिमाणात्मक लक्ष्य ५ - लैंडगिक समाजता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाउने (Achieve gender equality and empower all women and girls)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
		तथाङ्करको श्रेत	खण्डिकरणको तह	मापन समय
परिमाणात्मक लक्ष्य ५.१ : सबै महिला, किशोरी तथा बालिकाहरूलाई जुनसँकै क्षेत्र र स्थानमा हुने सबै प्रकारका विभेदहरूलाई अन्त्य गर्ने				
५.१.१	लिट्टाको आधारमा समाजता र विभेदहरूहित अवस्थाहरूको प्रवर्द्धन, तिनीहरूको कार्यान्वयनका साथै अनुगमन गर्नका लागि कानूनी संरचना वा खाकाहरूको उचित व्यवस्था भएको रा नभएको	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक
१	समान कामका लागि ज्याला /पारिश्रोमकमा (महिला र पुरुषबीचका समतामूलक ज्यालाको अनुपात)	NLFS, स.प्र.स.	प्रादेशिक	५ वर्ष
२	लैंडगिक असमानता सूचकाङ्क	ने.मा.वि.प्र.	प्रादेशिक	३ वर्ष
३	लैंडगिक सशक्तीकरण मापन (सूचकाङ्क)	ने.मा.वि.प्र.	प्रादेशिक	३ वर्ष
परिमाणात्मक लक्ष्य ५.२ : सार्वजनिक तथा निजी क्षेत्रहरू (Spheres) मा सबै महिला, किशोरी तथा बालिकाहरूलाई हुने सबै प्रकारका हिसा मात्र बोचिखिन, यैन तथा अन्य प्रकारको शोषण अन्त्य गर्ने				
५.२.१	आफ्नो जीवनभरमा विवाहित वा पार्टनरसँग सम्बन्ध भएका महिलामध्ये अधिल्लो १२ महिलामा बर्तनाव वा पहिलेका पति /घनिट रूपमा बसेका पार्टनरबाट शारीरिक, यैन वा मनोवैज्ञानिक हिसामा परेका १५ वर्ष र माथिका उमेरअनुसार महिलाहरूको अनुपात	MICS, सर्वेक्षण	प्रादेशिक	३ वर्ष
१	जीवनभर शारीरिक तथा यौनहिंसा भएका (प्रतिशत)	ने.ज.स्वा.स	प्रादेशिक	५ वर्ष

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
२	विगत १ महिनाको अवधिया मनोवैज्ञानिक त्रास वा भौतिक दण्डको अनुभव गरेका १ देखि १४ वर्ष उमेरका बालबालिकाहरू (प्रतिशत)	ने.ब.मू.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
५.२	विगत १२ महिनामा पति वा घनिष्ठ घरमा सैंसी बरेको साथीभन्दा बाहेको व्यक्तिहरूबाट गैत्रिहिंसा परेका (Subjected) १५ वर्ष र माधिका महिला, किशोरी तथा बालिकाहरूको अनुपात (उमेर र घटना घटेको ठाउँसहितको विवरण)	ने.ब.मू.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
१	शारीरिक/यौनहिंसा अनुभव गरेका १५ देखि ४९ वर्षसम्मका महिलाहरूको (प्रतिशत)	रा.मा.अ.आ.व्य.सू.	प्रादेशिक	वार्षिक	के.त.वि.
२	महिला, किशोरी तथा बालिकाहरूको बेचियर्हन (सझेया)	व्य.मू.प्र.	प्रादेशिक	वार्षिक	ग.म.
५.३.१	परिमाणात्मक लक्ष्य ५.३ : सबै प्रकारका हानिकारक प्रवलनहरू अन्त्य गर्नु जस्तै: बालविवाह, कम उमेर र जबरजस्ती विवाह र महिला जनन्दिय अड्गाशङ्गा गर्ने १५ वर्षको उमेरभन्दा पहिला र १८ वर्षको उमेरभन्दा पहिला विवाह भएका वा वैवाहिक मिलन (In union) मा रहेका २० देखि २४ वर्ष उमेर सम्झूका महिलाहरूको अनुपात	ने.ब.मू.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
५.३.२	विवाहित वा वैवाहिक भिलनमा रहेका १५ देखि ११ वर्ष उमेरका महिलाहरू (प्रतिशत) महिला जनन्दिय अड्गाशङ्गा पारिएका १५ देखि ४९ वर्ष उमेरका किशोरीहरू तथा महिलाहरूको उमेरअनुसार अनुपात	ने.ब.मू.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
५.४.१	परिमाणात्मक लक्ष्य ५.४ : सार्वजनिक सेवाहरूको प्रावधान, प्रवाद्धार र सामाजिक सुरक्षण नितिहरूको प्रबुद्धन गर्ने, पारिश्रमिकविना गरिने हेरचाह र प्राराघसी कामलाई मान्यता दिने तथा घरेर एवं पारिवारिक कामको राष्ट्रिय प्रावधानअनुसार ढाँडफाँड गर्ने	स.प्र.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
१	लिंगुगा, उमेर र ठाउँअनुसार पारिश्रमिकविना गरिने घरेल कामकाज र हेरचाहसम्बन्धी काममा छन्त गरिएको समयको अनुपात	स.प्र.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
२	श्रमशक्तिमा महिला र पुरुषको सहभागिताको अनुपात	स.प्र.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
	महिलाले प्राराघसी काममा खर्चको औसत समय /घटाटामा	स.प्र.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको बोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ५.५ : राजनीतिक, आर्थिक र सार्वजनिक जीवनको सबै निर्णय तहहरूको नेतृत्वमा महिलाहरूको पूर्ण र प्रभावकारी सहभागिता र समान अवसरहरूको सुनिश्चितता गर्ने अनुपात					
५.५.१	महिलाहरूले (क) राष्ट्रिय संसदहरू र (ख) स्थानीय सरकारहरूमा ओगटेका पदहरूको अनुपात	व्य.सू.प्र.	राष्ट्रिय/प्रोदेशिक/स्थानिय	५ वर्ष	नि.आ.
१	राष्ट्रिय संसद (प्रतिशत)	नि.आ.	राष्ट्रिय	५ वर्ष	नि.आ.
२	प्रदेशिक संसद (प्रतिशत)	नि.आ.	प्रोदेशिक	५ वर्ष	नि.आ.
३	स्थानीय सरकारी तहहरू (Bodies) (प्रतिशत)	नि.आ.	स्थानीय	५ वर्ष	नि.आ.
५.५.२	व्यवस्थापकीय पदहरूमा महिलाहरूको अनुपात	व्य.सू.प्र., आ.ग.	प्रोदेशिक	वार्षिक	के.त.वि.
१	निजी क्षेत्रको निर्णयिक तहमा महिलाहरूको सहभागिता (प्रतिशत)	प्रोदेशिक	वार्षिक	भू.व्य.स.ग.नि.म.	
२	सहकारी क्षेत्रमा महिलाहरूको सहभागिता (प्रतिशत)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	
३	सार्वजनिक सेवाका नीतिनिर्णयिका पदहरूमा रेहेका महिला (कुल कर्मचारीहरूमध्ये महिलाको प्रतिशत)	व्य.सू.प्र.	प्रोदेशिक	सं.मा.सा.प्र.म.	
४	व्यावसायिक र प्राविधिक कामदारहरूमा महिला-पुरुषको अनुपात (Ratio of women to men) (प्रतिशत)	NLFS	प्रोदेशिक	५ वर्ष	के.त.वि.
परिमाणात्मक लक्ष्य ५.६ : जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रोग्राम अफ एक्सन र बोइनिड प्लेटफर्म फर एक्सन तथा तिनिहरूको समीक्षासम्बन्धी सम्मेलनहरूको दस्तावेजहरूमा सम्झौता भाग्यभूतार महिलाहरूको गैन, प्रजनन स्वास्थ्य र प्रजनन अधिकारहरूमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने अनुपात					
५.६.१	योन सम्बन्ध, परिवार नियोजनका साधनहरूको प्रयोगा र प्रजनन स्वास्थ्य हेरचाह सम्बन्धमा सुस्थित भएर आफैले निर्णय गर्ने १५ वर्ष उमेरका महिलाहरूको अनुपात	ने.ब.सू.प्र. ने.ज.स्का.स.	प्रोदेशिक	५ वर्ष	के.त.वि./ स्वा.ज.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१	किनशोरीहरू, ८ महिलाहरूमा प्रजनन अधिकारहरूको बारेमा सज्जनता (प्रतिशत) - यैनसम्बन्धहरू, परिवार नियोजनका साधनहरूको प्रयोग १ प्रजनन स्वास्थ्य हेरचाह सम्बन्धमा सुरुचित भएर आफैले निणिय गर्ने १५ देखि ४९ वर्ष उमेरका महिलाहरूको अनुपात	ने.ब.मू.म्, ने.ज.स्वा.स.	प्रादेशिक	५ वर्ष	के.त.वि./ स्वा.ज.म.
२	गरीब, विभेद गरिएका १ सीमानाकृत समूहहरू, जसले यैनस्वास्थ्य हेरचाहमा पाएका विशेष सहयोग र सेवाका प्रावधानहरू (प्रतिशत)	स्वा.व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स्वा.ज.म.
५.६.२	७५ वर्ष र सोभन्दमात्राकिका महिला र पुरुषहरूकालाई धैन, प्रजनन स्वास्थ्य, स्त्रना र शिक्षमा पूरा तथा समान पहुँचको प्रत्याभूति गर्ने ऐन र नियमहरू भएका देशहरूको सड्ख्या	व्य.सू.प्र.			स्वा.ज.म.
५. क. १	परिमाणात्मक लक्ष्य ५.क. राष्ट्रिय कानूनहरूमा महिलाहरूलाई आधिक साधनहरूमा समान अधिकार प्रदान गर्नुका साथै जन्मन र अरु प्रकारका सम्पत्तिहरू, वितीय सेवाहरू, पैतृक र प्राचृतिक स्रोत साधनहरूमा पहुँच प्रदान गर्ने आवश्यक सुधारहरू सुनिश्चित गर्ने जनसङ्ख्याको लैंपिक अनुपात र (ख) कृषि भूमिको स्वामित्व भएका वा अधिकार भएका महिलाहरूको अनुपात	कृ.ग., ने.जी.स./ वा.प.स.	प्रादेशिक	१० वर्ष	के.त.वि.
५. क. २	महिलाहरूको स्वामित्व भएका उद्धमहरूको सझौत्या	आ.ग.	प्रादेशिक	वार्षिक, ५ वर्ष	के.त.वि.
५. क. ३	महिलाहरूको सम्पत्तिमाधिको स्वामित्व (जमीन १ घर संरचना (प्रथागत कानून लागायत) को प्रत्याभूति भएका देशहरूको अनुपात	जनगणना, व्य.सू.प्र.	राष्ट्रिय, सामाजिक सम्पूर्ण	वार्षिक, १० वर्ष	के.त.वि., भू.त्य.स.ग.नि.म, म.बा.ज्ये.ना.म
					म.बा.ज्ये.ना.म., भू.त्य.स.ग.नि.म,

परिमाणात्मक लक्ष्य र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथाईकनको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ५ ख: महिला सशक्तीकरणलाई टेचा पुऱ्याउने प्रविधिलाई विशेषत: स्वता तथा सञ्चार प्रविधिको प्रयोगलाई बढावा दिने				
५. ख. १ मोबाइल टेलिफोन हुसे व्यक्तिहरूको अनुपात (लिङ्गाभासुर)	सर्वेक्षण, व्य.सू.प्र.	प्रादेशिक, लैडीगीक	वार्षिक, ५ वर्ष	सं.सू.प्र.म., के.त.वि.
५. ख. १५ देखि २४ वर्ष ऊमेर समुहका इन्टरनेट प्रयोग गर्ने महिलाको प्रतिशत	नेब.सू.स .व्य.सू.प्र.	प्रादेशिक	५ वर्ष	के.त.वि.
परिमाणात्मक लक्ष्य ५ ग : सबै तहमा महिला, किसोरी तथा बालिकाहरूको लैडीगीक समाजलाई प्रबढ्न तथा सशक्त बनाउन सही एवं विवेकसम्मत नीतिहरू र कार्यान्वयनयोग्य कानून बनाउने तथा सुदृढ गर्ने				
५. ग. १ लैडीगीक समानता र महिलाहरूको सशक्तीकरणको निरीन सार्वजनिक बजेट विनियोजन गर्ने तथा सोको अनुगमन गर्ने प्रणालीहरू भएका देशहरूको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ. म.

तालिका : ६ दिगो विकास लक्ष्य ६ - सबैको निर्दि खानेपानी तथा सरसफाईको उपलब्धिताका साथै यस्को दिगो व्यवस्थापन सुनिश्चित गर्ने (Ensure availability of sustainable management of water and sanitation for all)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
		तथाङ्कनको भोत	खण्डिकरणको तह	मापन समय
परिमाणात्मक लक्ष्य ६.१ : २०३० सम्मा सबैको निर्दि सुरक्षित र किफायती वा व्याहोन सकिने खानेपानीको सर्वव्यापी र समाजात्मक पहुँच हासिल गर्ने				
६.१.१	सुरक्षित रूपमा व्यवस्था गरिएको खानेपानी सेवाहरू प्रयोग गर्ने जनसङ्ख्याको अनुपात	जनगणना, सर्वेक्षण	प्रादेशिक	१० वर्ष
१	सुरक्षित खानेपानी प्रयोग गर्ने जनसङ्ख्या (प्रतिशत)	जनगणना, सर्वेक्षण	प्रादेशिक	१० वर्ष
२	पाइपबाट वितरण गरिएको पानीमा पहुँच भएका परिवार (प्रतिशत)	जनगणना, सर्वेक्षण	प्रादेशिक	१० वर्ष
३	आधारभूत खानेपानी सेवामा पहुँच (प्रतिशत)	जनगणना, सर्वेक्षण	प्रादेशिक	१० वर्ष
४	धरपरिवारले प्रयोग गर्ने खानेपानीमा ई-कोली जोखिमस्तर (प्रति १०० मिलिलिट्रमा ? सी.एफ.यू.भन्दा बढी) वा बाबाकर भाट्का परिवार { > _ cfu/100ml (per cent) } (प्रतिशत)	MICS., विषयात अध्ययन	प्रादेशिक	३-५ वर्ष
५	मुहान / स्रोतको पानीमा ई-कोली जोखिमस्तर प्रति १०० मिलिलिट्रमा ? सी.एफ.यू.भन्दा बढी वा बाबाकर भाट्का परिवार (प्रतिशत)	MICS., विषयात अध्ययन	प्रादेशिक	३-५ वर्ष
परिमाणात्मक लक्ष्य ६.२ : सन् २०३० सम्ममा सरसफाई र स्वस्थ / आरोग्यपूर्ण अवस्था कायम गर्ने कुहरामा सबैको निर्दि पर्याप्त र न्यायोनिक पहुँच सुनिश्चित गर्ने साथै महिला एवम किशोरीहरू र कमजोर / संकटग्रस्त (Vulnerable) स्थितिहरूमा रहेका व्यविधाहरूको आवश्यकतालाई विशेष ध्यान दिई खुला रूपमा विद्या-प्रिसाब गर्ने चलन वा बानीको अन्त्य गर्ने				
६.२.१	साखुन पानीसहितको हात धूने सुविधा लागायतका सुरक्षित तरिके व्यवसिथ गरिएका सरसफाई सेवाहरू प्रयोग गर्ने जनसङ्ख्याको अनुपात (प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष
१	उन्नत / सुधारिएका समसफाईसम्बन्धी सुविधाहरू प्रयोग गर्ने परिवार जसले यस्ता सुविधाहरू अरूप साफेदारी गर्नुपर्दैन (प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष
२	शोचालय प्रयोग गर्ने जनसङ्ख्याको अनुपात (प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको श्रेत्र	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
३	सरकारी मुविधाबाट लाभार्थीत जनसङ्ख्या (Coverage) (प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.त.वि.
४	दल प्रणालीहरू/उपयुक्त एफएसएम (Faecal Sludge Management) मा चर्पी जोडिएका सही क्षेत्रका परिवार (प्रतिशत)	MICS.	प्रादेशिक	वार्षिक	के.त.वि.
परिमाणात्मक लक्ष्य ६.३ : सन् २०३० सम्ममा प्रदूषण घटाएर, पानीमा फोहोर काल्ने कार्यका अन्य गरेर, हानिकारक फोहोरहरू तथा रसायनहरू र वस्तुहरूको विसर्जन कार्यालाई न्यूनीकरण गरेर, प्रशोधन नगरिएका फोहोरपानीको हिस्सा आधा घटाएर र खेर गएका वस्तुहरूको प्राप्तियोगाको लाई प्रशोधन गरेर सार्थे सुरक्षित प्रयोग ढाएर खातियाको गुणस्तर सुधार गर्ने					
६.३.१	सुरक्षित रूपमा प्रशोधन गरिएको फोहोरपानीको अनुपात	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.त.वि.
१	प्रशोधन नगरिएको औद्योगिक फोहोरपानीको अनुपात(प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	उ.वा.आ.म.
६.३.२	रासो परिवेशी (Ambient) गुणस्तरीय पानी भएका ताललैया, सीमस्तर (Water bodies) आदिको अनुपात	व्य.सू.प्र.		वार्षिक	छा.म.
परिमाणात्मक लक्ष्य ६.४ : सन् २०३० सम्ममा पानी-प्रयोगको दक्षता / प्रभावकारितालाई सबै क्षेत्रहरूमा उल्लेख्य रूपमा सुधार गर्ने खानेपानीको अभावलाई सञ्चारोद्धन गर्नको लागि तजा / स्वच्छपानीको दिग्गज रूपमा देहन गर्ने कार्यको सुनिश्चितता गर्ने र पानीको अभावबाट पीडितहरूको सदृश्य उल्लेख्य रूपमा घटाउने					
६.४.१	समयसंसै खानेपानी प्रयोगको दक्षतामा भएको परिवर्तन	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.त.वि.
६.४.२	खानेपानीको आपूर्तिभन्दा मात्र बढी भएको अवस्था: उपलब्ध ताजा / स्वच्छ पानीका स्रोतहरू (Resources) को अनुपातमा दोहोन गरिएको ताजापानी	सर्वेक्षण, व्य.सू.प्र.	प्रादेशिक	५ वर्ष, वार्षिक	के.त.वि.
१	खेर फालिएको पानी- सिचाइ (जमिनमा नाश भएको प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	उ.ज.सिँ.म.
२	स्वच्छ/ तजा पानीको उपलब्धता (प्रतिव्यक्ति प्रतिदिन, लिटरमा)	व्य.सू.प्र., अध्ययन	प्रादेशिक	वार्षिक	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू						अनुगमन तालिका / खाका
	तथाईकको बोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय		
३	खालेपानीको आपूर्तिभन्दा माग बढी भएको अवस्था: उपलब्ध ताजा / स्वच्छ पानीका स्रोतहरू (Resources) को अनुपातमा दोहोरान गरिएको ताजापानी	व्य.सू.प्र., अध्ययन	प्रोदेशिक	वार्षिक	के.त.वि.	
४	राजशव प्राप्त नहुने खालेपानी सेवाहरू	व्य.सू.प्र., अध्ययन	प्रोदेशिक	वार्षिक	के.त.वि.	
परिमाणात्मक लक्ष्य ६.५ : सन् २०३० सम्मा उपयुक्तातङ्गत्वार सीमापार सहयोग लगायत सबै तहमा एकीकृत व्यवस्थापन कार्यक्रमहरू कार्यात्वयन गर्ने						
६.५.१	एकीकृत जलस्रोत व्यवस्थापनको कार्यात्वयनको सापेक्षिक मात्रा (Degree) (० - १००)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	उ.ज.सि.म., खा.म.	
६.५.२	जलस्रोतको सहयोगका निमित सञ्चालन गर्ने प्रबन्ध / व्यवस्था भएका सीमापार बैसिक्सेन (Basin area) को अनुपात	व्य.सू.प्र.			उ.ज.सि.म., खा.म.	
परिमाणात्मक लक्ष्य ६.६ : सन् २०२० सम्मा परंतीय क्षेत्र, बन, सीमासार, नदी, भूमिगत जलभण्डार र तालहरू लगायत पानीसँग सम्बन्धित पारिस्थितिकीय प्रणालीहरूको संरक्षण र उत्तर्थपन गर्ने						
६.६.१	समयसंसै खालेपानीसँग सञ्चालित पारिस्थितिकीय प्रणालीहरूमा भएको परिवर्तन निमित साथै विकासशील राष्ट्रहरूको क्षमता विकासका लागि अन्तर्राष्ट्रिय सहयोग वित्तीर गर्ने	सर्वेक्षण			खा.म.	
परिमाणात्मक लक्ष्य ६.८ : सन् २०३० सम्ममा वर्षको पानी सड़कलन (Harvesting), खालेपानीबाट तूँ अल्का गर्ने वित्तीकरण, पानीको प्रयोगको दस्ताव, फोहरपानी प्रशोधन, पूनःप्रयोगका लागि प्रशोधन, पूँँप्रयोग प्रविधिहरू लगायत खालेपानी र सरसफाईसँग सञ्चालित नियामकलायहरू र कार्यक्रमहरूका निमित साथै सरसफाईसँग सञ्चालित आधिकारिक विकास सहयोग तहमा वित्तीर गर्ने						
६.८.१	पानी तथा सरसफाईसँग सञ्चालित आधिकारिक विकास सहयोग (सरकारद्वारा समन्वयन गरिएको खर्चसम्बन्धी योजनाको भागा)	व्य.सू.प्र.		वार्षिक	अ.म., खा.म.	
परिमाणात्मक लक्ष्य ६.९ : पानी र सरसफाईसम्बन्धी व्यवस्थापनमा आवश्यक सुधार गर्ने स्थानीय समदर्यहरूको सहभागितालाई बढावा दिने साथै यसलाई सुदूर गर्ने						
६.९.१	खालेपानी तथा सरसफाई व्यवस्थापनमा स्थानीय समदर्यहरूको सहभागिता बढिको लागि बनाइपाका निर्माण र कार्यविधिहरू भएका स्थानीय प्रशासनिक एकाइहरूको अनुपात	व्य.सू.प्र.		वार्षिक	अ.म., खा.म.	

तालिका ७ : दिगो विकास लक्ष्य ७ - धन्न / बेहोर्न सकिने, भरपर्दा, दिगो र आधुनिक ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्ने (Ensure access to affordable, reliable, sustainable and modern energy for all)

परिमाणात्मक लक्ष्यहरू र संबन्धित कार्यक्रम		अनुपात तालिका / खाका		
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ७.१ : सन् २०३० सम्ममा धान्न / किन्न सकिने, भरपर्दा र आधुनिक ऊर्जा सुनिश्चित गर्ने				
७.१.१ विद्युतमा पहुँच भएका जनसङ्केताको अनुपात	जनगणना,व्य.सू.प्र.	प्रादेशिक	वार्षिक, १०वर्ष	ठ.ज.सि.म.
१ प्रतिव्यक्ति ऊर्जा (अन्तिम) उपभोग (गिगाजुल्स-Gigajoules)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ठ.ज.सि.म.
७.१.२ स्वच्छ इन्थन र प्रविधिमा प्रारम्भिक / मूल्य (Primary) निर्भरता भएको जनसङ्केत खाको अनुपात	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	ठ.ज.सि.म., के.त.वि.
१ खाना पकाउनका निर्दित ऊर्जाको प्राथमिक स्रोतको रूपमा कोइला, दाउरा, गर्डिलालगाइतका ठोस इन्थन प्रयोग गर्ने परिचार (प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ठ.ज.सि.म., व.व.म.
२ खाना पकाउन र कोठा तातो राख्नका लागि एलपी यांस प्रयोग गर्ने जनसङ्खल्या (प्रतिशत)	जनगणना	प्रादेशिक	१० वर्ष	के.त.वि.
३ विद्युत खपत / उपभोग (प्रतिव्यक्ति किलोबाट घण्टा)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ठ.ज.सि.म.
परिमाणात्मक लक्ष्य ७.२ : सन् २०३० सम्ममा विश्वव्यापी रूपमा विभिन्न प्रथमिक ऊर्जा संरचनाको समिक्षण (Energy mix) मा नवीकरणीय ऊर्जाको हिस्सा उल्लेख रूपमा बढाउने				
७.२.१ कूल अन्तिम ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ठ.ज.सि.म.
१ जलविद्युतको जडित क्षमता (मेगावाट)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ठ.ज.सि.म.
लक्ष्य ७.३ : ऊर्जा दक्षता / प्रभावकालितामा गरिने सुधारको दरलाई सन् २०३० सम्ममा दोब्बर पार्ने				
७.३.१ प्रथमिक ऊर्जा र कूल गर्हस्थ्य उत्पादनको रूपमा मापन गरिएको ऊर्जाको इन्टेन्सिटि	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ठ.ज.सि.म.
१ व्यापारिक ऊर्जा प्रयोग (प्रतियुनिट कुल गाहस्थ्य उत्पादन) (ToE/m Rs)	औ.ग.	प्रादेशिक	१० वर्ष	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तात्त्विका / खाका			
		तथाइडक्टको शोत	छपटीकरणको तह	मापन समय	निम्नेवर निकाय
२	उद्योगहरूमा क्रूरा दक्षता (प्रति १००० रुपैयाको उत्पादनमा MJ)	औ.ग.	प्रोदेशिक	१० वर्ष	के.त.वि.
३	उच्च क्रूरा दक्षता भएका उपकरणहरू (घारायसी र व्यापारिक प्रयोजनमा) (प्रतिशत)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	ऊ.ज.सिं.म.
४	सार्वजनिक यातायात प्रणालीहरूमा विद्युतबाट चल्ने सवारी साधनहरू (प्रतिशत)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	ऊ.ज.सिं.म.
परिमाणात्मक लक्ष्य ७ क : सन् २०३० सम्ममा नवीकरणीय क्रूरा, क्रूरा दक्षता, विकसित तथा बढी स्वच्छ जीवात्मस-इन्धन (Fossil-fuel) प्रविधि क्रूरा, पूर्वाधार र स्वच्छ क्रूरा प्रविधि लगायतका स्वच्छ क्रूरा अनुसन्धान र प्रविधिको पहुँचलाई सहजीकरण गर्ने अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने					
७.क.१	हाइब्रिड प्रणालीहरू लगायत स्वच्छ क्रूरा अनुसन्धान तथा विकास र नवीकरणीय क्रूराको उत्पादनमा सहयोग गर्ने विकासशील देशहरूमा प्रबाह भएको अन्तर्राष्ट्रिय वित्तीय सहयोग	व्य.सू.प्र.		वार्षिक	अ.म., व.वा.म.
परिमाणात्मक लक्ष्य ७ छ : सन् २०३० सम्ममा विकासशील देशहरू विकेषण अंति कम विकसित देशहरू र विकासोन्मुख साला टापु राष्ट्रहरूका सबै वासिन्दाहरूलाई आधुनिक र विग्रो क्रूरा सेवाहरू उपलब्ध गराउनको निमित धूर्घारहरूको विस्तार गर्नुका साथै प्रविधिको स्तरनन्तता गर्ने					
७.छ.१	कूल गर्हस्थ्य उत्पादनको अनुपातमा क्रूरा दक्षता बढि गर्ने गरिएको लमानी र दिग्गे विकास सेवाहरूसँग सम्बन्धित पूर्वाधार एवम् प्रविधिको लागि गरिएको वित्तीय हस्तातरणमा प्रयोग वेदेशिक लगातीको मात्रा (Foreign direct investment in financial transfer)	व्य.सू.प्र.		वार्षिक	अ.म., ऊ.ज.सिं.म., व.वा.म.

तालिका ८ : दिगो विकास लक्ष्य ८- समैक्या लाभि, समावेशी तथा दिगो आर्थिक वृद्धि, पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रबढ़न गर्ने (Promote sustained, inclusive and sustainable economic growth, full and productive employment and decent work for all)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुमान तालिका / खाका		
		तथाङ्कको शेष	खण्डिकरणको तह	मापन समय
परिमाणात्मक लक्ष्य ८.१ : राष्ट्रिय परिस्थितिहरूअनुस्य प्रतिव्यक्ति आर्थिक वृद्धिलाई कायम राख्ने र विशेषारे अति कम विकसित मूलकहरूमा कुल गार्हस्य उत्पादनको वृद्धिलाई कर्तीमा प्रतिवर्ष ७ प्रतिशत कायम राख्ने				जिम्मेवार निकाय
८.१.१ प्रतिव्यक्ति वास्तविक / यथार्थ कुल गार्हस्य उत्पादनको वार्षिक वृद्धिदर	१	राष्ट्रिय लेखा	प्रादेशिक	के.त.वि.
८.१.२ प्रतिव्यक्ति कुल गार्हस्य उत्पादन वृद्धि (प्रतिशत)		राष्ट्रिय लेखा	प्रादेशिक	के.त.वि.
लक्ष्य ८.२ उच्च मूल्य अभिवृद्धि (High value added) र श्रमस्तरक थेत्रहरूमा केन्द्रित गर्ने विविधीकरण, प्रविधिको स्तरोन्नति र नवप्रवर्तनको माध्यमबाट माथिल्लो स्तरको आर्थिक उत्पादकत्व हासिल गर्ने				
८.३.१ यथार्थ कुल गार्हस्य उत्पादनको वार्षिक वृद्धिदर (रोजगारी पाएका प्रतिशतित)		प.स., राष्ट्रिय लेखा	प्रादेशिक	के.त.वि.
परिमाणात्मक लक्ष्य ८.३ : उत्पादनशील गतिविधिहरू, मर्यादित रोजगारी सिर्जना, उद्यमशीलता, वितरणशीलता र नवप्रवर्तनलाई सहयोग गर्ने खालका विकासमुद्धी नीतिहरू प्रबढन गर्ने र वित्तीय सेवाहरूमा पहुँच लगायत लघु, साता र मफौला उद्योगहरूको स्थापना (formalization) र वृद्धिलाई प्रोत्साहन गर्ने				
८.३.१ निरस्तानुसार ऐकृषि रोजगारीमा अंतर्राष्ट्रिक रोजगारीको अनुपात सर्वेक्षण		प्रादेशिक	वार्षिक	के.त.वि.
१ कुल गार्हस्य उत्पादनमा लघु, साता र मफौला उद्योगहरूको योगदान (प्रतिशत)	१	आ.ग.	राष्ट्रिय	१० वर्ष
२ वित्तीय सेवाहरूमा पहुँच	२	ने.जी.स., आ.ग.	प्रादेशिक	५ वर्ष, १० वर्ष
३ सहकारीमा पहुँच (घरबाट ३० मिनटभित्रको पैदल यात्रामा सहकारीमा पहुँच भएका परिवारको प्रतिशत)	३	ने.जी.स., आ.ग.	प्रादेशिक	५ वर्ष, १० वर्ष

परिमाणात्मक लक्ष्य र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथाईको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य द.४ : विकसित देशहरूले नेतृत्व लिएको दिगो उपभोग र उद्धान सम्बन्धी कार्यक्रमको १० वर्ष ढाँचा / खाकाअनुसार सन् २०३० सम्म उपभोग र उत्पादनमा विश्वव्यापी सेता साधनहरूको देखतालाई अग्रामी सेता सुधार गर्ने र आर्थिक बृद्धिलाई बातबाट अल्ला / स्वतन्त्र राज्ञे हासबाट अल्ला / स्वतन्त्र राज्ञे					
द.४.१ सेतासाधनहरूको उपभोगमा आधारित सूचक मेरियल फुटप्रिंट (Material footprint), प्रतिव्यक्ति मेरियल फुटप्रिंट र प्रति कुल गार्हिष्य उत्पादन मेरियल फुटप्रिंट	सर्वेक्षण	५ वर्ष	के.त.वि.		
१ दूला उद्योगहरूको कुल उत्पादनमा मेरियल इटेनसिट (१०० मूल्यको वस्तु/सेवा उत्पादन गर्नका लागि प्रयोग भएको सामग्रीको मूल्य)	Rolling सर्वेक्षण	५ वर्ष	के.त.वि.		
द.४.२ स्वरेशी बस्तुहरूको उपभोग, प्रतिव्यक्ति स्वरेशी बस्तुहरूको उपभोग र स्वरेशी बस्तुहरूको उपभोग र कुल गार्हिष्य उत्पादन)	सर्वेक्षण	५ वर्ष	के.त.वि.		
परिमाणात्मक लक्ष्य द.५ : सन् २०३० समाप्त युवा र अपाङ्गता भएका व्यवितहरू लगायत सबै महिला र पुरुषहरूको निर्दित पूर्ण एवम् उत्पादनशील रोजगारी र मर्यादित काम उपलब्ध गराउनुका साथै समान कामका लागि समान तरिका प्रदान गर्ने लक्ष्य हासिल गर्ने	NLFS	प्रादेशिक	५ वर्ष	के.त.वि.	
द.५.१ पेशा, उमेर र अपाङ्गताअनुसार महिला र पुरुष कर्मचारी / कामदारहरूको घण्टाको औरत अन्दारी	NLFS	प्रादेशिक	५ वर्ष	के.त.वि.	
द.५.२ पेशा, उमेर र अपाङ्गताअनुसार बेरोजगारी दर	NLFS	प्रादेशिक	५ वर्ष	के.त.वि.	
१ बेरोजगारी दर (१५ वर्षदेखि ५९ वर्ष उमेरका) (प्रतिशत)	NLFS	प्रादेशिक	५ वर्ष	के.त.वि.	
परिमाणात्मक लक्ष्य द.६ : सन् २०२० समाम्मा रोजगारी तपाएका, शिक्षा वा तालिम नलिएका युवाहरूको अप्राप्त उल्लेख छप्ता घटाउन					
द.६.१ शिक्षा, रोजगारी वा तालिममा संलग्न नभएका १५-२४ वर्ष उमेर सम्हङ्का युवाको व्य.सू.प्र. सर्वेक्षण, जनगणना	प्रादेशिक	वार्षिक, ५ वर्ष, १० वर्ष	शि.वि.प्र.म., यु.खे.म., के.त.वि.		
१ युवा अधिकारोजगारी दर (प्रतिशत)	व्य.सू.प्र. सर्वेक्षण, जनगणना	प्रादेशिक	वार्षिक, ५ वर्ष, १० वर्ष	शि.वि.प्र.म., यु.खे.म., के.त.वि.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथाईको स्रोत	छण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य ८.७ : निकृष्ट स्वरूपको बालश्रमको निषेध र अन्य गर्ने, बाध्य पारेर गराइने श्रमको उम्मलत गर्ने र सन् २०२५ सम्ममा भर्ती र बालसेविकाको प्रयोग लगायतका सबै स्वरूपका बालश्रम अन्य गर्ने प्रभावकारी उपायहरू तन्त्राल अपनाउने (Take measures)					
८.७.१ बालश्रमिकका रूपमा रहेका ५ वैधि १७ वर्ष उमेर सम्हूका बालबालिकाको लिङ्ग र उमेरअनुसारको अनुपात र सङ्ख्या	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.ते.वि.	
१ हानिकारक अवस्थाहरू भएको काम/ स्थानहरूमा कार्यरत बालबालिका (प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.त.वि.	
परिमाणात्मक लक्ष्य ८.८ : बसाईं सरी रोजगारिमा लागेका कामदारहरू (Migrant Workers) विशेषार्थी महिला कामदारहरू र खतरपूर्ण रोजगारिमा रहेका प्रवासी कामदारहरू लाग्यत सबै स्वरूपका बालश्रम अन्य गर्न अधिकारहरूको रक्षा गर्ने साथै उनीहरूको लागि सुरक्षित एवं भवितव्य कार्यवातावरण प्रवर्द्धन गर्ने ।					
८.८.१ लिङ्ग र माइग्रेन्ट स्टाटसअनुसार घातक र गैरघातक व्यावसायिक चोटपक्षहरू लाग्ने दरहरू (इन्जिनिअरिंज)	आ.ग.	प्रादेशिक	१० वर्ष	के.त.वि.	
८.८.२ अन्तर्राष्ट्रिय श्रम सङ्गठनका टेक्स्युल (Textual) संस्कृतहरू र राष्ट्रिय कानूनी आधारमा श्रमिकहरूको अधिकारहरूको राष्ट्रिय पालनाको स्तर / अवस्था (लिङ्ग र बसाईमारडिको अवस्थाअनुसार)	व्य.सू.प्र.			श्र.रो.सा.सु.प.	
परिमाणात्मक लक्ष्य ८.९ : सन् २०३० सम्ममा दिगो पर्यटन जसले रोजगारी सिर्जना गर्दछ र स्थानिय संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने, त्यसलाई प्रवर्द्धन गर्ने योजना नीतिहरू निर्माण (Devise) गरी कार्यान्वयन गर्ने					
८.९.१ पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन र वृद्धिदरमा पुऱ्यो योगावान	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स.प.ना.उ.प.	
१ पर्यटक आगमन (सङ्ख्या १० लाखमा)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स.प.ना.उ.प.	
२ पर्यटनबाट प्राप्त राजशक्ति (अमेरिकी डलर) (१० लाखमा)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स.प.ना.उ.प.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू			अनुगमन तालिका / खाका			
	तथाइकनो स्रोत	भण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय		
५. १.२	पर्यटन क्षेत्रको कुल रोजगारीहरूमध्ये दिगो स्वरूपको पर्यटन उद्योगहरूमा उपलब्ध रोजगारीको अनुपात	NLFS, व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक, ५ वर्ष	स.प.ना.उ.म./ के.त.वि.	
१	पर्यटन उद्योगहरूमा औसत वार्षिक रोजगारी सदृश्या (हजारामा)	NLFS, व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक, ५ वर्ष	स.प.ना.उ.म./ के.त.वि.	
परिमाणात्मक लक्ष्य ५.१० : स्वदेशी वित्तिय संस्थाहरूको अमता सुदृढ गरी बैडचिक्ट, बिमा र वित्तीय सेवाहरूमा सर्वेको पहुँच विस्तार गरन						
८.१०.१ क)	प्रति १ लाख बयान्सहरूमा वाणिज्य बैंकहरूको शाखाहरूको सदृश्या, ख)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	अ.म., ने.ग.बै.	
?	जीवन विमाले समेटेको जनसङ्ख्या (प्रतिशत)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	ने.ग.बै., अ.म.	
८.१०.२	बैंक वा अरु वित्तिय संस्थामा बैंक खाता भएका वा घुम्ती मुद्रा-सेवा प्राप्त गर्ने बयान्सहरूको अनुपात (१५ वर्ष र सोभन्दा माथि)	व्य.सू.प्र., जनगणना	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	वार्षिक, १० वर्ष	अ.म., के.त.वि.	
८क.१	व्यापार प्रतिबद्धताहरूको निम्न गरिएको सहायता र सोको भुक्तानी / खर्चहरू (Disbursements)	व्य.सू.प्र.		वार्षिक	अ.म., उ.वा.आ.प.	
८ख.१	युवाहरूको रोजगारीको निम्न विशेष रणनीतिको रूपमा वा राष्ट्रिय रोजगारी रणनीतिको व्यवस्था (Existence)	व्य.सू.प्र.		वार्षिक	यु.खे.म.	

तालिका ९: दिगो विकास लक्ष्य ९ - उत्थानशील / बलियो पूर्वाधार निर्माण, समावेशी तथा दिगो औद्योगिकरणको प्रबढ्दन र नवप्रवर्तनलाई प्रेरित गर्ने (Build resilient infrastructure, promote inclusive and sustainable industrialization and foster innovation)

परिमाणात्मक लक्यहरू र स्तरका		अनुगमन तालिका / खाका			
	तथ्याङ्कबो स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय	
१.१.१ परिमाणात्मक लक्ष्य ९.१: ध्यान एवम् बेहोनं सकिने र सबैका लाई न्यायाचित पहुँच हुन सकोस् भन्ने कुरामा कोन्सिट रहेर आर्थिक विकास र मानवको सुख समृद्धिलाई सहयोग गर्ने क्षेत्रिय र सीमापार संरचनाहरू लागायत गुणान्तरीय, भरपर्दै, दिगो र उत्थानशील (Resilient) पूर्वाधारहरूको विकास गर्ने					
१.१.१ बाहै महिना सञ्चालनयोग्य सडकको २ किलोमिटर दूरीभित्र बसोबास गर्ने ग्रामीण जनसङ्ख्याको अनुपात	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
१ सडक घनत्व (फि.मि./कर्म कि.मि.)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	भौ.पू.या.म.	
१.१.२ यातायातका प्रकार (Mode) अनुसार यात्रुहरू र ओसारपसार भएका मालसामानको आवान/मात्रा (Freight volume)	व्य.सू.प्र., यातायात सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	भौ.पू.या.म.	
१ पक्की/कालोपत्रे सडकको घनत्व (फि.मि./कर्म कि.मि.)	व्य.सू.प्र., यातायात सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	भौ.पू.या.म.	
२ यातायात (सडक) को प्रकारउनुमार यात्रुहरू (प्रतिशत)	यातायात सर्वेक्षण	प्रादेशिक	५ वर्ष	भौ.पू.या.म.	
३ यातायात (हवाई) का प्रकारउनुमार यात्रुहरू (प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ने.ना.उ.पा.	
१.२.१ परिमाणात्मक लक्ष्य ९.२: समावेशी र दिगो रूपको औद्योगिक प्रबढ्न गर्ने र सन् २०२० सम्मासा राष्ट्रिय परिस्थितिअनुप रोजगारी र कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्ता उल्लेखनीय रूपमा बढाउने साथै अति कम विकासित मुलुकहरूमा यसको हिस्ता बढाउर पार्ने औद्योगिक वस्तुहरूमा भएको मूल्य अधिकृद्द (Value added) (कुल गाहिथ्य उत्पादनको अनुपात र प्रतिव्यक्तिको रूपमा)	राष्ट्रिय लेखा	प्रादेशिक	वार्षिक	के.त.वि.	
१ कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्ता (प्रतिशत)	राष्ट्रिय लेखा	प्रादेशिक	वार्षिक	के.त.वि.	

परिमाणात्मक लक्ष्यहरू र सूचक		अनुगमन तालिका / खाका			
		तथाईकचो स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१.३.२	कुल रोजगारीमा ढुला उद्योगहरूको रोजगारीको अनुपात	NLFS	प्रादेशिक	५ वर्ष	के.त.वि.
१.३.३	परिमाणात्मक लक्ष्य १.३ : आकृतो क्षमताउत्तमसार लिन भवित्ते / बहेतूं सकिने ऋण (Credit) र मूल्य-शुद्धिखला एवम् बजारमा तिनिहरूको एकीकरण लगायत वित्तीय सेवाहरूमा विशेषागरेर विकासशील देशहरूका सानास्तरका उद्यमहरू र अन्य उद्यमहरूमा पहुँच बढाउने				
१.३.४	कुल औद्योगिक मूल्य अभिवृद्धिमा सानास्तरका उद्योगहरूको हिस्सा / अनुपात	आ.ग.	प्रादेशिक	१० वर्ष	के.त.वि.
१.३.५	ऋण वा लाइन अफ क्रेडिट भएका सानास्तरका उद्योगहरूको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ने.ग.ई.
१.४.१	परिमाणात्मक लक्ष्य १.४: सबै देशहरूसँग भएको वक्षता र स्वच्छ तथा बातावरणीय इर्किटकोणले स्वरोन्नति गर्ने र साधनहरूको प्रयोगमा बढेको वक्षता र स्वच्छ तथा बातावरणीय इर्किटकोणले प्रभावकारी प्रविधिहरू र औद्योगिक प्रक्रियाहरूको अवलम्बन गर्ने उद्योगहरूलाई दिगो बनाउन प्रवलीकरण गर्ने				
१.४.२	मूल्य अभिवृद्धिको प्रतिएकाङ्क्षा इअक्साइट (CO^2) उत्सर्जन	सर्वेक्षण	प्रादेशिक	वार्षिक	के.त.वि.
१.४.३	औद्योगिक र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिमा प्रति व्यक्ति कर्बनडाइ अक्साइट(CO^2)	सर्वेक्षण	प्रादेशिक	वार्षिक	के.त.वि.
१.४.४	परिमाणात्मक लक्ष्य १.५: सन् २०३० सम्ममा तब प्रवर्तनलाई ग्रेस्टाइन गर्ने, प्रति १० लाख जनसहूँ छायामा अनुसन्धान र विकास कामदारहरूको साडेख्या ७५ प्रतिशत बढाउने र सर्वजनिक-निजी अनुसन्धान र विकास खर्च बढाउने लगायतका अनुसन्धानलाई बढावा दिने, सबै देशहरू खासागारी विकासशील देशहरूको औद्योगिक क्षेत्रमा प्रतिवधिको स्तरोन्नति गर्ने				
१.४.५.१	कुल गर्हस्थ्य उत्पादनको अनुपत्तमा अनुसन्धान र विकास खर्च	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.
१.४.५.२	प्रति १० लाख बासिन्दाहरूमा अनुसन्धानकर्ताहरू (पूँकालीन)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	ग.यो.आ.
१	कुल भनामा विज्ञान र प्रविधि विषयको भनाको अनुपात (प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	सिं.वि.प्र.म.
२	दर्ता गरिएका पेटेन्ट (Patent) को सङ्ख्या	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	उ.वा.आ.म.

परिमाणात्मक लक्ष्यहरू र स्वचक		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
१. क. १	पूर्वाधारमा कुल आधिकारिक विकास सहयता र अर्थ आधिकारिक सहयताको प्रवाहहरू (Flows)				
१. ख. १	कुल मूल्य अभिवृद्धिमा मध्यम तथा उच्च प्रतिश्ठि भएका उद्योगहरूको मूल्य व्य.सू.प्र., सर्वेक्षण अभिवृद्धिको अनुपात		वार्षिक	उ.वा.आ.म., के.त.वि.	
१. ग. १	मोबाइल नेटवर्कहरा समेटिएका जनसङ्ख्याको हिस्ता / अनुपात(प्रविधि अनुशार)	व्य.सू.प्र., जनगणना	प्रादेशिक	वार्षिक, १० वर्ष	सं.सू.प्र.म., के.त.वि.

तालिका १०: दिगो विकास लक्ष्य १० - देशभित्रै तथा देशहरूमध्येको असमानता हटाउने (Reduce inequality within and among countries)

परिमाणात्मक लक्ष्यहरू र स्वचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १०.१ : सन् २०३० सम्ममा आयको दृष्टिकोणले तल रहेको ४० प्रतिशत जनसङ्ख्याको आयको वृद्धि राष्ट्रिय औसतभन्दा बढीले अग्रामी रूपमा हासिल गरी त्यसलाई कम्पम गरिराख्ने					
१०.१.१ परिवारको भर्चको वृद्धिहरू वा तलका ४० प्रतिशत जनसङ्ख्याको साथै कुल जनसङ्ख्याको प्रतिव्यक्ति आयमा वृद्धिहरू जनसङ्ख्याको वृद्धिको प्रतिव्यक्ति आयमा वृद्धिहरू	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
१ उपभोग / खपतमा असमानता (मिनी कोफिस्यन्टद्वारा मापन गरिएको)	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
२ आयमा असमानता (मिनी कोफिस्यन्टद्वारा मापन गरिएको)	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
३ कुल उपभोगमा तल्लो ४० प्रतिशत जनसङ्ख्याको हिस्ता (प्रतिशत)	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
४ कुल आयमा तल्लो ४० प्रतिशत जनसङ्ख्याको हिस्ता (प्रतिशत)	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
५ PALMA अनुपात	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तात्त्विका / भाका			
		तथाईकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१०.२.२	परिमाणात्मक लक्ष्य १०.२ : उमेर, लिङ्ग, अपाङ्गता, जात, जाति, उद्दाम, धर्म वा आर्थिक वा अन्य अवस्था हैस्थित जे भए पनि (Irrespective of) सबै जनताको सामाजिक, आर्थिक र राजनीतिक समावेशितालाई संशब्दन बनाउने र प्रबढ्दन गर्ने कम आय हुने जनताको अनुपात				
१०.२.१	लिङ्ग, उमेर र अपाङ्गताउन्सार मध्यम (Median) आयको ५० प्रतिशत भन्दा ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
१	सामाजिक सशक्तीकरण मूच्चकाइक	ग.मा.वि.प्र.	प्रादेशिक	३ वर्ष	ग.यो.आ., स.गा.वि.का.
२	आर्थिक सशक्तीकरण सूचकाइक	ग.मा.वि.प्र.	प्रादेशिक	३ वर्ष	ग.यो.आ., स.गा.वि.का.
३	राजनीतिक सशक्तीकरण मूच्चकाइक	ग.मा.वि.प्र.	प्रादेशिक	३ वर्ष	ग.यो.आ., स.गा.वि.का.
परिमाणात्मक लक्ष्य १०.३ : समाज अवसरको सुनिश्चितता गर्ने र विभेदकारी कानूनहरू, नीतिहरू र व्यावहारहरू हटाई यीसँग सम्बन्धित उपयोग कानूनहरू, नीतिहरू र कानूनहरूको प्रबढ्दन गरी परिणाम (Outcome) का असमानताहरूलाई घटाउने					
१०.३.१	अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित कानूनहरूले निरेश गरेका विभेदहरूलाई आधार मानी दिएत १२ महिनाहरूमा विभेदमा परेको वा सताइएको महसुस गरी सोबारेमा जानकारी दिए जनसङ्ख्याको अनुपात	ने.व.सू.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
१	प्राथमिक विद्यालय सम्यमै पूरा गरेका (सबैभन्दा धनी र सबैभन्दा गरीब पञ्चमकीचको अनुपात)	शि.व्य.सू.प्र., ने.जी.स.	प्रादेशिक	५ वर्ष	शि.वि.प्र.म., के.त.वि.
२	पुढिकोना नभएका बालबालिकाहरू (सबैभन्दा धनी र सबैभन्दा गरीब पञ्चमको अनुपात)	शि.व्य.सू.प्र., ने.जी.स.	प्रादेशिक	५ वर्ष	स्का.ज.म. के.त.वि..

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १०.४ : नीतिहरू विशेषारं वितीय, ज्याला र सामाजिक सुरक्षा नीतिहरू अड्डोकार / गहण गर्ने					
१०.४.१	कूल गाहॄस्य उत्पादनमा श्रमिकको हिस्ता (ज्याला / पारिश्रमिक र सामाजिक सुरक्षा हस्तान्तरण)	राष्ट्रिय लेखा, सर्वेक्षण	प्रोदेशिक	वार्षिक	के.त.वि.
१	उपभोक्ता मूल्य सूचकाईक र ज्याला सूचकाईको अनुपात (Ratio)	व्य.सू.प्र.		वार्षिक	अ.म., के.त.वि., ने.ग.बै.
परिमाणात्मक लक्ष्य १०.५: विश्व वितीय बजारहरू र संस्थाहरूको नियम र अनुगमनलाई सुधार गर्ने र यस्ता नियमहरूको कार्यान्वयनलाई सुदृढ उल्याउने					
१०.५.१	वितीय प्रभावकारिता (Soundness) सूचकहरू	अन्तर्राष्ट्रीय प्रतिवेदन			
१	लघुवितझारा समेटेका खेती गर्ने परिवारहरूको अनुपात (प्रीतिशत)	सर्वेक्षण, व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	अ.म., के.त.वि., ने.ग.बै.
२	वितीय जोखिम सूचकाईक	व्य.सू.प्र.		वार्षिक	अ.म.
३	विश्वस्तर प्रतिष्ठित सूचकाईक (Score)	व्य.सू.प्र.		वार्षिक	अ.म.
४	व्यावसाय गर्ने (Doing business) सूचकाईक	व्य.सू.प्र.		वार्षिक	अ.म.
परिमाणात्मक लक्ष्य १०.६: बढ्दी प्रभावकारी, विश्वसीय, उत्तरदायी र वैधानिक संस्थाहरू बनाउन (Deliver) को लाभा विश्वव्यापी अन्तर्राष्ट्रीय आर्थिक र वितीय संस्थाहरूको नीति निर्माणमा विकासशील देशहरूको सुदृढ प्रतिनिधित्व र आवाज सुनिश्चित गर्ने					
१०.६.१	अन्तर्राष्ट्रीय सट्ट्यसङ्गठनहरूमा विकासशील देशहरूको अनुपात र मतदाताको अधिकार	व्य.सू.प्र.		वार्षिक	अ.म., प.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १०.७ : योजनाबद्द र उपयुक्त ढंगले व्यवस्था गरिएका बसाइँसराइसम्बन्धी नियमहरू समेतको कार्यात्मकदारा मानिसहरूको व्यवस्थित, सुरक्षित, नियमित र जिम्मेवार पूर्ण बसाइँसराइ र आवागमनलाई सहज तुल्यात्मता					
१०.७.१ कम गर्न गएका मलुकहरूमा आजन्त गरेको वार्षिक आमदानीको अनुपातको रूपमा कमदारहरूदारा बेहारिएको भारतीयतान्धी लागत	व्या.सू.प्र.	वार्षिक	श्र.रो.सा.सु.म.		
१ विदेशमा काम गर्ने कामदारहरूद्वारा बेहारिएको लागत (मलेसिया, दक्षिण कोरिया र पश्चिमी देशहरूको निर्नित लागतको औसत (अमेरिकी डलरमा)	व्या.सू.प्र.	वार्षिक	श्र.रो.सा.सु.म.		
१०.७.२ व्यावस्थित बसाइँसराइ नियमित्वा कार्यात्मकतान गर्ने / लागू गर्ने देशहरूको सडखाडा	व्या.सू.प्र.	वार्षिक	प.म.		
परिमाणात्मक लक्ष्य १०.८ : विश्व व्यापार सड्याठानस्ता भएका समझौताहस्तानसार विकासशील देशहरू विशेषत अति कम विकसित राष्ट्रहरूको नियमित विशेष र फरकफरक ढंगले (Differential) भिन्नतमा आधारित व्यवहार गर्ने सिद्धान्त कार्यात्मकतान गर्ने					
१०.८.१ अति कम विकसित देशहरू र विकासशील देशहरूबाट शृङ्खला भन्नार दरमा आयात गर्न लागू गरिएका (Tarriff lines) वस्तुहरूको अनुपात	व्या.सू.प्र.	वार्षिक	उ.वा.आ.म.		
परिमाणात्मक लक्ष्य १०.९ : सहयोगको बढी आवश्यकता पर्ने देशहरू खासगरी अति कम विकसित देशहरू, अप्रिको मलुकहरू, सामुदायिक साना टापु राष्ट्रहरू र भूमिरोषित विकासशील देशहरूमा राष्ट्रिय योजनाहरू तथा कार्यक्रमहस्तानसार प्रवाह हुने आधिकारिक विकास सहयोगता र प्रयोग देवेशक लगानी लाग्यतका विनेय सहयोगलाई प्रोत्साहित गर्ने					
१०.९.१ विकासको नियमित कूल सोतहरूको प्रवाहहरू प्राप्त गर्ने देशहरू, दाता देशहरू र प्रवाहको प्रकारअनुसार (उदाहरणको लागि- आधिकारिक विकास सहयोगता, प्रत्यक्ष देवेशक लगानी र अर्क प्रकारका प्रवाहहरू)	व्या.सू.प्र.	वार्षिक	अ.म., उ.वा.आ.म.		

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १० ग : सन् २०३० सम्ममा विवेशी कामदारको विप्रेषणसम्बन्धी कारोबार लागतहरू ३ प्रतिशतभन्दा तल घटाउने र ५ प्रतिशतभन्दा बढी लागतहरू भएका विप्रेषण करिऊरहरू (Corridors) लाई हटाउने	१०.ग.१	पठाइएको विप्रेषण रकमको अनुपातमा विप्रेषण लागतहरू (प्रतिशत)	व्य.सू.प्र.	वार्षिक	आ.प., श.रो.सा.सु.प., ने.ग.बै.

तालिका ११: दिगो विकास लक्ष्य ११ - सहर एवम् मानवस्तीहरूलाई समावेशी, सुरक्षित, सबल / उत्थानशील र दिगो बनाउने (Make cities and human settlements inclusive, safe, resilient and sustainable)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाईकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ११.१ : सन् २०३० सम्ममा सुरक्षित र क्षमताले धानास्वने घर र आधार भूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र गरीब-बस्तीहरू / भुग्यपट्टीहरू (Slums) लाई स्तरान्वाति गर्ने	११.१.१	गरीब-बस्तीहरू, अनौपचारिक बस्तीहरू वा आफांपत सुविधा भएका घरहरूमा बसेबास गर्ने जनसङ्ख्याको अनुपात	जनगणना, सर्वेक्षण	प्रादेशिक	१० वर्ष, ५ वर्ष
१ गरीब-बस्तीहरू / भुग्यपट्टीहरू र अवैध जीमनमा बसेबास गर्ने (Squatters) जनसङ्ख्या (सङ्ख्या हजारमा)	१	जनगणना, व्य.सू.प्र.	प्रादेशिक	१० वर्ष, वार्षिक	के.त.वि.
२ खर / पराल / पातले छाएको पाठिवार एकाइ (प्रतिशत)	२	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.
३ सुरक्षित घरहरूमा बसेबास गर्ने परिवार (प्रतिशत)	३	वा.प.स.	प्रादेशिक	वार्षिक	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका				
		तथाईकको स्रोत	छण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
११.२.१	परिमाणात्मक लक्ष्य ११.२ : सन् २०३० सम्ममा संकटप्रति (Vulnerable) अवस्थाहरूमा रहेका बाकितहरू, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र प्रौढहरूको आवश्यकताहरूलाई विशेष ध्यान दिई सउक सुरक्षामा सुधार र त्यसमा पनि विशेषारी सार्वजनिक यातायातको विस्तारद्वारा सेवेका लाई सुरक्षित, क्षमताले धार्तसक्ते, पहुँचयोग्य र दिगो यातायात प्रणालीहरूमा यस्ता व्यक्तिहरूलाई पहुँच दिने	लिउग, उमेर र अपाङ्गता भएका व्यक्तिहरूअनुसार सार्वजनिक यातायातमा सुविधाजनक पहुँच भएका जनसङ्ख्याको अनुपात	जनगणना	प्रादेशिक	१० वर्ष	के.त.वि.
१	सुरक्षित सार्वजनिक यातायातको उपलब्धता (प्रीतिशत)	यातायात सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.त.वि.	
२	घरबाट ३० मिनटको पैदलयात्रामा पक्की सडकको पहुँच भएका जनसङ्ख्या (प्रीतिशत)	ने.जी.स.	प्रादेशिक	५ वर्ष	के.त.वि.	
११.३.१	परिमाणात्मक लक्ष्य ११.३ : सन् २०३० सम्ममा सबै देशहरूमा समावेशी तथादिगो सहरीकरणलाई सार्थे सहभागितामूलक, एकीकृत र दिगो मानवबस्ती योजना तथा व्यवस्थापनलाई बढावा दिने भूमि उपयोग दर र जनसङ्ख्या बढिको अनुपात	जनगणना	प्रादेशिक	१० वर्ष	के.त.वि.	
११.३.२	नियमित तवरले र प्रजातान्त्रिक ढाँगले सञ्चालन हुने सहरी योजनामा नागरिक समाजको प्रत्यक्ष सहभागितासञ्चालनी सरचनाहरू (Structure) भएका सहरहरू	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स.वि.म.	
१	योजनाबद्द नयाँ सहरहरू (सङ्ख्या)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स.वि.म.	
२	पाँच जना र सोभन्दाबाटी व्यक्तिहरू बसोबास गर्ने परिवारहरू (प्रीतिशत)	जनगणना	प्रादेशिक	१० वर्ष	के.त.वि.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ११.४: विश्वका सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई संरक्षण तथा सुरक्षण दिए प्रयास / प्रयत्नहरूलाई सुदृढ़ / प्रभावकारी बनाउने					
११.५.१ सबै सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको संरक्षण, सुरक्षा तथा संबर्द्धनमा गरिएको प्रतिव्यक्ति कुल छर्च (सार्वजनिक र निजी), सम्पदाको प्रकार (सांस्कृतिक, प्राकृतिक, भित्तित र विश्वसंपदा कोइले तोकेको), सरकारको तह (राष्ट्रिय, क्षेत्रीय / प्रदेशिक र स्थानीय / साराधालिका), खर्चको प्रकार (सञ्चालन खर्च / लगानी) र निजी सहयोगको प्रकार (वस्तु / समग्रीहरूको दान, निजी भैरवानामूलक क्षेत्र र प्रायोजन) अनुसारका विवरणहरू	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक अ.म., स.प.ना.उ.म.		
१ प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणका निम्न विविधोंजत बजेट (प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक अ.म., स.प.ना.उ.म.		
परिमाणात्मक लक्ष्य ११.५ : मन् २०३० सम्ममा मृत्यु हुने र प्रभावित हुने व्यवितहरूको सद्ध ख्या उल्लेखनीय रूपमा घटाउने साथै गरीब र संकटप्रस्त अवस्थाहरूमा रहेका मानिसहरूको समेन्द्रित भएर प्रतिजन्य लगायतका विपद्धतहरूको कारण कुल गाहर्झ्य उत्पादनमा हुने आर्थिक हातिसोक्षमताहरूलाई कम गर्ने					
११.५.१ विपद्धका कारण मृत्यु वरण गरेका, हराइरहेका र प्रत्यक्ष रूपमा प्रभावित भएका व्यवितहरू (प्रति १ लाख जनसङ्ख्यामा)	व्य.सू.प्र.	प्रादेशिक, लैझिक	वार्षिक ग.म.		
१ प्राकृतिक विपद्धको कारणबाट भएका मृत्यु (मरुस्थान)	व्य.सू.प्र.	प्रादेशिक, लैझिक	वार्षिक ग.म.		
२ विपद्धका कारण चोटपटक लागेका / घाइते भएका (मरुस्थान)	व्य.सू.प्र.	प्रादेशिक, लैझिक	वार्षिक ग.म.		
११.५.२ विश्वको कुल गाहर्झ्य उत्पादनको परिपेक्षमा विपद्धतहरूको कारण भएको प्रत्यक्ष आर्थिक हातिसोक्षमती, महत्वपूर्ण पूर्वाधारहरूमा क्षति, र आधारभूत सेवाहरूमा भएको अवरोधहरूको सङ्ख्या	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक ग.म., ग.यो.आ.		

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ११.६ : सन् २०३० सम्मा वायुको पुण्यतर र नारस्तरीय तथा अच्यु कोहोरमैला व्यवस्थापनलाई विशेष ध्यान दिई सहरहरूको प्रतिकूल प्रतिव्यक्ति वातावरणीय प्रभावबाही घटाउने					
११.६.१ नियमित रूपमा सड्कलान गरिएको सहरी कोहोरमैलाको हिस्सा र उत्पादन /पैदा गरिएको (Generated) कुल सहरी कोहोरमैलामध्ये पर्याप्त मात्रामा यस्तो कोहोरको अफितम विसर्जन गर्ने सहरहरू		व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	स.मा.सा.प्र.म. स.वि.म.
११.६.२ सहरको वायमपञ्चलमा रहेका धूलका कणहरू (Fine particulate matters) को औसत स्तरहरू (उदाहरणका लाई, पीएम २.५ र पीएम १०) (भारित जनसङ्ख्या)		व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	व.वा.म.
१ अलगाअलग कणको रूपमा रहेका द्रव्य /ठोस पदार्थहरूको मात्रा दर्शाउने संरेन्सन (Concentration) ($\mu\text{g}/\text{m}^3$, २४ घण्टाको औसत)		व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	व.वा.म.
२ वायमण्डलमा धूलोका कणहरूको गाडापन ($\mu\text{g}/\text{m}^3$, २४ घण्टाको औसत)		व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	व.वा.म.
३ पीएम २.५ को गाडापन ($\mu\text{g}/\text{m}^3$, २४ घण्टाको औसत)		व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	व.वा.म.
४ सल्फरडाइऑक्साइटको गाडापन ($\mu\text{g}/\text{m}^3$, २४ घण्टाको औसत)		व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	व.वा.म.
परिमाणात्मक लक्ष्य ११.७ : सन् २०३० सम्ममा विशेषारेर महिला र बालबालिका, प्रौढ व्याक्तिहरू र अपाइगता भएका व्यक्तिहरूको लाई सुरक्षित, समावशी, पहुँचयोग्य र हरित सर्वजनिक स्थानहरूमा सर्वदायापी पहुँच प्रदान गर्ने					
११.७.१ योजनाबाटु रूपमा सार्वजनिक प्रयोगका लाई विकास गरिएका सहरहरूको खुला क्षेत्रहरू (Built-up area) को औसत अनुपात (लिङ्ग, उमेर र आइडिया थार्क्याविताअनुसार)		सर्वेक्षण, व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक, ५ वर्ष	स.वि.म.
११.७.२ लिङ्ग, उमेर र अपाइगता र घटना घटेको स्थानअनुसार विवात १२ महिनामा शारीरिक वा यौन दुर्घटहरू गरिएका / सताइएका व्यक्तिहरूको अनुपात		ने.ब.सू.स.	प्रोदेशिक	५ वर्ष	के.त.वि.
१ विवात १२ महिनामा शारीरिक वा यौन दुर्घटहरू गरिएका / भाष्टका महिलाहरूको अनुपात (प्रतिशत)		ने.ब.सू.स.	प्रोदेशिक	५ वर्ष	के.त.वि.

परिमाणात्मक लक्ष्य र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य ११.क : सहरी, महरोन्सुख र प्रामीण क्षेत्रहरूबीचको सकारात्मक आधिक, समाजिक र बातबरणीय सम्पर्कहरूलाई राष्ट्रिय र क्षेत्रीय प्रदेशिक विकास योजनाको सुइटूटीकरणद्वारा सहयोग गर्ने					
११.क.१ जनसङ्ख्याको प्रक्षेपणहरू र स्रोतसाधनहरूको आवश्यकताहरूलाई एकीकरण गरेर सहरी र प्रदेशिक विकास योजनाहरू कार्यान्वयन गर्ने सहरहरूमा बसोबास गर्ने जनसङ्ख्याको सहरको आकारउन्सारको अनुपात		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	स.वि.म.
परिमाणात्मक लक्ष्य ११.ख : सन् २०२० सम्ममा समावेशी, साधानको दक्षता, बातबरण परिवर्तनलाई न्यूनीकरणका साथै अनुकूलन गर्ने, विप्रहरूप्रति उत्थानशीलता (Resilience) भएका तथा यससञ्चार्धी कार्यक्रम कार्यान्वयन गर्ने सहरहरू एकम् मानववस्तीहरूको सदृश्या बढ्दि गर्ने र हुनाईरहेको द्युग्रो फ्रेमवर्कअनुरूप सबै पक्षहरूलाई समेट्दै (Holistic) विपद् जोखिम व्यवस्थापन विकास गर्ने तथा कार्यान्वयन गर्ने र नीतिहरू तथा योजनाहरू बनाउने।					
११.ख.१ विपद् जोखिम घटाउने सेन्टल फ्रेमवर्क (सन् २०१५-२०३०) अनुरूप राष्ट्रिय विपद् जोखिम न्यूनीकरण रणनीतिहरू तपार गर्ने कार्यान्वयन गर्ने देशहरूको संख्या		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	गृ.म.
११.ख.२ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण रणनीतिहरूअनुरूप स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिहरू बनाई (Adopt) कार्यान्वयन गर्ने स्थानीय सरकारहरूको अनुपात		व्य.सू.प्र.	स्थानीय	वार्षिक	स.मा.सा.प्र.म.
परिमाणात्मक लक्ष्य ११.ग : स्थानीय सामग्रीहरू प्रयोग गरी दिगो र उत्थानशील (Resilient) भवनहरू निर्माण गर्नका लाभी अति कम विकासित देशहरूलाई वित्तीय र प्राविधिक लगायतका सहयोग गर्ने					
११.ग.१ अति कम विकासित मुलुकहरूलाई स्थानीय सामग्रीहरू प्रयोग गरी दिगो, उत्थानशील र स्रोतको उपयोगमा दक्षता भएका भवतहरूको निर्माण र स्वलीकरण (Retrofitting) गर्ने प्रदान गरिएको वित्तीय सहयोगाको अनुपात		व्य.सू.प्र.		वार्षिक	अ.म., गृ.म.

तालिका १२: दिगो विकास लक्ष्य १२- दिगो उपभोग तथा उत्पादन ढाँचाहरू सुनिश्चित गर्ने (Ensure sustainable consumption and production patterns)

परिमणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाला		
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमणात्मक लक्ष्य १२.१ : विकासोन्मुख देशहरूको विकासलाई दृष्टिगत गर्दै सबै देशहरूले दिगो उपभोग र उत्पादन कार्यक्रमहरूको १० वर्षे ढाँचा / खाला (Framework) कार्यान्वयन गर्ने साथै यस कार्यमा विकसित देशहरूले नेतृत्व लिने	परिमणात्मक लक्ष्य १२.१ : विकासोन्मुख देशहरूको विकासलाई दृष्टिगत गर्दै सबै देशहरूले दिगो उपभोग र उत्पादन कार्यक्रमहरूको १० वर्षे ढाँचा / खाला (Framework) कार्यान्वयन गर्ने र उत्पादनलाई प्राथमिकताका रूपमा मूल प्रवाहीकरण गर्ने वा रास्तिय नीतिहरूमा यससँगचर्ची लक्ष्य राख्ने देशहरूको सद्भावा			
परिमणात्मक लक्ष्य १२.२ : प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्दै शिनीहरूको प्रयोग प्रभावकारी रूपमा गर्ने	परिमणात्मक लक्ष्य १२.२ : प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्दै शिनीहरूको प्रयोग			
१२.३.१ स्रोतसाधनहरूको उपयोगमा आधारित सूचक मेट्रियल फुटप्रिण्ट (Material footprint), प्रतिव्यक्ति मेट्रियल फुटप्रिण्ट र प्रति कुल गार्हश्य उत्पादन मेट्रियल फुटप्रिण्ट	१२.३.१ स्रोतसाधनहरूको उपयोगमा आधारित सूचक मेट्रियल फुटप्रिण्ट (Material footprint), प्रतिव्यक्ति मेट्रियल फुटप्रिण्ट र प्रति कुल गार्हश्य उत्पादन मेट्रियल फुटप्रिण्ट	व्य.सू.प्र.	वार्षिक	व.वा.म.
१२.३.२ स्कैदेशी वस्तुहरूको उपयोग, प्रतिव्यक्ति स्कैदेशी वस्तुहरूको उपयोग र प्रति कुल रास्तिय उत्पादन स्कैदेशी वस्तुहरूको प्रयोग	१२.३.२ स्कैदेशी वस्तुहरूको उपयोग, प्रतिव्यक्ति स्कैदेशी वस्तुहरूको उपयोग र प्रति कुल रास्तिय उत्पादन स्कैदेशी वस्तुहरूको प्रयोग	व्य.सू.प्र.	प्रादेशिक	व.वा.म.
१ जीवाशम इन्धन (Fossil fuel) कार्बनको खपत (कुल कार्बनको प्रतिशत)	१ जीवाशम इन्धन (Fossil fuel) कार्बनको खपत (कुल कार्बनको प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	व.वा.म.
२ वन क्षेत्रले वायुमण्डलबाट शोणा गरेर लिएको कुल कार्बन (Carbon sink)	२ वन क्षेत्रले वायुमण्डलबाट शोणा गरेर लिएको कुल कार्बन (Carbon sink)	व्य.सू.प्र.	प्रादेशिक	व.वा.म.
३ कृषि उत्पादनको निरीत जमिनको प्रयोग (खेती गरिएको जमिनको प्रतिशतको रूपमा खालान्त) (Cereal as % of cultivated land)	३ कृषि उत्पादनको निरीत जमिनको प्रयोग (खेती गरिएको जमिनको प्रतिशतको रूपमा खालान्त) (Cereal as % of cultivated land)	व्य.सू.प्र.	प्रादेशिक	कृ.प.वि.म.
४ माटोको जैविक (Organic) पदार्थ (प्रतिशत)	४ माटोको जैविक (Organic) पदार्थ (प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	कृ.प.वि.म.
५ प्रतिव्यक्ति काठको प्रयोग (क्याटिक मिट)	५ प्रतिव्यक्ति काठको प्रयोग (क्याटिक मिट)	व्य.सू.प्र.	प्रादेशिक	व.वा.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका				
		तथाड़कनो स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य १२.३ : खुदा र उपभोक्ताहरूको तहमा हुने प्रतिव्यक्ति विश्व खाद्यवस्तुको दुरुपयोग / व्यर्थ प्रयोगलाई सन् २०३० सम्मा आधा घटाउने र बाली भित्र्याइसकेपछि हुने क्षतिलगायत उत्पादन र अपूर्ति शृङ्खलामा हुने खाद्यालाको क्षतिलाई घटाउने	१२.३.१	विश्व खाद्य नोकसारी सूचकाइक	व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.मं
१ उपभोक्ता तहमा खाद्य अपव्यव्यय / व्यर्थ प्रयोग दर (प्रतिव्यक्ति अपव्यय)	१		व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.मं
२ बाली भित्र्याइसकेपछि हुने क्षति (प्रतिशत)	२		व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.मं
३ खाद्य क्षति / नोकसारी सूचकाइक (आपूर्तिको प्रतिशत, खाद्यान्न)	३		व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	कृ.प.वि.मं
परिमाणात्मक लक्ष्य १२.४ : सम्झौता गरिएको अन्तर्राष्ट्रिय फ्रेमवर्कहरूअन्तर्लय रसायनिक पदार्थहरू र संबंदे फोहोरमैलाहरूको जीवनवरक्षभरि वातावरणीय दृष्टिकोणले प्रशावकारी ढहुँ गाले व्यवस्थापन गर्ने साथै मानव स्वास्थ्य र वातावरणमा पर्ने विनाहरूको प्रतिक्रिया प्रभावलाई न्यन्तरका लागि चायु, जल र माटोमा गारिने यस्ता वस्तुहरूको विसर्जनलाई उल्लेख्य रूपमा घटाउने	१२.४.१	हानिकारक फोहोरमैला र अन्य रसायनहरूसम्बन्धी अन्तर्राष्ट्रिय बहुक्षीय वातावरणीय सम्झौताहरू गर्ने पदार्थ राष्ट्रहरू हरेक सम्झौताका प्राविधानहरूबमोजिम सुवर्तनाहरू सम्बोधनसम्बन्धी प्रतिबद्धता तथा दागित्र (Obligation) पूरा गर्ने राष्ट्रहरू ^(१)	व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१ प्लाटिकको प्रयोग (प्रतिव्यक्ति प्रतिरिदिन, ग्राममा)	१		व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१२.४.२ प्रति व्यक्ति हानिकारक फोहोरमैलाहरूको उत्पादन (Generation) र प्रशोधन गरिएको हानिकारक फोहोरमैलाहरूमैलाको अनुपात (प्रशोधनको प्रकारअनुसार)	१	औद्योगिक, तरल फोहोरमैलाको विसर्जन	व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म., उ.वा.आ.म.
२ औद्योगिक ठोस फोहोरमैलाको विसर्जन	२		व्य. सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म., उ.वा.आ.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांडकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १२.५ : सन् २०३० सम्मा कोहेरमैलाको उत्पादनलाई निर्देश / रोकथाम तथा न्यूनीकरण गरेर साथै खेर गएका वस्तुहरूलाई पुनः प्रशोधनका साथै पुनः प्रयोग गरेर उल्लेख्य रूपमा घटाउने					
१२.५.१ रासायन प्रूषः प्रशोधन (Recycling) दर, पुनः प्रशोधन गरिएका बस्तुहरू (टनमा) १२.५. क. कर्त्ता प्रशोधनको प्रशोधन गरी तथारी वस्तु उत्पादन गर्ने उद्योगहरूमा प्रशोधनको पुनः प्रशोधन (उद्योगहरूको प्रतिशत)	व्य. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.	के.त.वि.
१२.५.२ ख. दूला उद्योगहरूमा सिसा र थातुजन्य वस्तुहरू (Products) को पुनः प्रयोग (उद्योगहरूको प्रतिशत)	सर्वेक्षण	प्रादेशिक	५ वर्ष		
परिमाणात्मक लक्ष्य १२.६ : कम्पनीहरू विशेषारी ढूला र बहुराटिय कम्पनीहरूलाई दिगो अभ्यासहरू पद्धतिहरू (Practices) अबलम्बन गर्ने र आफ्ना रिपोर्ट द्वारा विशेषारी संचानाहरू समावेश गर्ने प्रेरित गर्ने	व्य. मू.प्र.	वार्षिक			
१२.६.१ दिगोपानाबारेर का प्रतिवेदनहरू प्रकाशित गर्ने कम्पनीहरूको संख्या					
परिमाणात्मक लक्ष्य १२.७ : दिगो प्रकृतिका सार्वजनिक खरिद प्रणाली / पद्धतिहरूलाई राष्ट्रिय नीतिहरू र प्राथमिकताहरूअनुरूप प्रवर्द्धन गर्ने	व्य. मू.प्र.	वार्षिक			
१२.७.१ दिगो प्रकृतिका सार्वजनिक खरिद नीतिहरू र कार्ययोजनाहरू लाग गर्ने देशहरूको संख्या	व्य. मू.प्र.	वार्षिक	प्र.म.प.का., अ.म.		
परिमाणात्मक लक्ष्य १२.८ : सन् २०३० सम्मा जनसुकै स्थानमा रहेका व्यवितहरूसँग दिगो विकास र प्रकृतिसंग तालमेल / सङ्गति भएको जीवनपद्धतिका सान्दर्भिक सञ्चानाहरू रहेको साथै सञ्चेतना भएको कुरा सुनिश्चित गर्ने	व्य. मू.प्र.	वार्षिक			
१२.८.१ (क) राष्ट्रिय शिक्षा नीतिहरू (ख) पाठ्यक्रम, (ग) शिक्षक शिक्षा, र (घ) विद्यार्थीको मूल्यांडकनमा (आ) विवर नागरिकता शिक्षा र (आ) दिगो विकासको निम्नि शिक्षा (वातावरण परिवर्तन लागायत) विषयहरूको मूलप्रवाहीकरणको अवधारा / हर	व्य. मू.प्र.	वार्षिक	शा.वि.प्र.म., व.वा.म.		

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांडकको स्रोत	खण्डिकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १२ क : विकासशील देशहरूलाई उपभोग र उत्पादनका बढ़ी विगो टैंचाहरू (Patterns) तर्फ अप्रसर हुनका लाभि आवश्यक पर्ने वैज्ञानिक र प्राविधिक असता अधिवेदिका निमित्त सहयोग गर्ने	१२. क. १	दिगो उपभोग तथा उत्पादन र वातावरणीय दृष्टिकोणले प्रभावकारी प्रविधिहरूको अनुसन्धान र विकास गर्ने विकासोन्मुख देशहरूलाई प्रदान गरिएको सहयोगको रकम / मात्रा			
परिमाणात्मक लक्ष्य १२. ख : रोजगारीहरू लिजंता गर्ने र स्थानीय सम्झौति र उत्पादनहरूलाई प्रबढ्दन गर्ने खालको दिगो पर्यटनको निम्न सहयोग पुऱ्याउने दिगो विकासका सकारात्मक असरहरूलाई अनुगमन गर्नका लाभि औजारहरू (Tools) को विकास गरी कार्यान्वयन गर्ने	१२. ख. १	दिगो पर्यटन रणनीतिहरू वा नीतिहरू र स्वीकार गरिएका अनुगमन र मूल्याङ् करनका औजारहरूसहित कार्यान्वयन गरिएका कार्ययोजनाहरूको सङ्खेया			
परिमाणात्मक लक्ष्य १२. ग : जीवाशम-इन्धनमा दिइदै आएको अदान / आर्थिक सहायता (Subsidies) लाई विस्तारै होउदै लैजाने साथै यससँग सम्बन्धित करहरूको पुनर्संरचना गर्ने राष्ट्रिय परिस्थितिअनुरूप बजारका बिचलनहरू (Distortions) होउदै विकासशीला देशहरूको खास आवश्यकताहरू र अवश्यकताहरू ध्यानमा राख्दै यस्ता इन्धनबाट वातावरणमा पर्ने प्रभावहरूलाई साथै गरीब एवम् प्रभावित समुदायहरूको विकासमा पर्ने समझातित प्रतिकूल प्रभावहरूलाई घटाउन फजल खर्च समेत छाउने जीवाशम-इन्धनको खपतलाई कम गर्ने लाने	१२. ग. १		व्य. सू. प्र.	वार्षिक	स.प.ना.उ.प.
प्रति एकाइ कुल गाहस्थ्य उत्पादन (उत्पादन र उपभोग) मा जीवाशम -इन्धनको लाभि दिइएको अदान / आर्थिक सहायताको मात्रा र जीवाशम - इन्धनमा गरिएको कुल राष्ट्रिय खर्चको अनुपात			व्य. सू. प्र.		वार्षिक व.वा.म., उ.वा.आ.प.

तालिका १३ : दिगो विकास लक्ष्य १३- जलवायु परिवर्तन र यसका प्रभावहस्तेग जुँडन (Combat) तलकाल कार्य अधि बढाउने (Take urgent action to combat climate change and its countries)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १३.१ : सबै देशहरूमा जलवायुसँग सम्बन्धित घातक / हानिकारक कुरुहरूको साथै प्राकृतिक विपद्धतिको सामना गर्ने उत्थानशील (Resilient) र अनुकूलन क्षमतालाई सुहृद्द गर्ने				
१३.१.१ विपद्धतिको कारण भएका मुल्य, हराइरहेका व्यक्तिहरू र प्रत्यक्ष रूपमा प्रभावित व्यक्तिहरू (प्रति १ लाख जनसँख्यामा)	व्य.मू.प्र.	प्रदेशिक, लैडीप्रीक, सामाजिक समूह	वार्षिक	गृ.प्र.
१३.१.२ सेल्डाई फ्रेमवर्क फर डिटाइटर रिडरक्सन २०५५-२०६० अनुस्प राष्ट्रिय विपद्ज्ञानीतिहरू लागू गर्ने देशहरूको संख्या	व्य.मू.प्र.		वार्षिक	गृ.प्र.
१३.१.३ राष्ट्रिय विपद्ज्ञानीकरण रणनीतिहरूअनुस्प स्थानीय जोखिम त्यक्तिकरण रणनीतिहरू बनाउने र लागू गर्ने स्थानीय सरकारहरूको अनुपात	व्य.मू.प्र.		वार्षिक	स.मा.सा.प्र.प.
१ यातायात क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (प्रतिशत)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
२ औद्योगिक क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (प्रतिशत)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
३ वाणिज्य क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (प्रतिशत)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
४ कृषि क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (CH ₄) (Gg)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
५ कृषि क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (N ₂ O) (Gg)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
६ कृषि क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (CO ₂) (Gg)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
७ औद्योगिक क्षेत्र (सिमेट र चुनबाट) हरितगृह यांस उत्सर्जन (CO ₂) (Gg)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.
८ क्षर्ज (उद्योग, यातायात र अन्य) क्षेत्रबाट हरितगृह यांस उत्सर्जन (CO ₂) (Gg)	व्य.मू.प्र.		वार्षिक	व.वा.म.

परिमणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमणात्मक लक्ष्य १३.२ जलवायु परिवर्तनका उपायहरूलाई राष्ट्रिय नीतिहरू, राजनीतिहरू र योजनामा एकीकृत गर्ने					
१३.२.१ जलवायु परिवर्तनको प्रतिक्रिया अनुकूलताहाँ अनुकूलतान गर्न देशहरूको क्षमता बढाउने साथै खाई उत्पादनलाई प्रतिकूल असर नार्ने ढड्क्ने जलवायु उत्तराखण्डीलोता (Resilience) र न्यून हरितगृह घोर्स उत्तराखण्डीलाई विकास गर्ने प्रेरित गर्ने एकीकृत नीति / राजनीति / योजना (राष्ट्रिय अनुकूलता योजना, राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान, राष्ट्रिय सञ्चार, द्विवर्षीय अध्यावधिक प्रतिवेदन वा अन्य विषय लगाएत) का सम्बन्धमा वा सञ्चालनका बारेमा अनुभवहरू आदानप्रदान गरेका देशहरूको सङ्ख्या	व्या. मू.प्र.	वार्षिक	व्या.म.		
क) स्थानीय अनुकूलन (Adaptation) योजना तर्जुमा (गाउँपालिकाहरूको मझैछ्या)	व्या.मू.प्र.	वार्षिक	व्या.म.		
ख) समुदाय तहमा अनुवृत्तन योजना	व्या.मू.प्र.	वार्षिक	व्या.म.		
ग) अनुकूलन योजनाको कार्यान्वयन	व्या.मू.प्र.	वार्षिक	व्या.म.		
घ) जलवायुको दृष्टिकोणले व्यवस्थित गाउँहरू (Smart villages)	व्या.मू.प्र.	वार्षिक	व्या.म.		
ङ) जलवायुको दृष्टिकोणले व्यवस्थित खेतीप्रणाली (Farming)	व्या.मू.प्र.	वार्षिक	व्या.म.		
परिमणात्मक लक्ष्य १३.३ : जलवायु परिवर्तनलाई कम गर्न, अनुकूलत गर्न, प्रभाव घटाउन र पर्वसबधानी गराउन शिक्षा, सबेताना र मानविय तथा संस्थागत क्षमतामा सहार गर्ने					
१३.३.१ जलवायु परिवर्तनमा कमी, अनुकूलत, प्रभाव न्यूनीकरण र पूर्वसबधानी जस्ता विषयलाई प्राथमिक, माध्यमिक र उच्च शिक्षाको पाठ्यक्रममा एकीकृत गरेका देशहरूको सङ्ख्या	व्या.मू.प्र.	वार्षिक	व्या.म..		
१ जलवायु परिवर्तनसंबन्धी शिक्षा समावेश गरेका विद्यालयहरूको अनुपात (प्रतिशत)	व्या.मू.प्र.	प्रादेशिक	व्या.म., शिवि.प्र.म.		

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१३. ३. २	अनुकूलन गर्ने, जलवायु परिवर्तनलाई कम गर्ने, प्रविधि स्थानान्तरण र विकास कार्यहरू कार्यान्वयन गरनको लागि संस्थान, प्रणालीगत र व्यक्तिगत क्षमता विकास गर्ने विषयहरू एक अकार्मा सञ्चार गरेका देशहरूको सद्भव्या	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१	जलवायु परिवर्तनका असलाई कम गर्ने कार्यिया तालिमप्राप्त व्यक्तिहरूको सद्भव्या	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
२	जलवायु परिवर्तन अनुकूलनमा तालिमप्राप्त व्यक्तिहरू (स्थानीय योजनाकारहरू) को सद्भव्या	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	स.मा.स.प्र.प., व.वा.म.
१३. क्र. १	परिमाणात्मक लक्ष्य १३. क : जलवायु परिवर्तनका असर कम गर्ने तथा कार्यान्वयनमा पारदर्शिता लाइ विकासशील देशहरूको आवश्यकतालाई सम्बोधन गर्ने सन् २०२० सम्ममा संयुक्त रूपमा वार्षिक १ खर्ब उल्लंघन परिचालन गर्ने र हरित जलवायु कोष (ग्रीन कलाइमेट फण्ड) लाई पुँजीकरणको माध्यमबाट जटि सबैदो चाँडो पार्ण रूपमा सञ्चालनमा ल्याउने सञ्चालनमा जलवायु परिवर्तनसञ्चारधी संयुक्त राष्ट्र सदृश फ्रेमवर्क सम्मेलनमा विकसित देशहरूद्वारा गरिएको प्रतिबद्धता कार्यान्वयन गर्ने	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१३. क्र. १	१ खर्ब उल्लंघनको प्रतिबद्धताप्रति उत्तरदायी हुँदै सन् २०२० र २०२५ बीचमा प्रतिवर्ष परिचालन गरिएको अमेरिकी उल्लंघनको मात्रा	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१३. ख. १	परिमाणात्मक लक्ष्य १३. ख : अति कम विकसित देशहरूमा महिला, युवा र स्थानीय एवम् सीमान्तरकृत समुदायहरूमा केन्द्रित हुने लाग्नको जलवायु परिवर्तनसंग सञ्चालित प्रभावकारी योजनाहरू र व्यवस्थापनको लागि क्षमता बढाउने संयन्त्रहरू प्रवर्द्धन गर्ने	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१३. ख. १	महिला, युवा, स्थानीय एवम् सीमान्तरकृत समुदायहरूमा केन्द्रित हुने जलवायु परिवर्तनसञ्चारी प्रभावकारी योजना र सोको व्यवस्थाकीय क्षमता बढाउनको निर्दित आवश्यक पने संयन्त्रहरूको लागि विशिष्टिकृत सहयोगका साथै वित्तीय, प्रविधि र क्षमता अधिकृद्धि लाग्नको सहयोगहरू प्राप्त गर्ने अति कम विकासित देशहरू र विकासान्तर्मुख सान टापु राष्ट्रहरूको सद्भव्या	व्या. मू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.

तालिका १४: दिगो विकास लक्ष्य १४ - दिगो विकासको निमि महासागर, समुद्रहरू र सामुद्रिक स्रोतहरू संरक्षण गर्ने र दिगो रूपमा प्रयोग गर्ने (Converse and sustainably use the oceans, seas and marine resources for sustainable development)

यो लक्ष्य नेपालसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन।

तालिका : १५ दिगो विकास लक्ष्य १५ - भूमतही/ भूपरिधितरीय पारिस्थितिकीय प्रणालीहरूको दिगो उपयोग, रक्षा र प्रत्यक्षपतन गर्ने, बनको दिगो रूपमा व्यवस्थापन गर्ने, मरुभूमीकरणिकर्त्तु लड्डू र जमिनको क्षयीकरण रोक्नका साथै यसलाई उन्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने (Protect, restore and promote sustainable use of terrestrial ecosystems, sustainably manage forests, combat desertification, and halt and reverse land degradation and halt biodiversity loss)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू	अनुगमन तालिका / खाका			
	तथ्याइकको स्रोत	खण्डिकरणको तह	मापन सम्य	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १५.१ : सन् २०३० सम्मा अन्तर्राष्ट्रिय समझौताहरूअन्तर्गतका दायित्वहरूअनुसृत भूपरिधि र जमिनको स्वरूप तथा पारिस्थितिकीय प्रणालीहरू र तिनीहरूको सेवाहरू विशेषगरी बनजड्गाल, सीमसार र क्षेत्र, हिमालय र सुखाखा क्षेत्रहरूको संरक्षण, प्रत्यक्षपता र दिगो प्रयोग सुनिश्चित गर्ने				
१५.१.१ कुल भूक्षेत्रको अनुपातमा बन क्षेत्र	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	व.वा.म.
१ समुद्रायमा आधारित व्यवस्थापनअन्तर्गत रेखेको बन (कुल घन क्षेत्रको प्रशिक्षणको रूपमा)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१५.१.२ संरक्षित क्षेत्रहरूअन्तर्गत रहेका भूपरिधितरीय र स्वच्छ जल-जैविक विविधताको सर्वेक्षण, व्य.सू.प्र.	प्रादेशिक	वार्षिक, ५ वर्ष	व.वा.म.	
१ संरक्षित क्षेत्र (बनसाहित, कुल भूभागको प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
२ ताल, सीमसार र तेलाउ/पेखरीहरू(साङ्ख्य्य)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमाणात्मक लक्ष्य १५.२ : सन् २०२० सम्मा सबै प्रकार का बनको विगो व्यवस्थापनको कार्यान्वयनलाई प्रभावकारी बनाउने, वन फटानी रोक्ने, हास भएको बनको पुनःस्थापना गर्ने साथै वृक्षारपण र विनास भएको बनमा पुनः रुखवर्सता लगाउने					
१५.२.१ विगो बन व्यवस्थापनसम्बन्धी प्रगति		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
१ कवृलियती (Leaseshold) बन सम्झौलाई बन हस्तान्तरण गर्ने (हजार हेक्टर)		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
२ सार्वजनिक र निजी जमिनमा वृक्षारपण (Afforestation) (हेक्टर, प्रतिवर्ष)		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
३ थप वृक्षारपण (Plantation) गरिएको क्षेत्र (प्रतिवर्ष बेर्ना/विरुवा, १० लाखमा)		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म.
परिमाणात्मक लक्ष्य १५.३ : सन् २०२० सम्मा मरुभूमिकरण, सुखाला र खाद्य वर्षत्तुहरूदारा नकारात्मक रूपमा प्रभावित जमिन लाग्नका क्षय भएको (Degraded) जमिन र माटोको परामर्शापन गर्ने र एउटा भूक्षय निरपेक्ष विश्व (जमिनका स्रोतसाधनहरूको मात्रा र गुणस्तर स्थिर रा वृद्धि हुने अवस्था) प्राप्त गर्नेतर प्रणाससरत (Sustainable) रहने					
१५.३.१ कूल भूभागमध्ये गुणस्तर क्षय भएको जमिनको अनुपात		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म., भू.व्य.स.ग.नि.म., कृ.प.वि.म.
१ बनजडाल घनत्व (प्रतिहेक्टर रुखहरूको औसत मझ्याल्या)		व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक	व.वा.म., भू.व्य.स.ग.नि.म., कृ.प.वि.म.
२ बायो इन्जिनियरिङ्डारा संरक्षण गरिएका खोलानाला र नदी तरहरू (फि.मि.)		व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	व.वा.म., भू.व्य.स.ग.नि.म., कृ.प.वि.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांकको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमाणात्मक लक्ष्य १५.४ : सन् २०३० सम्पादा द्विगो विकासका निम्न आवश्यक लाभहरू प्रदान गर्ने क्षमता बढि गर्नको निम्न जैविक विविधता लागायतका पर्याय पारिस्थितिकीय प्रणालीहरूको संरक्षण/ सरक्षणलाई सुनिश्चित गर्ने					
१५.५.१ पर्वतीय जैविक विविधताको निम्न संरक्षण गरिएका महत्त्वपूर्ण संरक्षित क्षेत्रहरू	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	वार्षिक	व.वा.म.
१५.५.२ पर्वतीय भूभागमा रुख, भाट्टी, घाँस लगायतका हित बनस्पतिमा हुने परिवर्तन मापन गर्ने सूचकाङ्क (Mountain green vegetation index)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म., उ.ज.सिं.म.
१५.५.३ संरक्षित क्षेत्रहरूद्वारा समेटिएको पर्वतीय पारिस्थितिकीय प्रणाली (प्रतिशत)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	वार्षिक	व.वा.म.
परिमाणात्मक लक्ष्य १५.५ : प्राकृतिक वास्तविकाहरूको क्षयीकरणलाई घटाउन आवश्यक महत्त्वपूर्ण कार्य तत्काल शुरू गर्ने, जैविक विविधताको हासलाई रोक्ने र सन् २०२० सम्मान सङ्दर्भपत्रपन्न प्रजातिहरूलाई संरक्षण गर्नुका साथै लोप हुनबाट बचाउने	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म.,
१५.५.१ रेडलिस्ट (Red list) सूचकाङ्क	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म.,
१५.५.२ सङ्कटिपन्न (Threatened) अवस्थामा रहेका बनस्पतिहरू (Flora) (औषधिको रूपमा प्रयोग हुने र सुगीधित बनस्पतिहरू) (प्रतिशत)	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म., .
१५.५.३ सझकटापन्न अवस्थामा रहेका प्राणीहरू (Fauna) (स्तनपायी जीवहरू, स्तनधारी जीव, स्थलचर/उमयचर, माछा, कीटपालहरू, च्याटो शरीर भएका जुका, च्याटे खिरा (Platyhelminthes), शझबे जातका कीरा जस्ता हाड नभएका (Mollusks) आदि) (प्रतिशत)	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म.,
१५.५.४ जड्याली बाधहरू (सझछाया)	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म.,
१५.५.५ गैंडा (सझछाया)	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म.,
१५.५.६ समुद्रद्वारा नेपाल्य/ अगुवाइमा परिचालित चोरी मिकारी नियन्त्रण एकाइहरू (सझछाया)	व्य.सू.प्र., सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	वार्षिक, ५ वर्ष	व.वा.म.,

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमाणात्मक लक्ष्य १५.६ : अनुवाचिक स्रोतहरूको उपयोगबाट प्राप्त लाभहरूको निश्चय र न्यायोचित बॉइडकॉड (Sharing) को सुनिश्चितता गर्ने र यस्ता स्रोतहरूमा उपयुक्त पहुँच बढाउने	१५.६.१	लाभहरूको निश्चय र न्यायोचित बॉइडकॉड सुनिश्चित गर्न कानूनी, प्रशासनिक व्य.सू.प्र. र नीतिगत व्यवस्था गर्न देशहरूको सद्भव्या			वार्षिक व.वा.म.
परिमाणात्मक लक्ष्य १५.७ : बानस्पति र प्राणीका संरक्षित प्रजातिहरूको चोरी सिकारी र केचविभवन तथा ऐर कानूनी असारपसार (Trafficking) अन्य गर्न तत्काल कार्य गर्ने	१५.७.१	चोरी सिकारी वा गैरकानूनी रूपमा ओसारपसार गारिएका कच्चान्तहरूको व्यापारको अनुपात व्य.सू.प्र.	प्रादेशिक	वार्षिक व.वा.म.	
परिमाणात्मक लक्ष्य १५.८ : सन् २०२० सम्ममा भू तथा जल परिस्थितिकीय प्रणालीहरूमा कूर्तै खास स्थानका लापि नीला / विरता विरता, भूयाउ / च्याउ वा प्राणीका प्रजातिहरू (जसको बढी फैलावटले वातावरणका साथै मानव स्वास्थ्यलाई ते तकारात्मक असर पार्नु) लाग्नाउने / विस्तार गर्न कार्यलाई रोक एवम् विनिहारहरूको तकारात्मक प्रभावलाई उल्लेख रूपमा घटाउन र अति आवश्यक भएका प्रजातिहरू (Priority species) को नियन्त्रण वा उन्मूलन गर्ने कार्यलाई रोकन आवश्यक उपायहरू कार्यान्वयन गर्ने	१५.८.१	इन्द्रियासिस अलाइन (Invasive alien) प्रजातिहरूलाई रोकन वा नियन्त्रण गर्नका लापि उपयोक्त रास्त्रिय कानानहरू निर्माण गर्ने र फार्माट माजामा स्रोत साधनहरूको व्यवस्था गर्न देशहरूको अनुपात व्य.सू.प्र.	प्रादेशिक	वार्षिक व.वा.म.	
परिमाणात्मक लक्ष्य १५.९ : पारिस्थिकीय प्रणालीहरू र जैविक विविधताका मूल्य मानवताहरूलाई सन् २०२० सम्ममा रास्त्रिय र स्थानीय योजना, विकास प्रक्रियाहरू, गरीबी न्यूनीकरण र पर्यावरणीय योजना २०१९-२०२० को ऐची (Aichi)	१५.९.१	जैविक विविधताको नियन्त्रण रास्त्रिय लक्ष्यहरूको प्रगति व्य.सू.प्र.	प्रादेशिक	वार्षिक व.वा.म.	
१ संरक्षण योजनाअन्तर्गतका वनस्पति (Floral) प्रजातिहरू (सद्भव्या) २ संरक्षण योजनाअन्तर्गतका प्राणी / जीव (Faunal) प्रजातिहरू (सद्भव्या)	१ २	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक व.वा.म.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमाणात्मक लक्ष्य ७५.क : जैविक विविधता र पारिस्थितिकीय प्रणालीहरूको संरक्षण र विगो प्रयोगको लाभि सबै भोतहरूबाट वित्तीय भोतसाधनहरू परिचालन गर्नुका साथै घिनीहरूलाई उल्लेख रूपमा बढ्दि गर्ने					
७५.क.१ जैविक विविधता र पारिस्थितिकीय प्रणालीहरूको संरक्षण र विगो प्रयोगको लाभि आधिकारिक विकास सहयोगी (ODA) र सरकारी खर्चको प्रतिशत					
परिमाणात्मक लक्ष्य ७५.ख : दियो बत व्यवस्थापनको लाभि आधिक सोतसाधनहरू उपलब्ध गराउन र विकाश भएको साथै रुचिविलाहरू कम भएको बन्ना पनः रुचिविलाहा लमाउने लगायतका बन व्यवस्थापनसञ्चारी कार्यक्रमहरूलाई आडाडि बढाउन विकासोन्मुख देशहरूलाई सबै भोतहरूबाट र सबै तहहरूमा पार्न रकम तथा सुविधाहरू प्रदान गर्ने					
७५.छ.१ जैविक विविधता र पारिस्थितिक प्रणालीहरूको संरक्षण गर्न र दियो प्रयोगको निपित उपलब्ध आधिकारिक विकास सहयोग र सरकारी खर्चको प्रतिशत					
परिमाणात्मक लक्ष्य ७५.ग : सरकारि प्रजातिहरूको चोरी सिकारी र ऐरकानी ओसारपसारविरुद्ध जुटाको साथै विगो जीविकोपार्जनका अवसरहरू छोर्जी गर्नका लाभि सक्षम तुल्याउन स्थानीय समवयहरूको कमता अभिवृद्धि, दोहा विकास एजेन्टा र हड्डकड मञ्चीस्तरीय कायदिश (Mandate) लगाउनका प्रयासहरूको लिमिट विश्वव्यापी सहयोग अभिवृद्धि गर्ने					
७५.ग.१ चोरी सिकारी वा ऐरकानी ओसारपसारको माध्यमबाट व्यापार गरिएका जगली जीवजनतहरूको अनुपात		व्य.स.प्र.	वार्षिक	व.वा.म.	

तालिका १६: दिगो विकास लक्ष्य १६ - दिगो विकासको निमित शान्तिपूर्ण र समावेशी समाजहरूको प्रबढ्दन गर्ने, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने र सबै तहहरूमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाहरूको स्थापना गर्ने (Promote peaceful and inclusive societies for sustainable development, provide access to justice for all and build effective, accountable and inclusive institutions at all levels)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका		
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमाणात्मक लक्ष्य १६.१ : सबै ठाँउमा सबै प्रकारका हिंसा र यससंग सम्बन्धित मृत्युदर उल्लेख रूपमा कम गर्ने				
१६.१.१ लिङ्गा र उमेरअनुसार अन्तर्राष्ट्रिय नरसंहरसम्बन्धी गतिविधिहरूबाट पीडितहरू (Victims) को सहख्या (प्रति १ लाख जनसँदर्भमा)	व्य. सू.प्र., अपराध सर्वेक्षण	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	वार्षिक	गृ.म., का.न्या.स.मा.म.
१ सशस्त्र र हिंसात्मक द्रुढुबाट भएको प्रत्यक्ष मृत्यु (सङख्या)	व्य. सू.प्र., अपराध सर्वेक्षण	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	वार्षिक	गृ.प., का.न्या.स.मा.म.
१६.१.२ लिङ्गा, उमेर र कारणअनुसार द्रव्यसंग सम्बन्धित मृत्यु (प्रति १ लाख जनसँदर्भमा)	व्य.मू.प्र.	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	वार्षिक	गृ.म.
१६.१.३ विगत १२ महिनामा शारीरिक, मनोवैज्ञानिक वा योनजन्य हिंसामा परेका जनसँदर्भ्याको अनुपात	ने.ब.सू.स., शासन सर्वेक्षण	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	५ वर्ष	सं.मा.सा.प्र.म., के.त.वि.
१६.१.४ आफू बसेको क्षेत्र वरिपरि एकै हिडुल गर्ने आफूलाई सुरक्षित ठान्ने जनसँदर्भमाको अनुपात	जनगणना, सर्वेक्षण	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	५-१० वर्ष	के.त.वि., गृ.म.
परिमाणात्मक लक्ष्य १६.२ : दुरुपयोग, शोषण, तस्करी र बालबालिकाहरूमाथिको यातना तथा सबै प्रकारका हिंसा समाप्त गर्ने				
१६.२.१ वितेको १२ महिनामा हरचाह गर्ने व्यक्तिहरूद्वारा कूसै पनि किसिमको दण्ड र / वा मनोवैज्ञानिक त्रास / आक्रमणको अनुभव गरेका १ देखि १७ वर्ष उमेरका बालबालिकाहरूको अनुपात	ने.ब.सू.स.	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	५ वर्ष	के.त.वि.
१ विगत १ महिनाको अवधिमा मनोवैज्ञानिक त्रास / आक्रमण वा शारीरिक दण्डको अनुभव गरेका १ देखि १४ वर्ष उमेरका बालबालिकाहरू (प्रतिशत)	ने.ब.सू.स.	प्रोदेशिक, लैझिगिक, सामाजिक समूह	५ वर्ष	के.त.वि.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांडकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
१६.३.२	लिङ्गा, उमेर र शोषणाको स्वरूपअनुसार मानव तस्करीमा परेका पीडितहरू (प्रति १ लाख जनसँख्यामा)	भारत लागतका विदेशी मुलुकहरूमा होके वर्ष हुने बालबालिकाहरूको बेचारिखन (मूल्यानको सदृश्याए)	व्य.सू.प्र., सर्वेक्षण	प्रदेशिक, लैझिगिक, सामाजिक समूह	५ वर्ष पू.म., के.त.वि.
१	उमेरअनुसार १८ वर्षको उमेरसम्म यौवनहिस्साको अनुभव गरेका १८ देखि २१ वर्ष उमेरका युवती र युवकहरूको अनुपात	ने.ब.सू.स.	प्रदेशिक, लैझिगिक, सामाजिक समूह	५ वर्ष पू.म., ग.मा.अ.आ.	के.त.वि.
१६.३.३	लक्ष्य १६.३ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरहरूमै कानूनको शासन प्रवर्द्धन गर्ने र न्यायमा संबंधित समान पहुँच सुनिश्चित गर्ने				
१६.३.१	अधिकारप्राप्त निकायहरूसम्झ वा औपचारिक रूपमा मान्यताप्राप्त द्वन्द्व समाधान संपन्नहरूसम्झ विगत १२ महिनामा आफूलाई सिकार/पीडित बनाइएको कुरको जानकारी दिने हिसापिडितहरूको अनुपात	व्य.सू.प्र., सर्वेक्षण	प्रदेशिक, लैझिगिक, सामाजिक समूह	वार्षिक, ५ वर्ष पू.म., स.मा.प्र.म.	
१	जननानस (Public) मा पारदर्शिता, जवाफदेहिता र भ्राताचार्यातिको धारणा (अधिकतम ६ अद्यकमा प्राप्त अद्यक)	व्य.सू.प्र.		वार्षिक प्र.म.प.का.	
१६.३.२	कारणारमा रहेका कुल कैदीहरूको अनुपातमा फैसला भइतसकेका थुनमा राखिएका कैदीहरू	व्य.सू.प्र., अपराध सर्वेक्षण	प्रदेशिक, लैझिगिक, वार्षिक, ५ वर्ष पू.म., का.न्या.स.मा.म.		
१	अन्तर्राष्ट्रिय मापदण्डहरू १ कानूनी लिखत/ दस्तावेजहरू (Instruments) अनुसार अभिलेख गरिएका १ केही हादसमा पता लगाई (Traced) जफत गरिएका साना हातहीतयापहरू १ हल्का शस्त्रबंधनहरूको अनुपात	व्य.सू.प्र.		वार्षिक पू.म.	
२	भ्रष्टाचार नियन्त्रणका लागि असल शासन (-२.५ देखि २.५ को स्केलमा रिपोर्ट गरिएको, माथिल्ला अद्यकहरूले असल शासन जनाउदछन्)	व्य.सू.प्र.		वार्षिक प्र.म.प.का.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका				
		तथ्यांकको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य १६.४ : सन् २०३० सम्मा अवैध वित्तीय र हातहातियारहरू प्रवाह (Flows) पर्याप्त रूपमा कम गर्ने, चोरीको सम्पति प्राप्त गरेर फिर्ता गर्ने कार्यालाई बलियो पार्ने तथा सबै छाले संगठित अपराधको अन्य गर्ने						
१६.४.१ मुलाङ्कित र बाहिर भएको गेरेकानी वित्तीय प्रवाहहरूको कुल मूल्य (प्रचलित अमेरिकी डलरमा)	व्य.सू.प.		वार्षिक	गृ.म.		
१६.४.२ अन्तर्राष्ट्रिय सन्धि तथा सात्त्विक दस्तावेजहरूउन्तरूप अधिकारप्राप्त निकायद्वारा हातहातियारहरूको गेरेकानी उद्घास वा परियेक्ष्य / सन्दर्भ (Origin or context) केही मात्रामा पता लागाइएका वा स्थापित भएउन्तरूप जफत गरिएका, पाइएका वा समर्पण गरिएका हातहातियारहरूको अनुपात	व्य.सू.प.	वार्षिक	गृ.म.			
परिमाणात्मक लक्ष्य १६.५ : सबै प्रकार / स्वल्पप्रवाहका अटाचार र घृसखोरीलाई उल्लेख रूपमा घटाउने						
१६.५.१ विगत १२ महिनाको अवधिमा सरकारी कम्तम्चारीसँग कम्तीमा एक पटक समर्क भएका र उनीहरूलाई घूस दिएका वा सरकारी अधिकारीहरूद्वारा घूस माग गरिएका व्यवितहरूको अनुपात	शासन सर्वेक्षण	प्रादेशिक	५ वर्ष	सं.मा.सा.प्र.म.		
?	भ्रात्याचारका बोरेमा जनना / मानिसहरूको धारणा (विगत १२ महिनामा घूस / उपहार दिन बाट्य हुन्मै अवस्थावाट कम्तीमा एक पटक गुञ्जनुपरेका जनसङ्ख्याको प्रतिशत) (भ्रात्याचार सूचनाइक स्कोर - अड्क)	शासन सर्वेक्षण	प्रादेशिक	५ वर्ष	सं.मा.सा.प्र.म.	
१६.५.२ विगत १२ महिनाको अवधिमा सरकारी कम्तम्चारीसँग कम्तीमा एक पटक समर्क भएका र उनीहरूलाई घूस दिएका वा सरकारी अधिकारीहरूद्वारा घूस माग गरिएका व्यवसायहरूको अनुपात	सर्वेक्षण	प्रादेशिक	५ वर्ष	के.त.वि.		
परिमाणात्मक लक्ष्य १६.६ : सबै तहहरूमा प्रभावकारी, जवाकाढी र पारदर्शी संस्थाहरू स्थापना गर्ने						
१६.६.१ स्वीकृत बजेटको अनुपातमा सरकारले गरेका प्राथमिक खर्चहरू (क्षेत्रगत वा बजेट कोट वा यस्तै आधारउन्नुसार)	व्य.सू.प.	प्रादेशिक	वार्षिक	अ.म.		
१६.६.२ सार्वजनिक सेवाहरूका सम्बन्धमा आफ्नो पछिल्लो अनुभव राख्ने भएका जनसङ्ख्याको अनुपात	सर्वेक्षण, शासन सर्वेक्षण	प्रादेशिक	वार्षिक, ५ वर्ष	सं.मा.सा.प्र.म., के.त.वि.		

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांकको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १६.७ : सबै तहस्त्रमा उत्तरदायी, समावेशी, सहभागीतामूलक र प्रतिनिधिमूलक तीति निर्माण सुनिश्चित गर्ने					
१६.७.१ राष्ट्रिय बाँडफाँडहरू (National distributions) को तुलनामा सार्वजनिक निकायहरू (राष्ट्रिय तथा स्थानीय संसदहरू, सार्वजनिक सेवा र न्यायालिका) मा रहेका पदहरूको अनुपात (लिङ्ग, उमेर, अपाङ्गनता र जनसाइंग्यक समूहअनुसार)	व्य.मू.प्र.	प्रदेशिक, लैट्रिपिक, सामाजिक समूह	वार्षिक	सं.मा.सा.प्र.म.	
१६.७.२ निर्णय-निर्माण समावेशी र जागाफलेही भएको विश्वास गर्ने जनसदृश्याको अनुपात (लिङ्ग, उमेर, अपाङ्गनता र जनसाइंग्यक समूहअनुसार)	सर्वेक्षण, शासन सर्वेक्षण	प्रदेशिक	वार्षिक, ५ वर्ष	सं.मा.सा.प्र.म., कें.त.वि.	
१ सार्वजनिक निकायहरूका नीतिनिर्णय पदहरूमा रहेका महिलाहरूको अनुपात सर्वेक्षण शासन सर्वेक्षण	सर्वेक्षण, शासन सर्वेक्षण	प्रदेशिक	वार्षिक, ५ वर्ष	सं.मा.सा.प्र.म., कें.त.वि.	
परिमाणात्मक लक्ष्य १६.८ : विश्वव्यापी शासन निकायहरूमा विकासोन्मुख देशहरूको सहभागिता विस्तार र सुइँट गर्ने					
१६.८.१ अन्तर्राष्ट्रिय सद्याठनहरूमा विकासोन्मुख देशहरूको सदस्यता र मतदानसम्बन्धी अधिकारहरूको अनुपात	व्य.मू.प्र.		वार्षिक	प.म.	
परिमाणात्मक लक्ष्य १६.९ : सन् २०३० सम्ममा जन्मदर्ता लगायतमा अन्य कानूनी पहचान सबैलाई प्रदान गर्ने					
१६.९.१ सरकारी/ सार्वजनिक निकायमा जन्मदर्ता भएका ५ वर्षमूलिका बालबालिकाहरूको अनुपात (उमरअनुसार)	व्य.स.प्र., CRVS, सर्वेक्षण	प्रदेशिक, लैट्रिपिक, सामाजिक समूह	वार्षिक	सं.मा.सा.प्र.म., कें.त.वि.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांडकको स्रोत	खण्डीकरणको तह	मापन सम्पर्क	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १६.१० : राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय समझौताहस्तान्त्रिक्य स्वतन्त्रताहस्तान्त्रिक्य स्वतन्त्रमा सर्वसाधारणको पहुँचलाई सुनिश्चित गर्ने र मौलिक स्वतन्त्रताहस्तान्त्रिको रक्षा गर्ने					
१६.१०.१ विगत १२ महिनाको अवधिमा प्रमाणित भएका हत्यासञ्चयनीय मुद्दाहरू (cases), अपहरण, बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरू, जशासाथी बन्दी बनाइएका र याताना विडिएका पत्रकारहरू, सम्बद्ध संचारकर्मीहरू, मजदुरका सदस्यहरू र मानव आधिकारका अधिगत्याहस्तान्त्रिको सदृश्या	व्य.मू.प्र.	प्रादेशिक, लैदूर्यिक, सामाजिक, सामूहि	वार्षिक	गृ.म.	
१६.१०.२ स्वतन्त्रमा सार्वजनिक पहुँचको निमित्त सर्वेधारितक, कानूनी र / वा नीतिगत प्रत्याभूतिको व्यवस्था गर्ने र कार्यान्वयन गर्ने देशहस्तको सदृश्या	व्य.मू.प्र.	वार्षिक	प्र.म.प.का.		
परिमाणात्मक लक्ष्य १६.१.क : हिसा रोकन साथै आत्मकावाद र अपराधविकृद्ध लइन सबै तहहरूमा विशेषगारी विकासोन्मुख देशहस्तमा क्षमता विकासका लाभा सञ्चारित राष्ट्रिय संस्था निकायहस्तान्त्रिक्य अन्तर्राष्ट्रिय सहयोगता समेतको माध्यमबाट सुदृढ गर्ने					
१६.१.१ परिस सिद्धान्तहस्तान्त्रिक्य स्थापना भएका स्वतन्त्र राष्ट्रिय मानव अधिकारसञ्चारी संघातहस्तको अस्तित्व	भाष्को			रा.मा.अ.आ.	
परिमाणात्मक लक्ष्य १६.१.ख : दिगो विकासको निमित्त गैरविभेदकारी कानूनहरू र नीतिहरू प्रवर्द्धन गर्ने तथा कार्यान्वयन गर्ने					
१६.१.ख.१ अन्तर्राष्ट्रिय मानव अधिकार कानूनहस्तान्त्रित निषेध गरिएका विभेदहस्तको आधारमा विगत १२ महिनामा कृते कुरामा आफूलाई विभेद गरिएको वा सताइएको कुरा व्यक्तिगत रूपमे महसुस गरी सामन्यनीय उन्नरी स्वतन्त्रा दिने जनसङ्घियाको अनुपात	सर्वेक्षण, शासन सर्वेक्षण	प्रादेशिक	५ वर्ष	स.मा.सा.प्र.म.	

तालिका १७ : दिगो विकास लक्ष्य १७ - दिगो विकासका लागि कार्यान्वयनका उपायहरू / साधनहरूलाई सुदृढ़ गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई पुनर्जीवन दिने
 (Strengthen the means of implementation and revitalize the Global Partnership for Sustainable Development)

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू	अनुगमन तालिका / खाका			
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन सम्य	जिम्मेवार तिकाय
परिमाणात्मक लक्ष्य १७.१ : करको कार्यान्वयनका उपायहरू / साधनहरूलाई सुदृढ़ गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई पुनर्जीवन दिने माध्यमबाट आन्तरिक स्रोतको परिचालनलाई सुदृढ़ तयाउने				
१७.१.१ कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल सरकारी राजशब्द (सोतअनुसार)	व्य.सू.प्र., राष्ट्रिय लेखा	प्रादेशिक	वार्षिक	अ.म., के.ता.वि
१७.१.२ देशको बजेटमा आन्तरिक कर राजशब्दहरूको अनुपात	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.
परिमाणात्मक लक्ष्य १७.२ : आफ्नो कुल राष्ट्रिय आम्नानीको ०.७ प्रतिशत विकासशील देशहरूलाई र ०.१५ देखि ०.२० प्रतिशत अति कम विकसित देशहरूलाई प्रदान गर्ने लक्ष्य हासिल गर्न द्यैरे विकसित देशहरूद्वारा गरिएको प्रतिबद्धता लगायत विकसित देशहरूले गरेका अधिकारिक सहयोग प्रतिबद्धताहरू पृष्ठ स्पर्मा कार्यान्वयन गर्ने				
१७.२.१ अधिक सहयोग र विकास संझाठन (OECD), विकास सहयोग समिति दाताहरूको कुल राष्ट्रिय आयको अनुपातमा खुद आधिकारिक विकास सहयोग (कुल र अति कम विकसित देशहरूलाई दिइएका)	व्य.सू.प्र.	प्रादेशिक	वार्षिक	अ.म.
परिमाणात्मक लक्ष्य १७.३ : विकासशील देशहरूलाई विभिन्न सोलहरूबाट थप वित्तीय स्रोत साधनहरू परिचालन गर्ने				
१७.३.१ कुल आन्तरिक (Domestic) बजेटको अनुपातमा प्रत्यक्ष वैदेशिक लगानी, अधिकारिक विकास सहयोग (ODA) र दक्षिण-दक्षिण सहयोग क) कुल आन्तरिक बजेटको अनुपातमा आधिकारिक विकास सहयोग (प्रीतशत) ख) कुल आन्तरिक बजेटको अनुपातमा प्रत्यक्ष वैदेशिक लगानी (प्रीतशत)	व्य.सू.प्र.	वार्षिक	वार्षिक	अ.म., उ.वा.आ.म.

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
ग)	कुल आन्तरिक बजेटको अनुपातमा दक्षिण-दक्षिण महयोग (प्रतिशत)	व्य.सू.प्र.	वार्षिक	प.म., अ.म.	
घ)	कुल गार्हस्थ्य उत्पादनको अनुपातमा प्रत्यक्ष वैदेशिक लगानी (इन्वार्ट स्टक - inward stock) (प्रतिशत)	व्य.सू.प्र., गण्डिय लेखा	वार्षिक	अ.म., के.त.वि.	
१७.३.२	कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विप्रेषणको आकार (Volume) (अमेरिकी डुलरमा)	व्य.सू.प्र.	प्रोदेशिक	वार्षिक	अ.म.
परिमाणात्मक लक्ष्य १७.४	: विकासोन्मुख देशहरूका आवश्यकताओंका व्यापको लागि आर्थिक सहयोग, व्यापार यसको पुनर्संरचनालाई प्रेरित गर्ने उद्देश्य भएका समन्वित / सम्झौता नीतिहरू समेतको मानवबाट वीधिकालीन ऋण व्यवस्थाको विवेपनाका लागि सहयोग गर्ने र उच्चा ऋणभारले खिलिएका गरीब मुलुकहरूको ऋणसम्बन्धी फीडा / तनाव (Distress) लाई घटाउन तिनीहरूको बाल्य ऋणलाई सबोधन गर्ने				
१७.५.१	वर्तनहरू र सेवाहरूको निर्यातको अनुपातमा ऋणको सँचार भ्रक्तारी (Debt service)	व्य.सू.प्र.	वार्षिक	अ.म.	
१	तिर्न बाँकी ऋण १ कुल गार्हस्थ्य उत्पादनको अनुपात (प्रतिशत)	व्य.सू.प्र.	वार्षिक	अ.प., के.त.वि.	
परिमाणात्मक लक्ष्य १७.५	: अति कम विकासित मुलुकहरूको निर्मित लगानी प्रबढ्न गर्ने वातावरणहरू (Regimes) सिर्जना गरी कार्यात्वयन गर्ने				
१७.५.१	अति कम विकासित मुलुकहरूको निर्मित लगानी प्रबढ्न गर्ने वातावरणहरू सिर्जना गरी कार्यात्वयन गर्ने देशहरूको सद्भ्या	व्य.सू.प्र.	वार्षिक	अ.म., उ.वा.आ.म.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथ्यांकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १७.६ : विज्ञान, प्रविधि र नव प्रवर्तनमा उत्तर-दक्षिण, दक्षिण-दक्षिणा र निकोणीय क्षेत्रीय र अन्तर्राष्ट्रीय सहयोग र पहुँचलाई बढाउने र विद्यमान संयन्त्रहरू विशेषगरी संयुक्त राष्ट्र संघको तहमा राम्रो सञ्चारधर्म कायम गरेर साथै विश्वस्तरीय प्रविधि सहजीकरण संग्रन्थ समेतको माध्यमबाट आपसमा सहमति भएका सतहहरूको अधीनमा रही ज्ञान अदानप्रदान गर्ने कार्य अगाहिं बढाउने					
१७.६.१	देशहरूका बीच विज्ञान र/वा प्रविधि सञ्चारन्थमा भएका समझौताहरू र कागजकमहरूको सद्द्वया (सहयोगको प्रकारउनसुरार)	व्या.मू.प्र.	वार्षिक	अ.म., शि.वि.प्र.म.	
१७.६.२	हरेक १०० बासिनदीहरूमा फिल्स्ट इन्टरेट ब्रोडब्यान्ड सञ्कृत्यान्त (गतिका आधारमा (by speed)	व्या.मू.प्र.	प्रादेशिक	सं.सू.प्र.म.	
?	इन्टरेट घनत्व (प्रति १०० जनामा)	व्या.मू.प्र.	प्रादेशिक	सं.सू.प्र.म.	
परिमाणात्मक लक्ष्य १७.७ : विकासोन्पत्ति देशहरूमा वातावरणीय दृष्टिकोणले प्रभावकारी प्रविधिहरूको विकास, स्थानान्तरण र प्रचारप्रसार एवम् विस्तारसञ्चयी कार्यताई आपसमा सहमति भएजनुसारका सहितियत्पूर्ण र प्राथमिकताको क्रमसहित समावेश गरिएका अनुकूल सर्तहरूको आधारमा प्रवर्द्धन गर्ने					
१७.७.१	विकासोन्पत्ति देशहरूको तिस्ति वातावरणीय दृष्टिकोणले प्रभावकारी प्रविधिहरूको विकास, स्थानान्तरण र प्रचारप्रसार एवं विस्तार गर्नको निस्ति स्वीकृत भएको कुल रकम	व्या.मू.प्र.	वार्षिक	अ.म., वि.वा.म.	
परिमाणात्मक लक्ष्य १७.८ : सन् २०१७ सम्ममा अति कम विकसित राष्ट्रहरूको निनित प्रविधिहरूक र विज्ञान, प्रविधि र तक्यवत्तन क्षमता अभिवृद्धि सञ्चालाई पूर्ण हुप्ता सञ्चालनमा ल्याउने र विभिन्न क्षेत्रमा सघाउ पुऱ्याउने सञ्चान तथा सञ्चार प्रविधिको प्रयोगालाई बढावा दिने					
१७.८.१	इन्टरेट प्रयोग गर्ने व्यक्तिहरूको अनुपात	व्या.सू.प्र., सर्वेक्षण	वार्षिक, ५ वर्ष	के.ता.वि., सं.सू.प्र.म.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
		तथाइकको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय
परिमाणात्मक लक्ष्य १७.९ : विकासोन्मुख देशहरूमा प्रभावकारी एवम् लक्षित क्षमता अभिवृद्धि गर्दै दिवा विकासका सैंवै लक्ष्यहरू कार्यान्वयन गर्नका लागि उत्तर-दक्षिण, दक्षिण-दक्षिणा र निकोणीय सहायता लगायत राष्ट्रिय योजनाहरूलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय सहयोग बढाउने					
१७.९.१ विकासोन्मुख देशहरूलाई प्रतिबढाउने गरिएको वित्तीय र प्राविधिक सहयोग (उत्तर-दक्षिण, दक्षिण-दक्षिणा र निकोणीय सहयोग समेत) को उल्लर मूल्य (Value)	व्य.मू.प्र.		वार्षिक	अ.म., प.म.	
परिमाणात्मक लक्ष्य १७.१० : दोहा विकास कार्यसङ्चालनगत गरिएका समझौताका निष्कर्ष समेतको आधारमा विश्व व्यापार सङ्गठनअन्तर्गत सर्वव्यापी, कानूनमा आधारित, छुला, भेदभावरहित र न्यायोचित बहुपक्षीय व्यापार प्रणालीलाई प्रवर्द्धन गर्ने					
१७.१०.१ विश्वव्यापी भारित औसत भन्सार महसूल (Worldwide weighted tariff-average)	व्य.मू.प्र.		वार्षिक	अ.म., उ.वा.आ.म.	
परिमाणात्मक लक्ष्य १७.११ : सन् २०३० सम्ममा विश्वको कुल निर्यातहरूमा विशेषगरेर अति कम विकसित देशहरूको हिस्सा दोब्बर पार्ने दृष्टिकोणले विकासशील देशहरूको नियांतालाई उल्लेख्य मात्रामा बढाउने					
१७.११.१ विश्वको कुल निर्यातमा विकासशील देशहरू र अति कम विकसित देशहरूको हिस्सा	व्य.मू.प्र.		वार्षिक	अ.म., उ.वा.आ.म.	
परिमाणात्मक लक्ष्य १७.१२ : अति कम विकसित देशहरूबाट वस्तुहरू आयात गर्दा लागू हुने प्रथमिकतायुक्त (Preferential) उत्पत्तिको नियमहरू पारदर्शी र सहज हुनाका साथै बजारको पहुँचनलाई सहजताका नियांतालाई गर्ने गर्ने भन्ने कुरा भूतिपूर्वक गर्दै विश्व व्यापार सङ्गठनका नियांतालाई सहजताका नियमहरूको नियमित लामो समयसम्म राहिरहने आधारमा भन्सार तथा कोटारहित बजारको लागि गर्नुपर्ने कुराहरू यथासम्यमै अनुभूत गर्ने					
१७.१२.१ विकासशील देशहरू, अतिकम विकसित देशहरू र विकासोन्मुख साना टापु राष्ट्रहरूसे बेहोरेको औसत भन्सार महसूल	व्य.मू.प्र.		वार्षिक	अ.म., उ.वा.आ.म.	

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य १७.१३ : नीतिहरूको समन्वय र नीतिको तार्किक सङ्दर्भाति (Coherence) लाई समावेश गरी विश्वको समाइच्छात आर्थिक स्थायित्व अभिवृद्धि गर्ने					
१७.१३.१ समाइच्छात आर्थिक दृश्यसर्वोर्द (Dashboard)	व्या. मू.प्र.	वार्षिक	अ.म.		
परिमाणात्मक लक्ष्य १७.१४ : दिगो विकासका लागि नीतिको तार्किक सङ्दर्भाति अभिवृद्धि गर्ने व्यवस्था भएका (In place) देशहरूको सङ्दर्भा	भाएको	वार्षिक	रा.रो.आ.		
परिमाणात्मक लक्ष्य १७.१५ : गरीबी उन्मत्तन र दिगो विकासका लागि नीतिहरू तर्जुमा (Establish) र कार्यान्वयन गर्न प्रत्येक देशको नीति तिमाणिको दायरा (Policy space) र नेटूनलाई सम्मान गर्ने					
१७.१५.१ विकास सहायता प्रदान गर्ने मूल्यक / संस्थाहरूद्वारा मूल्यकले निर्धारण गरेका नतिजा तालिकाहरू र योजनाका औजारहरूको प्रयोगको हद /मात्रा	भाएको	वार्षिक	रा.रो.आ.		
परिमाणात्मक लक्ष्य १७.१६ : दिगो विकासका लागि विश्वव्यापी साझेदारी बढाउने साथै सबै देशहरू विशेषारंग विकासशील देशहरूमा दिगो विकासका लक्ष्यहरूको उपलब्धिहरू सहयोग गर्न विश्वव्यापी साझेदारीको सम्पूरकको रूपमा जान, विज्ञा, प्रविधि र वित्तीय स्रोतहरू परिचालन गर्ने बहु-सरोकारवालाहरूलाई बढाउ दिने					
१७.१६.१ दिगो विकासका लक्ष्यहरूका उपलब्धिहरूलाई सहयोग गर्ने बहु -सरोकारवाला विकास गरिएको प्रमाणकरिता अनुगमन खाका / संस्कृताहरूमा प्रगति विवरण पेश गर्न देशहरूको सहयोग	गरिएको	वार्षिक	रा.रो.आ.		
परिमाणात्मक लक्ष्य १७.१७ : साझेदारीहरूको अनुभव र स्रोतहरूको व्यवस्थापनसम्बन्धी रानीतीहरूको ज्ञान (building on) प्रभावकारी सार्वजनिक-तिजी र तागारिक समाजसञ्चारी साझेदारीहरूलाई प्रोत्साहन र प्रबढ्दन गर्ने					
१७.१७.१ सार्वजनिक-निजी र नागरिक समाजसञ्चारी साझेदारीहरूलाई प्रदान गर्ने प्रतिबद्धता गरिएको कुल अमेरिकी डलर	व्या.मू.प्र.	वार्षिक	अ.म., रा.रो.आ.		

परिमाणात्मक लक्ष्यहरू र सूचकहरू		अनुगमन तालिका / खाका			
	तथ्याङ्कको स्रोत	खण्डीकरणको तह	मापन समय	जिम्मेवार निकाय	
परिमाणात्मक लक्ष्य १७.१.८ : सन् २०२० सम्ममा क्षमता अभिवृद्धि सहयोगलाई बढ़वा निते र आय, लिङ्ग, उमेर, जाति, वर्ण, बसाई सराइको अवस्था, अपाङ्गता, भौगोलिक अवस्थिति लक्ष्य र अन्य विशेषताहरूअनुसार खण्डीकृत (Disaggregated) गरिएका उच्च गुणस्तरिय, सामरिक र भरपर्दा तथ्याङ्कलाई उल्लेख रूपमा बढ़ि गर्ने					
१७.१.९.१ अधिकारिक तथ्याङ्कहरूको मौलिक सिद्धान्तहरूअनुरूप लक्ष्यसँग सान्दर्भिक भएको अवस्थामा पूर्ण रूपमा खण्डीकृत गरिएका राष्ट्रियस्तरमा उत्पादित दिगो विकास सूचकहरूको अनुपात		वार्षिक	के.त.वि., रा.यो.आ.		
१७.१.९.२ अधिकारिक तथ्याङ्कहरूको मौलिक सिद्धान्तहरूअनुरूप तथ्याङ्क राष्ट्रियस्तरमा सडकलताका लागि राष्ट्रिय तथ्याङ्क कानून भएका देशहरूको संइक्या	भएको	वार्षिक	के.त.वि., रा.यो.आ.		
१७.१.९.३ बजेटको पूर्ण व्यवस्थासहित कार्यात्वनमा रहेका राष्ट्रिय तथ्याङ्क योजना भएका देशहरूको संइक्या	भएको	वार्षिक	के.त.वि., रा.यो.आ.		
परिमाणात्मक लक्ष्य १७.१.९ : सन् २०३० सम्ममा दिगो विकाससम्बन्धी प्रातिका मानवहरूलाई विद्यमान पहलकमीहरू (Initiatives) को जामा आधारित हुई विकास गर्ने (यसबाट कुल गर्हस्थ्य उत्पादकताका साथै विकासशील देशहरूमा तथ्याङ्कसम्बन्धी क्षमता निर्माणमा सहयोग पुर्दछ)					
१७.१.९.१ विकासशील देशहरूमा तथ्याङ्कीय क्षमतालाई सुदृढ गर्ने उपलब्ध गराइएको सबै सोलासाधनहरूको मूल्य (डलरमा)		वार्षिक	अ.म., रा.यो.आ., के.त.वि.,		
१७.१.९.२ (क) विगत १० वर्षमा कानूनीमा एउटा जनाधारी र परिवार सर्वेक्षण सञ्चालन गरेका र (ख) जनमदत्ती १०० प्रतिशत तथा मृत्युदत्ती ८० प्रतिशत हासिल गरेका देशहरूको अनुपात			रा.यो.आ./ के.त.वि., स.मा.सा.प्र.म.		
१ जनमदत्ती गरिएका ५ वर्षमुनिका बालबालिकाको अनुपात	व्य. सू.प्र.	प्रांदेशिक, लौदियांक, सामाजिक समूह	वार्षिक	स.मा.सा.प्र.म.	

अनुसूची - ८ : आयोजना कार्यसम्पादन सूचना प्रणालीसम्बन्धी आधारभूत जानकारी


१. परिचय

विकास आयोजना सञ्चालन गर्ने निकायहरूले तोकिएको माथिल्लो निकायहरूमा आयोजना र कार्यक्रमको बारेमा सूचना सम्प्रेषण तथा प्रतिवेदन पेश गर्नुपर्दछ । यस्तो प्रतिवेदन पेश गर्ने प्रक्रियालाई व्यवस्थित, मितव्ययी र छिटो एवं छरितो बनाउनका लागि कम्प्युटर सफ्टवेयरमा आधारित प्रणालीको विकास गरिएको छ । यसरी तयार गरिएको प्रणालीलाई ‘आयोजना कार्ययम्पादन सूचना प्रणाली’ (Project Performance Information System – PPIS) भनिएको छ ।

कार्यसम्पादन सूचना प्रणालीको माध्यमबाट आयोजना कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई समयमै सम्बोधन गर्न मद्दत पुग्दछ । आयोजनाको प्रगति स्थिति र समस्याहरूको विवरण यथासमयमा माथिल्लो निकायमा सम्प्रेषण हुने भएकोले तालुक निकायले आफैले समाधान गर्नसक्ने भएमा आफैले र समाधान गर्न नसक्ने भएमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (मविससस) मा प्रस्तुत गर्न सक्नेछन् । मविसससबाट समाधान हुन नसक्ने प्रकृतिका समस्या भएमा राष्ट्रिय विकास समस्या समाधान समिति (राविससस) मा प्रस्तुत गर्नसक्ने प्रावधान विद्यमान राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शनमा रहेको छ । यस प्रणालीमार्फत तालुक निकायले आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा सुझावहरू क्रमशः माथिल्लो निकायहरूपा पेश गर्न सक्नेछ । यस प्रणालीलाई विगतका अनुभव समेतका आधारमा अभै परिमार्जन गरी निर्माण गरिएको छ । कार्यान्वयनमा रहेका आयोजनाहरूले आ-आफ्नो कार्यस्थलबाट नै इन्टरनेटको माध्यमबाट सम्पूर्ण विवरणहरू प्रविष्टि गर्नसक्ने भएकाले यो प्रणाली प्रयोगमैत्री छ । विकास आयोजनाका आधारभूत विवरणहरू र कार्यान्वयनको अध्यावधिक स्थितिसम्बन्धी विवरणहरूको जानकारी सरोकारवालाहरूलाई समयमा उपलब्ध गराउने तथा आयोजनाहरूको कार्यसम्पादनसम्बन्धी सूचनालाई व्यवस्थित गरी नीति निर्माण तहमा समयमै भरपर्दो सूचना उपलब्ध गराउने उद्देश्यले यस प्रणालीको विकास गरिएको छ । यस प्रणालीमार्फत आयोजनाको आधारभूत विवरण र कार्यान्वयन स्थितिको यथार्थ जानकारी अनलाइनमार्फत प्राप्त गर्न सकिन्छ ।

२. PPIS मा प्रवेश तथा लगाइन (Login) गर्ने तरिका

web browser मा गई ppis.gov.np लेखी enter थिच्नुहोस् । त्यसपश्चात log In पृष्ठ खुल्नेछ । आफूले प्राप्त गर्नुभएको Username / Password राखी उपर्युक्त आर्थिक वर्ष छानेर Sign In Button थिच्नुहोस् ।



लग इन गरिसकेपछि देहायको ड्यासवोर्ड देखिनेछ । जहाँ तपाईंले आफ्नो युजरनेम, कार्यालय र प्रयोगकर्ताको नाम देख्न सक्नुहुन्छ ।



३. आयोजनाको आधारभूत विवरण भर्ने तरिका

प्रयोगकर्ताले आयोजना र कार्यक्रमको विवरण प्रवृष्टि गर्नका लागि आयोजना व्यवस्थापनअन्तर्गत आयोजनाको आधारभूत विवरणमा रहेका फारमहरू भर्नुपर्ने हुन्छ । यी फारमहरूलाई यस प्रणालीमा तल देखाइएअनुसार चार खण्डमा विभाजन गरिएको छ ।

आयोजनाको आधारभूत विवरण

खण्ड १ खण्ड २ खण्ड ३ खण्ड ४

Last Modified By: kamali
Last Modified On: Thursday, February 23, 2017

मन्त्रालय: संशोध मामिला तथा स्वास्थ्य विकास मन्त्रालय

बोर्ड शीर्षक: कर्णाली रोजगार कार्यक्रम

Save & Continue

नाम (देवनगरी)

नाम (अङ्ग्रेजी)

१ आयोजनाको
नाम:

कर्णाली रोजगार कार्यक्रम

Karnali Employment Program

खण्ड १ खण्ड २ खण्ड ३ खण्ड ४

२ आयोजनाको
लक्ष्यः

विपन्न तथा बेरोजगार परिवारहरूको सामाजिक सशक्तिकरण, आधारभूत पूर्णाधारा पूर्ण व आय आर्जनका माथ्यमबाट जीवनस्तरमा सुधार गरी सामाजिक संरक्षण प्रवर्द्धन गर्नुको कार्यक्रमको लक्ष्य रहेको ।

३ आयोजनाको उद्देश्यः

लक्षित वर्गका श्रम गर्ने सको उमेरका इच्छुक व्यक्तिलाई रोजगार तथा आयार्जनका अवसर प्रदान गर्ने । दक्ष तथा सक्षम जनशक्ति तयार गरी स्वरोजगारको वातावरणको बढाना गर्ने । आम समुदायको जीवनस्तरमा प्रत्यक्ष संघाउ पुराउन दिगो भौतिक पुर्वाधार सुव्याप्ति निर्माण तथा विस्तार गर्ने

४ आयोजनाको
प्रतिफलः*

लक्षित व्यक्तिहरूले मात्र रोजगार प्राप्त गर्ने

५ आयोजनाका मुख्य
क्रियाकलापहरूः*

उपादान वृद्धि तथा आग आज्ञन गर्ने खालका कार्यक्रम, शोध विकास तथा स्वरोजगार सुधार गर्ने खालका कार्यक्रमहरू, सामुदायिक पूर्वाधार विकास सम्बन्धि कार्यक्रम, सरकारी तथ गैर सरकारी निकायसँग साझेदारी वा सहकार्य गरी कर्णाली अञ्चलको भौतिक पूर्वाधार तथा नेपालमा विद्युत वित्तीय सेवा विकास तथा नियन्त्रण विकास

६ कार्यक्रमको प्रकार

○आधिक
●सालवसाली

७ आयोजनाको अवधि प्रस्तावित जम्मा वर्ष

क शुरू मितिः*

2063/64
(वर्ष-महिना-दिन) २०५८-०२-१९

ख आयोजना सम्पन्न मितिः*

(वर्ष-महिना-दिन)

Add

मिति	(वर्ष-महिना-दिन)
संशोधन	X

खण्ड १ खण्ड २ खण्ड ३ खण्ड ४

८	क्षेत्र(sector)	पूर्वाधार विकास	<input type="button" value="▼"/>
९	उप क्षेत्र(sub-sector)	ग्रामीण पूर्वाधार	<input type="button" value="▼"/>
१०	रणनीति	<input type="button" value="▼"/>	

११	कार्यनीति	<input type="button" value="▼"/> <input type="button" value="▼"/> <input type="button" value="▼"/>
----	-----------	--

दिगो विकास वा सहस्राब्दी विकास	<input type="radio"/> सहस्राब्दी विकास लक्ष्य <input checked="" type="radio"/> दिगो विकास लक्ष्य
--------------------------------	---

१५ दिगो विकास लक्ष्य	End poverty in all its forms everywhere	<input type="button" value="▼"/>
१६ दिगो विकास गन्तव्य	By 2030, eradicate extreme poverty for all people everywhere, currently measured as people living on less than \$1.25 a day	<input type="button" value="▼"/>
१७ दिगो विकास सूचक	Population below US\$ 1.25 per day (ppp value) (%) <input type="button" value="▼"/>	
१८ गरीबी संकेत	<input checked="" type="radio"/> गरीबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने <input type="radio"/> गरीबी निवारणमा अप्रत्यक्ष योगदान पुर्याउने <input type="radio"/> अन्य	

खण्ड १ खण्ड २ खण्ड ३ खण्ड ४

१९ लौकिक संकेत	<input checked="" type="radio"/> लौकिक समानताका लागी प्रत्यक्ष योगदान पुर्याउने <input type="radio"/> लौकिक समानताका लागी अप्रत्यक्ष योगदान पुर्याउने <input type="radio"/> अन्य
२० जलवायू संकेत	<input checked="" type="radio"/> प्रत्यक्ष <input type="radio"/> अप्रत्यक्ष <input type="radio"/> तटस्थ
२१ रणनीतिक सम्पर्क (योजनाको रणनीति नं.)	<input type="radio"/> उत्पादन वृद्धि <input checked="" type="radio"/> पूर्वाधार निर्माण <input type="radio"/> सामाजिक विकास <input type="radio"/> सुशासन प्रवर्धन <input type="radio"/> अन्तर्रासम्बन्धित विकास
२२ आयोजनाको किसिम:	<input checked="" type="checkbox"/> सेवा प्रधान <input type="checkbox"/> अनुसंचान प्रधान <input type="checkbox"/> उत्पादन प्रधान <input type="checkbox"/> निर्माण प्रधान <input type="checkbox"/> सुशासन
२३ मध्यमकालिन खर्च योजना(MTEF) अनुरूप प्राथमिकताक्रम	<input checked="" type="radio"/> पहिलो प्राथमिकता <input type="radio"/> दोस्रो प्राथमिकता <input type="radio"/> तेस्रो प्राथमिकता

२४ कार्यान्वयन गर्ने निकाय: केन्द्रमा कर्णली क्षेत्र विकास ईकाई, जिल्लामा जिविस र गाउँस्टरमा गाविस
आयोजनाको कुल लागत : 259170000

गा. जिविस र गाउँस्तरमा गाविस

सक्रिय गर्नुहोस्

Save & Continue

२५ श्रोतगत आयोजनाको कुल बजेट बांडफांड

+थप्पुहोस्

श्रोत	भुक्तानि प्रकार	रकम	
जनसंभागिता	नगद/ने.स	100000000	X
नेपाल सरकार	नगद/ने.स	100000000	X

२६ आयोजनाको कार्यान्वयन हुने क्षेत्र र छनोट गर्दा अपनाइएका आधारहरु:

क) कार्यान्वयन क्षेत्र

जिल्ला संख्या:	6
निर्वाचन क्षेत्र संख्या:	0
गाविस/न.पा. संख्या:	0
विवरण:	कणली अञ्चलका पाँच जिल्लाहरु र बाजुरा जिल्ला

ख) छनोटका आधार

परिवारका कुनै पनि सदस्यले सरकारी, गैरसरकारी तथा निजि क्षेत्रमा रोजगारीको अवसर नपाएका, आफ्नै व्यवसाय नगरेका वा स्परोजगारको अवस्था सृजना हुन नसकेका घरधुरी, गा.वि.स० स्तरीय समन्वय समितिले प्रमाणित गरेको घरधुरी

२७ आयोजनाको सम्भाव्यता अध्ययन

क. आर्थिक प्राविधिक सम्भाव्यता अध्ययन भएको छ, छैन? ०छौँछैन

उपयोगी नभएको

ख. आर्थिक प्राविधिक सम्भाव्यता अध्ययन भएको वर्ष ०

ग. आर्थिक प्राविधिक सम्भाव्यता अध्ययनको निर्कर्ष

अध्ययनको निर्कर्ष

२८ आयोजनाको आर्थिक तथा वित्तीय विश्लेषण

क. लागत किर्ता अवधि (Pay-back Period)

५

कैफियत

ख. लाभ-लागत अनुपात (Benefit Cost Ratio)

३

कैफियत

ग. वित्तीय प्रतिफल दर (Financial Internal Rate of Return-FIRR)

22.30

कैफियत

घ. आर्थिक प्रतिफल दर (Economic Internal Rate of Return-EIRR)

32.30

कैफियत

ङ. खुद वर्तमान मूल्य (Net Present Value-NPV)

259170000

कैफियत

च. लागत प्रभावकारिता अध्ययन (Cost Effectiveness Analysis)

असल

कैफियत

छ. सम्भाव्यता अध्ययन गर्ने निकाय

कर्णाती क्षेत्र विकास ईकाई

२९ वातावरणीय प्रभाव मूल्याङ्कनको संष्ठित विवरण (IEE र EIA)

०मएको०नमएको

उपयोगी नमएको

[Browse...](#)

No files selected.

▲ नयँ फाइल ब्राउज गरी अपलोड गर्दा पूर्णाना फाइलहरु हटेछन्।

File Name	View
7_28_2016_1_23_06_PMaward_(2).png	
7_28_2016_1_23_06_PMaward.png	
7_28_2016_1_23_06_PMbanner.jpg	

Go Back

Save & Continue

३० आयोजना कार्यान्वयनमा आवश्यक पर्ने जनशक्ति व्यवस्था:

क. भइरहेको जनशक्तिबाट हुने/नहुने:

○हुने○नहुने

ख. थप चाहिने जनशक्ति विवरण (संख्या):

50

जनशक्ति अभावले कार्यक्रम संचालनमा ढिलाई

ग. थप चाहिने जनशक्ति सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयको राय:

३१ आयोजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने संस्थागत व्यवस्था:

क. अनुगमन तथा मूल्याङ्कनका लागि छुट्टाइएको रकम:

450000

ख. दातु संस्थाबाट गरिने अनुगमन तथा मूल्याङ्कनको विवरण:

ग. नेपाल सरकारबाट गरिने अनुगमन तथा मूल्याङ्कनको विवरण:

मासिक प्रगति समीक्षा

घ. मन्त्रालयबाट गरिने आन्तरिक अनुगमनको विवरण:

३२ आयोजनाका लागि आवश्यक प्रमुख भौतिक सामग्रीहरू:

+थपुहोस्

सामग्रीको नाम	इकाइ	परिमाण	अनुमानित मूल्य रु.	कैफियत
कम्प्यूटर	संख्या	10	1000000	X
फनिचर	संख्या	0	20000	X
-छान्होस-	-छान्होस-	0	0	X
-छान्होस-	-छान्होस-	0	0	X

३३ आयोजनाको दिगोपन र सम्पन्न भएपछि सञ्चालन (Phase-out Plan) सम्बन्धी व्यवस्था:

Go Back

Save & Continue

३४ परामर्श सम्बन्धी विवरण:

क) आयोजनाको परामर्शदाताको लागि हुने खर्च रकम:

+थपुहोस्

आव	रकम (स्वदेशी)	रकम (विदेशी)	
२०७०-२०७१	3000000	3000000	X
२०७१-२०७२	20000000	20000000	X
२०७२-२०७३	100000000	10000000	X
२०७३-२०७४	0	0	X

ख) आयोजनामा रह्ने परामर्शदाताको संख्या:

+थप्पुहोस्

आ.व	स्वदेशी		विदेशी		
	संख्या	श्रम दिन	संख्या	श्रम दिन	
२०७०-२०७१	100	100	100	100	X
२०७१-२०७२	300	200	200	200	X
२०७२-२०७३	500	300	300	300	X
२०७३-२०७४	0	0	0	0	X

खण्ड १ खण्ड २ खण्ड ३ खण्ड ४

३५ आयोजनाको ठेकका संख्या र रकम

+थप्पुहोस्

आ.व	संख्या	रकम	
२०७०-२०७१	30	300000	X
२०७१-२०७२	10	100000	X
२०७२-२०७३	20	2000000	X
२०७३-२०७४	0	0	X

३६ आयोजनाको कार्यान्वयनबाट हुने लाभ र लाभको प्रकृति

उपयोगी हुनेनहुने	<input checked="" type="checkbox"/>
क. लाभाचित भएको कुल जनसङ्ख्या	
महिला	1
बालबालिका	2
आदिवासी/जनजाती	3
दलित	4
मधेशी	5
मुस्लिम	6
अन्य	7
ख. रोजगारी सिर्जना सङ्ख्या (श्रम दिन)	40
ग. उत्पादनमा बढ्दि हुने अनुमानित परिमाण	9
घ. क्षेत्रीय सञ्चालनमा हुने योगदान	-

३७ जग्गा प्राप्ति

हेक्टर

400.50

३८ आयोजना प्रमुखको नाम

Add

शुरू मिति	प्रमुखको नाम	
2073-01-20	Hukum Raj Rokaya	X
2072-01-02	Gopal Shrestha	X
2073-01-02	Sabin Bastola	X
2071-01-02	Hem Bahadur Khatri	X
2073-08-01	भूपेन्द्र सापकोटा	X

Go Back

Save

४. वार्षिक कार्यक्रम

आयोजनासम्बन्धी आधारभूत विवरणहरू इन्ट्रि गरिसकेपछि सो आयोजनाको वार्षिक कार्यक्रम तथा प्रतिफल इन्ट्रि गर्नुपर्छ। वार्षिक कार्यक्रम अन्तर्गत दुईवटा सब-मेनुहरू छन् - 'वार्षिक कार्यक्रम' र 'वार्षिक प्रतिफल'।

- [छासबोर्ड](#)
- [आयोजना व्यवस्थापन](#)
- [वार्षिक कार्यक्रम](#)
 - [वार्षिक कार्यक्रम](#)
 - [वार्षिक प्रतिफल](#)

वार्षिक कार्यक्रम

मन्त्रालय:

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

बजेट शीर्षक:

-छान्नुहोस्-

Display
10
records

आयोजनाको नाम	कार्य
कर्णली रोजगार कार्यक्रम	वार्षिक कार्यक्रम

Showing 1 to 1 of 1 entries

श्रेत्र	भुक्तानि प्रकार	आयोजनाको कुल रकम	प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रो चौमासिक	वार्षिक कुल रकम
जनसहभागीता	नगद/ने.स	10000000				0
नेपाल सरकार	नगद/ने.स	10000000				0

	वार्षिक		प्रथम		दोस्रो		तेस्रो	
	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम
परामर्शदाता-खदेशी	0	0	0	0	0	0	0	0
परामर्शदाता-विदेशी	0	0	0	0	0	0	0	0
ठेक्का	0	0	0	0	0	0	0	0

वार्षिक कार्यक्रम

	वार्षिक	प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रो चौमासिक	कैफियत
अन्य	0	14000	12000	115265	test remarks

राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन / २०७५

१७८

	वार्षिक	प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रो चौमासिक
वार्षिक भारित लक्ष्य:	100	50	20	30

वार्षिक कार्यक्रम फाइल अपलोड:

Browse...

No file selected.

▲नयाँ फाइल ब्राउज गरी अपलोड गर्दा पूर्णो फाइल हट्नेछ।

वार्षिक कार्यक्रम

छान्सबोर्ड

आयोजना व्यवस्थापन

वार्षिक कार्यक्रम

- वार्षिक कार्यक्रम
- वार्षिक प्रतिफल

वार्षिक प्रतिफल

मन्त्रालय:

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

बजेट शीर्षक:

कर्णाली रोजगार कार्यक्रम

Display 10 records

आयोजनाको नाम

कार्य

कर्णाली रोजगार कार्यक्रम

वार्षिक प्रतिफल

+थाउलेर्

क्र.सं.	प्रतिफल	इकाई	वार्षिक लक्ष्य	प्रथम चौमासिक लक्ष्य	दोस्रो चौमासिक लक्ष्य	तेस्रो चौमासिक लक्ष्य	कैफियत	
0		-छान्सबोर्ड-	0	0	0	0		X

Save

५. कार्यक्रम प्रगति

वार्षिक कार्यक्रममार्फत चौमासिक विभाजन गरी लक्ष्य निर्धारण गरिएको र वार्षिक प्रतिफलमार्फत प्रतिफल सूचकहरू निर्धारण गरी चौमासिक लक्ष्य सेट गरिएको विवरणको चौमासिक प्रगति भनेको लागि कार्यक्रम प्रगतिमा जानुपर्नेछ । सो कार्यक्रम लागि कार्यक्रम मेनुमा क्लिक गर्नुपर्नेछ । जहाँ दुई वटा सब मेनुहरू- कार्यक्रम प्रगति र कार्यक्रम प्रतिफल प्रगति देखाउपर्नेछ ।

आयोजनाको नाम	कार्य
कार्यक्रम प्रगति	कार्यक्रम प्रगति

आयोजनाको नाम	कार्य
कार्यक्रम प्रगति	कार्यक्रम प्रतिफल प्रगति

६. प्रतिवेदन

प्रयोगकर्ताले माथि उल्लेख भएअनुसार विभिन्न फारमहरू इन्ट्रू गरिसकेपछि प्रतिवेदन हेर्न र प्रिन्ट गर्न प्रतिवेदन मेनुअन्तर्गत देहायका पाँचवटा सब मेनुहरू रहेका छन् ।

- आयोजनाको आधारभूत विवरण प्रतिवेदन
- अध्यावधिक प्रतिवेदन
- आयोजनाको प्रतिफल सूचक प्रतिवेदन
- आयोजनाको समाइगत प्रतिवेदन
- आयोजनाको स्थिति, समस्याहरू र सुभावहरू

PPIS सफ्टवेयर प्रयोग गर्ने तरिकाबाटे विस्तृत विवरण PPIS User Manual मा उपलब्ध छ । PPIS User Manual ppis.gov.np मा उपलब्ध छ ।



नेपाल सरकार
राष्ट्रिय योजना आयोग
सिंहदरबार, काठमाडौं, नेपाल
पोष्ट बक्स नं.: १२८४
फोन : ४२१११५९ / फैक्स : ४२११७००
इमेल: npc@npc.gov.np / वेब पेज : www.npc.gov.np